



प्रदेश राजपत्र

लुम्बिनी प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ७) राप्ती उपत्यका (देउखुरी), नेपाल, फागुन ५ गते, २०८० साल (अतिरिक्ताङ्क २७)

भाग २

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको

सूचना

प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८०/११/०५ मा स्वीकृत भएको "प्रदेश निजामति सेवा नियमावली, २०८०" सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

प्रदेश निजामति सेवा नियमावली, २०८०

प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १३८ ले दिएको अधिकार प्रयोग गरी लुम्बिनी प्रदेश सरकारले देहायका नियमहरू बनाएको छ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यी नियमहरूको नाम “प्रदेश निजामती सेवा नियमावली, २०८०” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “आयोग” भन्नाले प्रदेश लोक सेवा आयोग सम्झनु पर्छ ।
 - (ख) “इकाई कार्यालय प्रमुख” भन्नाले कार्यालय प्रमुख मातहतका इकाई कार्यालयका प्रमुख सम्झनु पर्छ।
 - (ग) “ऐन” भन्नाले “प्रदेश निजामती सेवा ऐन, २०८०” सम्झनु पर्छ।
 - (घ) “कार्यालय प्रमुख” भन्नाले अनुसूची-१ मा उल्लिखित वा तोकिएको कार्यालयको प्रमुख सम्झनु पर्छ।
 - (ङ) “मन्त्रालय” भन्नाले प्रदेश सरकारका सम्बन्धित मन्त्रालय सम्झनु पर्छ ।

(च) “विभागीय प्रमुख” भन्नाले अनुसूची-२ मा उल्लिखित अधिकारी सम्झनु पर्छ।

३. यस नियमावलीको व्याख्या: (१) कुनै अधिकारीले यस नियमावलीको कुनै नियम प्रयोग गर्दा गरेको व्याख्याबाट कुनै कर्मचारीलाई मर्का परेमा प्रमुख निकाय समक्ष निवेदन दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम पर्न आएको निवेदनको सम्बन्धमा प्रमुख निकायले गरेको व्याख्यालाई सबै सरकारी कार्यालयले मार्गदर्शनको रूपमा अवलम्बन गर्नु पर्नेछ।

परिच्छेद-२

संगठन संरचना र पद सम्बन्धी व्यवस्था

४. समूह तथा उप-समूह: ऐनको दफा ८ को उपदफा (१) बमोजिम प्रदेश निजामती सेवामा रहने समूह तथा उप-समूह अनुसूची-३ बमोजिम हुनेछ।
५. न्यूनतम योग्यता: ऐनको दफा ८ को उपदफा (२) बमोजिम प्रदेश निजामती सेवाका समूह तथा उप-समूहमा रहने विभिन्न पदको लागि चाहिने न्यूनतम योग्यता अनुसूची-४ मा उल्लेख भए बमोजिम हुनेछ।
६. प्रदेश निजामती सेवाका पद: (१) ऐनको दफा ५ बमोजिम प्रदेश निजामती सेवाका विभिन्न तहहरू अन्तर्गत रहने ऐनको दफा ६ बमोजिमका पदहरू अनुसूची-४ बमोजिम हुनेछन्।

(२) यस नियम बमोजिम कायम भएका पदहरूको सेवा समेत खुल्ने गरी प्रदेश किताबखानाले अभिलेख अद्यावधिक गरी सम्बन्धित निकायलाई जानकारी दिइनेछ।

७. कार्य विवरण:(१) प्रदेश निजामती सेवाका पदहरूको अनुसूची-५ बमोजिमको कार्य विवरण सम्बन्धित सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुखले लागू गर्नु पर्नेछ र त्यस्तो कार्य विवरणको एक प्रति प्रमुख निकायमा पठाउनु पर्नेछ।

(२) देहायको पदको कार्य विवरण देहायको अधिकारीले स्वीकृत गर्नेछन्:-

- (क) प्रमुख सचिव - प्रदेश सरकार,
- (ख) सचिव - प्रदेश सरकार,
- (ग) अधिकृत एघारौं तहको कर्मचारी र विभागीय प्रमुख - प्रदेश सरकार,
- (घ) निर्देशनालय, डिभिजन र जिल्लास्तरका कार्यालयका कार्यालय प्रमुख- सम्बन्धित सचिव वा विभागीय प्रमुख,
- (ङ) सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय, निर्देशनालय, डिभिजन र कार्यालयका अन्य कर्मचारी - सम्बन्धित कार्यालय प्रमुख।

(३) यो नियम प्रारम्भ हुँदाका बखत बहाल रहेका कर्मचारीको कार्य विवरण यो नियम प्रारम्भ भएको छ

महिनाभिन्न सम्बन्धित अधिकारीले स्वीकृत गरी लागू गरी सक्नु पर्नेछ।

(४) उपनियम (१) बमोजिमको कार्य विवरणमा मूल्याङ्कन गर्न सकिने वस्तुगत आधारहरू समेत उल्लेख गर्नु पर्नेछ र प्रत्येक कार्यको सूचकाङ्कको आधार समेत तोक्नु पर्नेछ।

(५) कार्य विवरण लागू भए नभएको सम्बन्धमा प्रमुख निकायले सबै प्रदेश मन्त्रालय/सचिवालय/आयोग वा निकायको, सम्बन्धित मन्त्रालयले मातहतका निर्देशनालय वा कार्यालयको र निर्देशनालयले मातहतका कार्यालयको अनुगमन गरी आवश्यक निर्देशन दिन सक्नेछ।

(६) उपनियम (५) बमोजिम निर्देशन दिँदा समेत कार्यविवरण लागू नभएको देखिएमा ऐन र यस नियमावली बमोजिम कार्य विवरण लागू नगर्ने सचिव वा विभागीय प्रमुख वा कार्यालय प्रमुखलाई प्रमुख निकायको सिफारिसमा अख्तियारवालाले सचेत गराउन सक्नेछ।

(७) कार्य विवरणमा उल्लेख भएको सूचकाङ्कको कार्य प्रगतिको आधारमा सुपरिवेक्षकले प्रत्येक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्नु पर्नेछ।

(८) प्रत्येक अधिकृत तहको कर्मचारीले आफ्नो पदको कार्य विवरणका आधारमा आफूले गर्नु पर्ने कार्यको वार्षिक कार्य योजना बनाई प्रत्येक आर्थिक

वर्षको पहिलो चौमासिक अवधिभित्र कार्यालय प्रमुखबाट स्वीकृत गराई सो अनुसार कार्यसम्पादन गर्नु पर्नेछ।

द. **कर्मचारीको अभिलेख:** (१) कर्मचारीको वैयक्तिक विवरण तथा अन्य अभिलेख राख्ने प्रयोजनका लागि एक प्रदेश किताबखाना रहनेछ।

(२) उपनियम (१) बमोजिम कर्मचारीको वैयक्तिक विवरण तथा अन्य अभिलेख अद्यावधिक गरी राख्ने प्रयोजनका लागि प्रदेश सरकारका मन्त्रालय, सचिवालय, आयोग, निकाय, निर्देशनालय तथा कार्यालय र सम्बन्धित कर्मचारीले समेत प्रदेश किताबखानालाई आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ।

(३) सेवा, समूह सञ्चालन गर्ने मन्त्रालय तथा अन्तर्गतका निर्देशनालय र कार्यालयले पनि आफ्नो मातहतका कर्मचारीको अभिलेख प्रदेश किताबखानाको अभिलेखसँग दुरुस्त हुने गरी अद्यावधिक गरी राख्नु पर्नेछ।

(४) प्रदेश किताबखानाले सेवा, समूह सञ्चालन गर्ने मन्त्रालय तथा अन्तर्गतका निर्देशनालय र कार्यालयहरूले उपनियम (३) बमोजिम कर्मचारीको वैयक्तिक विवरण तथा अभिलेख प्रदेश किताबखानाको अभिलेखसँग दुरुस्त हुने गरी अद्यावधिक गरी राख्ने नराखेको आवश्यकता अनुसार निरीक्षण गर्नेछ।

(५) यसरी निरीक्षण गर्दा कुनै त्रुटी फेला परेमा प्रदेश किताबखानाले त्यस्तो त्रुटी सुधार गर्न सम्बन्धित

मन्त्रालय, निर्देशनालय वा कार्यालयलाई सूचित गर्नु पर्नेछ।

(६) यसरी सूचित गरेका त्रुटीहरू सुधार गर्नु सम्बन्धित निकायको कर्तव्य हुनेछ। प्रदेश किताबखानाले सूचित गरेको त्रुटीहरू नब्बे दिनभित्र सुधार नगर्ने सम्बन्धित कर्मचारीलाई अख्तियारवालाले विभागीय कारबाही गर्ने, गराउनेछ।

(७) प्रदेश सरकारका मन्त्रालय, सचिवालय, आयोग, निर्देशनालय, कार्यालय तथा निकायबाट प्राप्त हुन आएका कर्मचारीको अभिलेख प्रदेश किताबखानाले अद्यावधिक गरी राख्नु पर्नेछ र प्राप्त हुन आएका अभिलेख प्रदेश किताबखानाले अद्यावधिक गरे नगरेको सम्बन्धमा प्रमुख निकायले समय समयमा निरीक्षण गर्नेछ।

(८) यसरी निरीक्षण गर्दा त्रुटीहरू फेला परेमा नब्बे दिनभित्रमा त्यस्ता त्रुटीहरू सुधार गर्न प्रमुख निकायले प्रदेश किताबखानालाई निर्देशन दिनेछ। यसरी दिएको निर्देशन पालना नगरेमा प्रमुख निकायले प्रदेश किताबखानाका प्रमुखलाई विभागीय कारबाही गर्नेछ।

(९) उपनियम (१) बमोजिमको प्रदेश किताबखाना स्थापना नहुँदासम्म प्रमुख निकायले किताबखाना सम्बन्धी कार्य गर्नेछ।

९. अभिलेख व्यवस्थित गर्नु पर्ने: (१) कर्मचारीको नियुक्ति, पदस्थापन, सरुवा, औषधी उपचार तथा विदा लिएको

विवरण प्रदेश किताबखानामा रहेको सम्बन्धित कर्मचारीको वैयक्तिक विवरणमा अद्यावधिक गर्नु पर्नेछ।

(२) प्रदेश किताबखानाबाट सूचना जारी भएको मितिले नब्बे दिनभित्र वैयक्तिक विवरण (सिटरोल) प्रमाणित गरी सङ्केत नम्बर प्राप्त नगर्ने कर्मचारीको तलब भत्ता भुक्तानी गरिने छैन।

(३) कर्मचारीलाई औषधी उपचारको रकम भुक्तानी दिँदा भुक्तानी दिने रकम सम्बन्धी अभिलेख प्रदेश किताबखानामा अद्यावधिक नगरी भुक्तानी दिइने छैन।

(४) अध्ययन विदा, असाधारण विदा र बेतलबी विदा स्वीकृत गरी सोको जानकारी प्रदेश किताबखानामा समेत पठाउनुपर्नेछ।

(५) यस नियममा उल्लेख भएका विषयमा अभिलेख राख्ने प्रयोजनको लागि लेखी आएकोमा प्रदेश किताबखानाले अभिलेख अद्यावधिक गरी सम्बन्धित कार्यालयलाई जानकारी दिनु पर्नेछ।

(६) निवृत्तिभरण पाउने गरी सेवाबाट अवकाश भएको कर्मचारीको सङ्केत नम्बर, नियुक्ति मिति, कुल सेवा अवधि र अवकाश भएको मिति समेत उल्लेख गरी जारी भएको निवृत्तिभरण अधिकारपत्र दुई प्रति तयार गरी एक प्रति सम्बन्धित कर्मचारी वा निजको परिवारको सदस्यलाई उपलब्ध गराई अर्को एक प्रति आवश्यक परेका बखत प्रतिलिपि दिन सक्ने गरी सुरक्षित राख्नु पर्नेछ।

१०. संगठन संरचना र दरबन्दी सम्बन्धी व्यवस्था:(१) ऐनको दफा ९ को उपदफा (२), (३) र (४) बमोजिम कुनै कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रदेश सरकारबाट स्वीकृत भएको पन्ध्र दिनभित्र प्रमुख निकायले स्वीकृत प्रतिवेदन सम्बन्धित मन्त्रालयमा पठाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम प्रतिवेदन प्राप्त भएपछि पन्ध्र दिनभित्र सम्बन्धित मन्त्रालयले स्वीकृत संगठन संरचना र दरबन्दी बमोजिम पदको सेवा, समूह वा उपसमूह एवं तह समेत खुल्ने गरी पद दर्ताका लागि प्रदेश किताबखानामा पठाउनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम संगठन र पद दर्ताको लागि प्रदेश किताबखानामा पठाउँदा देहायका कागजात संलग्न गर्नु पर्नेछः-

- (क) संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको प्रतिलिपि,
- (ख) संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने सम्बन्धी प्रदेश सरकारको निर्णयको प्रतिलिपि,
- (ग) स्वीकृत संगठन संरचना तथा दरबन्दी तेरिजको अनुसूची एक/एक प्रति,
- (घ) अनुसूची-६ बमोजिमको पद दर्ता फाराम चार प्रति,

- (ड) सम्बन्धित मन्त्रालयबाट संगठन तथा पद दर्ता गर्नका लागि प्रदेश किताबखानालाई अनुरोध गरिएको पत्र,
(च) प्रदेश किताबखानाले तोकेका अन्य कागजात।

(४) प्रदेश किताबखानाले उपनियम (२) बमोजिम विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र पद दर्ता गरी सोको जानकारी प्रमुख निकाय, आर्थिक मामिला हेर्ने मन्त्रालय र सम्बन्धित मन्त्रालयमा पठाउनु पर्नेछ।

(५) संगठनको स्वरूप तयार गर्ने वा संगठन संरचनामा हेरफेर गर्ने क्रममा स्थायी पद सिर्जना वा हेरफेर गर्नु परेमा वा थप वा हेरफेर गर्न खोजिएको पदको कार्य विवरण संलग्न गर्नु पर्नेछ।

(६) आयोजना वा कार्यक्रमका लागि स्वीकृत अस्थायी दरबन्दीमा प्रदेश निजामती सेवाका स्थायी कर्मचारीलाई काजमा खटाइ कामकाज गराउनु पर्नेछ।

११. विशेष पदको सिर्जना: (१) देहायको अवस्थामा विशेष पद सिर्जना गर्न सकिनेछ:-

- (क) कुनै कर्मचारी सरुवा भएको कार्यालयमा पुग्न काबु बाहिरको परिस्थितिले ढिला भएमा,
(ख) कुनै कर्मचारीलाई काजमा खटाउँदा साबिक कार्यालयको कामकाज गर्न नभ्याउने भएमा,

- (ग) कुनै कर्मचारी तालिम वा छात्रवृत्तिमा स्वदेश वा विदेशको लागि अध्ययन विदा लिएमा,
- (घ) कुनै कर्मचारीले एक महिनाभन्दा बढी विदा लिई बसेमा,
- (ङ) ऐनको दफा १३ को उपदफा (४) बमोजिम रिक्त हुने पद माग गरी पठाइएकोमा त्यस्तो पद रिक्त नहुँदै आयोगबाट कर्मचारी सिफारिस भई आएमा।

(२) उपनियम (१) बमोजिम विशेष पद सिर्जना गर्दा प्रमुख निकायको सहमति लिई सम्बन्धित मन्त्रालय, आयोग वा सचिवालयको सचिवस्तरबाट निर्णय हुनु पर्नेछ।

(३) ऐनको दफा १०० बमोजिम निलम्बन भएमा सो कर्मचारीलाई निजको सेवा समूह संचालन गर्ने मन्त्रालयले प्रमुख निकायको सहमती लिई विशेष दरवन्दी सिर्जना गर्नेछ।

(४) उपनियम (१) र (३) को अवस्था विद्यमान नरहेमा त्यसरी सिर्जना भएको विशेष पद स्वतः खारेज हुनेछ।

(५) यस नियम बमोजिमको पदमा प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति गरिने छैन।

१२. अधिकृत वाहौ तहको पद: (१) प्रदेश निजामती सेवामा रहने अधिकृत वाहौ तहको पद अनुसूची-७ मा उल्लेख भए बमोजिम हुनेछ।
(२) प्रदेश स्वास्थ्य सेवा वाहेकका अन्य सेवाका अधिकृत एघारौं तहका पदमा समुह, उपसमुह रहने छैन।
१३. पद नभई कर्मचारी नियुक्ति गर्न नहुने: (१) कुनै पनि कार्यालयमा पद रिक्त नभई वा पद सिर्जना नभई कर्मचारी नियुक्ति गर्नु हुँदैन।
(२) उपनियम (१) विपरीत कुनै कर्मचारी नियुक्ति गरी तलब खुवाएमा त्यसरी खुवाएको तलब रकम नियुक्ति गर्ने र भूक्तानी गर्ने अधिकारीबाट असुल उपर गरिनेछ।
१४. पद खारेज हुने: (१) प्रदेश निजामती सेवाको कुनै पद सिर्जना वा रिक्त भएको मितिले एक वर्षसम्म स्थायी पदपूर्ति नभएमा उक्त पद स्वतः खारेज हुनेछ। यसरी खारेज भएको पद सम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले त्यस्तो पद खारेज भएको पन्ध्र दिनभित्र प्रमुख निकाय र प्रदेश किताबखानालाई दिनु पर्नेछ। मन्त्रालय र प्रदेश किताबखानाले सोको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ।
तर, आयोगबाट पदपूर्तिको लागि कारवाही भई रहेको र बहुवाको कारवाही शुरू भई सकेको पद खारेज हुने छैन।

(२) कुनै पदका सम्बन्धमा बढुवा वा आयोगमा पदपूर्तिको कारवाही भई रहेको जानकारी कार्यालयले मन्त्रालय र प्रदेश किताबखानालाई अनिवार्य रूपले दिनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम खारेज भएका पदहरूको सूचना प्रदेश किताबखानाले मन्त्रालय, आर्थिक मामिला हेर्ने मन्त्रालय र सेवा सञ्चालन गर्ने मन्त्रालयलाई दिनु पर्नेछ।

(४) उपनियम (१) बमोजिम एक वर्षसम्म रिक्त भई पद खारेज भएको विवरण नदिने अधिकारीलाई पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेको मानी अख्तियारवालाले विभागीय सजाय गर्न सक्नेछ।

परिच्छेद-३

संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्यविधि

१५. सर्वेक्षण पूर्व ध्यान दिनुपर्ने विषय: (१) ऐनको दफा ९ को उपदफा (१) बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नु पूर्व देहायका विषयमा ध्यान दिनु पर्नेछ:-

- (क) संगठनको कार्य सरलीकरण र छरितो व्यवस्थापन सम्बन्धी विषय,
- (ख) प्रदेश सरकारको साङ्गठनिक संरचनालाई उपयुक्त आकारमा ल्याउने विषय,
- (ग) संगठनलाई समसामयिक रूपमा सुदृढ, सक्षम र चुस्त दुरुस्त बनाउन आवश्यक

- पर्ने नीति, रणनीति, योजना र व्यवस्थापन सम्बन्धी विषय,
- (घ) सेवाग्राहीलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधाको प्रभावकारिता अभिवृद्धि गर्ने विषय,
- (ङ) संगठनलाई प्रभावकारी, कार्यमूलक तथा उपलब्धिमूलक बनाउन आवश्यक पर्ने संरचनागत पक्षसँग सम्बन्धित विषय,
- (च) कर्मचारी उत्प्रेरणा र मनोबलको अभिवृद्धिसँगै संगठनको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक पर्ने योजना वा रणनीतिसँग सम्बन्धित विषय,
- (छ) कर्मचारीको वृत्ति विकास पथको सुनिश्चितता सम्बन्धी विषय,
- (ज) संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने स्रोतसाधनको खोजी, प्राप्ति र प्रभावकारी परिचालन सम्बन्धी विषय,
- (झ) संगठनको योजना, कार्यक्रम, कर्मचारी व्यवस्था, समन्वय, बजेट, नियन्त्रण, निर्देशन, सुपरिवेक्षण, सङ्गठनात्मक सञ्चार एवं सूचना प्रविधि सम्बन्धी विविध विषय।

१६. सर्वेक्षणको स्वरूप: (१) संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा देहायको सर्वेक्षण विधि अपनाउनु पर्नेछः-

- (क) संक्षिप्त सर्वेक्षण विधि,
- (ख) विस्तृत सर्वेक्षण विधि।

(२) उपनियम (१) को खण्ड (क) बमोजिमको विधि देहायको अवस्थामा अवलम्बन गर्नुपर्नेछः-

- (क) मौजूदा संगठनमा महाशाखा, शाखा वा एकाइ थपघट नगरी केवल एक वा दुई दरबन्दी थपघट गर्नु परेमा, संगठन र संरचना यथावत राखी दरबन्दी कटौती गर्नु परेमा वा संगठनको कार्यप्रणाली र व्यवस्थापनमा आंशिक सुधार गर्नु परेमा,
- (ख) संगठनको कार्य क्षमता, कार्य प्रभावकारिता र कार्यशैलीमा सुधार गर्ने उद्देश्यले संक्षिप्त रूपमा सर्वेक्षण गर्दा कुनै दरबन्दी, शाखा वा एकाइ थप नगरी नहुने अवस्थामा

कार्यबोझ कम भएका सम्बन्धित निकायको तालुक वा मातहत निकायको दरबन्दी, शाखा वा एकाइ कटौती वा आन्तरिक रूपमा समायोजन गर्न सकिने भएमा, वा

- (ग) मौजुदा संगठन संरचना, दरबन्दी व्यवस्थापन तथा कार्य प्रणालीमा हेरफेर नहुने र अधिक आर्थिक दायित्व बहन गर्नु नपर्ने अवस्थामा संगठनको कार्य प्रणाली, व्यवस्थापकीय शैली, दरबन्दी तथा संगठन संरचनामा सुधार गर्नु पर्ने भएमा।

(३) उपनियम (१) को खण्ड (ख) बमोजिमको विधि देहायको अवस्थामा अवलम्बन गर्नुपर्नेछः-

(क) प्रदेश मातहत नयाँ सरकारी निकाय स्थापना गर्नु पर्ने भएमा, वा

(ख) मौजुदा संगठनको संरचना, दरबन्दी तथा व्यवस्थापनमा

हेरफेर, थपघट, समायोजन तथा सुधार गर्नुपर्ने भएमा ।

१७. सर्वेक्षणका आधारहरू: संक्षिप्त वा विस्तृत सर्वेक्षण गर्दा देहाय बमोजिमका आधारहरू लिनु पर्नेछ:-

- (क) संगठनको कार्यक्षेत्र, कार्यक्रम र सेवा प्रवाह,
- (ख) संगठनको कार्यबोझ,
- (ग) संगठनको कार्यप्रकृति,
- (घ) संगठनको वित्तीय अवस्था,
- (ङ) संगठनको जनशक्ति ।

१८. कार्यक्षेत्र, कार्यक्रम र सेवा प्रवाह: संगठनसँग सम्बन्धित वा संगठनले गर्नु पर्ने भनी वा संगठनको जिम्मेवारी भित्र राखी संविधान, कानून, प्रदेश सरकारको नीति, कार्यक्रम, बजेट, आवधिक योजना तथा यस्ता कुनै आधिकारिक दस्तावेजमा उल्लेख भए बमोजिम नयाँ संगठनको आवश्यकता वा मौजुदा संगठनको कार्यक्रम तथा सेवा प्रवाहमा वृद्धि हुन गएमा सोको अवस्था विश्लेषण गरी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने सांगठनिक ढाँचा तथा आवश्यक पर्ने जनशक्ति तय गर्नु पर्नेछ। कार्यक्रमहरू घटेको सन्दर्भमा सोही अनुपातमा सांगठनिक ढाँचा तथा दरबन्दी घटाउनेतर्फ विश्लेषण गर्नु पर्नेछ।

१९. कार्यबोझ विश्लेषण: (१) संगठनको कार्यबोझको आधारमा दरबन्दी तय गरी कार्यबोझ विश्लेषण गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम कार्यबोझ विश्लेषण गर्दा मापदण्ड तथा सूचक बनाई वास्तविक रूपमा आवश्यक पर्ने कर्मचारी यकिन गर्न प्रश्नावली, तथ्याङ्क सङ्कलन तथा विश्लेषण र अवलोकन जस्ता विधिहरूको प्रयोग गर्न सकिनेछ।

२०. कार्य प्रकृतिको विश्लेषण: (१) दरबन्दी संख्या यकिन गर्दा भौगोलिक क्षेत्र, कामको प्रकृति र गहनताको आधारमा कार्य प्रकृतिको विश्लेषण गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम कार्य प्रकृतिको विश्लेषण गर्दा प्रदेश सरकार तथा संगठनको कार्यक्रम, कार्यबोझ विश्लेषण, दरबन्दी थप गर्नु पर्नाको औचित्य तथा उपलब्ध हुन सक्ने मानव स्रोत समेतको विवेचना गर्नु पर्नेछ।

२१. वित्तीय स्रोत तथा जनशक्तिको विश्लेषण: नयाँ संगठन स्थापना गर्दा वा मौजुदा संगठन, दरबन्दी तथा व्यवस्थापनमा परिवर्तन गर्दा प्रस्तावित संगठनको लागि आवश्यक पर्ने वित्तीय स्रोत तथा जनशक्तिको विश्लेषण गर्नु पर्नेछ।

२२. संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको गठन: (१) सम्बन्धित मन्त्रालयले नयाँ संगठन स्थापना वा मौजुदा संगठनमा परिवर्तनका लागि सर्वेक्षण गर्न आवश्यक देखिएमा देहाय बमोजिमको सर्वेक्षण समिति गठन गर्नु पर्नेछ:-

(क) सम्बन्धित मन्त्रालयको सचिव -संयोजक

(ख) प्रमुख निकायको अधिकृतस्तरको प्रतिनिधि
-सदस्य

(ग) आर्थिक मामिला हेर्ने मन्त्रालयको
अधिकृतस्तरको प्रतिनिधि -सदस्य

(घ) प्रशासन महाशाखा /शाखा प्रमुख -सदस्य
सचिव

(२) उपनियम (१) बमोजिमको समितिमा
आवश्यकता अनुसार विषय विज्ञ वा सरोकारवालालाई
समितिको बैठकमा आमन्त्रण गर्न सकिनेछ।

२३. प्रतिवेदन पेश गर्नुपर्ने: (१) नियम २२ को उपनियम (१)
बमोजिमको समितिले साङ्गठनिक संरचना र ढाँचाको
प्रस्ताव सहित अनुसूची-८ बमोजिमको प्रतिवेदन प्रमुख
निकाय समक्ष पेश गर्नु पर्नेछ।

(२) प्रदेश सरकार अन्तर्गतका संरचनामा सिर्जना
हुने पदको सेवा, समूह तथा उपसमूह ऐन बमोजिम हुनु
पर्नेछ।

(३) प्रदेश सरकार अन्तर्गतका सांगठनिक
संरचनामा सिर्जना हुने पदनाम प्रदेश किताबखानामा दर्ता
भएका पदनामसँग मिल्ने हुनु पर्नेछ।

(४) प्रदेश सरकार अन्तर्गतका सांगठनिक
संरचनामा सिर्जना हुने पदनाम नयाँ राख्नुपर्ने देखिएमा
प्रमुख निकायको सहमति लिनु पर्नेछ।

परिच्छेद-४

पदपूर्ति र पदाधिकार

२४. पदपूर्तिका लागि माग गर्ने: (१) आफ्नो वा मातहतका कार्यालयमा कुनै स्थायी पद नयाँ सिर्जना भएमा वा कुनै तरिकाबाट रिक्त भएमा आधार र कारण स्पष्ट उल्लेख गरी ऐनको दफा १३ बमोजिम पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउनु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फाजिलमा रहेका सम्बन्धित सेवा, समूह वा उपसमूहका कर्मचारीलाई रिक्त पदमा मिलान गरेर मात्र बाँकी पदमा पदपूर्तिका लागि माग गर्नु पर्नेछ।

(३) गलत विवरण राखी पदपूर्तिको लागि माग गर्ने अधिकारीलाई विभागीय सजाय हुनेछ।

२५. स्थायी पदपूर्ती नगरिने: ऐनको दफा १० को उपदफा (११) मा उल्लिखित पदका अतिरिक्त माइक संचालक, भिडियो ग्राफर तथा सेवा करारमा कार्यसम्पादन गराउन सकिने सहायकस्तरका पदहरूमा स्थायी पदपूर्ती गरिने छैन।

२६. रिक्त हुने पदको विवरण प्रकाशन गर्ने: प्रदेश किताबखानाले चालु आर्थिक वर्ष भरीमा अनिवार्य अवकाश हुने कर्मचारीको विवरण साउन महिनाभित्रमा तयार गरी आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ।

२७. पदपूर्ति प्रतिशतको आधारमा पदसङ्ख्या निर्धारण: (१) नियम २४ बमोजिम कर्मचारी माग सम्बन्धी विवरण प्राप्त

भएपछि आयोगले रिक्त पदमध्ये ऐनको दफा १० बमोजिम खुला प्रतियोगिता, अन्तर तह प्रतियोगिता र बहुवाद्द्वारा पूर्ति हुने प्रतिशतको आधारमा पदसङ्ख्या निर्धारण गर्नेछ।

(२) उपनियम (१) बमोजिम पदसङ्ख्या निर्धारण गर्दा ऐनको दफा १० को उपदफा (१) र (२) बमोजिम खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदसङ्ख्या मध्ये ऐनको दफा ११ को उपदफा (१) बमोजिम पूर्ति हुने पदसङ्ख्या समेत निर्धारण गर्नु पर्नेछ।

(३) ऐनको दफा ११ को उपदफा (१) बमोजिम छुट्याइएका पदमा दरखास्त दिँदा देहायका आधारमा दिनु पर्नेछः-

(क) आदिवासी/जनजातिको हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको सूचीको आधारमा, तर, आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभिन्न एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभिन्नको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ।

- (ख) मधेशीको हकमा मधेशी आयोगबाट सूचीकृत भएको जातिको सूचीको आधारमा,
तर, मधेशी आयोगबाट सूचीकृत भएको जातिभिन्न एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभिन्नको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
- (ग) दलितको हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको सूचीको आधारमा,
तर, राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिभिन्न एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभिन्नको थर भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
- (घ) थारूको हकमा थारू आयोगबाट सूचीकृत भएको जातिको सूचीको आधारमा,
तर, थारू आयोगबाट सूचीकृत भएको जातिभिन्न एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा

- प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभिन्नको थर भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
- (ड) विपन्न खस आर्यको हकमा प्रचलित कानून बमोजिम प्राप्त गरेको गरिब घरपरिवार परिचय पत्रको आधारमा वा त्यसरी परिचय पत्रको व्यवस्था नभएसम्मको लागि कानून बमोजिम नेपाल सरकारले तोकेको न्यूनतम वार्षिक आय भएका खसआर्य समुदायको नागरिक भएको भनी स्थानीय तहले सिफारिस गरेको प्रमाणित कागजात दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
- (च) मुस्लिमको हकमा मुस्लिम आयोगबाट सूचीकृत भएको जातिको सूचीको आधारमा,
तर, मुस्लिम आयोगबाट सूचीकृत भएको जातिभिन्न एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभिन्नको थर भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
- (छ) अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम अपाङ्गता परिचयपत्र प्राप्त गरेको आधारमा ।

(ज) पिछडिएको वर्ग/क्षेत्रको हकमा सम्बन्धित स्थानीय तहले सोही स्थानीय तहको स्थायी वासिन्दा हो भनी प्रमाणित गरेको कागजातको आधारमा ।

(झ) लैङ्गिक तथा यौनिक अल्पसंख्यकको हकमा प्रचलित कानून बमोजिम प्राप्त लैङ्गिक तथा यौनिक अल्पसंख्यकको परिचय पत्र वा फोटो सहित जारी भएको कुनै सरकारी कागजातमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भनी उल्लेख भएको कागजातको आधारमा ।

२८. नियुक्ति गर्ने प्रक्रिया:(१) ऐनको दफा १२ बमोजिम आयोगबाट खुला प्रतियोगिताद्वारा सिफारिस भएका उम्मेदवारलाई सिफारिस पत्र दाखिला भएको मितिले पन्ध्र दिनभित्र अख्तियारवालाले नियुक्ति गर्नु पर्नेछ र यस्तो नियुक्तिको सूचना छिटो साधनद्वारा सम्बन्धित उम्मेदवारलाई दिनु पर्नेछ ।

(२) सम्बन्धित उम्मेदवारले नियुक्तिको सूचना नपाएमा वा सूचना फिर्ता आएमा सार्वजनिक पत्रपत्रिकामा पन्ध्र दिनको म्याद दिई सम्बन्धित उम्मेदवारलाई नियुक्ति पत्र बुझ्न आउन सूचना प्रकाशन गरिनेछ ।

(३) उपनियम (२) बमोजिमको म्यादभित्र पनि नियुक्ति पत्र बुझ्न नआएमा आयोग समक्ष माग गरी आयोगबाट सिफारिस भएका वैकल्पिक उम्मेदवारलाई

योग्यताक्रम अनुसार नियुक्ति गर्न सकिनेछ र यसरी गरिएको नियुक्तिको जानकारी आयोगमा समेत पठाउनु पर्नेछ।

२९. नियुक्ति पत्र दिने वा रद्द गर्ने: (१) देहायका कर्मचारीलाई नियुक्ति गरेको वा नियुक्ति रद्द गरेको पत्र देहायको अधिकारीले दिनेछ:-

(क) एघारौं तह वा सो भन्दा माथिका कर्मचारीलाई प्रदेश सरकारको निर्णयानुसार - प्रमुख सचिव

(ख) अधिकृत नवौं र दशौं तहको कर्मचारीलाई - प्रमुख सचिव

(ग) आठौं, सातौं र छैटौं वा सो सरहको तहका कर्मचारीलाई - सेवा समुह संचालन गर्ने मन्त्रालयको सचिव

(घ) सहायक तह वा सो सरहको तहको कर्मचारीलाई-विभागीय प्रमुख वा कम्तीमा अधिकृत सातौं तहको कार्यालय प्रमुख।

(२) उपनियम (१) बमोजिम कुनै कर्मचारीलाई अनुसूची-९ बमोजिम नियुक्ति पत्र दिँदा सम्बन्धित अधिकारीले निजले पद बहाली गर्नु पर्ने मिति समेत तोक्न सक्नेछ। पद बहाली गर्नको निमित्त कुनै खास मिति तोकिएको भए सोही मितिमा र कुनै मिति नतोकिएकोमा त्यस्तो नियुक्ति पत्र बुझिलिएको मितिले पैतीस दिनभित्र सम्बन्धित कर्मचारीले पद बहाली गर्नु पर्नेछ।

(३) काबु बाहिरको परिस्थिति परेको सप्रमाण जानकारी दिएमा बाहेक उपनियम (२) बमोजिमको म्यादभित्र पद बहाली नगर्ने कर्मचारीको नियुक्ति पत्र नियुक्ति दिने अधिकारीले रद्द गर्न सक्नेछ। त्यसरी नियुक्ति पत्र रद्द गरिएको जानकारी आयोगलाई दिनु पर्नेछ।

३०. निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने: कुनै पनि व्यक्तिले अनुसूची-१० बमोजिम नेपाल सरकार वा प्रदेश सरकारको सरकारी अस्पतालमा कार्यरत चिकित्सकबाट प्रमाणित भएको निरोगिताको प्रमाणपत्र पेश नगरी निजलाई प्रदेश निजामती सेवाको पदमा स्थायी नियुक्ति गरिने छैन।

३१. शपथ ग्रहण: (१) प्रदेश निजामती सेवाको स्थायी पदमा शुरु नियुक्ति हुने प्रत्येक कर्मचारीले नियुक्ति दिने अधिकारी समक्ष अनुसूची-११ बमोजिम शपथ ग्रहण गर्नु पर्नेछ।

(२) कर्मचारीले गरेको शपथ ग्रहणको एक प्रति प्रदेश किताबखानामा पठाउनु पर्नेछ र अर्को प्रति सो कर्मचारी कार्यरत रहेको कार्यालयमा राख्नु पर्नेछ।

३२. सेवाबाट हटाइएका कर्मचारीले सफाइ पाएमा पदस्थापन गर्ने: (१) सेवाबाट हटाइएका कुनै कर्मचारीले कुनै अदालतको निर्णयबाट निजको सेवा पुनर्स्थापित हुने भएमा सोको निर्णयको सूचना पाएको नब्बे दिनभित्र सम्बन्धित निकायमा हाजिर हुन जानु पर्नेछ।

(२) उपनियम (१) को म्यादभिन्न हाजिर हुन नजाने कर्मचारीलाई पदस्थापन गरिने छैन।

३३. वैयक्तिक विवरण फाराम (सिटरोल) र किताब दर्ता: (१) कार्यालय प्रमुखले प्रत्येक कर्मचारीको अनुसूची-१२ बमोजिम चार प्रति वैयक्तिक विवरण तयार गराउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको वैयक्तिक विवरण नियमावली प्रारम्भ हुँदाका बखत कार्यरत कर्मचारीले यो नियमावली प्रारम्भ भएको मितिले साठी दिनभित्र भरी सम्बन्धित कार्यालयमा पेश गर्नु पर्नेछ। यसरी पेश भएको वैयक्तिक विवरण प्रदेश किताबखानाबाट जारी भएको सूचनाको म्यादभिन्न दर्ताका लागि पठाउनु पर्नेछ।

(३) नयाँ नियुक्त हुने कर्मचारीले उपनियम (१) बमोजिमको वैयक्तिक विवरण तीस दिनभित्र भरी प्रदेश किताबखानामा दर्ता गर्नु पर्नेछ।

(४) उपनियम (२) बमोजिम दर्ता भएको वैयक्तिक विवरणको एक प्रति प्रदेश किताबखानामा, एक प्रति सो कर्मचारीको सेवा, समूह सञ्चालन गर्ने मन्त्रालयमा, एक प्रति प्रमुख निकायमा र एक प्रति सो कर्मचारी कार्यरत कार्यालयमा राख्न लगाउनु पर्नेछ।

(५) उपनियम (२) र (३) बमोजिम दर्ताका लागि प्राप्त हुन आएको कर्मचारीको वैयक्तिक विवरण प्रदेश किताबखानाले दर्ता गरी त्यस्तो कर्मचारीको जन्ममिति र ऐनको दफा ५६ बमोजिम अनिवार्य अवकाश हुने मिति

समेत किटान गरी वैयक्तिक विवरण प्रमाणित गरी राख्नु पर्नेछ र यसरी जन्ममिति र उमेर प्रमाणित गर्ने प्रयोजनको लागि प्रदेश किताबखानाले आवश्यक परेमा सम्बन्धित कर्मचारीसँग आवश्यक सक्कल प्रमाण समेत पेश गर्न लगाउन सक्नेछ।

(६) उपनियम (४) बमोजिम कर्मचारी बहाल रहेको कार्यालयमा राखिएको वैयक्तिक विवरण सो कर्मचारी अन्यत्र सरुवा भएमा अविलम्ब सोही कार्यालयमा पठाउनु पर्नेछ।

(७) कर्मचारीले आफ्नो वैयक्तिक विवरणमा कुनै विवरण समावेश गर्नु परेमा त्यस्तो विवरण आफ्नो कार्यालय मार्फत् प्रदेश किताबखानामा पठाउनु पर्नेछ र त्यसरी प्राप्त विवरण प्रदेश किताबखानाले सम्बन्धित कर्मचारीको वैयक्तिक विवरणमा समावेश गरी सोको जानकारी मन्त्रालय तथा सम्बन्धित कर्मचारी र कार्यालयलाई दिनु पर्नेछ।

परिच्छेद-५

विशेषज्ञ पद सम्बन्धी व्यवस्था

३४. विशेषज्ञ पद: योग्यता, अनुभव र कामको प्रकृति हेरी विशेषज्ञताको विकासको लागि नभई नहुने अवस्थामा प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी प्रदेश निजामती सेवाको अधिकृतस्तरको कुनै खास पदलाई विशेषज्ञ पद तोक्न सक्नेछ र त्यस्तो सूचनामा सो पदलाई चाहिने विशेष योग्यता समेत खुलाउनु पर्नेछ।
३५. सरुवा: (१) प्रदेश सरकारले तोकेको सेवा, समूह र उपसमूह भित्र सीमित रहने गरी समान प्रकृतिको काम, कर्तव्य सम्पादन गर्ने जिम्मेवारीमा फरक नपर्ने गरी विशेषज्ञ पदमा रहेको कर्मचारीलाई प्रदेश सरकारले सरुवा गर्न सक्नेछ।
- (२) उपनियम (१) बमोजिम सरुवा भएको कर्मचारी आफ्नो पद सहित सरुवा हुनेछ।
३६. बढुवा: (१) विशेषज्ञ पदमा रहेको कर्मचारीको बढुवाको लागि सिफारिस गर्दा बढुवा समितिले कार्य क्षमताको आधारमा गर्नेछ।
- (२) बढुवा समितिले कार्य क्षमताको मूल्याङ्कन गर्दा निर्धारित मापदण्डको आधारमा गर्नेछ र यसको लागि आवश्यक ठानेमा विशेषज्ञ समिति गठन गर्न सक्नेछ।
- (३) विशेषज्ञ पदमा रहेको कर्मचारीलाई माथिल्लो तहमा बढुवा गर्दा कर्मचारी बहाल रहेको पदलाई नै उपयुक्त पदनाम राखी माथिल्लो तहमा परिणत गरिनेछ र

यसरी परिणत गरिएको पद रिक्त भएपछि स्वतः शुरू नियुक्ति हुने पदमा कायम हुनेछ।

(४) विशेषज्ञ पदमा रहेको कर्मचारी कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने अन्य कुनैपनि बढुवाको लागि उम्मेदवार हुन सक्ने छैन।

(५) एक तहबाट अर्को तहमा बढुवा हुन बहाल रहेको तहको पदमा कम्तीमा पाँच वर्ष सेवा अवधि पुगेको हुनु पर्नेछ।

परिच्छेद-६

पदस्थापन र सरुवा

३७. पदस्थापन सम्बन्धी व्यवस्था: (१) ऐनको दफा १६ अनुसार खुला, अन्तर तह तथा बढुवाद्वारा नियुक्त भएका कर्मचारीको पदस्थापना गर्दा त्यस्ता कर्मचारीलाई रिक्त पदहरूको जानकारी गराई निजहरूको रुचि तथा चाहनाको प्राथमिकताक्रम कायम गर्न लगाई सिफारिस योग्यताक्रम अनुसार पदस्थापन गरिनेछ।

(२) यस नियम बमोजिम पदस्थापन भई हाजिर हुन आएको कर्मचारीलाई सम्बन्धित कार्यालयको प्रमुखले हाजिर गराई सात दिनभित्र कार्य विवरण सहित जिम्मेवारी तोक्नु पर्नेछ र त्यस्तो अवधिभित्र जिम्मेवारी नतोक्ने सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय कारवाही गर्न सकिनेछ।

३८. कार्यसम्पादन सम्झौता सम्बन्धी व्यवस्था: (१) ऐनको दफा ७ को उपदफा (३) बमोजिम अनुसूची-१३ मा

उल्लिखित अधिकारीसँग कार्यसम्पादन सम्झौता देहायका अधिकारीबीच गर्नुपर्नेछः-

- (क) प्रमुख सचिवको हकमा निज र मुख्यमन्त्रीबीच,
- (ख) प्रदेश सचिवको हकमा निज र विभागीय मन्त्रीबीच,
तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको हकमा निज र प्रमुख सचिवबीच,
- (ग) एघारौँ तहका कर्मचारीको हकमा निज र सम्बन्धित मन्त्रालयको सचिवबीच,
- (घ) आयोजना प्रमुखको हकमा मन्त्रालय अन्तर्गतको आयोजना भएमा सम्बन्धित मन्त्रालयको सचिव र आयोजना प्रमुखबीच, कार्यालय अन्तर्गतको आयोजना भएमा सम्बन्धित कार्यालय प्रमुख र आयोजना प्रमुखबीच,
- (ङ) कार्यालय प्रमुखको हकमा निज र सम्बन्धित निकायको एघारौँ तहको विभागीय प्रमुखबीच, विभागीय प्रमुख नरहेको कार्यालयको हकमा सम्बन्धित मन्त्रालय अन्तर्गतका निर्देशक र कार्यालय प्रमुखबीच तथा विभागीय प्रमुख वा निर्देशक नरहेको हकमा

सम्बन्धित मन्त्रालयका सचिव र
कार्यालय प्रमुखबीच।

(२) उपनियम (१) बमोजिमको कार्यसम्पादन सम्झौतामा देहाय बमोजिमका विषयहरू खुलाइएको हुनु पर्नेछः-

- (क) मन्त्रालय वा निर्देशनालय वा आयोजना वा कार्यालयको लक्ष्य,
- (ख) लक्ष्य हासिल गर्नको लागि आवश्यक पर्ने बजेट, जनशक्ति र अन्य साधन स्रोत,
- (ग) लक्ष्य हासिल गर्ने समय सीमा,
- (घ) प्राप्त हुनु पर्ने नतिजा वा अपेक्षित उपलब्धि,
- (ङ) कार्यसम्पादन मूल्याङ्कन सूचक,
- (च) कार्यसम्पादन सम्झौता रद्द गर्न सकिने अवस्था,
- (छ) कार्यसम्पादन सम्झौता कार्यान्वयनको लागि आवश्यक अधिकार,
- (ज) कार्यसम्पादन सम्झौताका शर्त,
- (झ) अन्य आवश्यक कुरा।

(३) कार्यसम्पादन सम्झौता अनुसारको कार्य भए नभएको बारेमा सम्बन्धित मन्त्रालय र निर्देशनालयले नियमित रूपमा अनुगमन गर्नेछ।

(४) कार्यसम्पादन सम्झौता अनुरूप कामको वार्षिक समीक्षा गर्न देहाय बमोजिमको समिति रहनेछः-

- क) सचिव, सम्बन्धित मन्त्रालय - संयोजक
- ख) कम्तीमा अधिकृत नवौं तहको प्रतिनिधि, सम्बन्धित मन्त्रालय -सदस्य
- ग) कम्तीमा अधिकृत नवौं तहको प्रतिनिधि, आर्थिक मामिला हेर्ने मन्त्रालय -सदस्य
- घ) कम्तीमा अधिकृत नवौं तहको प्रतिनिधि, प्रदेश योजना आयोग -सदस्य
- ङ) प्रशासन महाशाखा प्रमुख, सम्बन्धित मन्त्रालय-सदस्य

(५) काबु बाहिरको परिस्थिति परेमा बाहेक कार्यसम्पादन सम्झौता बमोजिम उत्तमस्तरमा काम सम्पन्न गर्न नसकेमा त्यस्तो विभागीय प्रमुख वा आयोजना प्रमुख वा कार्यालय प्रमुखलाई दुई वर्षसम्म कुनै पनि प्रमुख पदको विशेष जिम्मेवारी दिइने छैन।

(६) विभागीय प्रमुख वा आयोजना प्रमुख वा कार्यालय प्रमुखले एक पटकभन्दा बढी उपनियम (५) बमोजिम काम सम्पन्न गर्न नसकेमा निजलाई विभागीय सजाय गर्न सकिनेछ।

तर, उपनियम (५) बमोजिम एक पटक विशेष जिम्मेवारीको पदबाट हटेको कर्मचारीले निश्चित समयपछि पुनः त्यस्तो जिम्मेवारी प्राप्त गरी सन्तोषजनक कार्य प्रगति देखाएमा यस नियम बमोजिमको विभागीय सजायको

आधारको रूपमा सोभन्दा पहिलेको विशेष जिम्मेवारी पाएको अवधिको कार्यसम्पादनको प्रगतिको न्यूनतालाई गणना गरिने छैन।

(७) कार्यसम्पादन सम्झौताका शर्त र वार्षिक समीक्षाको विवरण त्यस्तो कार्य सम्पन्न भएको तीस दिनभित्र सार्वजनिक गर्नु पर्नेछ।

(८) कार्यसम्पादन सम्झौता प्रणाली लागू भएको निकायको विभागीय प्रमुख, कार्यालय प्रमुख वा आयोजना प्रमुखमा पदस्थापन गर्दा सम्भाव्य कर्मचारी मध्येबाट त्यस्तो निकायको दुई वर्षको रणनीतिक योजना र कार्य सञ्चालन सम्बन्धी योजना एवं अपेक्षित उपलब्धि सहित कार्य योजना पेश गर्न लगाई उत्कृष्ट योजना पेश गर्ने कर्मचारीलाई उपनियम (४) बमोजिमको समितिको सिफारिसमा उपनियम (१) बमोजिमको पदाधिकारीसँग कार्यसम्पादन सम्झौता गरी उक्त पदमा पदस्थापन गर्न सकिनेछ।

(९) कार्यसम्पादन सम्झौतालाई व्यवस्थित गर्न प्रदेश सरकारले ऐनको दफा १३९ बमोजिम निर्देशिका बनाई जारी गर्न सक्नेछ।

३९. सरुवाको समय तालिका र सरुवाका आधारहरू: (१) कर्मचारीलाई ऐनको दफा २५ अनुसार सरुवा गर्दा सोही दफाको उपदफा (४) बमोजिमको समय तालिका अनुसार गर्नु पर्नेछ:-

तर, कुनै कार्यालयमा रिक्त भएको पदमा तोकिएको समय तालिका बाहेकको समयमा सुरुवा गर्नु परेमा प्रमुख निकायको सहमति लिई सुरुवा गर्न सकिनेछ।

(२) अनिवार्य अवकाश हुन दुई वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको कर्मचारीलाई निजले मागेमा बाहेक “क” वर्गको भौगोलिक क्षेत्रमा सुरुवा गरिने छैन।

(३) अनिवार्य अवकाश हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको कर्मचारीलाई निजले मागेको अवस्थामा बाहेक सुरुवा गरिने छैन।

(४) प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीको पतिपत्नी दुवै सरकारी सेवामा भए एउटै जिल्लामा सुरुवा गर्न प्राथमिकता दिइनेछ।

(५) सहायक तहमा कार्यरत कर्मचारीलाई घर पायक जिल्लामा सुरुवा गर्न प्राथमिकता दिइनेछ।

(६) ऐनको दफा २५ को उपदफा (६) को खण्ड (ग) को प्रयोजनको लागि विशेष जिम्मेवारी दिनको लागि सुरुवा गर्न माग गर्दा विभागीय प्रमुख वा कार्यालय प्रमुख वा आयोजना प्रमुख वा कुन पदको जिम्मेवारी दिनु पर्ने अवस्था भएको हो सो व्यहोरा उल्लेख गरिएको हुनु पर्नेछ।

(७) निजामती कर्मचारीलाई दरवन्दी भएसम्म सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने वातावरण बनाई सुरुवालाई पूर्वानुमानयोग्य बनाउन र चक्रिय प्रणाली अवलम्बन गर्नका लागि “ग” वर्गको भौगोलिक क्षेत्रमा

लगातार चार वर्षसम्म सेवा गरेको कर्मचारीलाई “क” वा “ख” वर्गको भौगोलिक क्षेत्रमा सरुवा गरिनेछ ।

(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सहायक तहको रिक्त पदपूर्तिको लागि आयोगमा माग फाराम भरी पठाई सकेपछि त्यस्तो पदमा सरुवा गरी पदपूर्ति गरिने छैन ।

(९) कुनै पनि कर्मचारीलाई सरुवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरुवा गरिने छैन ।

(१०) सरुवा माग गर्ने निवेदन पत्रको ढाँचा अनुसूची-१४ बमोजिम हुनेछ ।

४०. सरुवा सम्बन्धी विवरण: कर्मचारीलाई सरुवा गर्ने अधिकार प्राप्त अधिकारीले अनुसूची-१५ बमोजिम कर्मचारीहरूको सरुवा सम्बन्धी विवरण तयार गरी मन्त्रालय र प्रदेश किताबखानामा पठाउनु पर्नेछ ।

४१. सरुवा सम्बन्धी व्यवस्था: (१) कर्मचारीको सरुवाका लागि अख्तियारवालाले अनुसूची-१६ बमोजिमको विवरण अद्यावधिक गरी राख्नु पर्नेछ ।

(२) कर्मचारीलाई सरुवा गर्दा देहाय बमोजिम गर्नुपर्नेछ:-

(क) कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दा कर्मचारी कार्यरत कार्यालय र भौगोलिक क्षेत्र, कार्यरत अवधि, सरुवा प्रस्ताव गरिएको कार्यालय र

सोको भौगोलिक क्षेत्र, अवधि तथा सरुवा गर्नु पर्ने कारण समेत निर्णयमा खुलाउनु पर्नेछ।

(ख) कर्मचारीलाई सरुवा गर्ने निर्णय भएपछि सरुवा हुने कर्मचारीलाई यस्तो निर्णय भएको तीन दिनभित्र अनसूची-१७ बमोजिमको सरुवापत्र जारी गरी सक्नु पर्नेछ। यस्तो सरुवा पत्र प्राप्त भएपछि सम्बन्धित कार्यालयले नियम ४२ बमोजिमको म्यादभित्र अनुसूची-१८ बमोजिमको रमानापत्र दिनु पर्नेछ।

(ग) सरुवा भएको कुनै कर्मचारीलाई खण्ड (ख) बमोजिमको म्यादभित्र रमाना नदिई निज सरुवा भई सकेको कार्यालयबाट तलब भत्ता भुक्तानी दिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्ता कर्मचारीले खाएको तलबभत्ता समेत त्यसरी रमाना नदिई तलबभत्ता भुक्तानी दिने कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखबाट दामासाहीले असुल उपर गरिनेछ।

(घ) खण्ड (क) बमोजिमको प्रक्रिया नपुन्याइ सरुवा गर्ने अख्तियारवालालाई विभागीय कारवाही गरिनेछ।

४२. रमाना दिने तथा हाजिर हुन जानु पर्ने: (१) कार्यालय प्रमुखले सरुवा भएको कर्मचारीलाई सरुवाको निर्णय भएको मितिले पन्ध्र दिनभित्र बरबुझारथ गर्न लगाई रमाना दिई सरुवा भएको कार्यालयमा हाजिर हुन पठाउनु पर्नेछ। यसरी निर्धारित समयभित्र रमाना दिई नपठाउने कार्यालय प्रमुखलाई विभागीय कारबाही हुनेछ।

(२) कुनै पनि कर्मचारी सरुवा भएको कार्यालयमा बाटोको म्याद बाहेक उपनियम (१) बमोजिमको अवधिभित्र बरबुझारथ गरी हाजिर हुन जानु पर्नेछ। यसरी निर्धारित समयभित्र बरबुझारथ नगर्ने वा हाजिर हुन नजाने कर्मचारीलाई विभागीय कारबाही हुनेछ।

४३. सरुवा हुने कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने: (१) कुनै कार्यालयको प्रमुख अर्को कार्यालयमा सरुवा हुँदा निजले आफ्नो जिम्माको कार्यसम्पादन मूल्याङ्कन फारामहरू, लेखा, बेरुजु फछ्यौट र बाँकीको विवरण, गोप्य कागजातहरू, कार्यालयको विद्युतीय अभिलेखहरू, पेशकीको स्थिति र कार्यालयको फछ्यौट गर्न बाँकी कार्यहरूको प्राथमिकता स्पष्ट देखिने गरी विवरण तयार गरी हालवालालाई वा निज नभए निकटतम ज्येष्ठ कर्मचारीलाई बुझाउनु पर्नेछ।

(२) कार्यालय प्रमुख बाहेकका अन्य कर्मचारीको सरुवा हुँदा निजले आफ्नो जिम्मामा रहेको बाँकी बक्यौता, कार्यालयको फछ्यौट गर्न बाँकी कार्यहरूको प्राथमिकता स्पष्ट देखिने विवरण र आफ्नो कार्य विवरण

अनुसारको काम सम्बन्धी विवरण तयार गरी कार्यालय प्रमुखले तोकेको कर्मचारीलाई बुझाउनु पर्नेछ।

तर, काबु बाहिरको परिस्थिति परी समयमा विवरण बुझाउन नसकेमा सरुवा भएको कार्यालयमा हाजिर भएको सात दिनभित्र विवरण तयार गरी साबिक कार्यालयमा पठाउनु पर्नेछ।

(३) उपनियम (१) र (२) बमोजिम प्रतिवेदन नबुझाउने कर्मचारीलाई अख्तियारवालाले विभागीय कारवाही गर्नेछ।

परिच्छेद-७

काज र कायम मुकायम सम्बन्धी व्यवस्था

४४. काज खटाउने सम्बन्धी व्यवस्था:(१) ऐनको दफा २६ को उपदफा (२) बमोजिम कर्मचारीलाई प्रदेश निजामती सेवाको पद नभएको निकायमा वा स्वीकृत अस्थायी दरबन्दीमा काजमा खटाउन देहायका कुराहरू खुलाई प्रमुख निकायको सहमति लिनु पर्नेछ:-

(क) काजमा खटाउन प्रस्ताव गरिएको निकायमा प्रस्तावित कर्मचारी नै खटाउनु पर्ने वस्तुनिष्ठ कारण,

(ख) काज खटिने कर्मचारीले खटिने कार्यालयबाट नियम अनुसार पाउने तलब भत्ता बाहेक अन्य सुविधा पाउने भएमा के के सुविधा पाउने हो सोको विवरण,

(ग) काज खटाउन सहमति माग भएको कर्मचारी र सो सरहका अन्य कर्मचारीको कार्य अनुभव, शैक्षिक योग्यता, ज्येष्ठता, तालिम लगायतका विवरणको आधारमा निजलाई नै काज खटाउन उपयुक्त देखिनुको कारण,

(घ) काज खटिने कर्मचारीले गरी आएको कामकाज सम्हाल्ने वैकल्पिक व्यवस्था।

(२) अस्थायी दरबन्दीको हकमा उपनियम (१) बमोजिम सहमति माग गर्दा जुन पदको अस्थायी दरबन्दी स्वीकृत भएको हो सोही पदको कर्मचारी काज खटाउन सहमति माग गरिएको हुनु पर्नेछ।

(३) यस नियमावली बमोजिम प्रमुख निकायले काजमा खटाउने सहमति दिँदा उपनियम (१) बमोजिमको शर्त पूरा भएको छ वा छैन र योग्य र इच्छुक कर्मचारीहरूमध्ये ज्येष्ठतम् कर्मचारीलाई प्राथमिकता दिई काजमा खटाउने सहमति माग भएको छ वा छैन भन्ने कुरा हेरी सो अनुरूप भएको देखिएमा सहमति माग भएको एक महिनाभित्र अवधि तोकिएको आयोजना बाहेकका अन्य आयोजनामा एक आर्थिक वर्षको अन्त्यसम्मका लागि मात्र सहमति दिनेछ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहायक पाँचौ तह वा सोभन्दा मुनिका कर्मचारीलाई मन्त्रालयले काजमा खटाउनेछ।

४५. कायम मुकायम मुकरर सम्बन्धी व्यवस्था:(१) देहायका पदमा देहायका अधिकारीले कायम मुकायम मुकरर गर्न सक्नेछः-

(क) बाह्रौ तह वा सो भन्दा माथिको कार्यालय प्रमुखको पदमा प्रदेश सरकारले,

(ख) एघारौ तहको कार्यालय प्रमुखको पदमा मन्त्रालयले,

(ग) दशौ तहसम्मका कार्यालय प्रमुखको पदमा मन्त्रालयको सचिवले।

(२) उपनियम (१) मा लेखिएदेखि बाहेक अन्य पदमा कायम मुकायम मुकरर गरिने छैन।

(३) कुनै एउटा पदमा एकै समयमा एकभन्दा बढी कर्मचारीलाई कायम मुकायम मुकरर गर्नु हुँदैन।

(४) ऐनको दफा २३ बमोजिम कुनै पदमा कायम मुकायम मुकरर गरिएकोमा सोको जानकारी प्रमुख निकायलाई दिनु पर्नेछ।

४६. कार्यालय प्रमुखको अधिकार प्रयोग गर्ने: (१) कुनै कार्यालयको प्रमुख बिरामी भई वा अन्य कुनै कारणले छोटो अवधिको लागि अनुपस्थित भएमा निज मातहतको दरबन्दी वा विशेष दरबन्दी भित्रको वा रिक्त दरबन्दीमा काजमा खटिएको कर्मचारीमध्ये निकटतम ज्येष्ठ कर्मचारीले निजको निमित्त जनाई दैनिक कार्य सञ्चालन गर्नु पर्नेछ।

(२) रिक्त रहेको कुनै कार्यालयको प्रमुखको पदमा हालवाला नियुक्त वा सरुवा नभएसम्मको अवधिको लागि उपनियम (१) बमोजिमको ज्येष्ठ कर्मचारीले सो कार्यालयको नगदी मौज्दात, कार्यालयको छाप, कागजपत्र र दैनिक काम चलाउनको लागि चाहिने जिन्सी समेत जिम्मा लिई कार्यालय प्रमुखको काम अर्को व्यवस्था नभएसम्म निमित्त भई गर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिमको अवस्था परी काम गरेको व्यहोरा त्यस्तो निमित्त भई काम गर्ने कर्मचारीले आफूभन्दा माथिल्लो तालुक निकायमा सूचना गर्नु पर्नेछ।

(४) कुनै कर्मचारीले कुनै पदमा कायम मुकायम भई काम गरेको वा उपनियम (१) वा (२) बमोजिम निमित्त भई काम गरेकोमा त्यस पदमा काम गरेको अवधिको बही (हिसाब) बुझाउने कुरामा समेत निजको उत्तरदायित्व हुनेछ।

तर, वर्षभरको बही बुझाउनु पर्नेमा हालवालाले बहाली गरिसकेको वर्षको हालवालाले र हालवालाले बहाल नगरेको वर्षको कायम मुकायम वा निमित्त भई काम गर्नेले बुझाउनु पर्नेछ।

४७. कायम मुकायम वा निमित्त भई काम गरेको तलब भत्ता पाउने: (१) कुनै पदमा कायम मुकायम भई वा पन्ध्र दिनभन्दा बढी अवधि निमित्त भई काम गरेकोमा त्यसरी काम गर्ने कर्मचारीले जुन पदको काम गरेको छ सोही

पदको तलबभत्ता त्यसरी काम गरेको मितिदेखि पाउनेछ।

(२) उपनियम (१) बमोजिम कायम मुकायम वा निमित्त भई काम गर्ने कर्मचारीले पाउने तलब भत्ता निजको एक तहमाथिको पदमा बढुवा पाएमा पाउने तलब भत्ताभन्दा बढी हुने छैन।

तर, त्यसरी पाउने तलब भत्ताको रकम निजले खाइपाइ आएको तलब भत्ताभन्दा घटी हुने छैन।

(३) उपनियम (१) बमोजिम निमित्त भई काम गर्ने कर्मचारीले नियमानुसार पाउने दैनिक भ्रमण भत्ता र चाडपर्व खर्च निज बहाल रहेको तहको पदलाई तोकिएभन्दा बढी लिन पाउने छैन।

परिच्छेद-८

तह वृद्धि

४८. सूचना प्रकाशन : (१) ऐनको दफा २८ बमोजिम तहवृद्धि हुन चाहने प्रदेश निजामती सेवाका कर्मचारीलाई तह वृद्धि गर्नको लागि दशौं तहको हकमा प्रमुख निकायले र अधिकृतस्तर आठौं र छैटौं तहको हकमा सेवा समूह संचालन गर्ने मन्त्रालयले पन्ध्र दिनको समयावधि दिई प्रमुख निकायले निर्धारण गरेको ढाँचामा सूचना प्रकाशन गरी आवेदन आव्हान गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूचना सम्बन्धित कार्यालय वा मन्त्रालयले आफ्नो वेब साइटमा राख्नु पर्नेछ ।

४९. तहवृद्धि आवेदन फाराम पेश गर्ने : नियम ४८ को उपनियम (१) बमोजिमको समयावधि भित्र तहवृद्धि हुन चाहने ऐनको दफा २८ बमोजिमको योग्यता पुगेका प्रदेश निजामती सेवाको कर्मचारीले अनुसूची-१९ बमोजिमको ढाँचामा तहवृद्धि आवेदन फाराम भरी दशौं तहको हकमा प्रमुख निकाय र अधिकृतस्तर आठौं तथा छैटौं तहको हकमा सेवा समूह संचालन गर्ने मन्त्रालयमा पेश गर्नु पर्नेछ ।

तर देहायका तहवृद्धि हुने कर्मचारीले देहायका कार्यालयमा आवेदन फाराम पेश गर्नुपर्नेछ:

(क) ऐनको दफा २८ को प्रतिवन्धात्मक वाक्यांसको स्वास्थ्य सेवा अन्तर्गतका सातौं तहमा तहवृद्धि हुने कर्मचारीले स्वास्थ्य मन्त्रालयमा,

(ख) ऐनको दफा २८ को उपदफा (६) बमोजिमका पाँचौं तहमा तहवृद्धि हुने कर्मचारीले सेवा, समूह संचालन गर्ने मन्त्रालयमा।

५०. आवेदन फाराम जाँच र तह वृद्धि : नियम ४९ बमोजिम पेश भएका आवेदनलाई पन्ध्र दिन भित्र ऐनको अधीनमा रही सम्बन्धित मन्त्रालय वा कार्यालयले जाँचवुझ गरी सम्बन्धित सेवा, समूह र उपसमूह भित्रका आवेदकलाई ऐनको दफा २८ को उपदफा (५) बमोजिमको अधिकारीले तह वृद्धिको निर्णय गरी अनुसूची-२० बमोजिमको ढाँचामा तह वृद्धिको पत्र दिनु पर्नेछ ।

५१. एक पटकको लागि तहवृद्धि: ऐनको दफा २८ को उपदफा (६) बमोजिमको पाँचौं तहमा एक पटकको लागि तहवृद्धि गर्ने अधिकारी सेवा समूह संचालन गर्ने मन्त्रालयको सचिव हुनेछ ।

५२. निलम्बन समाप्ति पश्चात तह वृद्धि : ऐनको दफा १०२ बमोजिम निलम्बनको समाप्ती भएको अवस्थामा तह वृद्धि गर्दा कर्मचारीले निलम्बन हुनुभन्दा अगाडिको कार्यसम्पादन मूल्याङ्कनमा पाए बराबरको अंक निलम्बन भएको अवधिको लागि निजको कार्यसम्पादन मूल्याङ्कनमा गणना गरिनेछ ।

५३. तहविहीनको स्तरवृद्धि:(१) यो नियमावली प्रारम्भ हुँदाका बखत श्रेणी/तह विहीन पदमा कार्यरत स्थायी कर्मचारीको स्तर ऐनको दफा ५ को उपदफा (१) र (२) बमोजिम हुनेछ।

(२) तह विहीन पदमा शुरु नियुक्ति हुने कर्मचारीको प्रथम स्तर कायम हुनेछ।

(३) सजायको अभिलेख नरहेको तह विहीन कर्मचारीको अख्तियारवालाले देहायबमोजिम स्तरवृद्धि गर्नेछः-

(क) पाँच वर्ष वा सो भन्दा वढी र दश वर्ष भन्दा कम सेवा अवधि भएकोलाई द्वितीयस्तर।

(ख) दश वर्ष वा सो भन्दा वढी र पन्ध्र वर्ष भन्दा कम सेवा अवधि भएकोलाई तृतीयस्तर।

(ग) पन्ध्र वर्ष वा सो भन्दा वढी र बीस वर्ष भन्दा कम सेवा अवधि भएकोलाई चौथोस्तर।

(घ) बीस वर्ष वा सो भन्दा वढी सेवा अवधि भएकोलाई पाँचौस्तर।

(४) कार्यालय प्रमुखले उपनियम (१) बमोजिमको स्तर कायम गर्नुपर्नेछ।

(५) उपनियम (३) को स्तर बमोजिमको तलबमान प्रदेश सरकारले तोके बमोजिम हुनेछ।

(६) यो नियम बमोजिम स्तरवृद्धि गर्दा उपनियम (३) बमोजिमको सेवा अवधि पूरा भएको भोलिपल्टदेखि लागु हुने गरी स्तर वृद्धि गरिनेछ।

तर, सजायको अभिलेख रहेकोमा सो को समयावधि समाप्त भएको भोलि पल्टदेखि लागू हुने गरी स्तर वृद्धि गर्नु पर्नेछ ।

(७) चौथो तहका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता वा सो सरहको शैक्षिक योग्यता भएको पाँचौंस्तर पदमा कार्यरत कर्मचारी ऐनको दफा १० को उपदफा (१) को खण्ड (क) बमोजिम सहायक चौथो तहमा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बहुवाको लागि सम्भाव्य उम्मेदवार हुनेछ ।

५४. तहमा कायम गरिने:(१) यो नियमावली प्रारम्भ भएपछि ऐनको दफा १० को उपदफा (१६) बमोजिमका सशस्त्र वन रक्षक तथा वन रक्षकको रूपमा प्रदेश निजामती सेवाको पदमा कार्यरत कर्मचारीलाई सहायक तेस्रो तह कायम गरिनेछ र आयोगबाट पदपूर्ति गर्दा समेत तेस्रो तहमा पदपूर्ति गरिनेछ ।

(२) प्रदेश निजामती सेवाले तोकेको आवश्यक न्यूनतम शैक्षिक योग्यता र तीन वर्ष सेवा अवधि पूरा भएका उपनियम (१) बमोजिमको तेस्रो तह कायम भएको कर्मचारी ऐनको दफा १० को उपदफा (१) को खण्ड (क) बमोजिम सहायक चौथो तहमा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बहुवाको लागि सम्भाव्य उम्मेदवार हुनेछ ।

परिच्छेद-९

बढुवा

५५. बढुवा समिति: ऐनको दफा ३० को उपदफा (५) बमोजिम ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा सहायक स्तरको पदमा बढुवा गर्न देहाय बमोजिमको बढुवा समिति रहने छः-

- (१) सेवा समूह संचालन गर्ने मन्त्रालयको सचिव - अध्यक्ष
- (२) प्रदेश लोकसेवा आयोगले तोकेको अधिकृत नवौं/दशौं तह वा सो सरहको अधिकृत -सदस्य
- (३) सेवा समूह संचालन गर्ने मन्त्रालयको प्रशासन महाशाखा प्रमुख -सदस्य
- (४) प्रमुख निकायले तोकेको अधिकृत स्तरको प्रतिनिधि -सदस्य
- (५) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयको सचिवलेतोकेको सातौं/आठौं तह वा सो सरहको अधिकृत -सदस्य सचिव

५६. बढुवा समितिको सचिवालय र सिफारिस सम्बन्धी व्यवस्था: (१) नियम ५५ बमोजिमको बढुवा समितिको सचिवालयको काम सेवा, समूह सञ्चालन गर्ने मन्त्रालयले गर्नेछ।

(२) नियम ५५ बमोजिमको बढुवा समितिले बढुवाको लागि सिफारिस गर्दा बढुवाको योग्यताक्रमको आधारमा सम्बन्धित उम्मेदवारले पेश गरेको शैक्षिक योग्यता र निजले दरखास्त फाराममा उल्लेख गरेको सेवा, समूह वा उपसमूहको पदमा सिफारिस गर्नु पर्नेछ।

५७. पदपूर्तिका लागि सूचना प्रकाशन र निवेदन: (१) नियम २७ बमोजिम पदपूर्ति प्रतिशत तथा पदसङ्ख्या निर्धारण भएपछि त्यसमा कार्य क्षमताको मूल्याङ्कनद्वारा तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुने पदहरूको सूचना विवरण सहित आयोगले प्रकाशन गर्नेछ।

(२) उपनियम (१) बमोजिम प्रकाशित हुने सूचनामा बढुवा गरिने पदको लागि आवश्यक पर्ने सेवा अवधि, सम्भाव्य उम्मेदवार हुन ज्येष्ठता गणना गरिने (असार मसान्तको हिसाबले) अवधि, शैक्षिक योग्यता, बढुवा हुने पदको विवरण तथा सङ्ख्या, पद रिक्त भएको कार्यालय, निवेदन दिने म्याद र स्थान समेत खुलाइएको हुनु पर्नेछ।

(३) सम्बन्धित उम्मेदवारले उपनियम (१) बमोजिमको सूचनामा तोकिएको म्यादभित्र आयोगद्वारा निर्धारित ढाँचामा निवेदन पेश गर्नु पर्नेछ। यसरी पेश हुन आएका निवेदनहरू बढुवा सिफारिसको कारवाही चलाउन आयोगले सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाउनु पर्नेछ।

(४) ऐनको दफा ४० बमोजिम कुनै कर्मचारी सरकारी काम वा अध्ययन वा काजको सिलसिलामा विदेशमा रही वा प्राकृतिक वा आकस्मिक परिस्थिति वा काबु बाहिरको परिस्थिति परी दरखास्त सङ्कलन गर्ने निकायमा बहुवाको दरखास्त पेश गर्न नसक्ने भएमा सूचनाको म्यादभित्र सूचनामा तोकिए बमोजिम विद्युतीय माध्यमबाट आफू कार्यरत निकाय वा कार्यालयमा दरखास्त पेश गर्न सक्नेछ।

५८. शैक्षिक योग्यता सम्बन्धी विशेष व्यवस्था: (१) प्रदेश निजामती सेवामा कुनै सेवा वा समूह गठन भएको अवस्थामा त्यस्तो सेवा वा समूहमा सेवा प्रवेशको निमित्त जुनसुकै विषयको शैक्षिक योग्यता निर्धारण गरिए तापनि सो सेवा वा समूह गठन हुनुभन्दा अगाडिदेखि बहाल रही नयाँ सेवा वा समूहमा समूहीकृत भएका कर्मचारीको हकमा निज सेवा प्रवेश गर्दा हासिल गरेको तत्कालीन सेवा वा समूहसँग सम्बन्धित विषयको न्यूनतम शैक्षिक योग्यतालाई बहुवा प्रयोजनको लागि गणना गरिनेछ।

(२) कुनै पदमा तोकिएको न्यूनतम शैक्षिक योग्यतामा पछि परिवर्तन गरिएको भएमा निज सेवा प्रवेश गर्दा तोकिएको शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।

५९. बहुवाको लागि सम्भाव्य उम्मेदवार हुने: प्रदेश निजामती सेवा, समूह वा उप-समूहका रिक्त पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा

बढुवा हुनको लागि तहवृद्धि हुने तहभन्दा एक तहमुनिको सम्बन्धित सेवा, समूह वा उपसमूह अन्तर्गत ऐनको दफा ३१ बमोजिमको न्यूनतम सेवा अवधि र दफा ३८ को उपदफा (२) ले निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता भएका कर्मचारी सम्भाव्य उम्मेदवार हुनेछन्।

६०. कार्य क्षमताको आधारमा बढुवा: ऐनको दफा ३४ बमोजिम कर्मचारीको कार्य क्षमताको मूल्याङ्कन गरी बढुवा गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने कर्मचारीलाई पहिले बढुवा गरिनेछ।

तर, कार्य क्षमताको मूल्याङ्कन गर्दा समान अङ्क प्राप्त गर्ने कर्मचारीको हकमा ज्येष्ठताको आधारमा बढुवा गरिनेछ र त्यस्ता कर्मचारीको ज्येष्ठता निर्धारण गर्दा देहायको आधारमा गरिनेछ:-

- (क) हाल बहाल रहेको तहको पदमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको आधारमा,
- (ख) खण्ड (क) बमोजिम ज्येष्ठता नछुट्टिएमा सोभन्दा एक तहमुनिको तह वा सो सरहको पदमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको आधारमा,
- (ग) खण्ड (क) र (ख) मा उल्लिखित कुनै पनि आधारमा ज्येष्ठता नछुट्टिएमा आयोगको सिफारिसको योग्यताक्रमको आधारमा।

तर, आयोगबाट खुला प्रतियोगिता र बढुवा प्रतियोगितामा एकै मितिमा सिफारिस प्राप्त भएको रहेछ भने खुला प्रतियोगिताबाट सिफारिस भएको कर्मचारीको ज्येष्ठता कायम गरिनेछ।

६१. ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवा:

(१) कर्मचारीको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा गर्दा ऐनको दफा ३९ बमोजिम बढुवा हुने पदभन्दा एक तहमुनिको पदमा सबैभन्दा बढी सेवा अवधि भएका उम्मेदवारलाई बढुवा गरिनेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बढुवा हुने पदभन्दा एक तहमुनिको पदमा समान सेवा अवधि हुने कर्मचारीको ज्येष्ठता निर्धारण गर्दा देहायको आधारमा गरिनेछः-

(क) हाल बहाल रहेको तहभन्दा एक तहमुनि वा सो सरहको पदमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको आधारमा,

(ख) खण्ड (क) बमोजिम ज्येष्ठता नछुट्टिएमा हाल बहाल रहेको पदमा बढुवा समिति वा आयोगको सिफारिसको योग्यताक्रमको आधारमा,

तर, आयोगबाट खुला प्रतियोगिता र बढुवा प्रतियोगितामा एकै मितिमा सिफारिस प्राप्त भएको रहेछ भने खुला

प्रतियोगिताबाट सिफारिस भएको कर्मचारीको ज्येष्ठता कायम गरिनेछ।

(ग) खण्ड (क) र (ख) मा उल्लिखित कुनै पनि आधारबाट ज्येष्ठता नछुट्टिएमा उमेरको ज्येष्ठताको आधारमा।

६२. कार्यसम्पादनको मूल्याङ्कन: (१) सहायक तहका कर्मचारीको वार्षिक कार्यसम्पादनको मूल्याङ्कनको लागि प्रयोग गरिने कार्यसम्पादनको मूल्याङ्कन फाराम अनुसूची-२१ बमोजिम र अधिकृत तहका कर्मचारीको अर्धवार्षिक र वार्षिक कार्यसम्पादन मूल्याङ्कनको लागि प्रयोग गरिने फाराम अनुसूची-२२ बमोजिम हुनेछ।

(२) कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको लागि मूल्याङ्कन गरिने कर्मचारी भन्दा कम्तीमा एक तहमाथिको बढुवा हुने तहको सम्बन्धित कर्मचारी सुपरिवेक्षक हुनेछ र सुपरिवेक्षक भन्दा एक तहमाथिको कर्मचारी पुनरावलोकनकर्ता हुनेछ।

तर,

(क) सहायक तहको कर्मचारी कार्यालय प्रमुख हुने बाहेक सहायक तहका कर्मचारीको सुपरिवेक्षक सहायक तहको कर्मचारी हुने छैन।

(ख) जिल्लास्थित कार्यालयमा सहायक तहका कर्मचारीको पुनरावलोकनकर्ता हुने अधिकृत तहको कर्मचारी नभएमा

पुनरावलोकन समितिको अध्यक्षले तोकेको अधिकृत पुनरावलोकनकर्ता हुनेछ।

(ग) कुनै अधिकृत तहको कर्मचारीको सुपरिवेक्षक अधिकृत एघारौं वा सो सरहको कर्मचारी भएमा निजले नै पुनरावलोकनकर्ता समेत भई काम गर्नेछ।

(घ) कार्यालय प्रमुख वा विभागीय प्रमुख भई काम गर्ने कर्मचारीले आफू मातहत काम गर्ने समान तहका कर्मचारीको समेत कार्यसम्पादन मूल्याङ्कनको निमित्त सुपरिवेक्षक भई काम गर्न सक्नेछ।

स्पष्टीकरण: मूल्याङ्कन गरिने कर्मचारी र निजको सुपरिवेक्षक हुने कर्मचारी समान तहको भई एउटै सेवा, समूह वा उपसमूहमा बढुवाको लागि दुवै सम्भाव्य उम्मेदवार हुने भएमा त्यस्तो कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको लागि उक्त सुपरिवेक्षक हुने कर्मचारीले कार्यसम्पादन मूल्याङ्कन फाराममा उल्लिखित आधारलाई समेत दृष्टिगत गरी आफ्नो लिखित मन्तव्य सहित सो फाराम पुनरावलोकनकर्ता वा आफूभन्दा

माथिल्लो तहको कर्मचारी समक्ष सुपरिवेक्षणको निमित्त पेश गर्नु पर्नेछ।

(ड) अधिकृत बाह्रौं तह वा सचिव पदमा कार्यरत कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको लागि प्रमुख सचिवले नै सुपरिवेक्षक, पुनरावलोककर्ता र पुनरावलोकन समितिको समेत काम गर्नेछ।

(३) सहायक तहका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको लागि देहायको पुनरावलोकन समिति रहनेछः-

- क) सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगको सचिव वा सम्बन्धित विभागीय प्रमुखले तोकेको अधिकृत - अध्यक्ष
- ख) सम्बन्धित पुनरावलोकनकर्ता - सदस्य
- ग) सम्बन्धित सुपरिवेक्षक - सदस्य

(४) अधिकृत छैटौं, सातौं र आठौं तहका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको लागि देहायको पुनरावलोकन समिति रहनेछः-

- क) सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगको सचिव - अध्यक्ष
- ख) सम्बन्धित मन्त्रालयले, सचिवालय वा आयोगले तोकेको दशौं तह वा सो सरहको अधिकृत - सदस्य

ग) सम्बन्धित मन्त्रालय, सचिवालय वा
आयोगको कम्तिमा नवौं तह वा सो
सरहको अधिकृत - सदस्य

(५) अधिकृत नवौं र दशौं तहका कर्मचारीको
कार्यसम्पादन मूल्याङ्कनको लागि देहायको पुनरावलोकन
समिति रहनेछः-

- क) प्रमुख सचिव - अध्यक्ष
ख) सम्बन्धित मन्त्रालय, सचिवालय वा
आयोगको सचिव - सदस्य
ग) सम्बन्धित मन्त्रालय, सचिवालय वा
आयोगको एघारौं तह वा सो सरहको
अधिकृत - सदस्य

(६) अधिकृत एघारौं तहको कर्मचारीको
कार्यसम्पादन मूल्याङ्कनको लागि देहायको पुनरावलोकन
समिति रहनेछः-

- क) प्रमुख सचिव - अध्यक्ष
ख) सम्बन्धित मन्त्रालय, सचिवालय वा
आयोगको सचिव - सदस्य
ग) प्रमुख निकायको सचिव - सदस्य

तर, खण्ड (ख) र (ग) को अधिकारी एउटै भएमा
खण्ड (ख) को सदस्यको रूपमा प्रमुख सचिवले तोकेको
सचिव रहनेछ।

(७) सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले कर्मचारीको कार्यसम्पादन बापतको अङ्क दिँदा कार्यसम्पादन मूल्याङ्कन फाराममा उल्लिखित आधार अनुरूप दिनु पर्नेछ।

(८) अवकाश प्राप्त गरेका कर्मचारीले अदालतको निर्णय अनुसार पुनर्बहाली भएमा अवकाश प्राप्त गर्नुभन्दा तत्काल अघिल्लो वर्षको कार्यसम्पादन मूल्याङ्कनमा जति अङ्क पाएको हो निजलाई सोही अनुपातमा अङ्क दिइनेछ।

तर, असार मसान्त अगाडि नै पुनर्बहाली भएको कर्मचारीको हकमा निजको कार्यसम्पादन गर्दा सो वर्षको पूरै अवधि मानी मूल्याङ्कन गरिनेछ।

(९) पुनरावलोकन समितिले अधिकृत तहका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फारामको सम्बन्धमा देहाय बमोजिमको प्रक्रिया अपनाउन सक्नेछः-

(क) पेश हुन आएका कार्यसम्पादन मूल्याङ्कन फाराम छानबिन गरी सो फाराममा कार्यसम्पादन र अङ्क वितरण बीच सामञ्जस्य कायम गर्ने,

(ख) कुनै निकायको समष्टिगत उपलब्धि र त्यसमा कार्यरत कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन बीचको पारस्परिक सम्बन्धमाथि विचार गर्ने,

(ग) पेश हुन आएका कार्यसम्पादन मूल्याङ्कन फाराममा आवश्यक देखिएमा

पुनरावलोकनकर्ता वा सुपरिवेक्षकसँग पुष्ट्याइँको माग गर्ने वा पुनर्विचारको लागि निजकहाँ पठाउने,

(घ) पुनः पेश हुन आएको कार्यसम्पादन मूल्याङ्कन फाराममा पुष्ट्याइँ औचित्यपूर्ण नभएको वा अङ्क संशोधन समेत नभई आएमा पुनरावलोकन समितिले यस विषयमा टिप्पणी गरी त्यस्तो सुपरिवेक्षक वा पुनरावलोकनकर्ताको अभिलेख राख्र सम्बन्धित निकायमा लेखी पठाउने छ।

(१०) पुनरावलोकन समितिले कुनै कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन बापत पन्चानब्बे प्रतिशतभन्दा बढी र पचहत्तर प्रतिशतभन्दा घटी अङ्क प्रदान गरेमा सोको स्पष्ट कारण खुलाउनु पर्नेछ।

(११) यो नियमावली प्रारम्भ भएपछि कार्यसम्पादन मूल्याङ्कनको अङ्क गणना गर्दा बढुवाको लागि अधिल्ला आर्थिक वर्षका कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानी औसत अङ्क गणना गरिनेछ।

(१२) ऐनको दफा ३८ को उपदफा (३) बमोजिम सेवाकालीन तालिम बापत अंक दिदा श्रेणी नखुलेको हकमा द्वितीय श्रेणी बराबरको अंक दिइनेछ।

६३. कार्यसम्पादन मूल्याङ्कन गर्ने अवधि: (१) कर्मचारीले प्रत्येक वर्ष साउन सात गतेभित्र आफ्नो वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम भरी कार्यालयमा दर्ता गरी

सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ। यसरी कार्यालयमा दर्ता भएपछि सो फाराम दर्ता भएको भरपाई सम्बन्धित कर्मचारीलाई दिनु पर्नेछ।

(२) उपनियम (१) मा उल्लिखित अवधि समाप्त भएको भोलिपल्ट सो बमोजिम कार्यसम्पादन मूल्याङ्कन फाराम दर्ता भएका कर्मचारीको सङ्केत नम्बर, नाम र सङ्ख्या सहितको विवरण तयार गरी सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुखले प्रमाणित गरी राख्नु पर्नेछ र अधिकृत तहको कर्मचारीको हकमा एक प्रति विवरण सम्बन्धित मन्त्रालयमा समेत पठाउनु पर्नेछ।

(३) सुपरिवेक्षकले साउन मसान्तभित्र मूल्याङ्कन गरी पुनरावलोकनकर्ता समक्ष पेश गरी सक्नु पर्नेछ।

(४) अधिकृत तहका कर्मचारीले प्रत्येक अर्धवार्षिक अवधि समाप्त भएको सात दिनभित्र आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम भरी कार्यालयमा दर्ता गरी सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ। त्यसरी पेश भएको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराममा अर्को सात दिनभित्रमा सुपरिवेक्षकले मूल्याङ्कन गरी सम्बन्धित कर्मचारीलाई पृष्ठपोषण दिनु पर्नेछ। अधिकृत तहका कर्मचारीले वार्षिक कार्यसम्पादन मूल्याङ्कन फारामका साथ अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम पनि संलग्न गरी सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ।

(५) सुपरिवेक्षकले अधिकृत तहका कर्मचारीको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गर्दा

उपनियम (४) बमोजिम भरेको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फारामलाई समेत आधार लिनु पर्नेछ।

(६) पुनरावलोकनकर्ताले उपनियम (३) बमोजिम प्राप्त हुन आएको कार्यसम्पादन मूल्याङ्कन फाराम भदौ पन्ध्र गतेभित्र पुनरावलोकन गरी पुनरावलोकन समिति समक्ष बुझाई सक्नु पर्नेछ। पुनरावलोकन समितिले भदौ मसान्तभित्र पुनरावलोकन गरी आयोग र बढुवा समिति समक्ष बुझाई सक्नु पर्नेछ। यसरी पुनरावलोकन समितिबाट मूल्याङ्कन भएको कर्मचारीको नामावली विवरण समितिको सचिवालय रहने निकायले आफ्नो सूचना पाटी र वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ।

(७) निर्धारित समयभित्र कुनै कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम पेश हुन वा दाखिल हुन नआएको कारणले बढुवा समितिले आफ्नो काम कारबाही रोक्न बाध्य हुने छैन।

(८) ऐनको दफा ३५ को उपदफा (९) बमोजिम थप भएको म्याद समाप्त भएपछि दर्ता भएको कार्यसम्पादन मूल्याङ्कन फारामलाई मान्यता दिइने छैन।

(९) कुनै कर्मचारीले कुनै वर्षको कार्यसम्पादन मूल्याङ्कन फाराम नभरेमा त्यस आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन बापत निजलाई सो आर्थिक वर्षको लागि अङ्क दिइने छैन।

(१०) उपनियम (१), (३), (४), (५) र (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले समयभित्र

आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाराम दर्ता गरी सुपरिवेक्षक समक्ष पेश गरेको तर सम्बन्धित मूल्याङ्कनकर्ताबाट समयभित्र मूल्याङ्कन भएको रहेनछ भने सम्बन्धित विभागीय प्रमुखले उचित र मनासिब कारण खुलाई सहायक तहको कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको र अधिकृत तहको कर्मचारीको हकमा प्रमुख निकायको स्वीकृति लिई बहालवाला मूल्याङ्कनकर्ताबाट मूल्याङ्कन गराउन सक्नेछ।

तर, मन्त्रालय वा मन्त्रालयस्तरका निकायका सहायक तहका कर्मचारीको हकमा सम्बन्धित मन्त्रालय वा मन्त्रालयस्तरका निकायको सचिवले बहालवाला मूल्याङ्कनकर्ताबाट मूल्याङ्कन गराउन सक्नेछ।

(११) कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्नको लागि पुनरावलोकन समितिको बैठक राख्ने जिम्मेवारी सम्बन्धित निकायको प्रमुख र कर्मचारी प्रशासन हेर्ने प्रमुखको हुनेछ।

(१२) अधिकृत नवौँ तहसम्मका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने पुनरावलोकन समितिको बैठक बस्ने समयमा कुनै निकायको विभागीय प्रमुखको पद रिक्त हुन गई पुनरावलोकन समितिको बैठक तोकिएको समयावधिभित्र बस्न नसक्ने अवस्था आएमा त्यस्ता निकायमा पुनरावलोकनकर्ताको रूपमा र पुनरावलोकन समितिको अध्यक्षको रूपमा काम गर्न प्रमुख सचिवले सम्भव भएसम्म सोही निकायमा कार्यरत

अधिकृत एघारौं तह वा सो सरहको कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ अधिकृतलाई तोकी समयमै कार्यसम्पादन मूल्याङ्कन गर्न लगाउनु पर्नेछ।

६४. कार्यसम्पादन मूल्याङ्कन गर्ने आधारहरू: (१) कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने क्रममा सुपरिवेक्षकले देहायको आधारमा मूल्याङ्कन गर्नु पर्नेछ:-

(क) विदा स्वीकृत नगराई वा विदाको आवेदन नदिई लगातार तीस दिनभन्दा बढी अनुपस्थित भएको कर्मचारीलाई चारमध्ये उपयुक्त एउटा पक्षमा (लागत, समय, परिमाण र गुण) अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(ख) नसिहत पाएको वा ग्रेड रोक्का वा बहुवा रोक्काको सजाय पाएको कर्मचारीलाई सो सजाय पाएको वर्षमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(ग) कुनै कर्मचारीले आफूले लिएको पेशकी रकम काबु बाहिरको परिस्थिति परेको भनी प्रदेश लेखा नियन्त्रक कार्यालय वा अन्तर्गतका इकाईबाट प्रमाणित गराएको अवस्थामा बाहेक अरु अवस्थामा

आर्थिक प्रशासन तथा पेशकी फछ्यौट सम्बन्धी प्रचलित कानूनको अधीनमा रही छ महिनाभित्र फछ्यौट नगराएको भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(घ) कार्यालय प्रमुख वा विभागीय प्रमुख वा आयोजना प्रमुखको पदमा रहेको कर्मचारीले वर्षभरी पचास प्रतिशत लक्ष्य पूरा गर्न वा नतिजा प्राप्त गर्न नसकेको भएमा कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(ङ) कार्यालय प्रमुख बाहेकका पदमा कार्यरत कर्मचारीले गर्नु पर्ने कामको लक्ष्य प्रत्येक वर्षको पहिलो त्रैमासिक/चौमासिक अवधिभित्र कर्मचारीको सामूहिक बैठकबाट निर्धारण गरिनेछ। त्यसरी निर्धारण गरिएको लक्ष्यको पचास प्रतिशत पूरा गर्न नसक्ने कर्मचारीको मूल्याङ्कनमा खण्ड (घ) बमोजिम कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(च) खण्ड (घ) र (ङ) मा तोकिएको लक्ष्य सम्बन्धित कर्मचारीको कारणले नभई अन्य कारणले पूरा हुन नसकेकोमा अङ्क घटाइने छैन।

(छ) कुनै कर्मचारीले अनुशासनहीन काम गरेको प्रमाणित भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(ज) नियम ६२ मा तोकिएको म्यादभित्र वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम नभर्ने कर्मचारीलाई कामको समग्र गुण र परिमाण सम्बन्धी दुई आधारमध्ये एउटामा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने।

(२) यस नियम बमोजिमको आधारमा अङ्क घटाउँदा एउटै कर्मचारीको एकभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने भएमा एक वर्षमा चारवटामध्ये दुईभन्दा बढी आधारमा अङ्क घटाउनु हुदैन।

(३) उपनियम (१) बमोजिमका कारण विद्यमान हुँदाहुँदै सो बमोजिमको अङ्क नघटाएको देखिएमा त्यस्तो मूल्याङ्कनकर्ताको कार्यसम्पादन मूल्याङ्कनमा एक अङ्क घटाइनेछ।

(४) उपनियम (१) बमोजिम अङ्क घटाउनु पर्ने भएमा पनि सोको स्पष्ट कारण सहितको कागजात संलग्न गर्नु पर्नेछ।

६५. उजुरी सम्बन्धी व्यवस्था: (१) कार्यसम्पादन मूल्याङ्कन गर्ने क्रममा सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कन उपर चित्त नबुझ्ने कर्मचारीले ऐनको दफा ३५ को उपदफा (१५) बमोजिम उजुर गर्दा सम्बन्धित पुनरावलोकनकर्ताभन्दा एक तहमाथिको अधिकारी समक्ष उजुरी दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम उजुरी परेमा उजुरी सुन्ने अधिकारीले आवश्यक छानबिन गरी पन्ध्र दिनभित्र निर्णय गरी सक्नु पर्नेछ र त्यसको जानकारी निवेदक तथा पुनरावलोकन समितिलाई दिनु पर्नेछ।

(३) उजुरी सुन्ने अधिकारीले उपनियम (२) बमोजिम निर्णय गर्दा सुपरिवेक्षक वा पुनरावलोकनकर्ताले दिएको अङ्कलाई नै कायम राख्न वा सो अङ्क संशोधन गरी फरक अङ्क प्रदान गर्न सक्नेछ।

६६. भौगोलिक क्षेत्रको विवरण: (१) कर्मचारीले विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कन बापत अङ्क दिने प्रयोजनका लागि भौगोलिक क्षेत्रको विभाजन अनुसूची-२३ मा उल्लेख भए बमोजिम हुनेछ।

(२) ऐन जारी हुनुपूर्वको अवधिको भौगोलिक अंक गणना गर्दा संघीय कानून बमोजिम गणना गरिनेछ र त्यस्तो गणनामा ऐनले निर्धारण गरेको अधिकतम अंक

भन्दा वढी अंक आएमा ऐनले निर्धारण गरेको अधिकतम अंक मात्र भौगोलिक क्षेत्र वापतको अंक कायम हुनेछ ।

६७. पुनर्बहाली भएमा पाउने भौगोलिक क्षेत्रको अङ्क: कुनै कर्मचारी प्रदेश निजामती सेवाबाट अवकाश प्राप्त गरी पुनर्बहाली भई कामकाज गरेमा निजलाई अवकाश पाएको वर्षको भौगोलिक क्षेत्रमा काम गरे बापत अङ्क दिँदा जुन वर्गको भौगोलिक क्षेत्रबाट अवकाश पाई बसेको हो सोही वर्गको भौगोलिक क्षेत्रको अङ्क दिइनेछ ।

तर, बाँकी अवधिको लागि “ग” वर्गको भौगोलिक क्षेत्रको अङ्क दिइनेछ ।

६८. शैक्षिक योग्यता र तालिमको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने: प्रदेश निजामती सेवामा प्रवेश गरेपछि कुनै कर्मचारीले नेपाल सरकार वा प्रदेश सरकारबाट मनोनयन भई विदेशी विश्वविद्यालय वा मान्यताप्राप्त शिक्षण संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र बाहेक अन्य प्रकारबाट हासिल गरेको विदेशी विश्वविद्यालयको शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेको मितिले तीन महिनाभित्र पेश गर्नु पर्नेछ र त्यस्तो प्रमाणपत्र पेश गर्दा देहायका कागजात पेश गर्नु पर्नेछ:-

- (क) लब्धाङ्क पत्र,
- (ख) चारित्रिक प्रमाणपत्र,
- (ग) अवधि खुल्ने गरी विदा लिएको प्रमाण,
- (घ) स्थानान्तरण प्रमाणपत्र,
- (ङ) समकक्षता निर्धारण गरेको प्रमाणपत्र,

६९. अन्तर तह प्रतियोगितात्मक परीक्षा र बढुवाको लागि विज्ञापन: नियम २७ बमोजिम निर्धारित प्रतिशत अनुरूप अन्तर तह प्रतियोगितात्मक परीक्षा र बढुवाद्वारा हुने पदपूर्तिका लागि आयोगले सम्बन्धित उम्मेदवारको जानकारीका लागि विज्ञापन प्रकाशन गर्नु पर्नेछ। सो विज्ञापनमा पदको सङ्ख्या तथा विवरण, आवश्यक शैक्षिक योग्यता एवं सेवा अवधि, निवेदनको अन्तिम मिति तथा दरखास्त बुझाउने स्थान समेत खुलाइएको हुनु पर्नेछ।

७०. अन्तर तह प्रतियोगिता र बढुवाद्वारा हुने पदपूर्तिमा उम्मेदवारीको व्यवस्था: (१) नियम ६९ बमोजिम प्रकाशित विज्ञापन अनुसार ऐनको दफा ३१ बमोजिमको सेवा अवधि र शैक्षिक योग्यता पुगेका देहाय बमोजिमका कर्मचारी उम्मेदवार हुन सक्नेछन्-

(क) अधिकृत नवौं तहको पदको लागि सम्बन्धित सेवाको कम्तीमा अधिकृत सातौं तहको पदमा कार्यरत कर्मचारी।

(ख) अधिकृत सातौं तहको पदको लागि सम्बन्धित सेवाको कम्तीमा सहायक पाँचौं तहको पदमा कार्यरत कर्मचारी।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १० को उपदफा (९) बमोजिम सहायक चौथो तहको पदको लागि पदपूर्ती हुने पदमा संघीय निजामति सेवाबाट समायोजन ऐन बमोजिम

प्रदेशमा समायोजन भएका सहायक चौथो तहको पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता र न्यूनतम सेवा अवधि पुरा गरेका चौथो तहभन्दा मुनिको पदमा कार्यरत कर्मचारीहरू उम्मेदवार हुन सक्नेछन् ।

७१. बढुवा सम्बन्धी विशेष व्यवस्था: (१) ऐनको दफा ४४ बमोजिम कुनै कर्मचारीलाई बढुवा गर्दा देहाय बमोजिमको अधिकारीले बढुवा निर्णय गर्नेछ:-

(क) अधिकृत एघारौं तहको पदमा प्रदेश सरकार, मन्त्रिपरिषदले

(ख) अधिकृत दशौं र नवौं तहको पदमा प्रमुख सचिवले

(ग) अधिकृत आठौं, सातौं र छैटौं वा सो सरहको पदमा सेवा समूह संचालन गर्ने मन्त्रालयको सचिवले

(घ) सहायक तह वा सो सरहको पदमा विभागीय प्रमुख वा अधिकृतस्तरको कार्यालय प्रमुखले

(२) उपनियम (१) बमोजिम बढुवा गर्दा सम्बन्धित कार्यालयमा रहेको अभिलेख र प्रदेश किताबखानाबाट उक्त कर्मचारीको सेवाको अविच्छिन्नता र उमेर बुझी बढुवा गरी मन्त्रालय र प्रदेश किताबखानालाई सोको जानकारी दिनु पर्नेछ ।

(३) ऐनको दफा ४४ बमोजिम एक तहमाथिको पदमा बढुवा पाउने कर्मचारीलाई निजले तल्लो पदबाट

अवकाश लिँदा पाउने सुविधाभन्दा कम नहुने गरी सुविधा प्रदान गरिनेछ।

७२. बढुवा मिलान गर्ने: (१) कुनै बढुवा सम्बन्धमा अदालतमा मुद्दा परी बढुवा बदर भई पहिले बढुवा भएको कर्मचारीको बढुवा कायम नहुने भएमा र पहिलेको बढुवा र बढुवा बदर हुने गरी अदालतबाट फैसला भएको मितिका बीचमा अर्को विज्ञापन भएको रहेछ र त्यसरी बढुवा बदर भएको कर्मचारी उक्त विज्ञापनमा बढुवा हुने अवस्था रहेछ भने त्यसरी बढुवा बदर हुँदा विस्थापित हुने कर्मचारीलाई रिक्त पद भएमा रिक्त पदमा र पद रिक्त नभए पछि रिक्त हुने सम्बन्धित सेवा, समूहको पदमा मिलान हुने गरी बढुवा नियुक्ति दिइनेछ।

(२) उपनियम (१) बमोजिम बढुवा गर्दा बढुवा समितिले बढुवा बदर भएको कर्मचारीको विज्ञापन भएको र बढुवा बदर भएको अवधि बीचमा भएका विज्ञापनमा त्यस्तो कर्मचारीको बढुवाका आधारको पुनः मूल्याङ्कन गरी बढुवा नामावली प्रकाशन भई नसकेको अवस्थामा योग्यताक्रम अनुसार र बढुवा नामावली प्रकाशन भई सकेको भएमा उक्त विज्ञापनको बढुवा सिफारिसमा न्यूनतम अङ्क प्राप्त गर्ने भन्दा बढी अङ्क प्राप्त गर्ने अवस्था रहेछ भने बढुवाको लागि सिफारिस गर्नु पर्नेछ।

(३) उपनियम (१) र (२) बमोजिम बढुवा सिफारिस भएको कर्मचारीको ज्येष्ठता निज जुन

विज्ञापनबाट बढुवा कायम हुने हो सोही विज्ञापनमा सिफारिस भएका अन्य कर्मचारी सरह कायम हुनेछ।

७३. चौथो तहमा बढुवाको लागि सेवा अवधि: ऐनको दफा १० को उपदफा (९) बमोजिम सहायक चौथो तहमा कार्यक्षमताको मूल्याङ्कनद्वारा पदपूर्ती गर्दा तेस्रो तहमा समायोजन भएका कर्मचारीको हकमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन न्युनतम सेवा अवधि तीन वर्षको हुनेछ।

७४. उमेरको हद नलाग्ने: बढुवाको लागि उम्मेदवार हुन कर्मचारीलाई उमेरको हद लाग्ने छैन।

७५. नेतृत्व मूल्याङ्कन र नेतृत्वपरीक्षण सम्बन्धी व्यवस्था:

(१) ऐनको दफा १३० बमोजिम प्रदेश सचिवको जिम्मेवारी लिनु अघि एघारौं तह वा सो सरहका कर्मचारीको नेतृत्व परीक्षण गर्न देहाय बमोजिमको नेतृत्व परीक्षण समिति गठन गरिनेछ:-

- | | |
|--|----------|
| क) प्रमुख सचिव | - संयोजक |
| ख) प्रमुख निकायको सचिव | - सदस्य |
| ग) प्रदेश सरकारले तोकेको प्रशासन तथा व्यवस्थापन विशेषज्ञ | - सदस्य |

(२) उपनियम (१) बमोजिमको समितिले अधिकृत एघारौं तहका कर्मचारीको नेतृत्व क्षमताको परीक्षण गरी प्रदेश सरकार समक्ष प्रतिवेदन पेश गर्नेछ र यस समितिलाई आवश्यक पर्ने सूचना सम्बन्धित निकायले उपलब्ध गराउनु पर्नेछ।

(३) नेतृत्व परीक्षण समितिले उपनियम (१) बमोजिम नेतृत्व परीक्षण गर्दा कर्मचारीले नेतृत्व गरेको संस्थाको वार्षिक कार्यक्रमको प्रगति, नीति विश्लेषण क्षमता, कार्यसम्पादन गर्दा नेतृत्व लिन सक्ने क्षमता, निर्णय गर्ने क्षमता, सेवाग्राही वर्गको सन्तुष्टी, बेरूजु फछ्यौटको प्रगति, संवैधानिक अङ्गको वार्षिक प्रतिवेदनमा देखिएको बेरूजु, पेशागत संवेदनशीलता, अन्तरवैयक्तिक सम्बन्ध तथा कार्यरत निकायमा गरेको रचनात्मक वा सिर्जनात्मक सुधार समेतलाई आधार लिनु पर्नेछ ।

(४) प्रदेश सरकारले ऐनको दफा १६ बमोजिम पदस्थापन गर्दा, दफा २५ बमोजिम सरुवा गर्दा र दफा २९ बमोजिम बढुवा गर्दा उक्त प्रतिवेदनलाई आधार मान्न सक्नेछ ।

(५) उपनियम (२) बमोजिम पेश भएको प्रतिवेदनको आधारमा सम्बन्धित कर्मचारीलाई समितिले पृष्ठपोषण दिनु पर्नेछ ।

(६) नेतृत्व परीक्षणको अन्य आधार तथा कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

(७) ऐनको दफा ३८ को उपदफा (९) बमोजिम प्रमुख सचिवको पदमा बढुवा गर्ने प्रयोजनको निमित्त बाह्रौं तहका कर्मचारीको नेतृत्व मूल्याङ्कन देहायका आधारमा गरिनेछः

(क) कर्मचारीले बाह्रौं तहको पदमा रही कार्यसम्पादन गर्दा वा नेतृत्व दिँदाको

अवस्थामा कार्यरत निकायको कार्य परिणाम
र गुणस्तर ।

(ख) त्यस्ता कर्मचारीले देखाएको सिर्जनशिलता
र अग्रसरता ।

(ग) त्यस्ता कर्मचारीको कामप्रतिको प्रतिबद्धता
र अनुशासन ।

(८) उपनियम (१) बमोजिमको समितिको
सचिवालय प्रमुख निकायमा रहनेछ ।

(९) नेतृत्व परीक्षण फाराम अनुसूची-२४ बमोजिम
हुनेछ ।

७६. प्रदेश सचिव सम्बन्धी विशेष व्यवस्था: ऐनको दफा
११३ को उपदफा (१) र (२) बमोजिम प्रदेश सचिवको
पदपूर्ती नभएमा कम्तिमा दुई वर्ष सेवा अवधि पुगेको
देहायको एघारौं तहको कर्मचारीलाई प्रदेश सरकारले
प्रदेश सचिवमा कामकाजको लागि खटाउन सक्नेछ:

(क) अधिकृत एघारौं तहका कर्मचारी मध्ये
बहुवाको लागि सम्भाव्य उम्मेदवारबाट जेष्ठता,
कार्यकुशलता सहितको कार्यसम्पादन
मूल्याङ्कनमा उच्च अंक प्राप्त गरेको ।

(ख) सेवा सम्बन्धी बिषयमा कम्तिमा एक महिनाको
तालिम प्राप्त गरेको ।

(ग) नियम ७५ बमोजिम नेतृत्व परीक्षणमा
उत्कृष्ट रहेको ।

७७. सेवा, समूह वा उपसमूह परिवर्तन गर्दा अपनाउनु पर्ने आधार: प्रदेश सरकारले ऐनको दफा ४५ बमोजिम कुनै कर्मचारीको सेवा, समूह वा उपसमूह परिवर्तन गर्दा देहायका आधारहरू अपनाउनु पर्नेछः-

(क) कर्मचारीको परिवर्तन गर्न खोजिएको सेवा, समूह वा उपसमूहको लागि सो सेवा, समूह वा उपसमूहसँग सम्बन्धित योग्यता पुगेको र त्यस्तो कर्मचारीको दक्षता र अनुभव परिवर्तन गर्न खोजिएको सेवा, समूह वा उपसमूहलाई अत्यावश्यक भएको,

(ख) परिवर्तन गर्न खोजिएको सेवा, समूह वा उपसमूहमा कर्मचारीहरू अपर्याप्त भएको।

परिच्छेद-१०

तलब भत्ता

७८. तलबमानः (१) नयाँ नियुक्ति पाउने कर्मचारीले निर्धारित तलबमान अनुसारको शुरू तलब पाउनेछ।

(२) माथिल्लो तलबमानको कुनै पदमा बढुवा पाउने कर्मचारीले उक्त पदका लागि तोकिएको शुरू तलब पाउनेछ।

तर, निजले हाल पाइरहेको तलब उक्त माथिल्लो तलबमानको न्यूनतम तलब बराबर वा सोभन्दा अधिक भएमा उक्त माथिल्लो तलबमानमा निजको तलब तोक्दा देहाय बमोजिम गरी तोकिनेछः-

(क) निजले हाल पाइरहेको तलब माथिल्लो तलबमानको शुरू तलब बराबर मात्र भएमा सो तलबमा एक तलब वृद्धि (ग्रेड) थप गरी तोकिनेछ।

(ख) साबिक पदमा पाइरहेको तलब बढुवा भएको पदको शुरू तलबभन्दा बढी भएको अवस्थामा माथिल्लो पदको तलब तोक्दा हाल खाइपाई आएको तलबमा नपुगसम्मको तलब वृद्धि थप गरी माथिल्लो पदको एक तलब वृद्धि (ग्रेड) समेत दिइनेछ।

(३) ऐनको दफा ५८ बमोजिम अवधि थप गरी निवृत्तिभरणको लागि जम्मा सेवा अवधि कायम गरेको

अवस्थामा निजको निवृत्तिभरण प्रयोजनको लागि सो थप गरेको अवधिको तलब वृद्धि रकम समेत समावेश गरिनेछ।

(४) ऐनको दफा ४७ को उपदफा (४) बमोजिम प्रदेशको कुनै कार्यालयमा कार्यरत निजामती कर्मचारीले तलब भुक्तान लिनको लागि प्रदेश लेखा नियन्त्रक कार्यालय वा अन्तर्गतका कार्यालयबाट तलबी प्रतिवेदन पारित गराउनु पर्नेछ।

७९. तलब भत्ता पाउने अन्य अवस्था: (१) एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा वा बढुवा भएको कर्मचारीले साबिक कार्यालय छोडी हालको कार्यालयमा बहाली गर्न यस नियमावली बमोजिम पाउने तयारी म्याद सात दिन र बाटोको म्यादको लागि सरुवा वा बढुवा भएको पद अनुसार हालको कार्यालयबाट तलब पाउनेछ।

(२) एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा, बढुवा वा नयाँ नियुक्ति भएको कुनै कर्मचारीलाई हालको कार्यालयमा बहाल हुन नपाउँदै प्रदेश सरकारले कुनै तालिम दिने वा अरु कुनै सरकारी काममा लगाउने निर्णय गरेमा सो अवधिको लागि सरुवा, बढुवा वा नयाँ नियुक्ति भएको पद अनुसारको तलब दिइनेछ।

(३) प्रदेश सरकारलाई प्राप्त छात्रवृत्तिमा प्रदेश सरकारबाट कुनै कर्मचारी मनोनयन भई विदेशमा अध्ययन तालिम वा अध्ययन भ्रमणमा गएको कारणबाट तत्काल बढुवा नियुक्ति लिन नसकेमा वा कुनै कर्मचारी

बहुवा भई बहुवा नियुक्ति लिनु अगावै मृत्यु भएमा बहुवा गर्ने निर्णय भएको मिति देखि नै बहुवा भएको पद अनुरूप तलब भत्ता लगायतका सुविधा पाउनेछ।

८०. स्थानीय भत्ता: (१) कुनै कर्मचारी स्थानीय भत्ता पाउने स्थानमा बसी काम गरेको भएमा मात्र त्यस्तो भत्ता पाउनेछ। कुनै कर्मचारीको पदस्थापना स्थानीय भत्ता पाउने स्थानमा भएको भए तापनि काजमा वा अन्य तवरले कुनै भत्ता नपाउने वा कम पाउने स्थानमा बसी काम गरेमा निजले सो अवधिभर स्थानीय भत्ता पाउने छैन तर त्यस्तो स्थानको निमित्त तोकिएको भत्तासम्म पाउनेछ।

(२) कुनै कर्मचारीले एक महिनामा सात दिनभन्दा बढी विदा वा काजमा बसेमा उक्त अवधिको उपनियम (१) बमोजिम पाउने स्थानीय भत्ता पाउने छैन।

८१. चाडपर्व खर्च सम्बन्धी व्यवस्था: (१) ऐनको दफा ५१ को उपदफा (१) बमोजिम कर्मचारीले खाइपाइ आएको एक महिनाको तलब बराबरको चाडपर्व खर्च प्रत्येक आर्थिक वर्ष निजले चाडपर्व खर्च लिन चाहेको मुख्य चाडपर्वको पन्ध्र दिन अगावै पाउनेछ।

(२) नियम ११४ को उपनियम (१) को अवस्था बाहेक असाधारण विदा लिएको तथा नियम ११८ बमोजिमको बेतलबी विदा लिएको कर्मचारीले सो विदा लिएको अवधिमा चाडपर्व खर्च पाउने छैन।

८२. सावधिक बीमा सम्बन्धी व्यवस्था: (१) ऐनको दफा ५३ बमोजिम निजामती कर्मचारीले संघीय निजामती सेवाका कर्मचारीलाई भए सरहको सावधिक जीवन बीमा र सो बापतको सुविधा प्राप्त गर्नको लागि प्रचलित कानून बमोजिम स्थापना भएको एक जीवन बीमा कोष रहनेछ।

(२) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएको कर्मचारीले समेत निजको कोषमा जम्मा भएको रकम र त्यसमा पाकेको ब्याज पाउनेछ।

(३) यस नियम बमोजिम बीमाङ्कन रकम प्रदान गर्दा सम्बन्धित कर्मचारीको नाममा जम्मा भएको रकमभन्दा बढी रकम प्रदान गर्नु पर्ने भएमा बढी हुने रकम प्रदेश सरकारले उपनियम (१) बमोजिमको कम्पनी वा संस्थामा जम्मा गरी दिनेछ।

(४) उपनियम (१) बमोजिम तोकिएको संस्थाले बीमा कोषमा जम्मा भएको प्रत्येक कर्मचारीको छुट्टाछुट्टै हिसाब देखिने गरी अभिलेख अद्यावधिक गरी प्रत्येक वर्षको विवरण सम्बन्धित कर्मचारीले माग गरेमा निजलाई उपलब्ध गराउनु पर्नेछ।

(५) ऐनको दफा १३९ ले दिएको अधिकार प्रयोग गरी सावधिक जीवन बीमा सञ्चालन र व्यवस्थापनको लागि प्रदेश सरकारले आवश्यक निर्देशिका जारी गरी लागू गर्न सक्नेछ।

परिच्छेद-११

उपचार खर्च

८३. उपचार खर्च: (१) कर्मचारीले सेवा अवधिभरमा अधिकृत तहको कर्मचारी भए बाह्र महिना बराबरको, सहायक पाँचौ तह वा सो सरहको श्रेणीविहीन कर्मचारी भए अठार महिना बराबरको र सहायक चौथो तह र अन्य तहविहीन कर्मचारी भए एक्काइस महिना बराबरको खाइपाई आएको तलब रकमसम्म उपचार खर्च बापत पाउनेछ।

(२) कुनै कर्मचारी वा निजको परिवारको सदस्य बिरामी भएमा उपनियम (१) बमोजिम पाउने रकममा नबढ्ने गरी देहाय बमोजिम भएको उपचार खर्च प्रदेश सरकारले दिनेछः-

- (क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको शुल्क तथा जाँच गरी लेखी दिएको प्रेस्क्रिप्सन अनुसार औषधी किनेको खर्च,
- (ख) स्वास्थ्य संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च,
- (ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको उपचारमा विभागीय प्रमुख बाहेक अन्य कर्मचारीको हकमा विभागीय प्रमुखले र विभागीय प्रमुखको हकमा सम्बन्धित मन्त्रालयको सचिवले सिफारिस गरेको खर्च,

- (घ) चिरफार (सर्जिकल अपरेसन) गर्दा लागेको बिल बमोजिमको खर्च,
(ङ) आफ्नो घर वा डेरा छाडी अर्को जिल्ला वा विदेशमा गई औषधी उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कदाँको बिरामीको र कुरुवा चाहिने भए एकजना कुरुवासम्मको यातायात खर्चको पुरै रकम र खाना खर्च बापत सम्बन्धित कर्मचारीले प्रचलित कानून बमोजिम पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशत रकम।

(३) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै कर्मचारीले पेशकीको रूपमा लिन चाहेमा सोको कारण मनासिब देखिए यस नियमको अधीनमा रही पछि हिसाब बुझाउने गरी पेशकी दिन सकिनेछ। त्यसरी पेशकी लिएको रकम पछि हिसाब गर्दा उपचार बापत पाउने रकम भन्दा बढी हुन आएमा बढी भए जति रकम सम्बन्धित कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ। त्यसरी कट्टी गर्नु पर्ने रकम भुक्तानी नहुँदै सम्बन्धित कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा कट्टी गर्न बाँकी रहेको रकम मिनाह हुनेछ।

(४) झुट्टा व्यहोरा पेश गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने कर्मचारी लगायत त्यस्तो झुट्टा व्यहोरा प्रमाणित गर्ने चिकित्सक कर्मचारी

उपर विभागीय कारबाही हुनेछ र अन्य चिकित्सक भएमा सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरिनेछ।

(५) कुनै कर्मचारी सेवाबाट अलग हुँदा यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्चमध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी रहेको भए त्यस्तो बाँकी रकम एकमुष्ट लिन पाउनेछ।

तर, निवृत्तिभरण पाउने गरी सेवाबाट अलग भएको कर्मचारीले उपचार खर्च बापत लिन बाँकी रकममा बीस वर्ष, पच्चीस वर्ष र सोभन्दा बढी सेवा अवधि भएको कर्मचारीले क्रमशः दश, पन्ध्र र बीस प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट लिन पाउनेछ।

(६) दश वर्ष सेवा अवधि नपुगेको कुनै कर्मचारीलाई औषधी उपचारको लागि खर्च दिँदा यस नियममा तोकिएको रकमलाई दश वर्ष सेवा गरे बापत पाउने रकम मानी दामासाहीले हुन आउने रकम मात्र दिइनेछ।

(७) यस नियम बमोजिम उपचार खर्च माग गर्ने कर्मचारीले कार्यालयमा हाजिर हुन नसक्ने गरी बिरामी भएको अवस्थामा बिरामी विदा बाँकी भएसम्म बिरामी विदा नै माग गर्नु पर्नेछ। बिरामी विदा बाँकी नभएमा मात्र अन्य विदा माग गर्न सक्नेछ।

(८) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक

कर्मचारीलाई एक वर्षमा निजले खाइपाइ आएको डेढ महिनाको तलब बराबरको रकमसम्म उपचार खर्च दिन सकिनेछ।

(९) यस नियम बमोजिम कर्मचारीले पाएको उपचार खर्चको अभिलेख खर्च लेख्ने कार्यालयले राखी त्यस्तो विवरण सम्बन्धित मन्त्रालय र प्रदेश किताबखानामा अभिलेख राख्न पठाउनु पर्नेछ।

(१०) कर्मचारीलाई लागेको रोग स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसक्ने भई निजको ज्यानलाई नै जोखिम हुने अवस्था परेमा सम्बन्धित मन्त्रालयको सचिवको स्वीकृति लिई त्यस्तो कर्मचारीको उपचारको लागि त्यस ठाउँबाट सबैभन्दा नजिकको नेपालभिन्नको अरु कुनै सुविधायुक्त स्वास्थ्य संस्थामा छिटो साधनद्वारा लैजाँदा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्नेछ।

८४. थप आर्थिक सहायता: (१) सेवामा बहाल रहेको कुनै कर्मचारी वा निजको पति वा पत्नीलाई स्वदेश वा विदेशमा उपचार गर्न नेपाल सरकार वा प्रदेश सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेको आधारमा नियम ८३ को उपनियम (१) बमोजिम पाउने उपचार खर्चको अतिरिक्त देहायको समितिको सिफारिसमा प्रदेश सरकारले उचित ठहर्‍याएको थप आर्थिक सहायता रकम दिइनेछ:-

(क) प्रमुख निकायको सचिव

- अध्यक्ष

- (ख) थप आर्थिक सहायता पाउने - सदस्य कर्मचारीले काम गर्ने निकायको सचिव वा निजले तोकेको प्रतिनिधि
- (ग) आर्थिक मामिला हेर्ने मन्त्रालयको - सदस्य सचिव वा निजले तोकेको प्रतिनिधि
- (घ) स्वास्थ्य सम्बन्धी विषय हेर्ने - सदस्य मन्त्रालयबाट तोकिएको वरिष्ठ चिकित्सक
- (ङ) आधिकारिक ट्रेड युनियनको - सदस्य अध्यक्ष

(२) उपनियम (१) बमोजिमको समितिले थप आर्थिक सहायताको लागि रकम सिफारिस गर्दा कडा रोगको हकमा उपचार गर्दा लागेको रकमको बिल बमोजिम बढीमा पाँच लाख रुपैयाँसम्म सिफारिस गर्न सक्नेछ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “कडा रोग” भन्नाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर, लुपस, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेमोफोलिया, अप्लास्टिक एनिमिया तथा सिकलसेल एनिमिया रोगलाई जनाउँछ।

परिच्छेद-१२

निवृत्तिभरण, वृत्ति र अन्य सुविधा

८५. अशक्त वृत्ति: (१) कुनै कर्मचारी सरकारी कामको सिलसिलामा दुर्घटनामा परी अङ्गभङ्ग भएको वा चोटपटक लागेको कारणले शारीरिक वा मानसिक रूपमा सरकारी सेवाको लागि अशक्त भएमा त्यस्तो कर्मचारीले निजको जीविकाको लागि बाँचुञ्जेलसम्म अशक्त वृत्तिको रूपमा उपनियम (२) मा लेखिए बमोजिमको निवृत्तिभरण सहित उपनियम (५) बमोजिमको अशक्त भत्ता पाउनेछ।

(२) उपनियम (१) बमोजिम अशक्त भएको कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने अवस्थामा पुगेको भए निजले तत्काल खाइपाइ आएको (कायम मुकायम भई काम गरेको वा नियम ४७ बमोजिम निमित्त भई काम गरेको भए सोको समेत) तलबले ऐनको दफा ६१ बमोजिम हिसाब गरी हुन आउने रकम बराबर अशक्त निवृत्तिभरण पाउनेछ। त्यस्तो अशक्त भएको कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने अवस्थामा पुगेको नभए ऐन बमोजिम निवृत्तिभरण पाउने वर्ष पुन्याउन नपुग प्रत्येक पूरा वा चानचुन वर्षको लागि दामासाहीबाट रकम कट्टी गरी बाँकी हुन आउने रकम निवृत्तिभरण बापत पाउनेछ। यसरी कट्टी गर्दा एक तिहाइभन्दा बढी रकम कट्टी गरिने छैन।

(३) उपनियम (१) बमोजिम अशक्त भएको कर्मचारीलाई चोटपटकको अवस्था हेरी आर्थिक सहायता

बापत बढीमा दश हजार रुपैयाँसम्मको रकम दिन सकिनेछ।

(४) उपनियम (१) बमोजिम चोटपटक लाग्न गई उपचार गराउँदा लाग्ने उपचार खर्चको शत प्रतिशत रकम सम्बन्धित कर्मचारीले पाउनेछ। यस्तो उपचार खर्च पाएको कारणले त्यस्तो कर्मचारीले पछि बिरामी हुँदा नियम ८३ को उपनियम (१) बमोजिम पाउन सक्ने उपचार खर्च पाउनमा कुनै बाधा पुऱ्याएको मानिने छैन।

(५) कर्मचारीले अशक्तता बापत उपनियम (२) बमोजिम पाउने अशक्त निवृत्तिभरणको अतिरिक्त थप पाउने मासिक अशक्त भत्ताको रकम निजले खाइपाइ आएको तलबको बीस प्रतिशत बराबर हुनेछ।

स्पष्टीकरण: अशक्त वृत्ति पाएका वा पाउने ठहरिएका कर्मचारीले पछि कुनै सेवामा पुनः प्रवेश पाएमा निजले यो नियममा लेखिएको अशक्त वृत्ति पाउने छैन। तर, खाइपाइ सकेको अशक्त वृत्ति वा अतिरिक्त आर्थिक सहायता रकम भने फिर्ता गर्नु पर्ने छैन।

(६) अशक्त वृत्ति पाउने ठहरिएको वा पाइरहेको कुनै कर्मचारीको मृत्यु सो अशक्त वृत्ति पाउन शुरू भएको मितिले सात वर्षभित्रमा भएमा सो सात वर्ष पूरा हुन बाँकी अवधि बापत पाउने अशक्त वृत्ति अनुदानको रूपमा एकमुष्ट रकम नियम ९० को उपनियम (२) बमोजिमको परिवारको सदस्यलाई दिइनेछ।

(७) कुनै कर्मचारीले जानाजान आफ्नै गम्भीर लापरबाहीले गर्दा अङ्गभङ्ग भएको वा चोटपटक लागेको कारणले अशक्त भएकोमा भने यस नियम बमोजिमको सुविधा पाउने छैन।

८६. अङ्गभङ्ग भए वा चोटपटक लागे बापत पाउने सुविधा: (१)

कुनै कर्मचारी सरकारी कामको सिलसिलामा चोटपटक लाग्न गई सेवाबाट अवकाश लिनु पर्ने नभए तापनि सो चोटपटकको कारणबाट निजको क्षमता वृद्धिलाई बाधा पर्ने भएमा त्यस्तो कर्मचारीलाई लागेको चोटपटकको अवस्थाको विचार गरी निजले खाइपाइ आएको आधा महिनाको तलब बराबरको एकमुष्ट रकम आर्थिक सहायता स्वरूप दिन सकिनेछ।

(२) उपनियम (१) बमोजिमको चोटपटकको उपचार गराउन आवश्यक पर्ने अवधिभरको लागि कर्मचारीले निजको कुनै पनि सञ्चित विदाबाट कट्टा नहुने गरी पूरा तलब सहितको थप बिरामी विदा पाउनेछ।

(३) उपनियम (२) बमोजिम उपचार गराउँदा लागेको उपचार खर्चको शत प्रतिशत रकम त्यस्तो कर्मचारीले पाउनेछ। यस्तो उपचार खर्च पाएको कारणले त्यस्तो कर्मचारीले पछि बिरामी हुँदा नियम ८३ को उपनियम (१) बमोजिम पाउन सक्ने उपचार खर्च पाउनमा कुनै बाधा पुऱ्याएको मानिने छैन।

(४) उपनियम (३) तथा नियम ८५ को उपनियम (४) बमोजिम उपचार गर्दा आँखा, हात वा खुट्टाको

प्रत्यारोपण गर्नु पर्ने भएमा यसरी अङ्ग प्रत्यारोपण गर्दा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्नेछ।

(५) कुनै कर्मचारीले जानाजान आफ्नै गम्भीर लापरबाहीले चोटपटक लगाएको कारणले अङ्गभङ्ग भएकोमा यस नियम बमोजिमको सुविधा पाउने छैन।

(६) उपनियम (२) बमोजिम उपचार गराउँदा गराउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यसरी उपचार गराउँदा लागेको उपचार खर्चको रकम नियम ९० को उपनियम (२) बमोजिमको परिवारको सदस्यलाई दिइनेछ।

(७) यस नियम बमोजिमको उपचार खर्च पाउन उपचार गरेको वा अस्पतालबाट डिस्चार्ज भएको मितिले दुई महिनाभित्र रकम दाबी गरी सक्नु पर्नेछ।

८७. असाधारण पारिवारिक वृत्ति तथा उपदान: (१) कुनै कर्मचारी सरकारी कामको सिलसिलामा दुर्घटनामा परी तत्काल मृत्यु भएमा वा त्यसको कारणबाट निको नहुँदै पछि मृत्यु भएमा निजको पत्नी वा पतिलाई छुट्टै आजीवन मासिक पारिवारिक वृत्तिको रूपमा ऐनको दफा ६३ को उपदफा (१) अनुसारको न्यूनतम निवृत्तिभरणको पचास प्रतिशतले हुन आउने रकम र थप उपदानको रूपमा मृतक कर्मचारीले खाइपाइ आएको तलबको तीन महिनाको रकम एकमुष्ट दिइनेछ।

(२) मृतक कर्मचारीको पति वा पत्नीलाई देहायको अवस्थामा मात्र मान्यता दिइनेछ:-

- (क) उपर्युक्त कारणबाट मृत्यु हुने घटना घट्नु अघि त्यस्तो कर्मचारीसँग वैवाहिक सम्बन्ध भई सकेको हुनु पर्नेछ।
- (ख) कर्मचारीको मृत्यु भएको समयमा निजसँग सगोलमा बसेको हुनु पर्नेछ।

(३) मृतक कर्मचारीको पत्नी नभएमा वा पतिको मृत्युअघि निजबाट छुटिसकेको भएमा वा त्यस्तो मृतक कर्मचारीको पत्नीको पुनर्विवाह हुनुभन्दा पहिले जन्मेको निज मृतक कर्मचारीको सन्तति वा धर्मपुत्र, धर्मपुत्रीलाई उपनियम (१) मा तोकिएको पटके उपदान दामासाहीले एकमुष्ट दिन सकिनेछ।

तर, अठार वर्षभन्दा कम उमेरका सन्तति वा धर्मपुत्र, धर्मपुत्री रहेछन् भने निजहरूको गुजाराको लागि प्रदेश सरकारले निजहरूलाई अठार वर्ष नपुगुञ्जेलसम्मको लागि दामासाहीले मृतक कर्मचारीको पत्नीले पाउने पारिवारिक वृत्तिको अङ्कको दुई तिहाइमा नबढ्ने गरी मनासिब ठहराएको दरले थप पारिवारिक वृत्ति पनि दिन सक्नेछ।

(४) मृतक कर्मचारीको पत्नी वा पति, सन्तति वा धर्मपुत्र, धर्मपुत्री रहेनछन् र निज कर्मचारीको आश्रित आमाबाबु दुवै वा तीमध्ये कुनै एक रहेछन् भने निजहरूको गुजाराको लागि मृतक कर्मचारीको पत्नी वा पतिले पाउने पारिवारिक वृत्तिको अङ्कको दुई तिहाइमा

नबढ्ने गरी आजीवन पारिवारिक वृत्ति प्रदान गर्न सकिनेछ।

(५) मृतक कर्मचारीको पत्नी वा पति, सन्तति वा धर्मपुत्र, धर्मपुत्री वा आमाबाबु कुनै रहेनछन् र त्यस्तो कर्मचारीको आश्रित दाजुभाइ वा अविवाहित दिदीबहिनीहरू वा तीमध्ये कुनै रहेछन् भने निजहरूको गुजाराको लागि प्रदेश सरकारले मनासिब देखेको अवधिसम्मको लागि दामासाहीले मृतक कर्मचारीको पत्नी वा पतिले पाउने पारिवारिक वृत्तिको अङ्कको दुई तिहाइमा नबढ्ने गरी मनासिब ठहराएको दरले पारिवारिक वृत्ति प्रदान गर्न सक्नेछ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “आमाबाबु” भन्नाले विवाहित महिला कर्मचारीको हकमा निजको सासूसुरा समेतलाई जनाउनेछ।

८८. **शैक्षिक तथा सन्तति वृत्ति:** (१) कुनै कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु भएमा वा सोही कारणले गर्दा आजीवन काम गर्न नसक्ने भएमा त्यस्तो मृतक वा अशक्त कर्मचारीको दुई सन्ततिलाई अठार वर्ष उमेर नपुग्नुभएमा वार्षिक पाँच हजारका दरले शैक्षिक वृत्ति दिइनेछ।

(२) सरकारी कामको सिलसिलामा मृत्यु भएको कर्मचारीको सन्ततिलाई अठार वर्ष उमेर पूरा नभएसम्म उपनियम (१) बमोजिमको शैक्षिक वृत्तिका अतिरिक्त मृतक कर्मचारी बहाल रहेको पदको शुरू तलब स्केलको

देहायको प्रतिशतको दरले मासिक सन्तति वृत्ति समेत दिइनेछः-

क्र.सं.	कर्मचारीको तह	शुरु तलब स्केलको प्रतिशत
क	अधिकृत एघारौ तह वा सो भन्दा माथि	८
ख	अधिकृत छैठौदेखि दशौसम्म	१०
ग	सहायक तह	१५

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “सन्तति” भन्नाले सम्बन्धित कर्मचारीको छोरा, छोरी, धर्मपुत्र वा धर्मपुत्री सम्झनु पर्छ।

८९. **समितिको व्यवस्था:** (१) कुनै कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु भएमा वा चोटपटक लागि उपचार गर्नु परेमा वा आजीवन अशक्त भएमा आफैले वा निजको परिवार वा सन्ततिले पाउने वृत्ति वा उपचार खर्च वा उपदानको सम्बन्धमा सिफारिस गर्न देहायका सदस्यहरू सम्मिलित समिति रहनेछः-

- क) मन्त्रालयको कम्तिमा अधिकृत नवौ तह वा सो सरहको प्रतिनिधि - संयोजक
- ख) आर्थिक मामिला हेर्ने मन्त्रालयको अधिकृत प्रतिनिधि - सदस्य
- ग) सम्बन्धित कर्मचारी कार्यरत मन्त्रालय, सचिवालय, आयोग वा कार्यालयको अधिकृत प्रतिनिधि -सदस्य सचिव

(२) उपनियम (१) बमोजिम गठित समितिलाई कुनै कर्मचारीको मृत्यु सरकारी कामको सिलसिलामा भएको हो वा होइन भन्ने र अशक्तताको सम्बन्धमा र सरकारी कामको सिलसिलामा चोटपटक लागेको हो वा होइन भन्ने सम्बन्धमा समेत सिफारिस गर्ने अधिकार हुनेछ।

(३) उपनियम (१) र (२) बमोजिमको सिफारिस देहायका कागजातहरूको आधारमा गर्नु पर्नेछः-

(क) सरकारी कामको लागि खटाएको प्रमाण वा भ्रमण आदेश,

(ख) सर्जमिन मुचुल्का वा प्रहरी प्रतिवेदन,

(ग) उपचार गराएको अस्पतालको कागजात वा बिल,

(घ) उपचार गर्नु पर्ने कर्मचारी कार्यरत निकायको सिफारिस।

(४) नियम ८६ को उपनियम (२) बमोजिम थप बिरामी विदा स्वीकृत गर्दा समेत उपनियम (१) बमोजिमको समितिको सिफारिसलाई आधार मानिनेछ।

(५) समितिले सरकारी कामकाजको सिलसिलामा दुर्घटनामा परेको हो वा होइन भन्ने विषयमा यकिन गर्दा उपनियम (३) बमोजिमका कागजात बेगर सरकारी कामकाजको सिलसिलामा दुर्घटनामा परेको भनी सिफारिस गरेमा त्यस्तो सिफारिसको आधारमा सम्बन्धित कर्मचारी वा निजको परिवारले प्राप्त गरेको सुविधा

बापतको रकम समितिमा रहेका सबै सदस्यहरूबाट दामासाहीले असुल उपर गरी निजहरू उपर प्रचलित कानून बमोजिम विभागीय कारबाही समेत हुन सक्नेछ।

(६) उपनियम (५) बमोजिम सिफारिस गलत भएको प्रमाणित भएमा त्यसपछि त्यस्तो सिफारिस बमोजिम सम्बन्धित कर्मचारी वा निजको परिवारले पाइरहेको सुविधा दिइने छैन।

स्पष्टीकरण: यस नियमको प्रयोजनका लागि “सरकारी कामको सिलसिला” भन्नाले अन्यथा प्रमाणित भएमा बाहेक देहायको अवस्थालाई जनाउनेछ:-

(क) कुनै पनि बेला कार्यालय जाँदा र कार्यालयबाट फर्किदाँ वा कार्यालय समयभित्र वा बाहिर कुनै पनि स्थानमा कार्यालयको कामकाजमा खटिएको अवस्था,

(ख) सरकारी कामकाजको लागि अन्यत्र काज खटिई गएको अवस्थामा काज अवधिभर।

९०. **निवृत्तिभरण सम्बन्धी ब्यवस्था** (१) उमेर वा सेवा अवधिको कारणबाट अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मिति भन्दा छ महिना अगावै अनुसूची-२५ बमोजिमको फाराम भरी आफू बहाल रहेको कार्यालय मार्फत् प्रदेश किताबखानामा अनिवार्य रूपले पठाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको फाराम भर्न नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो मृतक कर्मचारीले इच्छाएको व्यक्तिले र कसैलाई नइच्छाएको भए निजको परिवारका सदस्यमध्ये देहायको क्रम अनुसार जो जीवित छ उसैले सम्बन्धित अधिकारी समक्ष छ महिनाभित्र फाराम भरी पठाउनु पर्नेछः-

- (क) सगोलको पति वा पत्नी,
- (ख) सगोलको छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री वा विधवा छोराबुहारी,
- (ग) बाबु, आमा,
- (घ) आफैँले पालन पोषण गर्नु पर्ने पुरुष र अविवाहित महिला कर्मचारीको हकमा बाजे, बज्यै र विवाहित महिला कर्मचारीको हकमा सासु, ससुरा र छोरापट्टिको नाति वा अविवाहित नातिनी,
- (ङ) भिन्न बसेको पति वा पत्नी,
- (च) भिन्न बसेको छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री वा विधवा छोराबुहारी,
- (छ) भिन्न बसेका बाबु र आमा।

स्पष्टीकरण: एक क्रममा एकभन्दा बढी नातेदारहरू तोकिएको भए सो क्रममा तोकिएका सबै नातेदारहरूले बराबर हिसाबमा मृतक कर्मचारीको निवृत्तिभरण पाउन सक्नेछन्।

(३) उपनियम (१) वा (२) बमोजिम फाराम प्राप्त भएपछि प्रदेश किताबखानाले आवश्यक जाँचबुझ गरी अवकाश प्राप्त गर्ने कर्मचारी वा मृतक कर्मचारीको निवृत्तिभरण पाउने नातेदारलाई प्रदेश सरकारले तोकेको ढाँचामा निवृत्तिभरण अधिकारपत्र दिनु पर्नेछ।

(४) निवृत्तिभरणको लागि फाराम भरी पठाउने व्यक्तिले कुन ठेगानामा निवृत्तिभरणको लागि अधिकारपत्र पठाई दिनु पर्ने हो सो कुरा खोली प्रदेश किताबखानामा पठाउनु पर्नेछ र सबै रीत पुगेकोमा सम्बन्धित व्यक्तिले पाउने गरी पैतीस दिनभित्र निवृत्तिभरण अधिकारपत्र सम्बन्धित व्यक्तिलाई पठाई दिनु पर्नेछ।

९१. पारिवारिक निवृत्तिभरण सम्बन्धी विशेष व्यवस्था: (१) ऐनको दफा ६३ को उपदफा (३) बमोजिम मृतक कर्मचारीको नाबालक सन्ततिलाई निवृत्तिभरण प्रदान गर्दा सोही दफाको उपदफा (४) बमोजिम मृतक कर्मचारीको पति वा पत्नीले पाए सरहको रकम त्यस्तो नाबालिग सन्तति अठार वर्ष नपुगेसम्म प्रदान गरिनेछ।

(२) ऐनको दफा ६६ को उपदफा (३) बमोजिम मृतक कर्मचारीको नाबालक सन्ततिलाई निवृत्तिभरण प्रदान गर्दा सोही दफाको उपदफा (१) बमोजिम मृतक कर्मचारीको पति वा पत्नीले पाए सरहको रकम त्यस्तो नाबालिग सन्तति अठार वर्ष नपुगेसम्म प्रदान गरिनेछ।

९२. बरबुझारथ नगरेमा उपदान वा निवृत्तिभरण रोक्का गर्न सकिने: सेवा निवृत्त कर्मचारीले बुझाउनु पर्ने सरकारी

नगदी, जिन्सी र कागजात नियम अनुसार नबुझाएमा त्यसरी नबुझाएको अवधिसम्मको लागि निजले पाउने उपदान वा निवृत्तिभरण रोक्का गर्न सकिनेछ। त्यस्तो सरकारी नगदी, जिन्सी र कागजात बुझ्नु पर्ने कर्मचारीले पनि तोकिएको समयमै बुझिलिनु पर्नेछ।

परिच्छेद-१३

अध्ययन र तालिममा मनोनयन सम्बन्धी व्यवस्था

९३. तालिम दिनु पर्ने: (१) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले तालिम प्रदायक संस्थासँग समन्वय गरी प्रत्येक कर्मचारीलाई सेवा प्रवेश, सेवाकालीन र पुनर्ताजगी लगायतका आवश्यकता अनुसार तालिम र अभिमुखीकरणको व्यवस्था मिलाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम तालिम दिन आवश्यक बजेट सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले आफ्नो वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्नु पर्नेछ।

९४. अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त मनोनयनका आधारहरू: अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त कर्मचारीलाई मनोनयन गर्दा सम्बन्धित मन्त्रालयले सेवा, समूह वा उपसमूह भित्रका मन्त्रालय र अन्तर्गतका कर्मचारी मध्येबाट देहायको आधारमा मनोनयन गरिनेछ:-

(क) अध्ययन, तालिम वा अध्ययन भ्रमणको विषय सम्बन्धित कर्मचारी कार्यरत

रहेको सेवा, समूह वा उपसमूहको
निमित्त उपयोगी र आवश्यक भएको,

(ख) अध्ययन, तालिम वा अध्ययन भ्रमणको
लागि प्राप्त छात्रवृत्तिमा मनोनयनको
लागि तोकिएको आवश्यकतालाई
प्राथमिकता दिई ऐनको दफा ३४
बमोजिम शैक्षिक योग्यता, ज्येष्ठता,
भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र
कार्यसम्पादनको मूल्याङ्कन बापत बढी
अङ्क पाउने कर्मचारीमध्ये प्राथमिकताको
आधारमा,

(ग) अध्ययनको हकमा तीन वर्ष स्थायी सेवा
अवधि पूरा भएको,

(घ) स्नातक, स्नातकोत्तर वा कुनै शैक्षिक
उपाधिको अध्ययनको हकमा पैंतालीस
वर्ष उमेर ननाघेको।

९५. मनोनयन गर्दा प्राथमिकता दिनुपर्ने: (१) विदेशमा
अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त
कर्मचारीको मनोनयन गर्दा नियम ९४ को अधीनमा रही
देहाय बमोजिम गर्नु पर्नेछ:-

(क) वैदेशिक अध्ययन गर्ने, तालिम लिने वा
अध्ययन भ्रमण गर्न पहिले मौका
नपाएको,

(ख) सबै कर्मचारीले पहिले मौका पाई सकेको भएमा यसरी अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरी सकेपछि सम्बन्धित निकायमा सबैभन्दा बढी समय व्यतित गरेको,

(ग) खण्ड (क) र (ख) बमोजिम मनोनयनको क्रम निर्धारण हुन नसकेमा एउटै पदमा सबैभन्दा बढी सेवा अवधि भएको,

तर, कुनै खास योग्यता र उमेर नै आवश्यक पर्ने भनी उल्लेख भई आएको विषयमा त्यस्तो योग्यता र उमेर हुने कर्मचारीको बीचमा मात्र खण्ड (क) र (ख) अनुरूप मनोनयन गर्नु पर्नेछ।

(२) प्रदेश सरकारले मनोनयन गर्नु पर्ने तालिम वा अध्ययन भ्रमणमा भाग लिन कुनै कर्मचारीको नाममा आमन्त्रण आए पनि सम्बन्धित निकायले उपनियम (१) बमोजिम नै मनोनयन गर्नु पर्नेछ।

तर, आयोजना विशेषसँग सम्बन्धित सिटको लागि सोही आयोजना भित्रबाट उपनियम (१) बमोजिम मनोनयन गर्न सकिनेछ।

(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आफू कार्यरत सेवा, समूह वा उपसमूहको लागि उपयोगी र आवश्यक हुने विषयमा

विभिन्न मुलुक वा नेपाल सदस्य रहेको अन्तरराष्ट्रिय संस्थाबाट छात्रवृत्ति प्राप्त गर्ने गरी प्रदेश सरकारको पूर्व स्वीकृति लिई विश्वव्यापी प्रतिस्पर्धामा छनौट भई विदेशमा अध्ययन वा तालिममा सहभागी हुने अवसर पाएका कर्मचारीलाई समेत अध्ययन वा तालिमका लागि मनोनयन गरिनेछ।

९६. **मनोनयनमा बन्देज:** यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ३२ बमोजिम तहवृद्धि वा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने अवधिभर कुनै पनि कर्मचारीलाई अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त मनोनयन गरिने छैन।

९७. **अध्ययन, तालिम वा अध्ययन भ्रमणसम्बन्धी अन्य व्यवस्था:** (१) कुनै कर्मचारी कार्यरत रहेको निकायलाई विकास सम्बद्ध साझेदार संस्थाबाट सोझै प्राप्त भएको अध्ययन, तालिम वा अध्ययन र अध्ययन भ्रमण सम्बन्धी अवसरको जानकारी सम्बन्धित निकायले ऐनको दफा ६९ को उपदफा (३) बमोजिम गठन भएको समिति समक्ष पेश गरी उक्त समितिको निर्णयानुसार मनोनयन गर्नु पर्नेछ।

(२) विभिन्न विकास सम्बद्ध साझेदार संस्थाबाट आयोजना कार्यान्वयनको सिलसिलामा आयोजना सम्झौता अन्तर्गत प्राप्त हुने छात्रवृत्तिको वार्षिक विवरण तयार गरी ऐनको दफा ६९ को उपदफा (३) बमोजिम गठन

भएको समितिको सचिवालयमा पठाउनु पर्ने कर्तव्य सम्बन्धित निकायको हुनेछ।

(३) कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको मितिले तीस दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन जानु पर्नेछ र मनासिब माफिकको कारण सहितको सूचना सहित विदा माग गरी विदा स्वीकृत भएको अवस्थामा बाहेक सो अवधिभित्र हाजिर नहुने कर्मचारीलाई विभागीय सजाय हुनेछ।

(४) अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको नब्बे दिनभित्र हाजिर हुन नआएमा वा ऐनको दफा ७१ बमोजिमको कबुलियत अनुसार प्रदेश निजामती सेवामा सेवा नगरेमा त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमणमा लागेको वा पाएको खर्च र सो अवधिमा पाएको तलबभत्ता समेत त्यस्ता कर्मचारीले अध्ययनको लागि निर्धारित समय व्यतित भएको अर्को तीन महिनाभित्र सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ र नबुझाएमा सरकारी बाँकी सरह असुल उपर गरिनेछ।

(५) अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको कर्मचारी अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा भएपछि उपनियम (३) बमोजिमको अवधिभित्र कार्यालयमा हाजिर हुन आए नआएको सम्बन्धमा अभिलेख प्रयोजनको लागि त्यस्तो कर्मचारीको नाम, अध्ययन गर्न गएको देश, अध्ययन वा तालिमको अवधि र विषय खुल्ने दुई प्रति विवरण प्रत्येक वर्षको साउन

मसान्तभिन्न तयार गरी एक प्रति ऐनको दफा ६९ को उपदफा (३) बमोजिमको समितिको सचिवालयमा पठाई एक प्रति सम्बन्धित निकायले अभिलेख अघावधिक गरी राख्नु पर्नेछ। यस्तो विवरण तयार गरी पठाउने दायित्व सम्बन्धित निकायको प्रमुखको हुनेछ।

(६) वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको कर्मचारीले कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र प्रतिवेदन तयार गरी सम्बन्धित कार्यालय र मन्त्रालयमा पेश गर्नु पर्नेछ। त्यसरी प्रतिवेदन दिएको जानकारी निजको व्यक्तिगत फाइलमा समावेश गर्न प्रदेश किताबखानामा पठाइनेछ।

(७) कुनै कर्मचारीको काबु बाहिरको परिस्थिति परी उपनियम (६) बमोजिमको अवधिभित्र प्रतिवेदन पेश गर्न नसकेमा त्यसको आधार र कारण सहित सम्बन्धित कार्यालय प्रमुख समक्ष म्याद थपको लागि निवेदन दिन सक्नेछ र यसरी परेको निवेदनको व्यहोरा मनासिब लागेमा कार्यालय प्रमुखले त्यस्तो प्रतिवेदन पेश गर्न थप पन्ध्र दिन म्याद दिन सक्नेछ। प्राप्त प्रतिवेदनलाई आवश्यक कारबाही गरिनेछ।

(८) वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि कर्मचारीले "ग" वर्गको भौगोलिक क्षेत्रमा ऐनको दफा ७० को उपदफा (१) बमोजिमको अवधिसम्म सेवा गर्नु पर्नेछ ।

तर वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरी सेवामा फर्केको कर्मचारीले आर्जन गरेको योग्यता, क्षमता र सीपको प्रदेश सरकारलाई आवश्यकता परी निजलाई अन्य भौगोलिक क्षेत्रमा कामकाज गराउन उल्लिखित कानुनी व्यवस्थाले बाधा पुगेको मानिने छैन।

९८. अध्ययन पूर्व स्वीकृति लिनु पर्ने: (१) स्वदेश वा विदेशमा निजी प्रयासमा अध्ययन गर्न चाहने कर्मचारीले सम्बन्धित मन्त्रालय मार्फत् प्रमुख निकायको पूर्व स्वीकृति लिनु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राइभेट परीक्षार्थीको रूपमा परीक्षामा सामेल हुन तथा कार्यरत स्थानमा कार्यालय समय बाहेकको समयमा अध्ययन गर्न पूर्व स्वीकृति लिनु पर्ने छैन।

तर, त्यस्तो कर्मचारीले आफू कार्यरत निकायमा सोको जानकारी दिनु पर्नेछ।

परिच्छेद-१४

सजाय र पुनरावेदन

१९. सामान्य सजाय दिने अधिकारी: देहायको पदमा बहाल रहेका कर्मचारीलाई ऐनको दफा ९४ को खण्ड (क) बमोजिमको सजायको आदेश दिन पाउने अधिकारी देहाय बमोजिम हुनेछन्:-

(क) कार्यालय प्रमुख र निजको कार्यालयको कर्मचारीको सम्बन्धमा,-

दर्जा	नसियत दिन पाउने अधिकारी	बढिमा पाँच तलब वृद्धि रोक्का गर्ने वा बढिमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने
१	२	३
१) कार्यालय प्रमुख वाहेक अरु सहायक तहका कर्मचारी	कार्यालय प्रमुख	सम्बन्धित कर्मचारीको पदभन्दा कम्तिमा एक तहमाथिको बढुवा हुने पदको कार्यालय प्रमुख र सो नभए विभागिय प्रमुख
२) कार्यालय प्रमुख वाहेक अन्य अधिकृत तहका कर्मचारी	सम्बन्धित कर्मचारीको पदभन्दा कम्तिमा एक तहमाथिको	विभागिय प्रमुख

	बढुवा हुने पदको कार्यालय प्रमुख र सो नभए विभागीय प्रमुख	
३) अधिकृत तहको कार्यालय प्रमुख	विभागीय प्रमुख	सम्बन्धित सचिव

(ख) मन्त्रालय वा सचिवालय मातहतका अरु विभागीय
प्रमुख र निजको कार्यालयका कर्मचारीको
सम्बन्धमा,-

१	२	३
१) सहायक तहका कर्मचारी	विभागीय प्रमुख वा निजले तोकेको कम्तिमा नवौ तहको अधिकृत	विभागीय प्रमुख
२) विभागीय प्रमुख वाहेक अन्य अधिकृत तहका कर्मचारी	विभागीय प्रमुख	सम्बन्धित सचिव

३) विभागीय प्रमुख	सम्बन्धित सचिव	सम्बन्धित सचिव
४) सचिव र एघारौं तहको अधिकृत	प्रदेश सरकार	प्रदेश सरकार
५) बाह्रौं र तहौं तहको अधिकृत	प्रदेश सरकार	प्रदेश सरकार

१००. निलम्बन र सफाइको मौका: (१) कुनै कर्मचारीलाई निलम्बन गर्नु परेमा सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन पत्र र ऐनको दफा १०३ को उपदफा (१) बमोजिम सफाइ पेश गर्न लेखिएको पत्र सम्बन्धित कर्मचारीलाई बुझाउनु पर्नेछ।

(२) सजायको आदेश दिन पाउने अधिकारीले कुनै कर्मचारीसँग सफाइ माग गर्नुभन्दा अगावै स्वयं वा कुनै अन्य अधिकृतद्वारा ऐनको दफा १०३ को उपदफा (४) बमोजिम विभागीय जाँचबुझ गराइ निजको ठहर सहितको प्रतिवेदन लिन सक्नेछ।

१०१. कारबाही प्रारम्भ गर्नु पर्ने अवधि: कुनै पनि कर्मचारीलाई ऐनको दफा ९४ बमोजिम विभागीय कारबाही गर्नु पर्ने अवस्था सिर्जना भएको मितिले पन्ध्र दिनभित्र कारबाहीको प्रक्रिया प्रारम्भ गर्नु पर्नेछ।

१०२. जाँचबुझ गर्ने अधिकृतले अपनाउने कार्यविधि: (१) जाँचबुझ गर्ने अधिकृतलाई देहायको कार्यविधि अपनाइ विभागीय जाँचबुझको कारबाही चलाउने अधिकार हुनेछः-

(क) बयान गराउने, लिखित प्रमाणहरू दाखिल गराउने र साक्षीको नाममा समाह्वान जारी गर्ने आदि विषयमा अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्ने,

(ख) अभियोग लागेको कर्मचारीको रोहबरमा सबुत प्रमाण बुझ्ने,

(ग) अभियोग लागेको कर्मचारीलाई साक्षीसँग जिरह गर्न र अभियोग विरुद्ध सबुत प्रमाण दाखिल गर्ने मौका दिने।

(२) उपनियम (१) बमोजिमको जाँचबुझको काम सकिएपछि आदेश दिन पाउने अधिकारी समक्ष जाँचबुझ अधिकृतले प्रतिवेदन पेश गर्नु पर्नेछ र निजले त्यस्तो प्रतिवेदनमा सजाय सम्बन्धी कारण सहितको सबुत प्रमाण पनि दाखिल गर्नु पर्नेछ।

१०३. विभागीय जाँचबुझ गराउनु नपर्ने: देहायको अवस्थामा सजायको आदेश दिन पाउने अधिकारीले कुनै कर्मचारीलाई देहायको विभागीय सजाय गर्ने सम्बन्धमा विभागीय जाँचबुझ गराई रहनु पर्ने छैनः-

(क) ऐनको दफा ९४ को खण्ड (क) बमोजिमको सामान्य सजाय गर्नु परेमा,

- (ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित भएको आधारमा कुनै कर्मचारीलाई विभागीय सजाय दिनु परेमा,
- (ग) भ्रष्टाचारको आरोपमा अदालतबाट कसुरदार ठहरिएको कर्मचारीलाई विभागीय सजाय गर्नु परेमा।

१०४. सफाइ र स्पष्टीकरण माग गर्ने कार्यविधि: कुनै कर्मचारीलाई विभागीय सजाय गर्दा ऐन तथा यस नियमावली बमोजिम देहाय बमोजिमको प्रक्रिया पूरा गरी सफाइ पेश गर्ने र स्पष्टीकरण दिने मौका दिनु पर्नेछ:-

- (क) विभागीय सजायको आदेश दिन पाउने अधिकारीले निर्णय गरी सम्बन्धित कर्मचारीलाई लगाइएको आरोपको सम्बन्धमा कम्तीमा पन्ध्र दिनको समय दिई ऐनको दफा १०३ बमोजिम सफाइको मौका दिनुपर्ने,
- (ख) खण्ड (क) बमोजिम दिइएको अवधिभित्र सफाइ पेश नगरेमा वा पेश गरेको सफाइ सन्तोषजनक नभएमा र त्यस्तो कर्मचारीलाई ऐनको दफा ९४ को खण्ड (ख) बमोजिम विशेष सजाय गर्नुपर्ने देखिएमा विभागीय सजायको आदेश दिन पाउने अधिकारीले सफाइ सन्तोषजनक

नभएको आधार र कारणसहित सजाय प्रस्ताव गरी तीस दिनको समय दिई ऐनको दफा १०४ बमोजिम स्पष्टीकरण माग गर्नुपर्ने।

१०५. आयोगको परामर्श लिने कार्यविधि: कुनै कर्मचारीलाई विभागीय सजायको आदेश दिनुभन्दा पहिले सजायको आदेश दिन पाउने अधिकारीले ऐनको दफा १०५ बमोजिम आयोगको परामर्शको लागि लेखी पठाउँदा तत्सम्बन्धमा प्रस्तुत भएका सफाइ, स्पष्टीकरण तथा सबुत प्रमाण समेतको मूल्याङ्कन गरी सो आधारमा ठहर गर्न खोजिएको विभागीय सजाय समेत प्रस्ताव गरी सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगको सचिव मार्फत् सम्बन्धित सबै सञ्चालक कागजात सहितको फाइल संलग्न राखी पठाउनु पर्नेछ।

१०६. सजायको आदेश र नक्कल सम्बन्धी कार्यविधि: (१) कर्मचारी उपर कुनै विभागीय सजायको निर्णय गर्दा सजायको आदेश दिन पाउने अधिकारीले सम्बन्धित कर्मचारीलाई सफाइ वा स्पष्टीकरण पेश गर्न पर्याप्त मौका प्रदान भए नभएको समेत विचार गरी निज कर्मचारीबाट पेश भएको सफाइ, स्पष्टीकरण तथा उपलब्ध सम्पूर्ण सबुत प्रमाणको समुचित मूल्याङ्कन गरी स्पष्ट कारण खुलाई निर्णय गर्नु पर्नेछ। यसरी सजायको आदेश दिन पाउने अधिकारीले सजायको आदेशको सम्बन्धमा आफ्नो स्पष्ट रायसाथ अनुसूची-२६ बमोजिम निर्णय गर्नु पर्नेछ।

(२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कर्मचारीलाई एउटा सजाय प्रस्ताव गरी सफाइ, स्पष्टीकरण माग गरेर पछि अर्को सजाय दिने गरी निर्णय गर्नु हुँदैन।

तर, कुनै कारण परी घटी वा बढी सजाय गर्नु पर्ने अवस्था परेमा नियम १०४ र १०५ को कार्यविधि पुनः पूरा गर्नु पर्नेछ।

(३) सजायको आदेश दिन पाउने अधिकारीले उपनियम (१) बमोजिम कुनै पनि कर्मचारीलाई विभागीय सजाय दिने निर्णय गर्दा निर्णय मितिभन्दा पहिलेदेखि नै लागू हुने गरी निर्णय गर्नु हुँदैन।

तर, ऐनको दफा ९७ को खण्ड (ड) बमोजिमको कसुरमा सजाय गर्दा नब्बे दिन पूरा भएको भोलिपल्टदेखि र दफा ९८ बमोजिमको कसुरमा सजाय गर्दा अदालतबाट कसुर ठहर भएको मितिदेखि लागू हुने गरी निर्णय गर्न सकिनेछ।

(४) कुनै पनि कर्मचारीको सम्बन्धमा उपनियम (१) बमोजिम भएको विभागीय सजायको आदेशको एक प्रति नक्कल सजायको आदेश दिन पाउने अधिकारीले सम्बन्धित कर्मचारीलाई बिना दस्तुर दिनु पर्नेछ।

(५) उपनियम (१) बमोजिम निर्णय गर्दा आयोगबाट परामर्श प्राप्त भएको सात दिनभित्र सजायको आदेश सम्बन्धी निर्णय गरी सो निर्णयको एक एक प्रति आयोग र प्रदेश किताबखानामा पठाउनु पर्नेछ।

१०७. पुनरावेदनको कार्यविधि: कुनै कर्मचारीले ऐनको दफा ९४ को खण्ड (क) बमोजिम आफूलाई दिएको विभागीय सजाय विरुद्ध पुनरावेदन दिनु परेमा देहाय बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ:-

(क) पुनरावेदन गर्ने कर्मचारीले आफ्नै नामबाट पुनरावेदन दिनु पर्नेछ र त्यस्तो पुनरावेदन उचित र आदरसूचक भाषामा लेखिएको हुनु पर्नेछ,

(ख) पुनरावेदन गर्ने कर्मचारीले पुनरावेदनको साथमा आफ्नो सफाइको सबुत प्रमाण संलग्न राख्नुको साथै जुन आदेशको विरुद्ध पुनरावेदन गरिएको हो सो आदेशको नक्कल समेत संलग्न गर्नु पर्नेछ,

(ग) पुनरावेदन दिँदा पुनरावेदन सुत्रे अधिकारीलाई सम्बोधन गरी प्रशासकीय अदालतमा पुनरावेदन दर्ता गराउनु पर्नेछ,

(घ) सजायको आदेश पाएको मितिले पैंतीस दिनभित्र पुनरावेदन दिनु पर्नेछ।

तर, पुनरावेदनको म्याद नघाई पुनरावेदन गर्ने व्यक्तिले पर्याप्त कारण देखाई निवेदन दिएमा पुनरावेदन सुत्रे अधिकारीले मनासिब ठहराएमा थप तीस दिनसम्ममा परेको पुनरावेदनलाई दर्ता गर्न सक्नेछ।

परिच्छेद-१५

हाजिरी र विदा

१०८. कार्यालयको समय, समय पालना र हाजिरी: (१) ऐनको दफा ७२ बमोजिम सरकारी कार्यालय समयको निर्धारण प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।

(२) उपनियम (१) बमोजिम निर्धारित समयमा कार्यालयमा नआउने र कार्यालयमा पटक पटक ढिलो आउने चाँडो जाने तथा कार्यालयको काममा बाहेक कार्यालय समयमा स्वीकृति नलिई कार्यालय छोड्ने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले गयल कट्टी गर्नेछ।

(३) मनासिब माफिकको कारण परेमा बाहेक विदाको निकास नलिई कुनै पनि कर्मचारी आफ्नो कार्यालयमा अनुपस्थित हुनु हुँदैन। यसरी अनुपस्थित हुने कर्मचारीले सात दिनभित्र विदाको निवेदन दिनु पर्नेछ।

(४) सबै कार्यालयले विद्युतीय हाजिरी लागु गर्नु पर्नेछ।

१०९. भैपरी आउने र पर्व बिदा:(१) कर्मचारीले प्रत्येक वर्ष भैपरी आउने विदा छ दिन र पर्व विदा छ दिन गरी जम्मा बाह्र दिन विदा लिन पाउनेछ।

(२) भैपरी आउने र पर्व विदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ।

(३) भैपरी आउने र पर्व विदा आधा दिन पनि लिन सकिनेछ।

स्पष्टीकरण: यस उपनियमको प्रयोजनका लागि "आधा दिन" भन्नाले दैनिक कार्यालय समयको आधा समय सम्झनु पर्छ।

(४) एक वर्षको भैपरी आउने र पर्व विदा सञ्चित गरी अर्को वर्षमा लिन पाइने छैन।

(५) मौखिक अनुरोधको आधारमा पनि विदा दिने अधिकारीले भैपरी आउने र पर्व विदाको स्वीकृति दिन सक्नेछ।

तर, त्यसरी भैपरी आउने र पर्व विदाको स्वीकृति दिएकोमा विदा दिने अधिकारीले सोको अभिलेख राख्न लगाउनु पर्नेछ।

११०. घर बिदा: (१) कर्मचारीले काम गरेको अवधिको बाह्र दिनको एक दिनको दरले घर विदा पाउनेछ।

(२) यो नियमको प्रयोजनको निमित्त काम गरेको अवधि भन्नाले सो अवधिभित्र लिएको भैपरी आउने र पर्व विदा, बिरामी विदा, महिनावारी विदा, प्रसूति विदा, प्रसूति स्याहार विदा, मृत्यु सस्कार विदा र सार्वजनिक विदालाई समेत जनाउनेछ।

(३) घर विदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(४) कर्मचारीले आफूले पकाएको घर विदा एक सय असी दिनसम्म सञ्चित गरी राख्न पाउनेछ।

(५) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित रहेको घर विदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ।

(६) सञ्चित रहेको घर विदाको रकम लिन नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित घर विदाको रकम ऐनको दफा ६३ को उपदफा (७) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ।

(७) घर विदा, अध्ययन विदा वा असाधारण विदामा बसेको कर्मचारीले सो अवधिभरको घर विदा पाउने छैन।

(८) कर्मचारीले वर्षको एक पटक कम्तीमा सात दिन घर विदा लिई घर जाँदा र घर विदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा आउँदा यातायातको साधन प्रयोग गर्दा जति दिन लाग्ने हो त्यति दिनको बाटोको म्याद पाउनेछ।

तर, यस्तो बाटोको म्याद जान र आउन गरी अधिकतम चार दिनभन्दा बढी हुने छैन।

१११.महिनावारी (पिरियड्स) विदा: (१) महिला कर्मचारीले चाहेमा महिनाको एक दिन महिनावारी (पिरियड्स) विदा पाउनेछ।

(२) महिनावारी विदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(३) महिला कर्मचारीको अनुरोधमा विदा दिने अधिकारीले महिनावारी (पिरियड्स) विदा स्वीकृत गर्नेछ।

(४) महिनावारी (पिरियड्स) विदा संचित हुनेछैन।

११२. बिरामी विदा: (१) कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन बिरामी विदा पाउनेछन।

(२) बिरामी विदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(३) कर्मचारी अशक्त बिरामी भई सञ्चित बिरामी विदाले नपुग्ने भएमा निजलाई बढीमा बाह्र दिनसम्मको पेशकी बिरामी विदा दिन सकिनेछ।

(४) कर्मचारीले असाधारण विदा र ऐनको दफा ११८ बमोजिमको बेतलबी विदा बाहेक अन्य विदा लिएको अवधिको समेत बिरामी विदा पाउनेछ।

(५) सात दिनभन्दा बढी अवधिको बिरामी विदाको माग गर्ने कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ।

तर, त्यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव थिएन भन्ने विदा दिने अधिकारीलाई विश्वास भएमा निजले सो व्यहोरा जनाई प्रमाणपत्र बिना नै उक्त विदा स्वीकृत गर्न सक्नेछ।

(६) कर्मचारीले आफूले पकाएको बिरामी विदा सञ्चित गरी राख्न पाउनेछ।

(७) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित रहेको बिरामी विदा बापत निजको

पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ।

(८) सञ्चित रहेको बिरामी विदाको रकम लिन नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित बिरामी विदाको रकम ऐनको दफा ६३ को उपदफा (७) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ।

(९) कुनै ठूलो वा कडा रोग लागी उपचार गर्न बिरामी विदा र घर विदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरी कर्मचारीले पछि पाउने बिरामी विदा र घर विदाबाट कट्टा हुने गरी पैतालिस दिनसम्म थप बिरामी विदा पेशकीको रूपमा लिन सक्नेछ। त्यसरी पेशकी बिरामी विदा लिई बसेको कर्मचारीले पूरा तलब पाउनेछ।

(१०) उपनियम (९) बमोजिम लिएको विदाले नपुग भई थप विदा लिनु परेमा नेपाल सरकार वा प्रदेश सरकारले तोकेको मेडिकल बोर्डको सिफारिसमा कर्मचारीले पाउने असाधारण विदाबाट कट्टा हुने गरी सेवा अवधिभरमा बढीमा एक वर्ष असाधारण विदा लिन सक्नेछ।

(११) उपनियम (९) बमोजिम पेशकी बिरामी विदा लिने कर्मचारीको मृत्यु भएमा त्यसरी पेशकी लिएको बिरामी विदा स्वतः मिनाहा हुनेछ।

११३. अध्ययन विदा: (१) प्रदेश निजामती सेवालार्ई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकार वा प्रदेश

सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा मन्त्रालयको स्वीकृति लिई खुला प्रतियोगिता वा अन्तर विभागीय प्रतियोगितामा छानिई वा नेपाल सरकार वा प्रदेश सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने कर्मचारीले अध्ययन अवधिभर अध्ययन विदा पाउनेछ।

(२) सेवा, समूह वा उपसमूहलाई उपयोगी र आवश्यक हुने कुनै विषयमा स्वदेशस्थित कुनै विश्वविद्यालय वा त्यस अन्तर्गतको कुनै अध्ययन संस्थान वा संकायबाट प्राप्त छात्रवृत्ति वा कोटामा वा नेपाल सरकार वा प्रदेश सरकारको खर्चमा अध्ययनको लागि मनोनयन गर्न सम्बन्धित निकायले सिफारिस गरी पठाएकोमा ऐनको दफा ६९को उपदफा (३) को समितिबाट स्वीकृत भएमा त्यस्ता कर्मचारीलाई सो अध्ययन अवधिभर अध्ययन विदा दिन सकिनेछ।

(३) आफू कार्यरत सेवा, समूह वा उपसमूहको लागि उपयोगी र आवश्यक हुने विषयमा विभिन्न मुलुक वा नेपाल सदस्य रहेका अन्तर्राष्ट्रिय संस्थाबाट छात्रवृत्ति प्राप्त गर्ने गरी प्रदेश सरकारको पूर्व स्वीकृति लिई विश्वव्यापी प्रतिस्पर्धामा छनौट भई विदेशमा अध्ययन वा तालिममा सहभागी हुने अवसर पाएका कर्मचारीलाई समेत उपनियम (१) बमोजिम मनोनयन गरी अध्ययनको लागि अध्ययन विदा र तालिमको लागि तालिम काज दिन सकिनेछ।

(४) कर्मचारीले सेवा अवधिभरमा एकै पटक वा पटकपटक गरी तीन वर्षसम्म अध्ययन विदा पाउनेछ।

तर, प्रदेश सरकारले आवश्यक ठानेको अवस्थामा अध्ययन विदाको अवधिमा दुई वर्षसम्म थप गर्न सकिनेछ।

(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अध्ययनको निमित्त मनोनयन भई अध्ययन विदा लिई गएको कर्मचारीलाई थप विषयमा अध्ययन गर्न वा थप उपाधि हासिल गर्नको निमित्त अध्ययन विदा थपिने छैन र असाधारण विदा पनि दिइने छैन।

(६) अध्ययन विदा लिएको कर्मचारीले प्रत्येक छ महिनामा आफूले सम्बन्धित अध्ययन संस्थामा अध्ययन गरिरहेको प्रमाण सहितको प्रगति विवरण पदाधिकार रहेको निकाय, सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय र प्रदेश किताबखानामा पठाउनु पर्नेछ।

(७) अध्ययन विदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(८) सम्बन्धित सेवा, समूह वा उपसमूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा प्रदेश सरकारको पूर्व स्वीकृति लिई निजी प्रयासमा स्वदेशमा वा विदेशमा अध्ययन गर्न जाने कर्मचारीलाई उपनियम (४) बमोजिम अध्ययन विदा दिन सकिनेछ। उपनियम (७) मा

जुनसुकै कुरा लेखिएको भए तापनि यस्तो अध्ययन विदामा बस्ने कर्मचारीले तलब पाउने छैन।

(९) तीन वर्ष सेवा अवधि नपुगी कुनै पनि कर्मचारीले अध्ययन विदा पाउने छैन।

(१०) कुनै आयोजना वा कार्यक्रमलाई कार्यान्वयन गर्नको निमित्त अत्यावश्यक भएको तालिम प्राप्त गर्नको लागि प्रदेश सरकारले कुनै कर्मचारीलाई मनोनयन गरी खटाएमा त्यस्तो तालिम अवधिभर निजलाई काजको रूपमा पठाइनेछ र सो अवधिभर निजलाई पूरा तलब दिइनेछ।

तर, यस प्रकारको काज तालिमको निमित्त मात्र हुनु पर्नेछ र कुनै पनि कर्मचारीलाई शैक्षिक उपाधि हासिल गर्न पठाउँदा तालिम काज दिइने छैन।

(११) एउटा शैक्षिक संस्थामा अध्ययन गर्नको लागि अध्ययन विदा लिएको कर्मचारीले पूर्व स्वीकृति बिना सो शैक्षिक संस्था परिवर्तन गर्न पाउने छैन। यसरी शैक्षिक संस्था परिवर्तन गरेमा वा सो शैक्षिक संस्थामा अध्ययन नगरेमा निजको सो अध्ययन विदा स्वतः रद्द हुनेछ र सो विदाको अवधि असाधारण विदामा परिणत हुनेछ। यसरी विदा रद्द भएको विवरण सम्बन्धित निकायले मन्त्रालय र प्रदेश किताबखानामा पठाउनु पर्नेछ।

(१२) यस नियम बमोजिम अध्ययनको लागि एक पटक बेतलबी अध्ययन विदा स्वीकृत भई सकेपछि सो

विदाको अवधिलाई तलबी अध्ययन विदामा परिणत गरिने छैन।

११४. असाधारण विदा: (१) कर्मचारीले असाधारण विदा लिनु पर्ने कारण सहित निवेदन दिनु पर्नेछ र कारण मनासिब देखिएमा प्रदेश सरकारले एक पटकमा एक वर्षमा नबढाई र सेवा अवधिभरमा तीन वर्षमा नबढाई असाधारण विदा दिन सक्नेछ।

(२) असाधारण विदामा बस्ने कर्मचारीको विदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन र विदाको अवधिभर कर्मचारीले तलब पाउने छैन।

(३) पाँच वर्ष सेवा अवधि नपुगी कुनै पनि कर्मचारीले असाधारण विदा पाउने छैन।

तर,

(क) नियम ११२ को उपनियम (१०) बमोजिम थप बिरामी विदा बापत असाधारण विदामा बस्न यस उपनियमले बाधा पुऱ्याएको मानिने छैन।

(ख) निजी प्रयासमा अध्ययन गर्न चाहने कर्मचारीले दुई वर्षको सेवा अवधि पूरा गरेपछि उपनियम (१) को अधीनमा रही एकै पटक वा पटक पटक गरी बढीमा तीन वर्षसम्म असाधारण विदा पाउन सक्नेछ।

११५. मृत्यु संस्कार विदा: (१) कुनै कर्मचारीको कुल धर्म अनुसार आफैं वा पति वा पत्नी किरिया बस्नु परेमा वा त्यस्तो कर्मचारीको पति वा पत्नी, बाबुआमा, बाजेबज्यै, छोराछोरी वा सासूससुराको मृत्यु भएमा पन्ध्र दिन मृत्यु संस्कार विदा पाउनेछ।

(२) मृत्यु संस्कार विदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(३) उपनियम (१) बमोजिम विदा लिने कर्मचारीले विदापछि कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र मृतक व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र तथा मृतक व्यक्तिसँगको नाता प्रमाणित पेश गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने कर्मचारीको त्यस्तो विदाको अवधि निजले पाउने अन्य विदाबाट कट्टा गरिनेछ।

११६. प्रसूति विदा: (१) महिला कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अधिपछि गरी अन्ठानब्बे दिन प्रसूति विदा लिन पाउनेछ।

(२) उपनियम (१) बमोजिम प्रसूति विदा लिएका महिला कर्मचारीले चाहेमा कुनै पनि विदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म बेतलबी प्रसूति विदा लिन सक्नेछन्।

तर, उपनियम (१) र यस उपनियम बमोजिमको विदा लगातार रूपमा लिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम बेतलबी विदामा बसेको अवधि नोकरी अवधिमा जोडिनेछ।

(४) प्रसूति विदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(५) प्रसूति विदा तथा प्रसूति स्याहार विदा पाएका कर्मचारीको शिशु स्याहारको निमित्त प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम शिशु स्याहार खर्च दिनेछ।

(६) प्रसूति विदा लिएको कर्मचारीले कार्यालयमा हाजिर भएको तीस दिनभित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा प्रसूति भएको प्रमाण कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ।

(७) उपनियम (६) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाण पेश नगर्ने कर्मचारीको त्यस्तो विदाको अवधि निजले पाउने अन्य विदाबाट कट्टा गरिनेछ।

(८) प्रसूति विदा लिएको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक गरी राख्नु पर्नेछ।

११७. प्रसूति स्याहार विदा: (१) कुनै पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसूति स्याहार विदा लिन पाउनेछ।

(२) प्रसूति स्याहार विदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ।

(३) प्रसूति स्याहार विदा लिएको कर्मचारीले कार्यालयमा हाजिर भएको मितिले तीस दिनभित्रमा

बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पत्नी प्रसूति भएको प्रमाण कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाण पेश नगर्ने कर्मचारीको त्यस्तो विदाको अवधि निजले पाउने अन्य विदाबाट कट्टा गरिनेछ।

(५) प्रसूति स्याहार विदाको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक गरी राख्नु पर्नेछ।

११८. बेतलबी विदा: (१) ऐनको दफा ११८ बमोजिमको बेतलबी विदा माग गर्ने कर्मचारीले आफ्नो पति वा पत्नी विदेशस्थित नेपाली राजदूतावास वा कुनै नियोगमा खटिई गएको प्रमाण सहित निवेदन दिनु पर्नेछ।

(२) कर्मचारीले उपनियम (१) बमोजिमको विदा एकै पटक वा पटक पटक गरी बढीमा पाँच वर्षसम्म पाउनेछ।

(३) बेतलबी विदामा बस्ने कर्मचारीको विदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन।

११९. कबुलियतनामा सम्बन्धी व्यवस्था: अध्ययन, तालिम वा अध्ययन भ्रमणमा जाने कर्मचारीले अनुसूची-२७ बमोजिम, नियम ११३ को उपनियम (८) बमोजिम अध्ययन विदामा जाने कर्मचारीले अनुसूची-२८ बमोजिम तथा असाधारण विदामा जाने कर्मचारीले अनुसूची-२९ बमोजिमको कबुलियतनामा गर्नु पर्नेछ।

१२०. विदा माग गर्ने विधि: (१) विदाको निकासको निमित्त कर्मचारीले आफूलाई चाहिएको विदाको अवधि, कारण र

विदेश जानु पर्ने भए सो समेत खोली अनुसूची-३० को ढाँचामा आफ्नो कार्यालय मार्फत् विदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ र विदा दिने अधिकारीले पनि विदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम माग भएको विदामध्ये देहाय बमोजिमको विदा देहाय बमोजिमको अवधिमा स्वीकृत वा अस्वीकृत गर्नु पर्नेछः-

(क) घर विदा र बिरामी विदाको हकमा सात दिनभित्र,

(ख) असाधारण विदा र अध्ययन विदाको हकमा साठी दिनभित्र।

(३) देहायको कुरामा विदा दिने अधिकारीलाई चित्त बुझेमा निजले निवेदनको मितिभन्दा अगाडिदेखिको मितिबाट विदा स्वीकृत गर्न सक्नेछः-

(क) विदा दिने अधिकारीको पूर्व स्वीकृति लिन सम्भव थिएन भन्ने,

(ख) पूर्व स्वीकृति प्राप्तिको लागि निवेदकले सकभर प्रयास गरेको थियो भन्ने।

तर, विदा स्वीकृत नगराई लगातार नब्बे दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित भएको कर्मचारीको हकमा विदा स्वीकृत गरिने छैन।

(४) अध्ययन विदाको लागि निवेदन दिँदा अन्य कुराको अतिरिक्त देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः-

- (क) आफूले अध्ययन गर्न खोजेको विषयको विवरण,
- (ख) अध्ययन गरिने विश्वविद्यालय, संस्था वा प्रशिक्षण केन्द्रमा प्रवेश गर्ने स्वीकृति प्राप्त भएको विवरण,
- (ग) प्रदेश सरकारलाई त्यस्तो विदाको सम्बन्धमा विचार गर्न सहायक हुने अन्य आवश्यक विवरण।

१२१. करारका कर्मचारीको विदा: (१) करारका कर्मचारीले करार सम्झौतामा आधारित रहेर ऐनको दफा १३५ को उपदफा (३) बमोजिमका विदा पाउनेछन्।

(२) उपनियम (१) बमोजिमको विदा संचित हुने छैन।

१२२. विदा स्वीकृत गर्ने अधिकारी: (१) देहायको विदा देहायको अधिकारीले स्वीकृत गर्नेछः-

	विदाको किसिम	विदा स्वीकृत गर्ने अधिकारी
(क)	भैपरी आउने र पर्व विदा	सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुख
(ख)	घर विदा	
(ग)	बिरामी विदा	
(घ)	महिनावारी (पिरियड्स) विदा	
(ङ)	प्रसूति विदा	

(च)	प्रसूति स्याहार विदा	प्रदेश सरकार
(छ)	मृत्यु संस्कार विदा	
(ज)	अध्ययन विदा	
(झ)	असाधारण विदा	
(ञ)	बेतलबी विदा	

(२) सचिव पदमा कार्यरत कर्मचारीको उपनियम (१) को खण्ड (ज), (झ) र (ञ) मा उल्लिखित विदा बाहेक अन्य विदा प्रमुख सचिवले स्वीकृत गर्नेछ।

(३) उपनियम (१) को खण्ड (क) र उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि भैपरी आउने र पर्व विदा विभागीय प्रमुख र कार्यालय प्रमुख आफैले लिन सक्नेछ।

(४) कुनै कर्मचारीले लिएको विदा आफूलाई आवश्यक नभएको भनी निवेदन दिएमा विदा स्वीकृत गर्ने अधिकारीले त्यस्तो विदा रद्द गरी निजलाई हाजिर गराउन सक्नेछ।

(५) विदा स्वीकृत गर्ने अधिकारीले आफू मातहतका कर्मचारीको विदा स्वीकृत गर्दा त्यस्तो कर्मचारीको अनुपस्थितिमा निजले गर्नु पर्ने सेवा प्रवाह सम्बन्धी काम गर्ने वैकल्पिक व्यवस्था गरेर मात्र स्वीकृत गर्नु पर्नेछ र त्यसको सूचना कार्यालयको सूचना पाटीमा टाँस गर्नु पर्नेछ।

१२३. विदा परिणत नहुने: यस परिच्छेद बमोजिम कर्मचारीले जुन विदा लिई बसेको हो सोही विदा नै उपभोग गर्नु पर्नेछ। पहिले कुनै एक किसिमको विदा स्वीकृत भएकोमा त्यस्तो विदा पछि किरिया विदा वा प्रसूति विदा वा प्रसूति स्याहार विदा बाहेक अर्को किसिमको विदामा परिणत गराउन पाइने छैन।

१२४. सार्वजनिक विदा गाभिने: भैपरी आउने र पर्व विदा, घर विदा र बिरामी विदा बाहेक अरू कुनै प्रकारको विदा लिई बसेको कर्मचारीले लिएको विदा अवधिभित्र सार्वजनिक विदा परेमा सो अवधि पनि निज कर्मचारीले लिएको विदामा गाभिनेछ।

१२५. विदाको अभिलेख: (१) विदा दिने अधिकारीले आफ्नो मातहतमा काम गर्ने कर्मचारीको विदाको अभिलेख राख्न लगाउनु पर्नेछ। भैपरी र पर्व विदा बाहेकका विदाको अभिलेख प्रत्येक कार्यालयले वर्ष व्यतित भएको तीस दिनभित्र प्रदेश किताबखाना र तलब खर्च लेखे कार्यालयमा पठाउनु पर्नेछ।

(२) कुनै कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा वा बढुवा भएमा सरुवा वा बढुवाको जनाउको साथै विदाको अभिलेख उतार पनि हालको कार्यालयमा पठाउनु पर्नेछ। यस्तो विदाको अभिलेख अनुसूची-३१ बमोजिम राख्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिमको विदाको अभिलेखको एक प्रति उतार सम्बन्धित कर्मचारीलाई

समेत दिनु पर्नेछ। बढुवाको लागि कारबाही हुँदा यस्तो विदाको अभिलेख पेश गर्ने जिम्मेवारी कर्मचारीको हुनेछ।

१२६.सद्दा विदा: अस्पताल, संग्रहालय जस्ता सार्वजनिक विदाको दिनमा काम गर्नुपर्ने कार्यालयमा कार्यरत कर्मचारीले सार्वजनिक विदाको दिन काम गरे बापत सद्दा तलबी विदा पाउनेछन् र त्यस्तो विदा एक वर्षभित्रमा पालो मिलाई बस्नु पर्नेछ।

परिच्छेद-१७

विविध

१२७. प्रदेश निजामती सेवा पुरस्कार: (१) ऐनको दफा १२८ बमोजिम प्रदान गरिने पुरस्कारको राशि र संख्या देहाय बमोजिम हुनेछः-

(क) सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार
(एक जनालाई) - एक लाख रुपैयाँ

(ख) उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार
(दुई जनालाई) -जनही पचहत्तर हजार रुपैयाँ

(ग) प्रदेश निजामती सेवा पुरस्कार (चार जनालाई) -जनही पचास हजार रुपैयाँ

(२) प्रदेश सरकारले कर्मचारीलाई उपनियम (१) बमोजिमको पुरस्कार प्रदान गर्दा त्यस्तो कर्मचारीले गरेको मुख्य काम तथा योगदान उल्लेख गर्नु पर्नेछ।

(३) उपनियम (१) बमोजिमको पुरस्कारको घोषणा निजामती सेवा दिवसको अवसरमा गरिनेछ।

(४) उपनियम १ बमोजिमको पुरस्कार सिफारिस गर्न देहाय बमोजिमको समिति रहनेछः

(क) प्रदेश सरकारका प्रमुख सचिव -अध्यक्ष

(ख) प्रदेश सचिव (कानून) -सदस्य

(ग) प्रदेश सरकारले तोकेको सचिव -सदस्य

(घ) कम्तिमा एघारौ तह वा सो सरहको पदबाट सेवा निवृत्त कर्मचारीमध्ये प्रदेश सरकारले तोकेको व्यक्ति -सदस्य

(ङ) प्रमुख निकायको सचिव - सदस्य सचिव

(५) उपनियम (४) बमोजिमको समितिले पुरस्कारका लागि देहायका सूचक समावेश गरी प्रदेश सरकारले स्वीकृत गरेको मापदण्ड बमोजिम सिफारिस गर्नु पर्नेछ।

(क) सेवा सर्त सम्बन्धी मापदण्ड

(१) प्रदेश निजामती सेवाको स्थायी पदमा सेवा गरेको,

(२) पछिल्लो तीन वर्षमा कुनै पनि विभागीय सजाय नपाएको,

(३) निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको,

(४) सम्पत्ति विवरण नियमित रूपमा पेश गरेको,

(५) पछिल्लो तीन वर्षमा गयल कट्टीमा नपरेको,

(६) व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको,

(७) प्रचलित कानून बमोजिम बरबुझारथ गरेको।

(ख) सिर्जनशीलता सम्बन्धी मापदण्ड

(१) नवप्रवर्तनात्मक (इनोभेटिभ) कार्य प्रस्तुत गरी प्रदेश निजामती सेवामा योगदान गरेको,

(२) सेवाग्राहीमैत्री वातावरण अभिवृद्धि गरेको,

(३) प्रदेश निजामती सेवामा थप योगदान (भ्यालु एड) गर्ने काम गरेको,

(४) सुशासन अभिवृद्धि गर्ने काम गरेको,

(५) पुरस्कार सिफारिस समितिले पुरस्कारको लागि सिफारिस गर्दा सम्भव भएसम्म भौगोलिक रूपमा समेत सन्तुलन हुने गरी कर्मचारीको नाम सिफारिस गर्नु पर्नेछ।

(६) पुरस्कार सिफारिस समितिले आवश्यक ठानेमा उपनियम (४) बमोजिम निर्धारित मापदण्डका अतिरिक्त थप सूचकका आधारमा समेत मूल्याङ्कन गर्न सक्नेछ र त्यस्ता सूचकहरु मापनयोग्य र वस्तुनिष्ठ हुनु पर्नेछ।

(७) यस नियम बमोजिम पुरस्कारको लागि सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि अनुसूची-३२ मा व्यवस्था भए बमोजिम हुनेछ।

(८) पुरस्कारको साथमा दिइने प्रमाणपत्रको ढाँचा अनुसूची-३३ बमोजिम हुनेछ।

(९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सरकारले उपनियम (४) बमोजिमको मापदण्ड पूरा गरेको र सेवामा बहाल रहँदै मृत्यु भएको

कर्मचारीको परिवारलाई पुरस्कार सिफारिस समितिको सिफारिसमा सम्मान सहित छुट्टै पुरस्कार प्रदान गर्न सक्नेछ।

(१०) पुरस्कार सिफारिस समितिको सचिवालय प्रमुख निकायमा रहनेछ।

१२८. निजामती सेवा दिवस: (१) प्रत्येक वर्ष भाद्र बाइस गते प्रदेश निजामती सेवा दिवस मनाइनेछ।

(२) उपनियम (१) बमोजिमको दिवस मनाउनका लागि प्रमुख सचिवको अध्यक्षतामा निजामती सेवा दिवस समारोह समिति गठन गरिनेछ।

(३) उपनियम (२) बमोजिम गठन गरिने समितिको सचिवालय मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहनेछ।

१२९. कम्पनी र व्यापार सञ्चालन तथा अन्यत्र नोकरी वा सेवा गर्ने सम्बन्धी व्यवस्था: ऐनको दफा ७९ र दफा ८० को उपदफा (३) को खण्ड (क) वा (घ) बमोजिम पूर्व स्वीकृति दिने सम्बन्धमा प्रमुख निकायले छुट्टै मापदण्ड बनाई लागू गर्न सक्नेछ।

१३०. कर्मचारीको आधिकारिक ट्रेड युनियन: (१) ऐनको दफा १२२ को उपदफा (१) बमोजिम गठन हुने प्रदेशस्तरीय कर्मचारीको ट्रेड युनियन दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले प्रदेशस्तरीय पदाधिकारी र सदस्यहरूको हस्ताक्षर गराई विधान संलग्न गरी

अनुसूची-३४ बमोजिमको ढाँचामा श्रम सम्बन्धी विषय हेर्ने मन्त्रालयमा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम ट्रेड युनियन दर्ता गराउन दिइने निवेदन र विधानसाथ प्रदेश निजामति ट्रेड युनियनको सदस्यता प्राप्त गर्न योग्य प्रदेशमा कार्यरत स्थायी कर्मचारीहरूको कुल संख्याको कम्तीमा बीस प्रतिशत कर्मचारीको हस्ताक्षर सहित ट्रेड युनियन दर्ताको लागि तोकिएको निकायमा निवेदन दिनु पर्नेछ।

(३) उपनियम (१) र (२) बमोजिम परेको निवेदन सम्बन्धमा दाबी विरोधको लागि पन्ध्र दिनको सूचना प्रकाशन गरी दाबी विरोध परेमा सो विषयमा समेत छानबिन गरी दर्ताको लागि रीत पुगे नपुगेको हेरी दाबी विरोध पर्ने म्याद समाप्त भएको पन्ध्र दिनभित्र दर्ता गरी सोको प्रमाण-पत्र दिनु पर्नेछ।

(४) ट्रेड युनियनका प्रदेशस्तरमा रहने कार्य समिति मातहत जिल्ला स्तरमा जिल्ला कार्य समिति गठन हुन सक्नेछ।

(५) कुनै पनि कर्मचारी एकै पटक एकभन्दा बढी ट्रेड युनियनको सदस्य हुने छैन।

(६) ट्रेड युनियनको सदस्य भई रहेको कर्मचारी कार्यालय प्रमुख भएमा निजको ट्रेड युनियनको सदस्यता स्वतः निस्क्रिय हुनेछ र ट्रेड युनियनमा निजको मताधिकार रहने छैन।

(७) उपनियम (३) बमोजिम दर्ता भएका ट्रेड युनियन प्रत्येक पाँच वर्षमा नवीकरण गर्नु पर्नेछ र नवीकरण गर्दा उपनियम (२) बमोजिमको शर्त पूरा गरेको हुनु पर्नेछ।

(८) उपनियम (७) बमोजिम नवीकरण नभएको ट्रेड युनियनको प्रदेश वा जिल्ला स्तरको ट्रेड युनियन गठन गर्न सकिने छैन।

तर, तत्काल कायम रहेका ट्रेड युनियनलाई यो नियमावली जारी भएपछि पहिलो पटकको लागि स्वतः दर्ता वा नवीकरण भएको मानिनेछ।

(९) ट्रेड युनियनको विधानमा देहायका विषयहरू समावेश गरिएको हुनु पर्नेछः-

- (क) ट्रेड युनियनको नाम र ठेगाना,
- (ख) ट्रेड युनियन स्थापना गर्नुको उद्देश्य,
- (ग) कार्य समितिको गठन विधि र कार्य अवधि (बढीमा पाँच वर्ष हुने),
- (घ) साधारण सदस्यता, पदाधिकारीको सङ्ख्या र तिनीहरूको निर्वाचन प्रक्रिया,
- (ङ) ट्रेड युनियनको कोष र त्यसको लेखापरीक्षण सम्बन्धी व्यवस्था,
- (च) पदाधिकारीको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन सकिने व्यवस्था,

- (छ) ट्रेड युनियनको प्रदेश अधिवेशन र कार्य समितिको काम, कर्तव्य, अधिकार र बैठक सम्बन्धी व्यवस्था,
- (ज) ट्रेड युनियन विधान संशोधन प्रक्रिया,
- (झ) ट्रेड युनियन विघटन सम्बन्धी व्यवस्था र यसरी विघटन भएमा त्यसको सम्पत्ति र दायित्त्व सम्बन्धी व्यवस्था,
- (ञ) आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गराउने र फिर्ता बोलाउने सम्बन्धी व्यवस्था।

(१०) आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्वका लागि प्रदेश स्तर र जिल्ला स्तरमा खसेको कुल सदर मतको दश प्रतिशत मत प्राप्त गरेको हुनु पर्नेछ।

(११) आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछः-

- (क) प्रदेश स्तरको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रदेश स्तरका ट्रेड युनियन बीच बाट तथा जिल्लास्तरको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धित जिल्लास्तरमा मान्यताप्राप्त ट्रेड युनियन बीच हुनेछ।
- (ख) आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्राप्त मतको आधारमा सम्बन्धित ट्रेड

युनियनहरूले पदाधिकारी र सदस्यहरू
चयन गरी पठाउनेछन्।

(ग) प्रदेशस्तर/मन्त्रालयस्तर/जिल्लास्तरको
आधिकारिक ट्रेड युनियनको स्वरूप
देहाय बमोजिम हुनेछः-

(अ) अध्यक्ष - १

(आ) उपाध्यक्ष - १

(इ) सचिव - १

(ई) कोषाध्यक्ष - १

(उ) सदस्यहरू - ७

(घ) प्रदेशस्तर/मन्त्रालयस्तर/जिल्लास्तरको
आधिकारिक ट्रेड युनियनको
पदाधिकारीहरूको बाँडफाँट देहाय
बमोजिम गरिनेछः-

(क) पहिलो मत प्राप्त गर्नेले- अध्यक्ष,
कोषाध्यक्ष र चार सदस्य,

(ख) दोस्रो मत प्राप्त गर्नेले- उपाध्यक्ष
र दुई सदस्य,

(ग) तेस्रो मत प्राप्त गर्नेले- सचिव र
एक सदस्य,

तर, दुई वटा मात्र ट्रेड युनियन
निर्वाचित भएमा पहिलो मत प्राप्त
गर्नेले सचिव पद र दोस्रो मत

प्राप्त गर्नेले थप एक सदस्य पद
प्राप्त गर्नेछन्।

(१३) आधिकारिक ट्रेड युनियनको कोषको
व्यवस्था देहाय बमोजिम हुनेछः-

(क) आधिकारिक ट्रेड युनियनको नाममा
एउटा कोष रहनेछ।

(ख) कोषमा देहाय बमोजिमको रकम
रहनेछः-

(१) आधिकारिक ट्रेड युनियनमा
क्रियाशील ट्रेड युनियनका
सदस्यबाट प्राप्त सदस्यता शुल्क
बापतको रकममध्ये आधिकारिक
ट्रेड युनियनले तोकेको रकम,

(२) नेपाल सरकार वा प्रदेश
सरकारबाट प्राप्त रकम,

(३) विभिन्न संघसंस्था र व्यक्तिबाट
प्राप्त रकम,

(४) कोषको सञ्चालन तथा
व्यवस्थापनबाट आर्जन भएको वा
वृद्धि भएको रकम,

(५) अन्य स्रोतबाट प्राप्त रकम।

(ग) आधिकारिक ट्रेड युनियनको कोषमा
जम्मा भएको रकमको बाँडफाँड र

उपयोग आधिकारिक ट्रेड युनियनले निर्धारण गरे बमोजिम हुनेछ।

(१४) उपनियम (१२) बमोजिम गठित आधिकारिक ट्रेड युनियनले कर्मचारीको सेवाको सुरक्षा, समय सापेक्ष सुविधा, वृत्ति विकास, कर्मचारीको जीउज्यानको सुरक्षा, कर्मचारीको व्यावसायिक सुरक्षाजस्ता कर्मचारी हकहितसँग सम्बन्धित विषयमा मात्र देहाय बमोजिम सामाजिक संवाद र सामूहिक सौदाबाजी गर्न पाउनेछः-

(क) स्थानीय जिल्लास्तर वा सोभन्दा तलका विभिन्न निकायसँग सम्बन्धित मागहरू सम्बन्धित निकायमा प्रस्तुत गर्न सक्नेछ। प्रस्तुत भएका मागको सम्बन्धमा स्थानीयस्तरमा आपसी छलफल गरी समस्याको समाधान खोज्न प्रयत्न गर्नु पर्नेछ। समस्याको समाधान हुन नसकेमा लिखित रूपमा श्रम सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मागको रूपमा पेश गर्नु पर्नेछ। पेश भएको समस्याको सम्बन्धमा छलफल गर्दा एक्काइस दिनभित्र समाधान गर्न प्रयास गर्नु सम्बन्धित मन्त्रालयको सचिवको कर्तव्य हुनेछ। सोबमोजिम समस्या

समाधान हुन नसकेमा सोको विवरण सहित प्रमुख निकायमा पठाउनु पर्नेछ।

(ख) प्रदेश मन्त्रालय, आयोग, सचिवालय र प्रदेशस्तरका कार्यालयसँग सम्बन्धित मागहरू लिखित रूपमा सम्बन्धित निकायमा प्रस्तुत गर्नु पर्नेछ र यसरी प्राप्त भएका मागको सम्बन्धमा छलफल गराइ मन्त्रालय, आयोग, सचिवालय र प्रदेशस्तरका कार्यालय आफैले निर्णय गरी पूरा गर्न सकिने जायज माग एक्काइस दिनभित्र पूरा गर्ने र अन्य निकायमा पेश गर्नुपर्ने विषयका हकमा सम्बन्धित निकायमा पठाइ सोको जानकारी ट्रेड युनियनलाई दिनु पर्नेछ र तत्तत् निकायले पनि सामाजिक संवाद र सामूहिक सौदाबाजीको प्रक्रियाबाट एक्काइस दिनभित्र समाधान खोज्नु पर्नेछ। सो बमोजिम समस्या समाधान हुन नसकेमा सोको विवरण सहित प्रमुख निकायमा पठाउनु पर्नेछ।

(ग) प्रदेशस्तरको आधिकारिक ट्रेड युनियनले कर्मचारीको हकहितसँग सम्बन्धित विषयमा मन्त्रालयमा लिखित रूपमा मागहरू प्रस्तुत गर्न सक्नेछ। यसरी

पेश भएका विषयको सम्बन्धमा मन्त्रालय र आधिकारिक ट्रेड युनियन बीच छलफल गरी विवादको समाधान खोज्नु दुवै पक्षको कर्तव्य हुनेछ।

(घ) विवादको समाधान खोज्न मन्त्रालय वा प्रमुख निकायले तत्परता नदेखाएमा वा विवादको समाधान एक्काइस दिनभित्र निस्कन नसकेमा आधिकारिक युनियनले उक्त विषय छलफलका लागि कर्मचारीका बीच लैजान सक्नेछन्। आधिकारिक युनियनका प्रदेश मन्त्रालय र जिल्ला गरी एकाउन्न प्रतिशत कार्यसमितिले उक्त मागहरू समर्थन जनाएमा सो समर्थन समेत राखि पुनःमन्त्रालयमा माग पेश गर्न सकिनेछ। यसरी पेश भएको मागहरू एक्काइस दिनभित्र समाधान नभएमा उक्त विषयको समाधानको लागि श्रम सँग सम्बन्धित मन्त्रालयमा पठाईनेछ।

(ङ) श्रमसँग सम्बन्धित मन्त्रालयले दुबै पक्षविच वार्ता गराई समाधानको लागि पहल गर्नेछ।

(च) विवादको समाधान हुन नसके कर्मचारीले विरोधका कार्यक्रम सञ्चालन गर्न चाहेमा

आधिकारिक ट्रेड यूनियनले माग दाबि र औचित्यको सुचना सहित ३० (तीस) दिन अगावै मन्त्रालय समक्ष प्रदेश मन्त्रालय र जिल्ला स्तरका ट्रेड यूनियनमा आवद्ध सदस्यहरुको ५१(एकाउन्त्र) प्रतिशत मतद्वारा पारित प्रस्ताव र सो सम्बन्धी सुचना दिई प्रचार प्रसार गर्ने, कालो पट्टि बाधने, कार्य बहिस्कार गर्ने, शान्तिपुर्ण प्रदर्शन गर्ने र शान्तिपुर्ण हडताल गर्ने सम्मका सामूहिक सौदाबाजिका कार्य गर्न पाउनेछन्।

तर,

कसैको ईच्छा विपरित जोर जबरजस्ती गर्ने, करकाप गर्ने, अषिष्ट रुपमा प्रस्तुत हुने, सार्वजनिक सम्पत्तीको तोडफोड गर्ने, कार्यालयमा तालाबन्दी गर्ने, चक्काजाम र नेपाल बन्द तथा नेपाल सरकार र प्रदेश सरकारले सुचना प्रकाशित गरी विशेष परिस्थिति भनि हडताल गर्न निषेध भनि तोकेका स्थान तथा अत्यावश्यक सेवा सञ्चालनमा अवरोध पुर्याउन पाईने छैन।

(छ) आधिकारिक ट्रेड यूनियनले यस उपनियम बमोजिम प्रस्तुत गरेका आर्थिक मागहरु मुलुक र प्रदेशको

आर्थिक अवस्था तथा क्षमतालाई विचार गरी पूरा गर्न प्रदेश सरकारले प्रयत्न गर्नेछ र यस सम्बन्धमा प्रदेश सरकार (मन्त्रिपरिषद्)को निर्णय अन्तिम हुनेछ।

(ज) यस उपनियममा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै एउटा कार्यालयको समस्यालाई लिएर अन्य कार्यालयको काममा बाधा पुऱ्याउन र हडताल गर्न पाइने छैन।

(१५) उपनियम (१४) को खण्ड (क), (ख), (ग) र (घ) बमोजिमका प्रक्रिया चलिरहेको अवस्थामा र सो अगावै कुनैपनि विरोधका कार्यक्रम सञ्चालन गर्न पाइने छैन।

(१६) उपनियम (१४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमका माग वा दाबी प्रस्तुत गर्न पाइने छैन:-

- (क) संविधान प्रतिकूल हुने,
- (ख) अप्रमाणित वा आधारहीन आरोपको आधारमा कसैको हित प्रतिकूल हुने,
- (ग) कुनै कर्मचारीको व्यक्तिगत आचरणमा असर पर्ने विषय,
- (घ) कर्मचारीसँग असम्बन्धित विषय,

स्पष्टीकरण: यस खण्डको प्रयोजनका लागि कुनै विषय कर्मचारीसँग सम्बन्धित

हो वा होइन भन्ने विषयमा विवाद भएमा मुख्य न्यायाधिवक्ताको राय बमोजिम प्रमुख सचिवले निर्णय गर्नेछ।

(ड) सामाजिक संवाद र सामूहिक सौदाबाजी भएको दुई वर्ष व्यतीत नभई।

(१७) यस नियम बमोजिम कुनै विवादको सम्बन्धमा दुई पक्षबीच भएको सम्झौतामा उल्लिखित शर्तहरू पालना गर्नु दुबै पक्षको कर्तव्य हुनेछ।

(१८) सम्झौता कार्यान्वयन सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा आपसी छलफलबाट समाधान गरिनेछ। छलफलबाट समेत समाधान हुन नसकेमा सम्झौता कार्यान्वयनको लागि श्रम अदालतमा निवेदन दिन सकिनेछ। सो विषयमा श्रम अदालतको निर्णय अन्तिम हुनेछ।

स्पष्टीकरण: यस उपनियमको प्रयोजनका लागि श्रम अदालत भन्नाले प्रचलित संघीय कानून बमोजिम गठित श्रम अदालत सम्झनु पर्छ।

१३१. कर्मचारी सम्बन्ध समिति: (१) प्रदेश निजामती सेवालार्ई समय सापेक्ष सुधार गरी सेवा प्रवाहलार्ई जनमुखी बनाउन, कर्मचारीको मनोबल अभिवृद्धि गर्न र असल कार्य संस्कृतिको विकास गर्न आपसी छलफल, विचार, विमर्श गरी सुझाव दिन र समसामयिक विषयहरू कार्यान्वयन गर्न देहायको समिति रहनेछ:-

- क) मुख्यमन्त्री वा निजले तोकेको मन्त्री
-अध्यक्ष
- ख) प्रमुख सचिव - सदस्य
- ग) प्रमुख सचिवले तोकेको सचिव -
सदस्य सचिव
- घ) श्रम सम्बन्धी विषय हेर्ने मन्त्रालयको
सचिव - सदस्य
- ङ) आर्थिक मामिला मन्त्रालय हेर्ने
मन्त्रालयका सचिव - सदस्य
- च) आधिकारिक ट्रेड युनियनका अध्यक्ष -
सदस्य

(२) समितिको बैठक वर्षमा एकपटक वा आवश्यकता अनुसार अध्यक्षले बोलाउनेछ।

(३) आधिकारिक ट्रेड युनियनको प्रदेशस्तरीय कार्य समितिको बहुमतले निर्णय गरी बैठक बोलाउनका लागि अध्यक्ष समक्ष लिखित निवेदन दिएमा निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र अध्यक्षले बैठक बोलाउन सक्नेछ।

(४) समितिको कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।

१३२.पोशाक लगाउनु पर्ने: (१) प्रत्येक कर्मचारीले कार्यालयमा उपस्थित हुँदा नेपाल सरकार वा प्रदेश सरकारले तोके बमोजिमको पोशाक लगाउनु पर्नेछ।

(२) निजामती कर्मचारीले प्रदेश सरकारको प्रतिनिधित्व गरी औपचारिक कार्यक्रममा भाग लिँदा उपनियम (१) बमोजिमको पोशाक लगाउनु पर्नेछ।

(३) उपनियम (१) को प्रयोजनको लागि प्रदेश सरकारले तोके बमोजिमको पोशाक भत्ता प्रत्येक वर्षको चैत्र महिनाको तलबसँगै भुक्तानी गरिनेछ।

(४) निजामती कर्मचारीले निर्धारित पोशाक लगाए नलगाएको सम्बन्धमा मन्त्रालयले समय समयमा अनुगमन गरी निर्धारित पोशाक नलगाउने कर्मचारीको अभिलेख राख्नु पर्नेछ।

(५) उपनियम (४) बमोजिम गरिएको अनुगमनमा एक वर्षमा तीन पटकभन्दा बढी पटक निर्धारित पोशाक नलगाउने कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गर्न सक्नेछ।

१३३. निरीक्षण तथा समीक्षा गर्ने: (१) कार्यालय प्रमुख वा विभागीय प्रमुखले आफ्नो कार्यालयका कर्मचारीले कार्यालय समयको पालना गरे नगरेको, निर्धारित पोशाक लगाए नलगाएको, काम कारबाहीमा लापरवाही वा ढिलासुस्ती भए नभएको वा सेवाग्राहीलाई समयमै सेवा दिए नदिएको सम्बन्धमा समय समयमा सुपरीवेक्षण र छड्के निरीक्षण गरी त्यसको अद्यावधिक विवरण मासिक रूपमा तयार गर्नु पर्नेछ।

(२) मन्त्रालय, प्रदेश स्तरीय र जिल्ला स्तरीय कार्यालयले आफू मातहतका कार्यालयको वर्षमा कम्तीमा एक पटक निरीक्षण गर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिम निरीक्षण गर्दा देखिएका सुधार गर्नु पर्ने वा सच्याउनु पर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने, छानबिन एवं कारबाही गर्नु पर्ने विषयमा तत्काल कारबाही शुरू गर्ने तथा सिफारिस गर्नु पर्ने विषयमा तत्काल सम्बन्धित निकायमा सिफारिस गर्ने दायित्व यसरी निरीक्षण गर्ने निकायको हुनेछ।

(४) कार्यालय प्रमुख वा विभागीय प्रमुखले प्रत्येक महिना समाप्त हुनासाथ कर्मचारी बैठक गरी आफ्नो कार्यालय अन्तर्गतको अधिल्लो महिनासम्मको प्रगति समीक्षा तथा आगामी महिना गर्नु पर्ने कार्यक्रमको निर्धारण गरी त्यसको विवरण माथिल्लो निकाय समक्ष पठाउनु पर्नेछ।

१३४. कर्मचारीको परिचयपत्र सम्बन्धी व्यवस्था: (१) कार्यालयमा कार्यरत रहेको समयमा प्रत्येक कर्मचारीले परिचयपत्र लगाउनु पर्नेछ।

(२) कर्मचारीको परिचयपत्रको ढाँचा अनुसूची-३५ बमोजिम हुनेछ।

१३५. कर्मचारीको नैतिक दायित्व: कर्मचारीले आफ्नो कर्तव्य पालना गर्दा प्रचलित कानूनको अधीनमा रही देहायका नैतिक दायित्वलाई ध्यान दिनु पर्नेछ:-

- (क) सेवाग्राहीलाई सम्मानपूर्ण व्यवहार गर्ने,
- (ख) राष्ट्र र जनताको बृहत्तर हितलाई प्राथमिकता दिने,
- (ग) वस्तु तथा सेवाको वितरणको मापदण्ड र कार्यविधिको पारदर्शिता कायम राख्ने,
- (घ) सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने,
- (ङ) साधन र स्रोतको मितव्ययितापूर्वक परिचालन गर्ने,
- (च) साधन र स्रोत कार्यालयको काममा मात्र प्रयोग गर्ने,
- (छ) कार्यसम्पादन प्रक्रियालाई सरलीकरण गर्ने,
- (ज) न्यूनतम समयमा कार्य जिम्मेवारी सम्पादन गर्न प्रयत्नरत रहने,
- (झ) आधारभूत मानवीय मूल्य र मान्यताप्रति सम्मान गर्ने,
- (ञ) सबै समुदाय र क्षेत्रप्रति समान दृष्टिकोण राखी समान व्यवहार र सम्मान गर्ने,
- (ट) कार्यालय समयमा कार्यालयको काम बाहेक अन्य व्यक्तिगत काम नगर्ने,
- (ठ) कार्यालय समयमा कार्यालयको काममा बाहेक सामाजिक सञ्जालको प्रयोग नगर्ने।

१३६. बरबुझारथ गर्नु पर्ने: (१) ऐनको दफा १२४ बमोजिम कर्मचारीले आफूले बुझाउनु पर्ने सबै नगदी, जिन्सी वा कागजपत्र जे जति आफ्नो जिम्मामा छ सो प्रदेश सरकारबाट अन्यथा तोकिएमा बाहेक पन्ध्र दिनभित्र सम्बन्धित कर्मचारीलाई बुझाइ दिनु पर्नेछ र बुझ्नु पर्ने कर्मचारीले पनि सोही म्यादभित्र बुझ्नु पर्नेछ।

(२) प्रत्येक कर्मचारीले बहाली गर्न चाहेको दिनको सूचना साबिकवालालाई सकेसम्म चाँडो दिनु पर्नेछ र साबिकवालाले पनि त्यही दिन बरबुझारथ गर्न तयार रहनु पर्नेछ।

(३) बरबुझारथ गर्ने काम सम्पन्न भएपछि त्यसको सूचना तालुक कार्यालयमा पठाउनु पर्नेछ। हालवालाले बहाल गरी सकेको नभए साबिकवालाले कार्यालयले तोकेको कर्मचारीलाई बरबुझारथ गरी म्यादभित्र नयाँ कार्यालयमा बहाल गर्न जानु पर्नेछ र सो कर्मचारीले पनि बुझी लिनु पर्नेछ।

(४) कुनै पनि कर्मचारी मनासिब कारणले बरबुझारथ गर्न असमर्थ भएमा बरबुझारथको लागि आफ्ना नजिकका नातेदार वा पत्यारका मानिस वारिस खडा गरी बुझ्ने वा बुझाउने व्यवस्था गर्न सक्नेछ।

(५) बरबुझारथ गर्ने कर्मचारीलाई अनुसुची-१३६ को ढाँचामा बरबुझारथको प्रमाणपत्र दिनु पर्नेछ।

१३७. नतिजामूलक कार्य तालिका बनाउनु पर्ने: (१) प्रत्येक कार्यालय प्रमुख वा विभागीय प्रमुखले प्रत्येक पदको

लागि तोकिएको काम, कर्तव्य तथा जिम्मेवारीका आधारमा आफू मातहतका सबै कर्मचारीको कार्य विभाजन स्पष्ट खुल्ने गरी वार्षिक कार्यतालिका बनाई राख्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम कार्यतालिका बनाउँदा सम्बन्धित कर्मचारीको कार्यसम्पादनलाई नतिजामूलक बनाउन कामको विस्तृत विवरण, परिमाण, लागत र समय अवधि समेत यथासम्भव खुलाउनु पर्नेछ।

१३८. सम्बद्धता निर्धारण समिति: (१) ऐनको दफा ३८ को उपदफा (६) बमोजिम बढुवा प्रयोजनको लागि कर्मचारीले हासिल गरेको शैक्षिक उपाधि सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित छ वा छैन भन्ने द्विविधा भएमा सो सम्बन्धमा देहाय बमोजिमको समितिले निर्णय गर्नेछः-

- क) सेवा, समूह वा उपसमूह संचालन गर्ने मन्त्रालयको सचिव - सदस्य
- ख) आयोगको सचिव - सदस्य
- ग) प्रमुख निकायको सचिव - सदस्य
- घ) नेपालको कुनै विश्वविद्यालयको सम्बद्धता निर्धारण गर्नुपर्ने विषयसँग सम्बन्धीत प्रध्यापक वा विशेषज्ञ एकजना - सदस्य
- ङ) सेवा, समूह वा उपसमूह संचालन गर्ने मन्त्रालयको सचिवले तोकेको अधिकृत - सदस्य सचिव

(२) बढुवाको सम्भाव्य उम्मेदवारले दरखास्तसँग पेश गरेको शैक्षिक योग्यताको सम्बन्धमा बढुवा समितिको बैठक बस्नुभन्दा अगाडि उपनियम (१) बमोजिमको समितिले सम्बद्धता निर्धारण गरेमा त्यस्तो शैक्षिक योग्यताको अङ्क समेत बढुवाको लागि गणना गरिनेछ।

(३) यस नियम बमोजिमका समितिद्वारा सम्बद्धता निर्धारण गरिएका शैक्षिक योग्यताका विषय सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्नेछ।

(५) उपनियम (१) बमोजिमको समितिको सचिवालय सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयमा रहनेछ।

१३९.राजीनामा सम्बन्धी व्यवस्था: (१) कर्मचारीले स्वेच्छाले आफ्नो पदबाट राजीनामा दिन चाहेमा आफू कार्यरत कार्यालयमा लिखित रूपमा अनुसूची-३७ बमोजिमको ढाँचामा राजीनामाको लागि निवेदन पेश गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम आफ्नो कार्यालयमा पेश हुन आएको निवेदनमा सम्बन्धित कर्मचारीलाई अनुसूची-३८ बमोजिमको ढाँचामा सनाखत गराउनु पर्नेछ।

तर, नेपाल बाहिर रहेको कर्मचारीले राजीनामा सनाखत गराउनु पर्दा नेपाली राजदूतावास समक्ष र नेपाली राजदूतावास नभएको मुलुकमा रहेको भएमा

सम्बन्धित मुलुकको नोटरी पब्लिक समक्ष सनाखत गराई पठाउन सक्नेछ।

(३) उपनियम (१) र (२) बमोजिम पेश भएको राजीनामा देहाय बमोजिमका निकाय वा पदाधिकारीले स्वीकृत गर्न सक्नेछन्-

(क) अधिकृत एघारौं तह, सचिव र प्रमुख सचिवको पदका कर्मचारीको प्रदेश सरकारले,

(ख) अधिकृत सातौँदेखि अधिकृत दशौँ तह वा सो सरहको कर्मचारीको प्रमुख सचिवले,

(ग) अधिकृत छैटौँ र सहायक तहका कर्मचारीको सम्बन्धित मन्त्रालयको सचिव वा विभागीय प्रमुख वा कार्यालय प्रमुखले।

(४) उपनियम (१) बमोजिम कुनै कर्मचारीले आफ्नो पदबाट राजीनामा दिएमा निजले प्रदेश सरकारलाई तिर्नु बुझाउनु पर्ने दायित्त्व बाँकी नरहेको, निजको राजीनामा लागू हुने मितिसम्मको नोकरी अवधि अद्यावधिक रहेको र विभागीय कारबाही शुरू नभएको यकिन भएमा निजको राजीनामा स्वीकृत गर्न सकिनेछ।

१४०. अवकाश पत्र: कर्मचारीलाई अवकाशको पत्र दिने अधिकार अख्तियारवालालाई हुनेछ।

१४१. सेवाबाट बर्खास्त हुनेहरूको अभिलेख राख्ने: (१) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट

बर्खास्त भएका कर्मचारीको सम्बन्धमा बर्खास्त गरिएको आदेश दिने अधिकारीले त्यस्ता कर्मचारीको तीन पुस्ते खुलेको हुलिया समेतको सूचना आयोग, प्रदेश प्रहरी कार्यालयमार्फत् प्रहरी प्रधान कार्यालय र प्रदेश किताबखानालाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम सेवाबाट बर्खास्त गरिएको व्यक्ति प्रदेश निजामती सेवा वा पदमा पुनः नियुक्त भएमा निजले त्यसरी पुनः नियुक्त भई पाएको तलब निजबाट फिर्ता गराई निजलाई तुरुन्त सेवाबाट बर्खास्त गरिनेछ।

१४२. प्रतिलिपि दिनु पर्ने: कुनै कर्मचारीले प्रदेश किताबखानामा रहेको आफूसँग सम्बन्धित अभिलेखको प्रतिलिपि आफै वा आफू कार्यरत रहेको कार्यालय मार्फत् माग गरेमा प्रदेश किताबखानाले निजको अभिलेखको प्रतिलिपि दिनु पर्नेछ।

१४३. पीरमर्का, गुनासो र सुनुवाइ सम्बन्धी व्यवस्था: (१) ऐनको दफा १२३ को उपदफा (१) बमोजिम कर्मचारीले आफूलाई परेको पीरमर्का तथा गुनासो सम्बन्धित सुपरिवेक्षक वा कार्यालय प्रमुख समक्ष पेश गरेकोमा सो तहबाट समाधान हुन नसकेमा त्यस्तो पीरमर्का तथा गुनासो देहायको समिति समक्ष राख्न सक्नेछन्:-

क) सम्बन्धित मन्त्रालय, आयोग वा सचिवालयको सचिव वा अधिकृत बाह्रौ तहको अधिकृत -संयोजक

ख) प्रमुख निकायको अधिकृत नवौं वा दशौं
तहको अधिकृत प्रतिनिधि -सदस्य

ग) मुख्यन्यायधिवक्ताको कार्यालयको उप-
न्यायधिवक्ता -सदस्य

घ) कर्मचारीको आधिकारिक ट्रेड
युनियनको अध्यक्ष -सदस्य

(२) उपनियम (१) बमोजिमको समितिको
सचिवालय प्रमुख निकायको कार्यालयमा रहनेछ।

(३) प्रमुख निकायले पीरमर्का र गुनासो
व्यवस्थापन सम्बन्धी निर्देशिका जारी गर्न सक्नेछ।

१४४.पदपूर्तिको बन्देज: प्रदेश निजामती सेवाका रिक्त पदमा
ऐन र यस नियमावलीमा व्यवस्था भएदेखि बाहेक अन्य
तरिकाबाट पदपूर्ति गरिने छैन।

१४५.बेपत्ता भएका कर्मचारीको परिवारलाई सुविधा दिइने: (१)
ऐनको दफा ६५ बमोजिम दुई वर्षदेखि हराई सम्पर्क
नभएको र मरे बाँचेको पत्ता नलागेको कर्मचारीलाई
ऐनको दफा ९७ को खण्ड (ड) बमोजिम सेवाबाट
हटाइएकोमा निजले पाउने उपदान वा निवृत्तिभरणको
रकम निजको परिवारलाई दिइनेछ।

(२) उपनियम (१) बमोजिमको कर्मचारीको
परिवारले सो बमोजिमको रकम प्राप्त गर्न त्यस्तो
कर्मचारीको स्थायी बतन भएको स्थानीय तह तथा हराई
बेपत्ता हुनुअघि बहाल रहेको जिल्लाको जिल्ला प्रहरी
कार्यालयबाट निज दुई वर्षदेखि हराई बेपत्ता भई मरे

बाँचेको पत्ता नलागेको भन्ने व्यहोराको सिफारिस लिई पेश गर्नु पर्नेछ।

१४६. व्यवस्थापन परीक्षण सम्बन्धी कार्यविधि: (१) प्रमुख निकायले ऐनको दफा १३१ बमोजिम आकस्मिक रूपमा प्रदेश सरकारका निकायको व्यवस्थापन परीक्षण गर्न सक्नेछ।

(२) मन्त्रालयले आफ्ना मातहतका निकायलाई समेत उपनियम (१) बमोजिम व्यवस्थापन परीक्षण गर्न लगाइ प्रतिवेदन पेश गर्न लगाउन सक्नेछ।

(३) उपनियम (१) वा (२) बमोजिम व्यवस्थापन परीक्षण गर्दा प्रदेश सरकारका निकायले सम्बन्धित अभिलेख तथा कागजातहरू देखाउनु पर्नेछ।

(४) ऐनको दफा १३१ बमोजिम प्रदेश सरकार समक्ष पेश भएको व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन प्रमुख निकायले सार्वजनिक गरी व्यवस्थापन परीक्षण गरिएको निकायमा पठाउनेछ। त्यस्तो प्रतिवेदनमा उल्लिखित कैफियत, सुझाव वा अनियमितता फछ्यौट गर्ने दायित्व सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखको हुनेछ।

(५) उपनियम (४) बमोजिमको प्रतिवेदनमा उल्लिखित कैफियत, सुझाव वा अनियमितता फछ्यौट नगर्ने विभागीय प्रमुख वा कार्यालय प्रमुखलाई प्रमुख निकायले अवधि तोकी फछ्यौटको लागि लेखी पठाउनेछ। यसरी तोकिएको अवधिभित्र त्यस्तो कैफियत,

सुझाव वा अनियमितता फछ्यौट नगर्ने विभागीय प्रमुख वा कार्यालय प्रमुखलाई अख्तियारवालाले विभागीय कारबाही गर्नेछ।

१४७. अधिकार प्रत्यायोजन: (१) प्रदेश सरकारले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकार प्रमुख सचिव वा सचिव वा कुनै कर्मचारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ।

(२) यस नियमावली बमोजिम कुनै अधिकारीलाई प्राप्त अधिकार आफ्नो सामान्य रेखदेखमा रही प्रयोग र पालना गर्ने गरी निजले आफूमातहतका कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।

१४८. करार कर्मचारीको सामाजिक सुरक्षा योजना: (१) ऐनको दफा १३५ को उपदफा (१) बमोजिम करारका कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समावेश गर्न प्रदेशको अर्थ मन्त्रालयको सहमति लिइ प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरे बमोजिम हुनेछ।

(२) उपनियम (१) बमोजिमको सूचनामा देहायका विषय उल्लेख हुनुपर्नेछ:

(क) समावेश गरिने सामाजिक सुरक्षा योजनाका प्रकार,

(ख) सामाजिक सुरक्षामा करारका कर्मचारीले योगदान गर्नुपर्ने रकमको भार,

- (ग) सामाजिक सुरक्षामा प्रदेश सरकारले योगदान गर्ने रकमको भार,
- (घ) सामाजिक सुरक्षा लागु हुने मिति,
- (ङ) करारका कर्मचारीसँग गरिने करार सम्झौतामा सामाजिक सुरक्षाको सम्बन्धमा उल्लेख गर्नुपर्ने विषय ।

१४९. विज्ञको रूपमा काम लिन सक्ने: (१) ऐनको दफा १३६ बमोजिमको नागरिकलाई सरकारी निकायको कार्यक्षेत्र सम्बद्ध विषयका लागि दुई वर्ष अवधिको करार सम्झौता गर्दा स्नातक तहमा स्वर्ण पदक प्राप्त गर्नेलाई अधिकृत सातौं तहको पारिश्रमिक र स्नातकोत्तर तहमा स्वर्ण पदक प्राप्त गर्नेलाई अधिकृत नवौं तहको पारिश्रमिक दिई योजना, विकास, सार्वजनिक प्रशासन, वन तथा वातावरण, पर्यटन, पूर्वाधार, उद्योग तथा पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा विज्ञको रूपमा काममा लगाउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिमका नागरिकलाई विज्ञको रूपमा काममा लगाउनको लागि प्रदेश सरकारले सार्वजनिक सूचना आवाहन गर्नेछ ।

(३) प्रदेश सरकारले ऐनको दफा १३६ को अधिनमा रहि विज्ञको रूपमा काम गर्न निवेदन दिने नागरिकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले निर्धारण गरेको कार्यक्षेत्रगत शर्त सहितको जिम्मेवारी र सुविधा प्रदान गर्ने गरी करार सम्झौता गर्नेछ ।

(४) यस नियमलाई कार्यान्वयन गर्न प्रदेश सरकारले प्रत्येक आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्नुपर्नेछ ।

१५०. अनुसूची हेरफेर गर्ने: प्रमुख निकायले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर गर्न सक्नेछ ।

१५१. बचाउ: (१) प्रदेश निजामती सेवाको सम्बन्धमा यस नियमावलीमा लेखिए जति विषय यसै बमोजिम र अरूमा बेग्लाबेग्लै सेवा वा समूहको लागि पृथक रूपले लागू हुने गरी बनेका नियमहरूमा लेखिए बमोजिम हुनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बहुवाको सम्बन्धमा यसै नियमावली बमोजिम हुनेछ ।

अनुसूची-१

(नियम २ को खण्ड (ग) सँग सम्बन्धित)

कार्यालयहरूको नाम

- (१) प्रदेश लेखा नियन्त्रक कार्यालय ।
- (२) प्रदेश लेखा इकाई ।
- (३) खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ।
- (४) जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय ।
- (५) भूमिगत, जलस्रोत तथा सिँचाइ कार्यालय ।
- (६) पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय ।
- (७) पर्यटन तथा उद्योग कार्यालय ।
- (८) कृषि विकास निर्देशनालय ।
- (९) कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र ।
- (१०) पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय ।
- (११) कृषि ज्ञान केन्द्र ।
- (१२) भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ।
- (१३) मत्स्य विकास केन्द्र ।
- (१४) कुखुरा विकास फार्म ।
- (१५) पशुरोग अन्वेषण प्रयोगशाला ।
- (१६) एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय ।
- (१७) बाली संरक्षण प्रयोगशाला ।
- (१८) बिउ विजन प्रयोगशाला ।
- (१९) माटो तथा मल परीक्षण प्रयोगशाला ।
- (२०) पशुसेवा तालिम केन्द्र ।
- (२१) सहकारी रजिष्ट्रारको कार्यालय ।
- (२२) पूर्वाधार विकास निर्देशनालय ।
- (२३) पूर्वाधार विकास कार्यालय ।
- (२४) यातायात व्यवस्था सेवा कार्यालय ।

- (२५) यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ।
- (२६) यातायात व्यवस्था कार्यालय सवारी ।
- (२७) सहरी विकास तथा भवन कार्यालय ।
- (२८) वन निर्देशनालय ।
- (२९) वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ।
- (३०) डिभिजन वन कार्यालय/सव डिभिजन कार्यालय ।
- (३१) भू तथा जलाधार व्यवस्थापन कार्यालय ।
- (३२) शिक्षा तथा सामाजिक विकास निर्देशनालय ।
- (३३) शिक्षा तालिम केन्द्र ।
- (३४) पाल्पा दरबार संग्रहालय ।
- (३५) सामाजिक विकास कार्यालय ।
- (३६) स्वास्थ्य निर्देशनालय ।
- (३७) स्वास्थ्य तालिम केन्द्र ।
- (३८) प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र ।
- (३९) आयुर्वेद चिकित्सालय ।
- (४०) स्वास्थ्य कार्यालय ।
- (४१) प्रदेश सरकार मातहतका अस्पताल ।
- (४२) प्रदेश जनस्वास्थ्य प्रयोगशाला ।
- (४३) प्रदेश किताबखाना ।
- (४४) प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी स्थापना गरेका वा तोकेका कार्यालयहरू ।

अनुसूची-२

(नियम २ को खण्ड (घ) सँग सम्बन्धित)

विभागीय प्रमुखहरू

- (१) प्रदेश सरकारको प्रमुख सचिव।
- (२) मुख्य न्यायाधिवक्ता।
- (३) आयोगको अध्यक्ष।
- (४) प्रदेश सभाको सचिव।
- (५) प्रदेश सरकारका सचिवहरू।
- (६) सबै आयोग र सचिवालयका सचिवहरू।
- (७) सबै आयोग, सचिवालय र कार्यालयका एघारौँ तहका अधिकृतहरू।
- (८) प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका अधिकारी।

अनुसूची-३

(नियम ४ सँग सम्बन्धित)

प्रदेश निजामती सेवामा रहने समूह तथा उपसमूहहरू

प्रदेश निजामती सेवामा देहाय बमोजिमका समूह तथा उपसमूहहरू रहने छन्:-

सेवा	समूह	उपसमूह
१. प्रदेश इन्जिनियरिङ्ग सेवा	१.१ सिभिल इन्जिनियरिङ्ग	(क) जनरल (ख) हाइवे (ग) स्यानिटरी (घ) हाइड्रोपावर (ङ) विल्डिङ्ग एण्ड आर्किटेक्ट (च) इरिगेसन
	१.२ इलेक्ट्रिकल इन्जिनियरिङ्ग	
	१.३ इलेक्ट्रोनिक एण्ड टेलिकम्युनि केसन इन्जिनियरिङ्ग	
	१.४ मेकानिकल इन्जिनियरिङ्ग	
	१.५ माइनिङ्ग इन्जिनियरिङ्ग	
	१.६ केमिकल इन्जिनियरिङ्ग	
	१.७ जियोलोजी	(क) जनरल जियोलोजी (ख) हाइड्रो जियोलोजी (ग) जियोलोजी इन्जिनियरिङ्ग
	१.८ सभै	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

	१.९ एग्री इरिगेशन	
२. प्रदेश कानून सेवा		
३. प्रदेश कृषि सेवा	कृषि प्रसार	
	बागवानी	
	बाली विकास	
	बाली संरक्षण	
	माटो विज्ञान	
	मत्स्य	
	एग्री इकोनोमिक्स एण्ड एग्री मार्केटिङ	
	पशु चिकित्सक	
	खाद्य पोषण तथा गुण नियन्त्रण (फुड न्युट्रिशन एण्ड क्वालिटी कन्ट्रोल)	
	लाइभस्टक, पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट	
एग्री इन्जिनियरिङ्ग		
४. प्रदेश प्रशासन सेवा	प्रशासन	
	लेखा	
	राजस्व	
	त्रिविध	
५. प्रदेश वन	जनरल फरेष्ट्री	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

सेवा	फरेष्ट रिसर्च	
	स्वायल एण्ड वाटर कन्जरभेसन	
	बोटानी	
	वातावरण	
६. प्रदेश शिक्षा सेवा	शिक्षा प्रशासन	(क) निरीक्षण (ख) संस्कृत (ग) नेपाली (घ) विज्ञान (ङ) गणित (च) अंग्रेजी (छ) सामाजिक शिक्षा (ज) कृषि शिक्षा (झ) औद्योगिक शिक्षा (ञ) सेक्टरियल साइन्स (ट) शारीरिक शिक्षा (ठ) प्राविधिक तथा व्यावसायिक शिक्षा
	पुरातत्त्व	(क) पुरातत्त्व (ख) संग्रहालय
	मनोविज्ञान तथा परामर्श	
	परीक्षण तथा मूल्याङ्कन	
	पुस्तकालय विज्ञान	
	७. प्रदेश स्वास्थ्य सेवा	मेडिसिन

		<p>(घ) कार्डियोलोजी (ङ) ट्रपिकल मेडिसिन (च) पलमोनोलोजी (छ) ग्याष्ट्रो इन्टेरोलोजी (ज) इन्डोक्राइनोलोजी (झ) मेडिकल अंकोलोजी (ञ) हेपाटोलोजी (ट) फरेन्सिक (ठ) कम्प्युनिटी मेडिसिन (ड) क्लिनिकल जेनेटिक्स (ढ) जेरियास्ट्रिक मेडिसिन (ण) क्रिटिकल केयर मेडिसिन</p>
	सर्जरी	<p>(क) जनरल सर्जरी (ख) कार्डियोथेरासिक सर्जरी (ग) युरो सर्जरी (घ) ग्याष्ट्रो इन्टेरोजोलिकल सर्जरी (ङ) वर्न तथा प्लास्टिक सर्जरी (च) न्यूरो सर्जरी (छ) अर्थोपेडिक सर्जरी (ज) स्पाइनल सर्जरी (झ) आर्थ्रोप्लाष्टी तथा रिकन्स्ट्रक्शन सर्जरी (ञ) स्पोर्ट्स तथा आर्थ्रोस्कोपिकल सर्जरी (ट) पेडियाट्रिक सर्जरी (ठ) किडनी ट्रान्सप्लान्ट सर्जरी (ड) लिभर ट्रान्सप्लान्ट सर्जरी</p>
	रेडियोलोजी	
	रेडियसन अंकोलोजी/रेडियो	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

थेरापी	
डर्माटोलोजी, लेप्रोलोजी र भेनरल डिजिजेज	
साइक्याट्रि	
पेडियाट्रिक्स	(क) पेडियाट्रिक्स मेडिसिन (ख) निओनेटोलोजी
अपथल्मोलोजी	
अटोरिनो ल्यारिङ्गोलोजी	
एनेस्थेसियोलोजी	
अब्स्ट्रैटिक तथा गाइनोकोलोजी	
पब्लिक हेल्थ एडमिनिष्ट्रेशन	
जनरल हेल्थ सर्भिसिज	
मेडिकल जनरलिष्ट	
प्याथोलोजी	(क) जनरल प्याथोलोजी (ख) हिस्टो प्याथोलोजी (ग) माइक्रोबायोलोजी (ब्याक्टेरियोलोजी) (घ) हेमाटोलोजी (ङ) बायोकेमेष्ट्रि
जनरल नर्सिङ्ग	
कम्युनिटी नर्सिङ्ग/पब्लिक हेल्थ नर्सिङ्ग	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

डेण्टिष्ट्री	(क) जनरल डेण्टल (ख) इण्डोडोण्टिष्ट (ग) ओरल तथा मेक्जिलो फेसियल सर्जन (घ) प्रोस्थोडोण्टिष्ट (ङ) पेरियोडोण्टिष्ट (च) अर्थोडोण्टिष्ट
आयुर्वेद	(क) जनरल आयुर्वेद (ख) भेषाज (ग) काय-चिकित्सा (घ) शल्य तथा संज्ञाहरण (ङ) शालाक्य (च) स्त्रीरोग तथा प्रसूति (छ) कौमारभृत्य (ज) आयुर्वेद स्वास्थ्य प्रशासन
हेल्थ एजुकेशन	
मेडिकल ल्याब टेक्नोलोजी	(क) जनरल मेडिकल ल्याब टेक्नोजी (ख) माइक्रोबायोलोजी
हेल्थ इन्स्पेक्सन	
फार्मोसी	
साइकोलोजी	
बायोमेडिकल इन्जिनियरीङ	
फिजियोथेरापी	
रेडियोग्राफी	(क) रेडियोग्राफी (ख) रेडियोथेरापी
एकिकृत चिकित्सा	
होमियोप्याथी	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

	अकुपंचर	
	युनानी चिकित्सा	
	प्राकृतिक चिकित्सा	
	विविध	<p>(क) मेडिकल फिजिसिष्ट</p> <p>(ख) इ.सि.जि. टेक्नोलोजी</p> <p>(ग) एनेस्थेसिया</p> <p>(घ) अप्टोमेट्री</p> <p>(ङ) डाइटिसियन</p> <p>(च) स्वास्थ्य फोहोरमैला व्यवस्थापन</p> <p>(छ) ईको टेक्नोलोजी</p> <p>(ज) ओ टी टेक्नोलोजी</p> <p>(झ) माईक्रोसोसियल काउन्सिलर</p> <p>(ञ) डायालाइसिस टेक्नोलोजी</p> <p>(ट) मेडिकल इलेक्ट्रिक प्लम्बिङ टेक्नोलोजी</p> <p>(ठ) एस्टेरेलाइजेसन टेक्नोलोजी</p> <p>(ड) स्वास्थ्य व्यवस्थापन</p>

अनुसूची-४

(नियम ५ र नियम ६ को उपनियम (१) सँग सम्बन्धित)

प्रदेश निजामती सेवामा रहने पदहरू र न्यूनतम शैक्षिक योग्यता

सेवा	समूह	उपसमूह	तह	पदनाम	सेवा प्रवेशको न्यूनतम शैक्षिकयोग्यता
१. प्रदेश इन्जिनियरिङ	सिभिल	जनरल	११	सुपरिटेन्डेन्ट इन्जिनियर	
			१०	सिनियर डिभिजनल इन्जिनियर	
			९	डिभिजनल इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त।
			८	वरिष्ठ इन्जिनियर	
			७	इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण।
			६	प्राविधिक अधिकृत	
			५	सब इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

				इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
		६	वरिष्ठ ल्याब टेक्निसियन	
		५	ल्याब टेक्निसियन	मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी एक महिना स्वायल टेक्निसियन तालिम प्राप्त ।
		४	ल्याब असिस्टेन्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट टि.एस.एल.सी. वा एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी एक महिना स्वायल टेक्निसियन तालिम प्राप्त ।
	विल्डिङ एण्ड आर्किटेक्ट	१०	सिनियर डिभिजनल इन्जिनियर	
		९	डिभिजनल इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्किटेक्चरल वा सिभिल वा विल्डिङ वा स्ट्रक्चरल वा टाउन प्लानिङ वा स्ट्रक्चरल वा क्वान्टिटी सर्भे वा अर्बान प्लानिङ विषयमा कम्तीमा

				स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त ।
		८	वरिष्ठ इन्जिनियर	
		७	इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल वा आर्किटेक्चर इन्जिनियरिङ्ग विषयमा बी.इ. वा सो सरह उत्तीर्ण ।
		६	प्राविधिक अधिकृत	
		५	सब इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग/सिभिल वा आर्किटेक्चर विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण
		१०	सिनियर डिभिजनल इन्जिनियर	
	हाइवे	९	डिभिजनल इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा हाइवे इन्जिनियरिङ्ग वा स्वायल मेकानिक एण्ड फाउन्डेशन इन्जिनियरिङ्ग वा स्ट्रक्चरल

					<p>इन्जिनियरिङ वा जियोटेक्निकल इन्जिनियरिङ वा बायो इन्जिनियरिङ वा इन्जिनियरिङ जियोलोजी वा म्यानेजमेन्ट एण्ड इम्पलिमेन्टेसन अफ डेभलप प्रोजेक्ट, कन्ट्रक्सन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट वा इन्जिनियरिङ प्रोजेक्ट म्यानेजमेन्ट वा इन्टरनेशनल कन्ट्रक्सन प्रोजेक्ट वा ट्रान्सपोर्ट प्लानिङ वा ट्रान्सपोर्ट इकोनोमिक्स वा ट्रान्सपोर्टेशनल इन्जिनियरिङ वा ब्रिज इन्जिनियरिङ वा इन्भारोमेन्टल इन्जिनियरिङ वा रिभर इन्जिनियरिङ वा ट्राफिक इन्जिनियरिङ वा इन्फ्रास्ट्रक्चरल इन्जिनियरिङ वा हाइड्रोलोजी इन्जिनियरिङ वा अर्थक्वइक इन्जिनियरिङ वा प्रोजेक्ट प्लानिङ एण्ड डेभलपमेन्ट वा अर्बान ट्रान्सपोर्ट</p>
--	--	--	--	--	---

				प्लानिङ विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त ।	
			८	वरिष्ठ इन्जिनियर	
			७	इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा हाइवे इन्जिनिरिङ्ग वा ट्रान्सपोर्टेसनल इन्जिनिरिङ्ग वा स्ट्रक्चरल इन्जिनियरिङ्ग विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
			६	प्राविधिक अधिकृत	
			५	सब इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
		स्यानि टरी	१०	सिनियर डिभिजनल इन्जिनियर	
			९	डिभिजनल इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा

				स्यानिटरी इन्जिनियरिङ्ग वा पब्लिक हेल्थ इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त ।
८	वरिष्ठ इन्जिनियर			
७	इन्जिनियर			मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
६	प्राविधिक अधिकृत			
५	सब इन्जिनियर			मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
४	खानेपानी तथा सरसफाइ टेक्निसियन			मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उत्तीर्ण गरी खानेपानी तथा सरसफाइ विषयमा तालिम प्राप्त वा सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त ।

			१०	सिनियर डिभिजनल इन्जिनियर	
		इरिगेश न	९	डिभिजनल इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा वाटर रिसोर्स डेभलपमेन्ट वा हाइड्रोलजी वा वाटर युज मेनेजमेन्ट वा वाटर रिसोर्स इन्जिनियरिङ्ग वा हाइड्रोलजिकल इन्जिनियरिङ्ग वा ल्याण्ड एण्ड वाटर डेभलपमेन्ट वा हाईड्रो इन्फोरमेटिक्स वा सिभिल एण्ड मुनिसिपल इन्जिनियरिङ्ग वा कन्स्ट्रक्सन मेनेजमेन्ट वा एप्लाइड जियो मर्फोलोजिकल एण्ड इन्जिनियरिङ्ग जियोलोजिक सर्भे वा वाटर रिसोर्सेस म्यानेजमेन्ट वा इन्जिनियरिङ्ग सर्भे वा जियोटेकिनकल इन्जिनियरिङ्ग वा नेटुरल रिसोर्स म्यानेजमेन्ट वा हाइड्रोलिक इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरी ऐनको दफा १०

				को उपदफा (२) बमोजिम अनुभव प्राप्त ।
		८	वरिष्ठ इन्जिनियर	
		७	इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
		६	प्राविधिक अधिकृत	
		५	सब इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
		१०	सिनियर डिभिजनल इन्जिनियर	
	हाइड्रो पावर	९	डिभिजनल इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट देहायको कुनै इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त: १. हाइड्रोपावर वा हाइड्रोपावर डेभलपमेन्ट वा हाइड्रोपावर प्लानिङ्ग वा हाइड्रोपावर

				<p>डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट</p> <p>२. इन्जिनियरिङ्ग हाइड्रोलेजी वा हाइड्रोलिक्स वा हाइड्रोलिक इन्जिनियरिङ्ग</p> <p>३. वाटर रिसोर्सेज इन्जिनियरिङ्ग वा वाटर रिसोर्सेज डेभलपमेन्ट (सिभिल) इन्जिनियरिङ्ग वा हाइड्रोलेजी एण्ड वाटर रिसोर्सेस वा वाटर रिसोर्सेस इन्जिनियरिङ्ग म्यानेजमेन्ट वा इन्टर डिसिप्लिनरी वाटर रिसोर्सेस मेनेजमेन्ट वा हाइड्रोन्फरमेटिक्स वा वाटर एण्ड इन्भारोमेन्ट रिसोर्सेस म्यानेजमेन्ट।</p> <p>४. स्ट्रकचरल वा सिभिल वा इन्भारोमेण्टल वा इण्डिष्ट्रियल एण्ड सिभिल वा जियोटेक्निकल इन्जिनियरिङ्ग वा सिभिल एण्ड इन्भारोमेन्ट इन्जिनियरिङ्ग (स्ट्रकचरल मेकानिक्स)</p>	
			८	वरिष्ठ इन्जिनियर	
			७	इन्जिनियर	मान्यता प्राप्त शिक्षण

				संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा सिभिल एण्ड इन्भारोमेन्टल इन्जिनियरिङ्ग वा हाइड्रोपावर इन्जिनियरिङ्ग विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
		६	प्राविधिक अधिकृत	
		५	सब इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा डिप्लोमा तह वा सो सरह उत्तीर्ण ।
	इलेक्ट्रिकल	१०	सिनियर इलेक्ट्रिकल डिभिजनल इन्जिनियर	
		९	इलेक्ट्रिकल डिभिजनल इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।
		८	वरिष्ठ इलेक्ट्रिकल इन्जिनियर	
		७	इलेक्ट्रिकल इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			६	प्राविधिक अधिकृत	एक तहमुनीको योग्यता र तोकिएको अनुभव भएको ।
			५	सब इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा डिप्लोमा तह वा सो सरह उत्तीर्ण ।
	जियो लोजी	हाइड्रो जियो लोजी	१०	सिनियर डिभिजनल हाइड्रो जियो लोजी	
			९	डिभिजनल हाइड्रो जियो लोजी	मान्यता प्राप्त शिक्षण संस्थाबाट हाइड्रो जियो लोजी विषयमा वा हाइड्रो जियो लोजी वा ग्राउन्ड वाटर हाइड्रो लोजी लिड जियो लोजी वा जियो फिजिक्स वा जियो लोजिकल इन्जिनियरिङ वा एप्लाइड जियो लोजीमा एम.एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधी प्राप्त गरेको वा जियो लोजी वा जियो लोजिकल इन्जिनियरिङ वा जियो फिजिक्स विषयमा

				एम एस्सी वा सो सरहको स्नातकोत्तर उपाधी प्राप्त गरी ग्राउन्ड वाटर सम्बन्धी विषयमा तीन महिनाको तालिम प्राप्त गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त ।
		८	वरिष्ठ हाइड्रोजियोलो जिष्ट	
		७	हाइड्रोजियोलो जिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट हाइड्रोजियोलोजी विषयमा वा हाइड्रोजियोलोजी वा ग्राउन्ड वाटर हाइड्रोलोजी लिड जियोलोजी वा जियोफिजिक्स वा जियोलोजिकल इन्जिनियरिङ वा एप्लाइड जियोलोजीमा एम.एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधी प्राप्त गरेको वा जियोलोजी वा जियोलोजिकल इन्जिनियरिङ वा जियोफिजिक्स विषयमा एम एस्सी वा सो सरहको स्नातकोत्तर उपाधि प्राप्त

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

				गरी ग्राउन्ड वाटर सम्बन्धी विषयमा तीन महिनाको तालिम प्राप्त।
			६	हाइड्रोजियोलो जी अधिकृत
			५	हाइड्रोजियोलो जी प्राविधिक
				मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा बि.एस्सी वा सो सरह उत्तीर्ण।
			१०	सिनियर डिभिजनल जियोलोजिकल इन्जिनियर
		जियो लोजी इन्जिनियरी ङ्क	९	डिभिजनल जियोलोजिकल इन्जिनियर
				मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ्ग जियोलोजि विषयमा इन्जिनियरिङ्ग जियोलोजि लिइ जियोलोजी वा जियोफिजिक्स वा हाइड्रो जियोलोजी वा एप्लाइड जियोलोजी वा जियोलोजिकल इन्जिनियरिङ्गमा एम.एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधी प्राप्त गरेको वा जियोलोजी वा जियोलोजिकल इन्जिनियरिङ्ग वा जियोफिजिक्स विषयमा एम एस्सी वा सो सरहको

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

				स्नातकोत्तर उपाधी प्राप्त गरी इन्जिनियरिङ्ग जियोलोजी सम्बन्धी विषयमा तीन महिनाको तालिम प्राप्त गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त ।
			८	वरिष्ठ जियोलोजिकल इन्जिनियर
			७	जियोलोजिकल इन्जिनियर मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ्ग जियोलोजि विषयमा इन्जिनियरिङ्ग जियोलोजि लिड जियोलोजी वा जियोफिजिक्स वा हाइड्रो जियोलोजी वा एप्लाइड जियोलोजी वा जियोलोजिकल इन्जिनियरिङ्गमा एम.एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधी प्राप्त गरेको वा जियोलोजी वा जियोलोजिकल इन्जिनियरिङ्ग वा जियोफिजिक्स विषयमा एम एस्सी वा सो सरहको स्नातकोत्तर उपाधी प्राप्त गरी इन्जिनियरिङ्ग

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

				जियोलोजी सम्बन्धी विषयमा तीन महिनाको तालिम प्राप्त ।
		६	जियोलोजिल अधिकृत	
		५	जियोलोजिल प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा बि.एस्सी वा सो सरह उत्तीर्ण ।
		१०	सिनियर डिभिजनल जियोलोजिल इन्जिनियर	
	जनरल जियो लोजी मेकानिकल	९	डिभिजनल जियोलोजिल इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट जियोलोजि र एप्लाइड जियोलोजि वा इन्जिनियरिङ्ग जियोलोजि वा हाइड्रोजियोलोजी लिड जियोलोजी वा जियोफिजिक्स वा हाइड्रो जियोलोजी वा एप्लाइड जियोलोजी वा जियोलोजिकल इन्जिनियरिङ्गमा एम.एस्सी. वा सो सरहको स्नातकोत्तर उपाधी प्राप्त गरेको वा जियोलोजी वा जियोलोजिकल इन्जिनियरिङ्ग वा जियोफिजिक्स विषयमा

				एम एस्सी वा सो सरहको स्नातकोत्तर उपाधी प्राप्त गरी जियोलोजी सम्बन्धी विषयमा तीन महिनाको तालिम प्राप्त गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त ।
		८	वरिष्ठ जियोलोजिल इन्जिनियर	
		७	जियोलोजिल इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट जियोलोजि र एप्लाइड जियोलोजि वा इन्जिनियरिङ्ग जियोलोजि वा हाइड्रोजियोलोजी लिडि जियोलोजी वा जियोफिजिक्स वा जियोलोजिकल इन्जिनियरिङ्गमा एम.एस्सी. वा सो सरहको
		६	जियोलोजिल अधिकृत	
		५	जियोलोजिल प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा वि.एस्सी वा सो सरह उत्तीर्ण ।
		८	सिनियर इन्जिनियर	
		७	इन्जिनियर	मान्यता प्राप्त शिक्षण

				संस्थाबाट मेकानिकल इन्जिनियरिङ्ग विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
		६	मेकानिकल अधिकृत	
		५	मेकानिकल सुपरभाइजर	मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा डिप्लोमा तह वा सो सरह उत्तीर्ण ।
एगृ इरिगोसन		६	एशोसियसन अर्गनाइजर अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
		५	एशोसियसन अर्गनाइजर	मान्यता प्राप्त शिक्षण संस्थाबाट टि.एस.एल.सी वा एस.एल.सी वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालिम प्राप्त ।
सभे		१०	सिनियर डिभिजनल नापी अधिकृत	
		९	डिभिजनल नापी अधिकृत	राजपत्रांकित तृतीय श्रेणीको नापी अधिकृत वा सो सरहको पदको

				लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको र मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भे वा जियोमेटिक्ससँग सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।	
			८	वरिष्ठ नापी अधिकृत	
			७	नापी अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भे वा जियोमेटिक्स इञ्जिनियरिङ्गमा स्नातक वा सो सरह उत्तीर्ण ।
			६	प्राविधिक अधिकृत	
			५	सर्भेक्षक	शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेटिक्स विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र सरहको डिप्लोमा उत्तीर्ण वा विज्ञान (फिजिकल समूह) वा भूगोल विषय लिई प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा एक वर्षको

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

				जुनियर नापी तालिम प्राप्त गरेको
		११	सह सचिव	
		१०	निर्देशक (कानुन)	
		९	उपसचिव (कानुन)	मान्यताप्राप्त शिक्षण संस्थाबाट कानूनमा स्नातकोत्तर गरी ऐनको दफा १० को उपदफा (२) बमोजिमको अनुभव प्राप्त ।
		८	वरिष्ठ कानुन अधिकृत	
		७	कानुन अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट कानूनमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
		६	अधिकृत (कानुन)	
		५	कानुन सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह/प्लस टु वा सो सरह उत्तीर्ण ।

३. प्रदे श कृ षि	कृषि प्रसार	११	सह सचिव (प्रा.)/ महानिर्देशक	
		१०	कृषि प्रसार निर्देशक	
		९	मुख्य कृषि प्रसार अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट कृषि प्रसार विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२)बमोजिम अनुभव प्राप्त।
		८	वरिष्ठ कृषि प्रसार अधिकृत	
		७	कृषि प्रसार अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट वि.एस्सी.एग्नी. वा सो सरह उत्तीर्ण।
		६	कृषि प्राविधिक अधिकृत	
		५	कृषि प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग्नी (कृषिविज्ञान) उत्तीर्ण

				वा एस.एल.सी./टी.एस.एल. सीउत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Plant Science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्ष अध्ययन गरी १ वर्षे जे.टी. (कृषि विज्ञान) कोर्ष उत्तीर्ण।	
			४	सहायक कृषि प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी. वा टी.एस.एल.सी. उत्तीर्ण।
	बागवानी		१०	बागवानी विकास निर्देशक	
			९	मुख्य बागवानी विकास अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट बागवानी विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त।
			८	वरिष्ठ	

			बागवानी विकास अधिकृत	
		७	बागवानी विकास अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.एस्सी.एग््री. वा सो सरहउत्तीर्ण।
		६	बागवानी प्राविधिक अधिकृत	
		५	बागवानी प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग््री (कृषिविज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल. सीउत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Plant Science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्ष अध्ययन गरी १ वर्षे जे.टी. (कृषि विज्ञान) कोर्ष उत्तीर्ण।
		४	सहायक बागवानी प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी. वा टी.एस.एल.सी. उत्तीर्ण।
	मत्स्य	१०	मत्स्य विकास	

			निर्देशक	
		९	मुख्य मत्स्य विकास अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट एम.एस्सी. फिसरिज विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त।
		८	वरिष्ठ मत्स्य विकास अधिकृत	
		७	मत्स्य विकास अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट वि.एस्सी.एग््री/वि.एस्सी. (पशुविज्ञान)/बि.भि.एस्सी. एण्ड ए.एच. वा सो सरह उत्तीर्ण।
		६	मत्स्य अधिकृत	
		५	मत्स्य प्राविधिक	मान्यताप्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग््री (पशुविज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल. सीउत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा

				(Major in Animal Science) उत्तीर्ण वा जे.टी.ए. (पशु विज्ञान) कोर्स अध्ययन गरी १ वर्षे जे.टी. (पशु विज्ञान) कोर्स उत्तीर्ण।	
			४	सहायक मत्स्य प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण भई जे.टि.ए.पशु विज्ञान तालिम प्राप्त वा कृषि विषय लिई टी.एस.एल.सी. उत्तीर्ण।
लाइभष्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट (लापोडे डे)			१०	पशु विकास निर्देशक	
			९	मुख्यपशु विकास अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु विज्ञान सम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त।
			८	वरिष्ठ पशु विकास अधिकृत	
			७	पशु विकास अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट वि.एस्सी. (एनिमल साइन्स वा डेरी

				साइन्स) वा बि.टेक. (डेरी टेक्नोलोजी वा लाभइष्टक एक्सटेन्सन) वा बि.भि.एस्सी. एण्ड ए.एच. वा सो सरह उत्तीर्ण ।
			६	पशु सेवा अधिकृत
			५	पशु सेवा प्राविधिक
			४	सहायक पशु सेवा प्राविधिक
बाली		१०	बाली विकास	मान्यताप्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग्री (पशु विज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल. सी उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in animal science) उत्तीर्ण वा जे.टी.ए. (पशु विज्ञान) कोर्ष अध्ययन गरी १ वर्षे जे.टी. (पशु विज्ञान) कोर्ष उत्तीर्ण ।
				मान्यताप्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण भई जे.टि.ए. पशु विज्ञान तालिम प्राप्त वा कृषि विषय लिई टि.एस.एल.सी. वा सो सरह उत्तीर्ण ।

विकास		निर्देशक	
	९	मुख्य बाली विकास अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट बाली विज्ञान विषय/बाली प्रजनन विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२)बमोजिम अनुभव प्राप्त।
	८	वरिष्ठ बाली विकास अधिकृत	
	७	बाली विकास अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट वि.एस्सी.एग््री. वा सो सरह उत्तीर्ण।
	६	बाली विकास अधिकृत	
	५	बाली प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग््री (कृषिविज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल. सीउत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Plant Science) उत्तीर्ण वा जे.टी.ए. (कृषि

बाली संरक्षण				विज्ञान) कोर्ष अध्ययन गरी १ वर्षे जे.टी. (कृषि विज्ञान) कोर्ष उत्तीर्ण।
			४	सहायक बाली प्राविधिक मान्यताप्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी. वा टी.एस.एल.सी उत्तीर्ण।
			१०	बाली संरक्षण निर्देशक
			९	मुख्य बाली संरक्षण अधिकृत सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट किट विज्ञान वा बाली रोग विज्ञान वा बाली संरक्षण विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२)बमोजिम अनुभव प्राप्त।
			८	वरिष्ठ बाली संरक्षण अधिकृत
			७	बाली संरक्षण अधिकृत मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.एस्सी.एग््री. वा सो सरह उत्तीर्ण।
			६	बाली

			अधिकृत	
		५	वाली प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग्री (कृषिविज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल. सी उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in plant science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्स अध्ययन गरी १ वर्षे जे.टी. (कृषि विज्ञान) कोर्स उत्तीर्ण।
		४	सहायक वाली प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिम प्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी. वा टी.एस.एल.सी उत्तीर्ण।
एग्री इकोनोमिक्स एण्ड एग्री मार्केटिङ्ग		१०	वरिष्ठ कृषि-अर्थविज्ञ	
		९	मुख्य कृषि-अर्थ विज्ञ	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट एग्री इकोनोमिक्स वा एग्री बिजनेस वा एग्री मार्केटिङ्ग वा एग्री

				फाइनान्स वा रिसोर्स इकोनोमिक्स मुख्य विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त।
		८	कृषि-अर्थ विज्ञ	
		७	कृषि-अर्थ अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट एग्री इकोनोमिक्स वा एग्री बिजनेस मुख्य विषय लिई बि.एस्सी.एग्री. वा सो सरह उत्तीर्ण गरेको।
		६	कृषि-अर्थ प्राविधिक अधिकृत	
		५	कृषि प्राविधिक	मान्यताप्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग्री (कृषिविज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल. सी. उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Plant Science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्ष अध्ययन गरी १ वर्षे जे.टी. (कृषि

				विज्ञान) कोर्ष उत्तीर्ण।
		४	सहायक कृषि प्राविधिक	मान्यताप्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी. वा टी.एस.एल.सी. उत्तीर्ण।
		१०	प्रमुख माटो विज्ञ	
		९	मुख्य माटो विज्ञ	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट माटो विज्ञान विषयमा स्नातकोत्तर वा सो सरह उपाधि प्राप्त गरी ऐनको दफा १० को उपदफा (२)बमोजिम अनुभव प्राप्त।
		८	माटो विज्ञ	
		७	माटो विज्ञान अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.एस्सी.एग््री. वा सो सरह उत्तीर्ण।
		६	माटो प्राविधिक अधिकृत	
		५	माटो प्राविधिक	मान्यताप्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग््री (कृषिविज्ञान) उत्तीर्ण वा
	माटो विज्ञान			

				एस.एल.सी./टी.एस.एल. सी.उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in plant science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्ष अध्ययन गरी १ वर्षे जे.टी. (कृषि विज्ञान) कोर्ष उत्तीर्ण।
			४	माटो प्राविधिक सहायक मान्यता प्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी. वा टि.एस.एल.सी. वा सो सरह उत्तीर्ण।
भेटेरिनरी			१०	प्रमुख पशु चिकित्सक
			९	मुख्य पशु चिकित्सक सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट भेटेरिनरी विज्ञान सम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त।
			८	वरिष्ठ पशु चिकित्सक

			७	पशु चिकित्सक	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.भि.एस्सी. एण्ड ए.एच. वाडि.भि.एम. वा सो सरह उत्तीर्ण ।
			६	पशु स्वास्थ्य अधिकृत	
			५	पशु स्वास्थ्य प्राविधिक	मान्यताप्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग्री (पशुविज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल. सीउत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Animal Science) उत्तीर्ण वा जे.टी.ए. (पशु विज्ञान) कोर्स अध्ययन गरी १ वर्षे जे.टी. (पशु विज्ञान) कोर्स उत्तीर्ण
			४	सहायक पशु स्वास्थ्य प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण भई जे.टि.ए. पशु विज्ञान तालिम प्राप्त वा कृषि विषय लिई टि.एस.एल.सी. वा सो सरह उत्तीर्ण ।
	फूड न्यूट्रिशन एण्ड		१०	खाद्य निर्देशक	
		९	मुख्य खाद्य	सातौं तहको लागि	

	क्वालि टी कन्ट्रोल			अधिकृत	आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त।
			८	वरिष्ठ खाद्य अधिकृत	
			७	खाद्य अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट फुड टेक्नोलोजीमा बि.टेक. वा फुड साइन्स वा फुड टेक्नोलोजी वा फुड इन्जिनियरीड वा फुड माइक्रो बायोलोजी वा ह्युमन न्युट्रिशन विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण।
			६	खाद्य प्राविधिक अधिकृत	
			५	खाद्य प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय लिई प्रमाणपत्र वा आइ.एस्सी.एम्पी. वा सो सरह उत्तीर्ण वा जे.टि.ए. कृषि विज्ञान तालिम प्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी. वा टि.एस.एल.सी. उत्तीर्ण गरी सम्बन्धित कामको

					तीन वर्षको अनुभव प्राप्त ।
			४	सहायक खाद्य प्राविधिक	मान्यताप्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण भई जे.टि.ए. कृषि वा पशु विज्ञान तालिम प्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी.वा टि.एस.एल.सी. वा सो सरह उत्तीर्ण ।
४. प्रदे श प्र सा शन	सामान्य प्रशासन		११	सह सचिव/महानि र्देशक	
			१०	वरिष्ठ उप सचिव / निर्देशक	
			९	उप सचिव/उप निर्देशक	मान्यताप्राप्त शिक्षण संस्थाबाट कला (आर्ट्स), संस्कृत, व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, शिक्षाशास्त्र, कानून वा विज्ञानमा स्नातकोत्तर वा सो सरह गरी ऐनको दफा १० को उपदफा (२)बमोजिमको अनुभव प्राप्त ।
			८	वरिष्ठ शाखा अधिकृत	
			७	शाखा	मान्यताप्राप्त शिक्षण

			अधिकृत	संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण।	
		६	अधिकृत		
		५	वरिष्ठ प्रशासन सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह/१२ कक्षा वा सो सरह उत्तीर्ण।	
		४	प्रशासन सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका परीक्षा (एस.एल.सी.)/एस.इ.इ. वा सो सरह उत्तीर्ण।	
	लेखा		८	वरिष्ठ लेखा अधिकृत	
			७	लेखा अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातक तह वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण।
			६	अधिकृत (लेखा)	
			५	लेखापाल	मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तह/प्लस टु

				वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह/प्लस टु वा सो सरह उत्तीर्ण।
		४	सह-लेखापाल	मान्यताप्राप्त शिक्षण संस्थाबाट गणित वा ऐन सेस्ता वा ऐच्छिक लेखा विषय लिई प्रवेशिका परीक्षा (एस.एल.सी.)/एस.इ.इ. वा सो सरह उत्तीर्ण।
	राजस्व	८	वरिष्ठ राजस्व अधिकृत	
		७	राजस्व अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण।
		६	अधिकृत (राजस्व)	
		५	वरिष्ठ राजस्व सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा कानूनमा प्रवीणता प्रमाणपत्र तह/प्लस टु वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह/प्लस टु

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

				वा सो सरह उत्तीर्ण।
विविध		८	वरिष्ठ महिला विकास अधिकृत	
		७	महिला विकास अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण।
		६	अधिकृत (महिला विकास)	
		५	वरिष्ठ महिला विकास सहायक	
		८	वरिष्ठ कम्प्युटर अधिकृत	
		७	कम्प्युटर अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर सम्बन्धी विषयसमा स्नातक वा सोसरह उत्तीर्ण।
		६	अधिकृत (कम्प्युटर)	
		५	कम्प्युटर अपरेटर
		४	सहायक कम्प्युटर अरेटर
	तथ्याङ्क		८	वरिष्ठ तथ्याङ्क अधिकृत

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			७	तथ्याङ्क अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र, गणित, जनसङ्ख्याशास्त्र वा सप्लाइड स्टाटिस्टिक्स विषयमध्ये कुनै एक विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण वा तथ्याङ्क विषय सहित कुनै विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण।
			६	अधिकृत (तथ्याङ्क)	
			५	तथ्याङ्क सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा गणित विषय सहित कुनै विषयमा स्नातक वा सोसरह उत्तीर्ण।
५. प्रदे श वन	जनरल फरेष्ट्री		११	महानिर्देशक	
			१०	वन निर्देशक/सिनि यर डिभिजनल वन अधिकृत	
			९	डिभिजनल वन अधिकृत /वन उप निर्देशक	सातौं तहको पदमा सेवा प्रवेशको लागि न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट सिलिभकल्चर वा वनस्रोत मापन (फरेष्ट

				<p>मेन्सुरेसन) वा वन स्रोत सर्भेक्षण वा भू तथा जलाधार व्यवस्थापन वा वन्यजन्तु संरक्षण/व्यवस्थापन वा संरक्षित वन क्षेत्र व्यवस्थापन वा कृषि वन व्यवस्थापन वा वन तथा वातावरण व्यवस्थापन वा वन तथा जलवायु परिवर्तन वा प्राकृतिक स्रोत व्यवस्थापन वा जैविक विविधता विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण र ऐनको दफा १० को उपदफा (२) बमोजिमको अनुभव प्राप्त ।</p>
			८	<p>वरिष्ठ वन अधिकृत</p> <p>मान्यता प्राप्त शिक्षण संस्थाबाट सिलिभकल्चर, वनस्रोत मापन (फरेष्ट मेन्सुरेसन) वन संरक्षण, वन अनुसन्धान, वन व्यवस्थापन, भू तथा जलाधार व्यवस्थापन र वन्यजन्तु संरक्षण मध्ये कम्तीमा तीन विषय लिई वन विज्ञानमा स्नातक वा</p>
			७	<p>वन अधिकृत</p>

				सो सरह उत्तीर्ण ।
		६	सहायक वन अधिकृत	
		५	रेन्जर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिलिभकल्चर, वनस्रोत मापन (फरेष्ट मेन्सुरेसन) र वन व्यवस्थापन मूल विषय लिई वन विज्ञानमा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण ।
			वरिष्ठ फरेस्टर	फरेस्टरबाट समायोजन भइ आएका पाँचौ तहका कर्मचारीको वरिष्ठ फरेस्टर पदनाम कायम हुने।
		४	फरेस्टर	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट वन सम्बन्धी तह २ को सीप परिक्षा उत्तीर्ण वा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रबाट कम्तीमा तीस कार्यदिनको वन सम्बन्धी तालिम प्राप्त गरेको।
		३	वन रक्षक	मान्यता प्राप्त शिक्षण

				संस्थाबाट आठ कक्षा उत्तीर्ण गरी शारीरिक तन्दुरुस्त भएको।
स्वायल एण्ड वाटर कन्जरभे शन		१०	जलाधार व्यवस्थापन निर्देशक	
		९	वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत	सातौं तहको पदमा सेवा प्रवेशको लागि न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट माटो वा जल संरक्षण वा जलाधार व्यवस्थापन वा वन विज्ञान वा कृषि इन्जिनियरिङ वा वातावरण वा प्राकृतिक स्रोत व्यवस्थापन वा जलवायु परिवर्तन विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण र ऐनको दफा १० को उपदफा (२) बमोजिमको अनुभव प्राप्त ।
		८	वरिष्ठ भू- संरक्षण अधिकृत	
		७	भू-संरक्षण अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट माटो वा जल संरक्षण वा जलाधार व्यवस्थापन वा वन

				विज्ञान वा कृषि इन्जिनियरिङ वा वन वातावरण विषयमा स्नातक वा सो सरह उत्तीर्ण।
			६	अधिकृत (भू- संरक्षण)
			५	भू-संरक्षण सहायक
				मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञानमा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण ।
	बोटानी		८	वरिष्ठ वैज्ञानिक अधिकृत
			७	वैज्ञानिक अधिकृत
				मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञान वा वन्यजन्तु/पार्क व्यवस्थापन वा जलाधार व्यवस्थापन वा प्राकृतिक स्रोत व्यवस्थापन वा वातावरण व्यवस्थापन विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
			६	बोटानी अधिकृत
			५	बोटानी प्राविधिक
				मान्यता प्राप्त शिक्षण संस्थाबाट बायोलोजी (बोटानी) विषयमा प्रमाणपत्र तह वा सो

				सरह उत्तीर्ण ।
फरेष्ट रिसर्च	१०	तालिम तथा अनुसन्धान निर्देशक(प्रा.)		
	९	तालिम तथा अनुसन्धान उप निर्देशक	सातौं तहको पदमा सेवा प्रवेशको लागि न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञान वा वन्यजन्तु/पार्क व्यवस्थापन वा जलाधार व्यवस्थापन वा प्राकृतिक स्रोत व्यवस्थापन वा वातावरण व्यवस्थापन वा जलवायु परिवर्तन विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण र ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त ।	
	८	वरिष्ठ तालिम तथा अनुसन्धान अधिकृत		
	७	तालिम तथा अनुसन्धान अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञान वा वन्यजन्तु/पार्क व्यवस्थापन वा जलाधार व्यवस्थापन वा प्राकृतिक स्रोत व्यवस्थापन वा	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

					वातावरण व्यवस्थापन विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
			६	सहायक वन अधिकृत	
			५	रेन्जर	मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञानमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
	वातावरण		१०	वातावरण निर्देशक	
			९	वातावरण उप निर्देशक	
			८	वरिष्ठ वातावरण निरीक्षक	
			७	वातावरण निरीक्षक	मान्यताप्राप्त शिक्षण संस्थाबाट वातावरण विज्ञान वा वातावरण इन्जिनियरिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
६. प्रदेश शिक्षा	शिक्षा प्रशासन	निरीक्षण	११	सहसचिव / महानिर्देशक	
			१०	निर्देशक	
			९	उपसचिव/ उप निर्देशक	मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी ऐनको दफा १० को उपदफा (२)

				बमोजिमको अनुभव प्राप्त ।
		८	वरिष्ठ शिक्षा अधिकृत	
		७	शिक्षा अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण ।
		६	अधिकृत (शिक्षा)	
		५	शिक्षा सहायक	मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्रमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
	अंग्रेजी	८	वरिष्ठ प्रशिक्षक	
		७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट अङ्ग्रेजी मूल विषय लिई शिक्षाशास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण ।
	नेपाली	८	वरिष्ठ प्रशिक्षक	
		७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट नेपाली मूल विषय लिई शिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण ।

		गणित	८	वरिष्ठ प्रशिक्षक	
			७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित मूल विषय लिई शिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण ।
		विज्ञान	८	वरिष्ठ प्रशिक्षक	
			७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान मूल विषय शिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण ।
		सामा जिक	८	वरिष्ठ प्रशिक्षक	
			७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट भूगोल, इतिहास, अर्थशास्त्र, राजनितीशास्त्र वा सामाजिक शिक्षा मध्ये कुनै एक मूल विषय लिई शिक्षाशास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण ।
		संस्कृत	८	वरिष्ठ प्रशिक्षक	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट संस्कृत मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण गरी शिक्षाशास्त्रमा तालिम प्राप्त ।
		प्राविधिक तथा व्यावसायिक शिक्षा	८	वरिष्ठ प्रशिक्षक	
			७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि, इन्जिनियरिङ, वा कुनै प्राविधिक मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण गरी शिक्षाशास्त्रमा तालिम प्राप्त ।
		शारिरीक शिक्षा	८	वरिष्ठ प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य तथा शारिरीक मूल विषय लिई शिक्षाशास्त्र विषयमा स्नातक वा शारिरीक शिक्षामा स्नातकोत्तर वा सो सरह उत्तीर्ण ।
			७	प्रशिक्षक	
		कृषि शिक्षा	८	वरिष्ठ प्रशिक्षक	
			७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि मूल विषय लिई स्नातक तह

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

				उत्तीर्ण गरी शिक्षा शास्त्रमा तालिम प्राप्त ।
	औद्योगिक शिक्षा	८	वरिष्ठ प्रशिक्षक	
		७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट औद्योगिक शिक्षा मूल विषय लिई स्नातक तह उत्तीर्ण गरी शिक्षा शास्त्रमा तालिम प्राप्त ।
	गृह विज्ञान	८	वरिष्ठ प्रशिक्षक	
		७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट गृह विज्ञान मूल विषय लिई स्नातक तह उत्तीर्ण गरी शिक्षा शास्त्रमा तालिम प्राप्त ।
	सेक्रेट रियल साइन्स	८	वरिष्ठ प्रशिक्षक	
		७	प्रशिक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सेक्रेटरियल साइन्स विषय लिई शिक्षा शास्त्र विषयमा स्नातक वा शारिरीक शिक्षामा स्नातकोत्तर वा सो सरह उत्तीर्ण ।
पुरातत्त्व	पुरातत्त्व	८	वरिष्ठ पुरातत्त्व	

			अधिकृत	
		७	पुरातत्त्व अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट पुरातत्त्वमा स्नातक वा सो सरह उत्तीर्ण वा इतिहास वा संस्कृतिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण वा स्नातक वा सो सरह उत्तीर्ण गरी पुरातत्त्व वा नेतृत्व वा अभिलेख विज्ञानमा स्नातक उत्तीर्ण।
		६	पथ प्रदर्शक अधिकृत	
		५	पथ प्रदर्शक	मान्यता प्राप्त शिक्षण संस्थाबाट इतिहास वा संस्कृतिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको वा मानविकीशास्त्रमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरी फ्रेन्च, जर्मन, जापनिज, चाइनिज, इटालियन, स्पेनिश भाषा मध्ये कुनै एक भाषाको प्रमाणपत्र प्राप्त गरेको।
		४	कक्ष रक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट इतिहास वा संस्कृतिमा प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरेको।
संग्रहाल		८	वरिष्ठ	

य			पुरातत्त्व अधिकृत	
		७	पुरातत्त्व अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट सङ्ग्रहालय विज्ञानमा स्नातक वा सो सरह उत्तीर्ण वा इतिहास वा संस्कृतिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण वा स्नातक वा सो सरह उत्तीर्ण गरी पुरातत्त्व वा नेतृत्व वा अभिलेख विज्ञानमा स्नातक उत्तीर्ण।
		६	अधिकृत (पुरातत्त्व)	
		५	प्राविधिक सहायक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सङ्ग्रहालय विज्ञान वा वा इतिहास वा संस्कृति वा पुरातत्त्व वा अभिलेख विज्ञानमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।
परीक्षण तथा मूल्याङ्कन		१०	निर्देशक	
		९	उपसचिव	मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्ष शास्त्र अन्तर्गत पाठ्यक्रम तथा मूल्याङ्कन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी ऐनको दफा १० को उपदफा (२)

				बमोजिमको अनुभव प्राप्त ।
		८	वरिष्ठ मूल्याङ्कन अधिकृत	
		७	मूल्याङ्कन अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्र अन्तर्गत पाठ्यक्रम तथा मूल्याङ्कन विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण
मनोविज्ञान तथा परामर्श		१०	मनोविज्ञानवेत्ता	
		९	उप मनोविज्ञानवेत्ता	मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्र अन्तर्गत मनोविज्ञान विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुभव प्राप्त ।
		८	वरिष्ठ मनोविज्ञान अधिकृत	
		७	मनोविज्ञान अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्र अन्तर्गत मनोविज्ञान विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण ।
पुस्तका		६	लाइब्रेरियन	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

	लय विज्ञान			अधिकृत	
			५	लाइब्रेरियन	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
७. प्रदेश स्वास्थ्य	मेडिसिन	जनरल मेडिसिन	११	प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन	जनरल वा इन्टरनल मेडिसिन स्नातकोत्तर उपाधि प्राप्त ।
			१०	वरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन	
			९	कन्सल्टेण्ट जनरल फिजिसियन	
		नेफ्रोलो जी	११	प्रमुख कन्सल्टेण्ट नेफ्रोलोजिस्ट	नेफ्रोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त ।
			१०	वरिष्ठ कन्सल्टेण्ट नेफ्रोलोजिस्ट	
			९	कन्सल्टेण्ट नेफ्रोलोजिस्ट	
		न्यूरो लोजी	११	प्रमुखकन्सल्टेण्ट न्यूरोलोजिस्ट	
			१०	वरिष्ठकन्सल्टेण्ट न्यूरोलोजिस्ट	न्यूरोलोजीमा मेडिसिन स्नातकोत्तर उपाधि प्राप्त ।

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

		९	कन्सल्टेण्ट न्यूरोलोजिस्ट	
	कार्डि योलो जी	११	प्रमुख कन्सल्टेण्ट कार्डियोलोजि स्ट	कार्डियोलोजीमा मेडिसिन स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट कार्डियोलोजि स्ट	
		९	कन्सल्टेण्ट कार्डियोलोजि स्ट	
	ट्रपिकल मेडिसि न	११	प्रमुख कन्सल्टेण्ट, ट्रपिकल मेडिसिन	ट्रपिकल मेडिसिनमा मेडिसिन स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट, ट्रपिकल मेडिसिन	
		९	कन्सल्टेण्ट, ट्रपिकल मेडिसिन	
	पालमो नोलो जी	११	प्रमुख कन्सल्टेण्ट पालमोनोलो जिस्ट	चेष्ट डिजेज/ पालमोनोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट	

			पालमोनोलो जिस्ट	
		९	कन्सल्टेण्ट पालमोनोलो जिस्ट	
	पालमोनोलो जी कम्प्युनिटि मेडिसिन	११	प्रमुख कन्सल्टेण्ट कम्प्युनिटि फिजिसियन	कम्प्युनिटि मेडिसिन विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कम्प्युनिटि फिजिसियन	
		९	कन्सल्टेण्ट कम्प्युनिटि फिजिसियन	
	ग्याष्ट्रो इन्टेरो लोजी	११	प्रमुखकन्सल्टेण्ट, ग्याष्ट्रो इन्टेरोलोजिष्ट	ग्याष्ट्रो इन्टेरोलोजीमा मेडिसिन स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठकन्सल्टेण्ट, ग्याष्ट्रो इन्टेरोलोजिष्ट	
		९	कन्सल्टेण्ट, ग्याष्ट्रो इन्टेरोलोजिष्ट	
	इन्डोक्राइनोलोजी	११	प्रमुख कन्सल्टेण्ट इन्डोक्राइनोलोजिष्ट	इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी इन्डोक्राइनोलोजी विषयमा डि.एम. (तीन वर्षे) वा
		१०	वरिष्ठ कन्सल्टेण्ट	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			इन्डोक्राइनो लोजिष्ट	इण्डोक्राइनोलोजी विषयमा स्नातकोत्तर
		९	कन्सल्टेण्ट इन्डोक्राइनो लोजिष्ट	गरी इन्डोक्राइनोलोजी विषयमा कम्तीमा एक वर्ष निरन्तर फेलोशिप गरी नेपाल मेडिकल काउन्सिलमा इन्डोक्राइनोलोजी विषयमा विषेज्ञता दर्ता भएको।
	मेडिकल अंको लोजी	११	प्रमुख कन्सल्टेण्ट मेडिकलअंको लोजिष्ट	मेडिकल अंकोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट मेडिकलअंको लोजिष्ट	
		९	कन्सल्टेण्ट मेडिकलअंको लोजिष्ट	
	हेपाटोलोजी	११	प्रमुख कन्सल्टेण्ट हेपाटोलोजिष्ट (फिजिसियन)	न्टरनल मेडिसिनमा स्नातकोत्तर गरी हेपाटोलोजी विषयमा डि.एम. (तीन वर्षे) वा
		१०	वरिष्ठ कन्सल्टेण्ट	हेपाटोलोजी विषयमा

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			हेपाटोलोजिष्ट (फिजिसियन)	स्नातकोत्तर वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर
		९	कन्सल्टेण्ट हेपाटोलोजिष्ट (फिजिसियन)	गरी हेपाटोलोजी विषयमा कम्तिमा एक वर्ष निरन्तर फेलोशिप गरी नेपाल मेडिकल काउन्सिलमा हेपाटोलोजी विषयमा विषेज्ञता दर्ता भएको।
	फरेन्सिक	११	प्रमुख कन्सल्टेण्ट फरेन्सिक	फरेन्सिक मेडिसिनमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट फरेन्सिक	
		९	कन्सल्टेण्ट फरेन्सिक	
	पल्मोनोलोजी	११	प्रमुख कन्सल्टेण्ट पल्मोनोलोजिस्ट	इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी पल्मोनोलोजि विषयमा
		१०	वरिष्ठ कन्सल्टेण्ट पल्मोनोलोजिस्ट	डि.एम.(तीन वर्षे) वा पल्मोनोलोजि विषयमा स्नातकोत्तर वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर
		९	कन्सल्टेण्ट पल्मोनोलोजिस्ट	गरी पल्मोनोलोजि विषयमा कम्तीमा एक

					वर्ष निरन्तर फेलोसिप गरी नेपाल मेडिकल काउन्सिलमा पल्मोनोलोजि विषयमा विशेषज्ञता दर्ता भएको।
सर्जरी	क्लिनिकल जेनेटिक्स	११	प्रमुख कन्सल्टेन्ट क्लिनिकल जेनेटिक्स	इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी क्लिनिकल जेनेटिक विषयमा डि.एम.(तीन वर्षे) वा क्लिनिकल जेनेटिक विषयमा स्नातकोत्तर वा इन्टरनल	मेडिसिनमा स्नातकोत्तर गरी क्लिनिकल जेनेटिक विषयमा कम्तिमा एक वर्ष निरन्तर फेलोशिप गरी मेडिकल काउन्सिलमा क्लिनिकल जेनेटिक विषयमा विशेषज्ञता दर्ता भएको।
		१०	वरिष्ठ कन्सल्टेन्ट क्लिनिकल जेनेटिक्स	मेडिसिनमा स्नातकोत्तर गरी क्लिनिकल जेनेटिक विषयमा कम्तिमा एक वर्ष निरन्तर फेलोशिप गरी मेडिकल काउन्सिलमा क्लिनिकल जेनेटिक विषयमा विशेषज्ञता दर्ता भएको।	
		९	कन्सल्टेन्ट क्लिनिकल जेनेटिक्स	मेडिसिनमा स्नातकोत्तर गरी क्लिनिकल जेनेटिक विषयमा कम्तिमा एक वर्ष निरन्तर फेलोशिप गरी मेडिकल काउन्सिलमा क्लिनिकल जेनेटिक विषयमा विशेषज्ञता दर्ता भएको।	
	जनरल सर्जरी	११	प्रमुख कन्सल्टेन्ट सर्जन	जनरल सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।	
			१०	वरिष्ठ कन्सल्टेन्ट	

			सर्जन	
		९	कन्सल्टेण्ट सर्जन	
	कार्डियोथेरासिक सर्जरी	११	प्रमुख कन्सल्टेण्ट कार्डियोथेरासिक सर्जन	कार्डियोथेरासिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट कार्डियोथेरासिक सर्जन	
		९	कन्सल्टेण्ट कार्डियोथेरासिक सर्जन	
	युरो सर्जरी	११	प्रमुख कन्सल्टेण्ट युरो सर्जन	न्युरो सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट युरो सर्जन	
		९	कन्सल्टेण्ट युरोसर्जन	
	ग्याष्ट्रो इन्टेरो जोलिकल सर्जरी	११	प्रमुख कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट	
		१०	वरिष्ठ कन्सल्टेण्ट सर्जिकल	ग्याष्ट्रो इन्टेरोलोजिकल सर्जरीमा स्नातकोत्तर

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			ग्याष्ट्रो इन्टेरोलोजिष्ट	उपाधि प्राप्त।
		९	कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट	
	वर्न तथा प्लास्टिक सर्जरी	११	प्रमुख कन्सल्टेण्ट प्लास्टिक सर्जन	वर्न तथा प्लास्टिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट प्लास्टिक सर्जन	
		९	कन्सल्टेण्ट प्लास्टिक सर्जन	
	न्यूरो सर्जरी	११	प्रमुख कन्सल्टेण्ट न्यूरो सर्जन	
		१०	वरिष्ठ कन्सल्टेण्ट न्यूरो सर्जन	
		९	कन्सल्टेण्ट न्यूरो सर्जन	न्यूरो सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
	अर्थोपे डिक सर्जरी	११	प्रमुख कन्सल्टेण्ट अर्थोपेडिक सर्जन	अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ	

			कन्सल्टेण्ट अर्थोपेडिक सर्जन	
		९	कन्सल्टेण्ट अर्थोपेडिक सर्जन	
	स्पाइन ल सर्जरी	११	प्रमुख कन्सल्टेण्ट स्पाइनल सर्जन	अर्थोपेडिक सर्जरी वा न्यूरो सर्जरीमा स्नातकोत्तर पश्चात स्पाइनल सर्जरीमा
		१०	वरिष्ठ कन्सल्टेण्ट स्पाइनल सर्जन	एम.सि.एच. गरेको वा अर्थोपेडिक सर्जरी वा न्यूरो सर्जरी विषयमा
		९	कन्सल्टेण्ट स्पाइनल सर्जन	स्नातकोत्तर पश्चात स्पाइनल सर्जरीमा कम्तिमा एक वर्ष फोलोशिप गरी नेपाल मेडिकल काउन्सिलमा स्पाइनल सर्जरी विषयमा विशेषज्ञता दर्ता भएको।
	आर्थो प्लाष्टी तथा रिक न्स्ट्र क्शन सर्जरी	११	प्रमुख कन्सल्टेण्ट स्पाइनल सर्जन	अर्थोपेडिक सर्जरी वा न्यूरो सर्जरी विषयमा स्नातकोत्तर पश्चात
		१०	वरिष्ठ कन्सल्टेण्ट आर्थोप्लाष्टी	आर्थोप्लाष्टी तथा रिकन्स्ट्रक्शन सर्जरीमा एम.सि.एच. गरेको वा

			तथा रिकन्स्ट्रक्शन सर्जन	अर्थोपेडिक सर्जरी विषयमा स्नातकोत्तर पश्चात आर्थोप्लाष्टी तथा
		९	कन्सल्टेण्ट आर्थोप्लाष्टी तथा रिकन्स्ट्रक्शन सर्जन	रिकन्स्ट्रक्शन सर्जरीमा कम्तिमा एक वर्ष निरन्तर फेलोशिप गरी मेडिकल काउन्सिलमा आर्थोप्लाष्टी तथा रिकनस्ट्रक्शन सर्जरी विषयमा विशेषज्ञता दर्ता भएको।
	स्पोर्टस तथा आर्थो स्कोपि कल सर्जरी	११	प्रमुख कन्सल्टेण्ट स्पोर्टस तथा आर्थोस्कोपिक ल सर्जन	अर्थोपेडिक सर्जरी विषयमा स्नातकोत्तर पश्चात स्पोर्टस तथा आर्थोस्कोपिक सर्जरीमा एम.सि.एच. गरेको वा अर्थोपेडिक सर्जरी विषयमा स्नातकोत्तर
१०		वरिष्ठ कन्सल्टेण्ट स्पोर्टस तथा आर्थोस्कोपिल सर्जन	स्पोर्टस तथा अर्थोपेडिक सर्जरी विषयमा स्नातकोत्तर पश्चात स्पोर्टस तथा आर्थोस्कोपिक सर्जरीमा कम्तिमा एक वर्ष	
९		कन्सल्टेण्ट स्पोर्टस तथा आर्थोस्कोपिक ल सर्जन		

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

				निरन्तर फेलोशिप गरी मेडिकल काउन्सिलमा स्पोर्टस तथा आर्थ्रोस्कोपिक सर्जरी विषयमा विशेषज्ञता दर्ता भएको ।
	पेडियाट्रिक सर्जरी	११	प्रमुख कन्सल्टेण्ट पेडियाट्रिक सर्जन	पेडियाट्रिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त ।
		१०	वरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिक सर्जन	
		९	कन्सल्टेण्ट पेडियाट्रिक सर्जन	
	किड्नी ट्रान्सप्लान्ट सर्जरी	११	प्रमुख कन्सल्टेण्ट किड्नी ट्रान्सप्लान्ट सर्जन	किड्नी ट्रान्सप्लान्ट सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त वा एम.एस. जनरल सर्जरी उत्तीर्ण गरी ट्रान्सप्लान्ट सर्जरीमा फेलोसिप उपाधि प्राप्त ।
		१०	वरिष्ठ कन्सल्टेण्ट किड्नी ट्रान्सप्लान्ट सर्जन	
		९	कन्सल्टेण्ट	

			किडनी ट्रान्सप्लान्ट सर्जन	
रेडियोलो जी		११	प्रमुख कन्सल्टेण्ट रेडियोलोजिष्ट /रेडियो डाइग्नोसिस	रेडियोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट /रेडियो डाइग्नोसिस	
		९	कन्सल्टेण्ट रेडियोलोजिष्ट /रेडियो डाइग्नोसिस	
रेडियसन अंकोलो जी/रेडि यो थेरापी		११	प्रमुख कन्सल्टेण्ट रेडियोलो थेरापिष्ट/रेडि एसन हंकोलोजिष्ट	रेडियोलोजी/रेडियसन अंकोलोजी/रेडियोलो थेरापिमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट रेडियोलो थेरापिष्ट/रेडि एसन हंकोलोजिष्ट	
		९	कन्सल्टेण्ट	

			रेडियोलो थेरापिष्ट/रेडि एसन हंकोलोजिष्ट/	
डर्माटो लोजी, लेप्रोलो जी र भेनरल डिजिजेज		११	प्रमुख कन्सल्टेण्ट डर्माटोलोजिष्ट /लेप्रोलोजिष्ट /भेनरल डिजिज	डर्माटोलोजि, लेप्रोलोजि,भेनरल डिजिज विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट डर्माटोलोजिष्ट /लेप्रोलोजिष्ट /भेनरल डिजिज	
		९	कन्सल्टेण्ट डर्माटोलोजिष्ट /लेप्रोलोजिष्ट /भेनरल डिजिज	
साइक्या ट्रि		११	प्रमुख कन्सल्टेण्ट साइक्याट्रिष्ट	साइक्याट्रिमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट साइक्याट्रिष्ट	
		९	कन्सल्टेण्ट साइक्याट्रिष्ट	
पेडियाट्रि	पेडिया	११	प्रमुख	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

	क्स	ट्रिक्स मेडिसि न		कन्सल्टेण्ट पेडियाट्रिसिय न	
			१०	वरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसिय न	पेडियाट्रिक्समा स्नातकोत्तर उपाधि प्राप्त ।
			९	कन्सल्टेण्ट पेडियाट्रिसिय न	
	निओने टोलो जी	११	प्रमुख कन्सल्टेण्ट निओनेटोजिष्ट	निओनेटोलोजिमा स्नातकोत्तर उपाधि प्राप्त ।	
		१०	वरिष्ठ कन्सल्टेण्ट निओनेटोलो जिष्ट		
		९	कन्सल्टेण्ट निओनेटोलो जिष्ट		
	अपथमो लोजी	११	प्रमुख कन्सल्टेण्ट अपथमोलोजि ष्ट	अपथमोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त ।	
		१०	वरिष्ठ कन्सल्टेण्ट निओनेटोलो जिष्ट		

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

		९	कन्सल्टेण्ट निओनेटोलो जिष्ट	
ओटोरि नोल्यारि ङ्गोलोजी		११	प्रमुख कन्सल्टेण्ट इ.एन.टी. सर्जन	ओटोरिनो ल्यारिङ्गोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट इ.एन.टी. सर्जन	
		९	कन्सल्टेण्ट इ.एन.टी. सर्जन	
एनेस्थेसि योलोजी		११	प्रमुख कन्सल्टेण्ट एनेस्थेसियोलो जिष्ट	एनेस्थेसियोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट एनेस्थेसियोलो जिष्ट	
		९	कन्सल्टेण्ट एनेस्थेसियोलो जिष्ट	
अब्स्ट्रि क्स		११	प्रमुख कन्सल्टेण्ट	अब्स्ट्रैटिक्स तथा

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

तथा गाइनो कोलोजी			अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलो जिष्ट	गाइनोकोलोजिमा स्नातकोत्तर उपाधि प्राप्त ।
		१०	वरिष्ठ कन्सल्टेण्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलो जिष्ट	
		९	कन्सल्टेण्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलो जिष्ट	
पब्लिक हेल्थ एडमिनि ष्ट्रेशन		११	प्रमुख स्वास्थ्य प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.वि.वि.एस. वा सो सरह उपाधि प्राप्त गरी जनस्वास्थ्य/ कम्युनिटि मेडिसिन विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
		१०	वरिष्ठ स्वास्थ्य प्रशासक/ मेडिकल सुपरिटेण्डेन्ट /मलेरियोलो जिस्ट	
		९	स्वास्थ्य प्रशासक/मे डिकल	

			सुपरिटेण्डेन्ट /मलेरियोलो जिस्ट		
जनरल हेल्थ सर्भिसिज		११	प्रमुख मेडिकल सुपरिटेण्डेन्ट /प्रमुख अस्पताल प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.वि.वि.एस. वा सो सरह उपाधि प्राप्त गरी जनस्वास्थ्य विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।	
			१०		वरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट
			९		मेडिकल सुपरिटेण्डेन्ट
		८	मेडिकल अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट एम.वि.वि.एस. वा सो सरह उपाधि प्राप्त ।	
मेडिकल जनरलि ष्ट		११	प्रमुख कन्सल्टेण्ट मेडिकल जनरलिष्ट	एम.डि.जि.पी. उपाधि प्राप्त ।	
			१०		वरिष्ठ कन्सल्टेण्ट मेडिकल जनरलिष्ट
		९	कन्सल्टेण्ट मेडिकल		

			जनरलिष्ट	
प्याथोलो जी	जनरल प्याथो लोजी	११	प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.वि.वि.एस. वा सो सरह उपाधि प्राप्त गरी जनरल प्याथोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त
		१०	वरिष्ठ कन्सल्टेण्ट प्याथोलोजिष्ट	
		९	कन्सल्टेण्ट प्याथोलोजिष्ट	
	हिस्टो प्याथो लोजी	११	प्रमुख कन्सल्टेण्ट हिस्टोप्याथो लोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.वि.वि.एस. वा सो सरह उपाधि प्राप्त गरी हिस्टो प्याथोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त ।
		१०	वरिष्ठ कन्सल्टेण्ट हिस्टो प्याथोलोजिष्ट	
		९	कन्सल्टेण्ट हिस्टो प्याथोलोजिष्ट	
	माइक्रो बायोलो जी (ब्या क्ट्रियो लोजी)	११	प्रमुख कन्सल्टेण्ट माइक्रोबायो लोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.वि.वि.एस. वा सो सरह उपाधि प्राप्त गरी माइक्रोबायोलोजी वा ब्याक्टेरियोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त ।
		१०	वरिष्ठ कन्सल्टेण्ट माइक्रोबायो लोजिष्ट	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

	हेमाटो लोजी	९	कन्सल्टेण्ट माइक्रोबायो लोजिष्ट		
		११	प्रमुख कन्सल्टेण्ट हेमाटोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.वि.वि.एस.	
		१०	वरिष्ठ कन्सल्टेण्ट हेमाटोलोजिष्ट	वा सो सरह उपाधि प्राप्त गरी हेमाटोलोजीमा	
		९	कन्सल्टेण्ट हेमाटोलोजिष्ट	स्नातकोत्तर उपाधि प्राप्त	
		११	प्रमुख कन्सल्टेण्ट बायोकेमिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.वि.वि.एस.	
		१०	वरिष्ठ कन्सल्टेण्ट बायोकेमिष्ट	वा सो सरह उपाधि प्राप्त गरी बायोकेमिष्ट्रिमा	
	बायो केमिष्ट्रि	९	कन्सल्टेण्ट बायोकेमिष्ट	स्नातकोत्तर उपाधि प्राप्त ।	
		जनरल नर्सिङ्ग	११	प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक	मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा
			११	प्रमुख अस्पताल पेडियाट्रिक नर्सिङ्ग प्रशासक	स्नातकोत्तर उपाधि प्राप्त ।

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			११	प्रमुख अस्पताल साइक्याट्रिक नर्सिङ्ग प्रशासक	
			१०	वरिष्ठ अस्पताल नर्सिङ्ग प्रशासक	
			९	अस्पताल नर्सिङ्ग प्रशासक	
			१०	वरिष्ठ अस्पताल पेडियाट्रिक नर्सिङ्ग प्रशासक	मान्यताप्राप्त शिक्षण संस्थाबाट पेडियाट्रिक नर्सिङ्ग विषयमा
			९	अस्पताल पेडियाट्रिक नर्सिङ्ग प्रशासक	स्नातकोत्तर उपाधि प्राप्त ।
			१०	वरिष्ठ अस्पताल साइक्याट्रिक नर्सिङ्ग प्रशासक	मान्यताप्राप्त शिक्षण संस्थाबाट साइक्याट्रिक नर्सिङ्ग विषयमा
			९	अस्पताल साइक्याट्रिक नर्सिङ्ग प्रशासक	स्नातकोत्तर उपाधि प्राप्त ।

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

		८	वरिष्ठ नर्सिङ्ग अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा स्नातकोपाधि प्राप्त ।	
		७	नर्सिङ्ग अधिकृत		
		७	वरिष्ठ अस्पताल नर्सिङ्ग निरीक्षक	मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।	
		६	अस्पताल नर्सिङ्ग निरीक्षक		
		५	स्टाफ नर्स		
	कम्युनि टी नर्सिङ्ग/ पब्लिक हेल्थ नर्सिङ्ग		११	प्रमुख कम्युनिटी नर्सिङ्ग प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट पब्लिक हेल्थ/कम्युनिटी हेल्थ नर्सिङ्ग विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
			११	प्रमुख मिडवाइफ प्रशासक	
			१०	वरिष्ठ कम्युनिटी नर्सिङ्ग प्रशासक/प ब्लिक हेल्थ नर्सिङ्ग प्रशासक	
			९	कम्युनिटी नर्सिङ्ग प्रशासक/प ब्लिक हेल्थ	

			नर्सिङ्ग प्रशासक	
		१०	वरिष्ठ मिडवाइफ प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट मिडवाइफ नर्सिङ्ग विषयमा
		९	मिडवाइफ प्रशासक	स्नातकोत्तर उपाधि प्राप्त।
		८	वरिष्ठ कम्युनिटी नर्सिङ्ग अधिकृत/प ब्लिक हेल्थ नर्सिङ्ग अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट पब्लिक हेल्थ (कम्युनिटी हेल्थ नर्सिङ्ग) विषयमा स्नातकोपाधि
		७	कम्युनिटी नर्सिङ्ग अधिकृत/प ब्लिक हेल्थ नर्सिङ्ग अधिकृत	प्राप्त।
		८	वरिष्ठ मिडवाइफ अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट मिडवाइफ नर्सिङ्ग विषयमा स्नातक
		७	मिडवाइफ अधिकृत	उपाधि प्राप्त।
		७	वरिष्ठ कम्युनिटी नर्सिङ्ग निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट प.हे.न. वा नर्सिङ्ग विषयमा प्रमाणपत्र

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			६	कम्युनिटी नर्सिङ्ग निरीक्षक, पब्लिक हेल्थ नर्सिङ्ग निरीक्षक	तह उत्तीर्ण		
			५	पब्लिक हेल्थ नर्स			
			७	वरिष्ठ मिडवाइफ निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट मिडवाइफ		
			६	मिडवाइफ निरीक्षक	विषयमा प्रमाणपत्र तह उत्तीर्ण		
			५	मिडवाइफ नर्स			
			६	सि.अ.न.मी. निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मि. कोर्ष		
			५	सि.अ.न.मी.	उत्तीर्ण		
			४	अ.न.मी.			
			डेण्टिष्ट्री	जनरल डेण्टल	११	प्रमुख कन्सल्टेण्ट डेण्टल सर्जन	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस्सी.
					१०	वरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन	उत्तीर्ण गरी एम.डि.एस्सी वा एम.डि.एस. उपाधि प्राप्त ।
					९	कन्सल्टेण्ट डेण्टल सर्जन	
					८	डेण्टल सर्जन	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस्सी.

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

				वा बि.डि.एस. उपाधि प्राप्त ।
		७	वरिष्ठ डेण्टल हाइजिनिष्ट निरीक्षक	मान्यताप्राप्त शिक्षण संस्थाबाट डेण्टल हाइजिनिष्टमा प्रमाणपत्र तह उत्तीर्ण ।
		६	डेण्टल हाइजिनिष्ट निरीक्षक	
		५	डेण्टल हाइजिनिष्ट	
		६	डेण्टल चेयरसाईड निरीक्षक	मान्यताप्राप्त शिक्षण संस्थाबाट डेण्टल विषयमा TSLC वा सो सरह उत्तीर्ण ।
		५	डेण्टल चेयरसाईड टेक्निसियन	
		४	सहायक डेण्टल चेयरसाईड असिष्टेण्ट	
	इण्डो डोण्टिष्ट	११	प्रमुख कन्सल्टेण्ट इण्डोडोण्टिष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस. उत्तीर्ण गरी एम.डि.एस. (Endodontics) उपाधि प्राप्त ।
		१०	वरिष्ठ कन्सल्टेण्ट इण्डोडोण्टिष्ट	
		९	कन्सल्टेण्ट इण्डोडोण्टिष्ट	
	ओरल तथा	११	प्रमुख कन्सल्टेण्ट	मान्यताप्राप्त शिक्षण

	मेक्ज लो फेसियल सर्जन		ओरल सर्जन	संस्थाबाट ओरल तथा मेक्जिलो फेसियल सर्जरी विषयमा स्नातकोत्तर गरी नेपाल मेडिकल काउन्सिलमा ओरल तथा मेक्जिलो फेसियल सर्जरी विषयमा विशेषज्ञ दर्ता भएको।
		१०	वरिष्ठ कन्सल्टेण्ट ओरल सर्जन	
		९	कन्सल्टेण्ट ओरल सर्जन	
	प्रोस्थो डोण्टिष्ट	११	प्रमुख कन्सल्टेण्ट प्रोस्थोडोण्टिष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस. उत्तीर्ण गरी एम.डि.एस. (Prosthodontics) उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट प्रोस्थोडोण्टिष्ट	
		९	कन्सल्टेण्ट प्रोस्थोडोण्टिष्ट	
	पेरियो डोण्टिष्ट	११	प्रमुख कन्सल्टेण्ट पेरियोडोण्टिष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस. उत्तीर्ण गरी एम.डि.एस. (Periodontics) उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट पेरियोडोण्टिष्ट	
		९	कन्सल्टेण्ट पेरियोडोण्टिष्ट	
	अर्थोडोण्टिष्ट	११	प्रमुख कन्सल्टेण्ट अर्थोडोण्टिष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस. उत्तीर्ण गरी
		१०	वरिष्ठ	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

आयुर्वेद			कन्सल्टेण्ट अर्थोडोण्टिष्ट	एम.डि.एस.(Orthodontic s) उपाधि प्राप्त।
		९	कन्सल्टेण्ट अर्थोडोण्टिष्ट	
	जनरल आयुर्वे द	११	प्रमुख कन्सल्टेण्ट आयुर्वेद विज्ञ	मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेदको कुनै विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
		१०	वरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ	
		९	कन्सल्टेण्ट आयुर्वेद विज्ञ	
		८	आयुर्वेद चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद चिकित्सा स्नातक उपाधि प्राप्त।
		७	वरिष्ठ कविराज निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विषयमा प्रमाणपत्र तह उत्तीर्ण
		६	कविराज निरीक्षक	
		५	कविराज	
		६	वैद्य निरीक्षक	मान्यताप्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण गरी एक वर्षको सहायक आयुर्वेद कार्यकर्ता कोष उत्तीर्ण
५		वरिष्ठ वैद्य		
४	वैद्य			
भेषज	११	प्रमुख	मान्यता प्राप्त शिक्षण	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			कन्सल्टेण्ट भेषज विज्ञ	संस्थाबाट द्रव्यगुण विज्ञान वा रसशास्त्र तथा भैषज्य-कल्पना विषयमा स्नातकोत्तर उपाधि प्राप्त
		१०	वरिष्ठ कन्सल्टेण्ट भेषज विज्ञ	
		९	कन्सल्टेण्ट भेषज विज्ञ	
	काय- चिकि त्सा	११	प्रमुख कन्सल्टेण्ट काय- चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट काय-चिकित्सा विषयमा स्नातकोत्तर उपाधि प्राप्त
		१०	वरिष्ठ कन्सल्टेण्ट काय- चिकित्सक	
		९	कन्सल्टेण्ट काय- चिकित्सक	
	शल्य तथा संज्ञाहर ण	११	प्रमुख कन्सल्टेण्ट शल्य चिकित्सक/ संज्ञाहरण चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट शल्यतन्त्रमा स्नातकोत्तर उपाधि प्राप्त तथा संज्ञाहरण चिकित्साको हकमा संज्ञाहरण विषयमा स्नातकोत्तर उपाधि प्राप्त
		१०	वरिष्ठ कन्सल्टेण्ट शल्य चिकित्सक/ संज्ञाहरण चिकित्सक	

			९	कन्सल्टेण्ट शल्य चिकित्सक/ संज्ञाहरण चिकित्सक	
	शाला क्य		११	प्रमुख कन्सल्टेण्ट शालक्य चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट शालाक्य तन्त्रमा स्नातकोत्तर उपाधि प्राप्त
			१०	वरिष्ठ कन्सल्टेण्ट शालक्य चिकित्सक	
			९	कन्सल्टेण्ट शालक्य चिकित्सक	
	स्त्रीरोग तथा प्रसूति		११	प्रमुख कन्सल्टेण्ट स्त्रीरोग तथा प्रसूति	मान्यता प्राप्त शिक्षण संस्थाबाट स्त्रीरोग वा प्रसुतितन्त्रमा स्नातकोत्तर उपाधि प्राप्त।
			१०	वरिष्ठ कन्सल्टेण्ट स्त्रीरोग तथा प्रसूति	
			९	कन्सल्टेण्ट स्त्रीरोग तथा प्रसूति	
	कौमार भृत्य		११	प्रमुख कन्सल्टेण्ट कौमारभृत्य	मान्यता प्राप्त शिक्षण संस्थाबाट बालरोग वा

			चिकित्सक	कौमारभृत्यमा विषयमा
		१०	वरिष्ठ कन्सल्टेण्ट कौमारभृत्य चिकित्सक	स्नातकोत्तर उपाधि प्राप्त ।
		९	कन्सल्टेण्ट कौमारभृत्य चिकित्सक	
	आयुर्वेद स्वास्थ्य प्रशासन	११	प्रमुख आयुर्वेद स्वास्थ्य प्रशासक	मान्यता प्राप्त शिक्षण
		१०	वरिष्ठ आयुर्वेद स्वास्थ्य प्रशासक	संस्थाबाट BAMS उत्तीर्ण गरी जनस्वास्थ्य विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
		९	आयुर्वेद स्वास्थ्य प्रशासक	
हेल्थ एजुकेशन		११	प्रमुख स्वास्थ्य शिक्षा प्रशासक	मान्यता प्राप्त शिक्षण
		१०	वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक	संस्थाबाट स्वास्थ्य शिक्षामा स्नातकोत्तर उपाधि वा पोष्ट ग्राजुएट डिप्लोमा वा सो सरह उत्तीर्ण
		९	स्वास्थ्य शिक्षा प्रशासक	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			८	वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य शिक्षामा स्नातक तह उत्तीर्ण।
			७	स्वास्थ्य शिक्षा अधिकृत	
			७	वरिष्ठ स्वास्थ्य शिक्षा निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य शिक्षामा प्रमाणपत्र तह उत्तीर्ण।
			६	स्वास्थ्य शिक्षा निरीक्षक	
			५	स्वास्थ्य शिक्षा टेक्निसियन	
मेडिकल ल्याब टेक्नोलो जी	जनरल मेडिक ल ल्याब टेक्नो लोजी	११	प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजी विषयमा स्नातकोत्तर उपाधि प्राप्त।	
		१०	वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट प्रशासक		
		९	मेडिकल ल्याब टेक्नोलोजिष्ट		

			प्रशासक	
		८	वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजी विषयमा
		७	मेडिकल ल्याब टेक्नोलोजिष्ट	स्नातक तह उत्तीर्ण ।
		७	वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याब विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
		६	ल्याब टेक्निसियन निरीक्षक	
		५	ल्याब टेक्निसियन	
		६	ल्याब असिष्टेन्ट निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याब विषयमा टी.एस.एल.सी. वा सो सरह उत्तीर्ण ।
		५	सिनियर ल्याब असिष्टेन्ट	
		४	ल्याब असिष्टेन्ट	
	मेडिकल माइक्रो बायोलोजी	११	प्रमुख माइक्रोबायो लोजिष्ट प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट माइक्रोबायोलोजी विषयमा
		१०	वरिष्ठ माइक्रोबायो	स्नातकोत्तर उपाधि प्राप्त

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			लोजिष्ट प्रशासक	।
		९	माइक्रोबायो लोजिष्ट प्रशासक	
		८	वरिष्ठ माइक्रोबायो लोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट
		७	माइक्रोबायो लोजिष्ट	माइक्रोबायोलोजी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
		७	वरिष्ठ माइक्रोस्कोपि ष्ट निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याब
		६	माइक्रोस्कोपि ष्ट निरीक्षक	विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
		५	माइक्रोस्कोपि ष्ट	
		६	ल्याब सहायक निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याब
		५	सिनियर ल्याब सहायक	विषयमा टी.एस.एल.सी. वा सो सरह उत्तीर्ण ।
		४	ल्याब सहायक	
	हेल्थ इन्स्पे क्सन	११	प्रमुख जनस्वास्थ्य प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			१०	वरिष्ठ जनस्वास्थ्य प्रशासक	विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
			९	जनस्वास्थ्य प्रशासक	
			८	वरिष्ठ पोषण अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य
			७	पोषण अधिकृत	विषयमा स्नातक तह उत्तीर्ण ।
			८	वरिष्ठ जनस्वास्थ्य अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य
			७	जनस्वास्थ्य अधिकृत	विषयमा स्नातक तह उत्तीर्ण ।
			८	वरिष्ठ इन्टोमोलोजि ष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य
			७	इन्टोमोलोजि ष्ट	विषयमा स्नातक तह उत्तीर्ण ।
			७	वरिष्ठ पोषण निरीक्षक	
			६	पोषण निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य
			५	पोषण सुपरभाइजर	चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण ।
			७	वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			६	भेक्टर कन्ट्रोल निरीक्षक	
			५	भेक्टर कन्ट्रोल सुपरभाइजर	
			७	वरिष्ठ खोप निरीक्षक	
			६	खोप निरीक्षक	
			५	खोप सुपरभाइजर	
			७	वरिष्ठ इण्टोमोलोजी निरीक्षक	
			६	इण्टोमोलोजी निरीक्षक	
			५	इण्टोमोलोजी सुपरभाइजर	
			७	वरिष्ठ पारासाइटोलो जी निरीक्षक	
			६	पारासाइटोलो जी निरीक्षक	
			५	पारासाइटोलो जी सुपरभाइजर	
			७	वरिष्ठ औलो निरीक्षक	

			६	औलो निरीक्षक	
			५	औलो सुपरभाइजर	
			७	वरिष्ठ मलेरिया निरीक्षक	
			६	मलेरिया निरीक्षक	
			५	मलेरिया सुपरभाइजर	
			७	वरिष्ठ कोल्डचेन निरीक्षक	
			६	कोल्डचेन निरीक्षक	
			५	कोल्डचेन सुपरभाइजर	
			७	वरिष्ठ जनस्वास्थ्य निरीक्षक	
			६	जनस्वास्थ्य निरीक्षक	
			५	हेल्थ असिस्टेन्ट	
			७	वरिष्ठ क्षय- कुष्ठ निरीक्षक	
			६	क्षय-कुष्ठ	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

				निरीक्षक	
			५	क्षय-कुष्ठ रोग सुपरभाइजर	
			७	वरिष्ठ भेक्टर वर्न डिजेज कन्ट्रोल निरीक्षक	
			६	भेक्टर वर्न डिजेज कन्ट्रोल निरीक्षक	
			५	भेक्टर वर्न डिजेज कन्ट्रोल सुपरभाइजर	
			७	वरिष्ठ परिवार नियोजन निरीक्षक	
			६	परिवार नियोजन निरीक्षक	
			५	परिवार नियोजन सुपरभाइजर	
			६	सि.अ.हे.व. निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.हे.व. वा
			५	सि.अ.हे.व.	सि.एम.ए.कोर्ष उत्तीर्ण
			४	अ.हे.व.	
			६	कोल्ड चैन	

				निरीक्षक	
			५	सिनियर कोल्ड चेन असिष्टेण्ट	
			४	कोल्ड चेन असिष्टेण्ट	
	मेडिकल रेकर्ड		८	वरिष्ठ मेडिकल रेकर्ड अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा गणित वा जनसंख्याशास्त्र वा
			७	मेडिकल रेकर्ड अधिकृत	एप्लाइड स्टाटिस्टिक्स विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण वा गणित वा तथ्यांकशास्त्र मूल विषयमा स्नातक गरी कुनै विषयमा स्नातकोत्तर उत्तीर्ण वा तथ्यांक विषय सहित कुनै विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण ।
			७	वरिष्ठ मेडिकल रेकर्ड निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा गणित लिई विषय मा
			६	मेडिकल रेकर्ड निरीक्षक	स्नातक उपाधि प्राप्त

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			५	मेडिकल रेकर्ड सुपरभाइजर	
			११	प्रमुख फर्मासिष्ट वैज्ञानिक	
			१०	वरिष्ठ फर्मासिष्ट वैज्ञानिक	
			९	फर्मासिष्ट वैज्ञानिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मोसी विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
			१०	वरिष्ठ औषधी व्यवस्थापक	
			९	औषधी व्यवस्थापक	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मोसी विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
			१०	वरिष्ठ गुणस्तर नियन्त्रक	
			९	गुणस्तर नियन्त्रक	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मोसी विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
			८	वरिष्ठ फार्मोसी अधिकृत	
			७	फार्मोसी	मान्यता प्राप्त शिक्षण

			अधिकृत	संस्थाबाट फार्मोसी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
			७ वरिष्ठ फार्मोसी निरीक्षक	
			६ फार्मोसी निरीक्षक	
			५ फार्मोसी सुपरभाइजर	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मोसी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
			७ वरिष्ठ फार्मोसी ल्याब निरीक्षक	
			६ फार्मोसी ल्याब निरीक्षक	
			५ फार्मोसी ल्याब टेक्सिसियन	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मोसी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
	साइको लोजी		१० वरिष्ठ कन्सल्टेन्ट क्लिनिकल साइकोलोजि ष्ट	
			९ कन्सल्टेन्ट क्लिनिकल	मान्यताप्राप्त शिक्षण संस्थाबाट क्लिनिकल

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			साइकोलोजि ष्ट	साइकोलोजी विषयमा स्नातकोत्तर तह उत्तीर्ण।
			८ वरिष्ठ क्लिनिकल साइकोलोजि ष्ट	
			७ क्लिनिकल साइकोलोजि ष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट क्लिनिकल साइकोलोजी विषयमा स्नातक तह उत्तीर्ण।
	बायोमेडि कल इन्जिनियरीड		११ प्रमुख कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर	
			१० वरिष्ठ कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर	
			९ कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट बायोमेडिकल इन्जिनियरीड वा मेडिकल इलेक्ट्रोनिक इन्जिनियरीड विषयमा स्नातकोत्तर तह उत्तीर्ण।
			८ वरिष्ठ बायोमेडिकल इन्जिनियर	
			७ बायोमेडिकल इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट बायोमेडिकल इन्जिनियरीड विषयमा

				स्नातक तह वा मेडिकल इलेक्ट्रोनिक इन्जिनियरीङ उत्तीर्ण।
		७	वरिष्ठ बायोमेडिकल टेक्निसियन निरीक्षक	
		६	बायोमेडिकल टेक्निसियन निरीक्षक	
		५	बायोमेडिकल टेक्निसियन	मान्यताप्राप्त शिक्षण संस्थाबाट बायोमेडिकल इन्जिनियरीङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण।
	फिजियो थेरापी	८	वरिष्ठ फिजियोथेरापिष्ट	
		७	फिजियोथेरापिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट फिजियोथेरापी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण।
		७	वरिष्ठ फिजियोथेरापि निरीक्षक	
		६	फिजियोथेरापि निरीक्षक	
		५	फिजियोथेरापि सुपरभाइजर	मान्यता प्राप्त शिक्षण संस्थाबाट फिजियोथेरापी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।

रेडियोग्राफी	रेडियोग्राफी	८	वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट	
		७	रेडियोग्राफी टेक्नोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
		७	वरिष्ठ रेडियोग्राफी निरीक्षक	
		६	रेडियोग्राफी निरीक्षक	
		५	रेडियोग्राफर	मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
		६	डार्क रुम निरीक्षक	
		५	सिनियर डार्क रुम असिस्टेन्ट	
		४	डार्क रुम असिस्टेन्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सि. मा विज्ञान विषय लिई उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तिमा ६ महिनाको तालिम प्राप्त ।
		रेडियो थेरापी	८	वरिष्ठ रेडियोथेरापी टेक्नोलोजिष्ट

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

		७	रेडियोथेरापी टेक्नोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोथेरापी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
एकिकृत चिकि त्सा		११	प्रमुख स्वास्थ्य प्रशासक (एकिकृत चिकित्सा)	
		१०	वरिष्ठ स्वास्थ्य प्रशासक	
		९	स्वास्थ्य प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट BAMMS विषय उत्तीर्ण गरी जनस्वास्थ्य विषयमा स्नातकोत्तर उत्तीर्ण ।
होमियो प्याथी		१०	वरिष्ठ कन्सल्टेन्ट होमियोप्याथी चिकित्सक	
		९	कन्सल्टेन्ट होमियोप्याथी चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण ।
		८	होमियोप्याथी चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण ।
		७	वरिष्ठ	

			होमियोप्याथी निरीक्षक	
			६ होमियोप्याथी निरीक्षक	
			५ होमियोप्याथी सुपरभाइजर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणतह उत्तीर्ण।
अकुपंच र			११ प्रमुख कन्सल्टेन्ट अकुपंचर चिकित्सक	
			१० वरिष्ठ कन्सल्टेन्ट अकुपंचर चिकित्सक	
			९ कन्सल्टेन्ट अकुपंचर चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट BAMS उत्तीर्ण गरी Traditional Chinese Medicine (TCM) विषयमा स्नातकोत्तर तह उत्तीर्ण।
			७ वरिष्ठ अकुपंचर निरीक्षक	
			६ अकुपंचर निरीक्षक	
			५ अकुपंचर सुपरभाइजर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

युनानी चिकि त्सा		८	युनानी चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण।
		७	वरिष्ठ हकिम निरीक्षक	
		६	हकिम निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण।
		५	हकिम सुपरभाइजर	
प्राकृति क चिकि त्सा		११	प्रमुख कन्सल्टेन्ट प्राकृतिक चिकित्सक	
		१०	वरिष्ठ कन्सल्टेन्ट प्राकृतिक चिकित्सक	
		९	कन्सल्टेन्ट प्राकृतिक चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राकृतिक चिकित्सा विषयमा स्नातकोत्तर विषय उत्तीर्ण।
		८	प्राकृतिक चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट Bachelor in Natural and Yoga Science (BNYS) विषय उत्तीर्ण।

पंचकर्म		११	पंचकर्म विशेषज्ञ		
		१०	वरिष्ठ पंचकर्म विज्ञ		
		९	पंचकर्मविज्ञ	मान्यता प्राप्त शिक्षण संस्थाबाट पंचकर्म विषयमा स्नातकोत्तर विषय उत्तीर्ण।	
विविध	मेडिकल फिजिसिष्ट	१०	वरिष्ठ कन्सल्टेन्ट मेडिकल फिजिसिष्ट		
		९	कन्सल्टेन्ट मेडिकल फिजिसिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट Medical Physics मा एम.फिल. वा पि.एच.डि. वा सोसरह उत्तीर्ण।	
		८	वरिष्ठ मेडिकल फिजिसिष्ट		
		७	मेडिकल फिजिसिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट MSc (Physics) उत्तीर्ण गरी एक वर्षको Diploma in Radiation Physics (DRP) तालिम प्राप्त।	
		इ.सि. जि. टेक्निसियन	८	वरिष्ठ इ.सि.जि. अधिकृत	
		७	इ.सि.जि.	मान्यता प्राप्त शिक्षण	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			अधिकृत	संस्थाबाट स्वास्थ्य विज्ञान वा विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित विषयमा एक वर्षको तालिम प्राप्त।
			७ वरिष्ठ इ.सि.जि. टेक्निसियन निरीक्षक	
			६ इ.सि.जि. टेक्निसियन निरीक्षक	
			५ इ.सि.जि. टेक्निसियन	मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण वा विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित विषयमा नौ महिनाको तालिम प्राप्त।
		एनेस्थेसिया	७ वरिष्ठ एनेस्थेसिया निरीक्षक	
			६ एनेस्थेसिया निरीक्षक	
			५ एनेस्थेसिया सुपरभाइजर	मान्यताप्राप्त शिक्षण संस्थाबाट एच.ए. वा स्टाफ नर्स उत्तीर्ण गरी सम्बन्धित विषयमा तालिमप्राप्त।

			१०	वरिष्ठ कल्सल्टेन्ट अप्टिसियन	
			९	कल्सल्टेन्ट अप्टिसियन	मान्यताप्राप्त शिक्षण संस्थाबाट अप्टोमेट्री विषयमा स्नातकोत्तर तह उत्तीर्ण।
			८	वरिष्ठ अप्टिसियन अधिकृत	
		अप्टोमे ट्री	७	अप्टिसियन अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट अप्टोमेट्री विषयमा स्नातक तह उत्तीर्ण।
			७	वरिष्ठ अप्टिसियन निरीक्षक	
			६	अप्टिसियन निरीक्षक	
			५	अप्टिसियन	मान्यताप्राप्त शिक्षण संस्थाबाट अप्टोमेट्री विषयमा प्रमाणपत्र तह उत्तीर्ण।
		डाइटि सियन	१०	वरिष्ठ कल्सल्टेन्ट डाइटिसियन	
			९	कल्सल्टेन्ट डाइटिसियन	मान्यताप्राप्त शिक्षण संस्थाबाट खाद्य प्रविधि विषयमा स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण।

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

			८	वरिष्ठ डाइटिसियन अधिकृत	
			७	डाइटिसियन अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट खाद्य प्रविधि विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण।
			७	वरिष्ठ डाइटिसियन निरीक्षक	
			६	डाइटिसियन निरीक्षक	
			५	डाइटिसियन सुपरभाइजर	मान्यताप्राप्त शिक्षण संस्थाबाट खाद्य प्रविधि विषयमा प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण।

अनुसूची-५

(नियम ७ को उपनियम (१) सँग सम्बन्धित)

कार्यविवरण फारामको ढाँचा

लुम्बिनी प्रदेश सरकार कार्य विवरण फाराम		पद संकेत				
		सेवा:-				
		समूह/उपसमूह:-				
		तह/पद:-				
१) पदको नाम:-		५) मन्त्रालय:-				
२) मासिक तलब:-		७) विभाग/कार्यालय:-				
३) काम गर्ने समय:-		८) शाखा/फाँट:-				
४) कर्मचारीको नाम र संकेत नम्बर:-		९) ठेगाना:-				
१०) विस्तृत रूपमा पदको काम, कर्तव्य, अधिकार र उत्तरदायित्व						
क्र सं	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार(स्रोत)	कैफियत
१						
२						
३						
११) कर्तव्य						
१						
२						
३						
९) आवश्यक योग्यता:-						
मेरो पदसँग सम्बन्धित			यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं			

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

उत्तरदायित्व अधिकारको विवरण एवं ठीक साँचो हो। कर्मचारीको दस्तखत मिति:-.....	तथा पूर्ण	ठीक साँचो हो। निकटतम अधिकृतको दस्तखत नाम:-..... मिति:-..... कार्यालय प्रमुखको दस्तखत नाम:-..... मिति:-.....
--	-----------	---

अनुसूची-६

(नियम १० को उपनियम (३) को खण्ड (ड) सँग सम्बन्धित)

पद तथा कार्यालय दर्ता फारामको ढाँचा

कार्यालय तथा दरबन्दी सम्बन्धी ढाँचा											
१ क. कार्यालय सम्बन्धी विवरण:										फ्याक्स नं.	
कार्यालयको नाम(नेपालीमा)										जिल्ला:	
कार्यालयको नाम (अङ्ग्रेजीमा)										गा.पा./न.पा.	
मन्त्रालय/केन्द्रीय निकाय:										वडा नं	
निकटतम माथिल्लो निकाय:										स्थान:	
कार्यालयको स्तर:										फोन नं	
शुरु पद सृजना भएको मिति:										इमेल:	
पछिल्लो अध्यावधिक मिति:										वेबसाइट:	
१. ख. कार्यालयको दरबन्दी तेरिज:											
सिनं	पदना म	तह	सेवा	समूह	उपसमू ह	साविक पद	थप	घट	खुद कायम	पद संकेत नं	कैफिय त

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

पद दर्ता हुने कार्यालयको तर्फबाट: उपरोक्त निर्णय संलग्न राखी माथि उल्लिखित पद दर्ता गरी जानकारी दिनु हुन अनुरोध छ।	प्रदेश किताबखानाको तर्फबाट: माथि उल्लिखित पद विद्युतीय माध्यमबाट समेत दरबन्दी व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी कार्यालय संकेत..... मा पद दर्ता गरिएको व्यहोरा प्रमाणित गरिएको छ ।
दस्तखतः	दस्तखतः
नामः	नामः
पदः	पदः
कार्यालयः	प्रमाणित गर्ने अधिकृतः

अनुसूची-७

(नियम १२ सँग सम्बन्धित)

प्रदेश सचिव (अधिकृत बाह्रौ तह) रहने पदहरू

- (क) प्रदेश इन्जिनियरिङ्ग सेवा
सडक पूर्वाधार, ऊर्जा, जलस्रोत, सिंचाइ, शहरी विकास, भवन निर्माण, खानेपानी सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिव
- (ख) प्रदेश कृषि सेवा
कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिव
- (ग) प्रदेश कानून सेवा
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव
- (घ) प्रदेश प्रशासन सेवा
मुख्यमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय, गृह सम्बन्धी मामिला हेर्ने मन्त्रालय, प्रदेश लोक सेवा आयोग, अर्थ सम्बन्धी विषय हेर्ने मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति सम्बन्धी विषय हेर्ने मन्त्रालय, श्रम तथा यातायात सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिव
- (ङ) प्रदेश वन सेवा
वन तथा वातावरण सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिव
- (च) प्रदेश शिक्षा सेवा
शिक्षा सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिव
- (छ) प्रदेश स्वास्थ्य सेवा
स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिव

अनुसूची-८

(नियम २३ को उपनियम (५) सँग सम्बन्धित)

संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी पेश गरिने प्रतिवेदनको ढाँचा

भाग -१

परिचय

१. अध्ययनको पृष्ठभूमि:
२. समितिको गठन:
३. अध्ययनको उद्देश्य:
४. अध्ययनको विधि र सीमा:

भाग-२

मौजूदा संगठन र दरबन्दी

१. संगठनको कार्यक्षेत्र:
२. साङ्गठनिक ढाँचा:
३. दरबन्दीको अवस्था:
४. संगठन संरचना र दरबन्दी सम्बन्धमा देखिएका समस्याहरू:

भाग-३

विश्लेषण र औचित्य

१. कार्यक्रमको विश्लेषण:
२. कार्यबोझको विश्लेषण:
३. कार्य प्रकृतिको विश्लेषण:
४. उपलब्ध मानव स्रोतको आँकलन:
५. संगठनको वित्तीय अवस्थाको विश्लेषण:
६. परिवर्तनको औचित्य:

भाग-४

प्रस्तावित संगठन, दरबन्दी र सिफारिस

१. संगठन ढाँचाको व्याख्या:
२. दरबन्दी विवरणको व्याख्या:
३. अन्य सुझाव तथा सिफारिस:
४. अनुसूचीहरू

(क) मौजुदा तथा प्रस्तावित सांगठनिक ढाँचा

(ख) मौजुदा तथा प्रस्तावित दरबन्दी तेरिजको
विवरण

(ग) प्रस्तावित संगठन, महाशाखा, शाखा तथा
पदहरूको कार्यविवरण

अनुसूची-९

(नियम २९ को उपनियम (२) सँग सम्बन्धित)

स्थायी नियुक्ति पत्रको ढाँचा

लुम्बिनी प्रदेश सरकार

..... मन्त्रालय/सचिवालय/आयोग/कार्यालय

.....

पत्र संख्या:-

चलानी नम्बर:-

मिति:-

विषय:-स्थायी नियुक्ति।

महाशय,

प्रदेश लोक सेवा आयोगको विज्ञापन नं. ... (खुला/समावेशी) च.नं. मिति २०../../.. को सिफारिस पत्रानुसार प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १६ बमोजिम तपाईंलाई यस मन्त्रालय/सचिवालय/आयोग/कार्यालयको मिति २०../../.. को निर्णयानुसार मिति देखि ज्येष्ठता कायम हुने गरी प्रदेश ... सेवा ... समूह ... उपसमूह ... तह ... पदमा स्थायी नियुक्ति गरिएको छ।

आफ्नो सेवाकालमा सदैव नेपाल, नेपाली जनता र लुम्बिनी प्रदेश सरकारप्रति प्रतिबद्ध रही अनुशासित मर्यादित, निष्पक्ष, इमानदार र उत्तरदायी भई प्रचलित कानून बमोजिम आफ्नो पदीय जिम्मेवारी सम्पादन गर्नुहुनेछ भन्ने विश्वास प्रदेश सरकारले तपाईंसँग राखेको छ।

..... तहको पदमा स्थायी नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ।

श्री

.....

(.....)

बोधार्थः-सचिव

अनुसूची-१०

(नियम ३० सँग सम्बन्धित)

निरोगिताको प्रमाणपत्र

लुम्बिनी प्रदेश निजामती सेवा अन्तर्गतकोसेवा.....समूह
..... उपसमूहकोपदमा उम्मेदवार हुनुभएका
श्री.....लाई मैले जाँच्दा कुनै सरुवा वा कडारोग लागेको
वा आन्तरिक रोग भएको पाइन। निजमारोग भए तापनि
निजलाई त्यसले उपरोक्त पदमा काम गर्न असमर्थ बनाउँदैन।

निजको हलिया..... छ।

(क) दायाँ वा बायाँ हातको बुढी औँलाको

छापः

(ख) दस्तखतः

(ग) मितिः

दायाँ	बायाँ

प्रमाणित गर्ने चिकित्सकको विवरणः-

(क) नामः-

(ख) दस्तखतः-

(ग) नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन नम्बरः-

(घ) मितिः-

(ङ) कार्यरत अस्पतालको छापः-

अनुसूची-११

(नियम ३१ को उपनियम (१) सँग सम्बन्धित)

शपथ ग्रहण

म नेपाल राज्यको नाममा शपथ लिन्छु कि प्रदेश निजामती कर्मचारीको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी देश र प्रदेश सरकारप्रति बफादार रही भय, पक्षपात वा द्वेष नराखी लोभ, लालच, मोलाहिजा नगरी अनुशासनमा रही प्रचलित कानूनको अधीनमा रही आफ्नो पदीय कर्तव्यको पालन गर्नेछु। मलाई ज्ञात हुन आएको कुनै सरकारी गोप्य सूचना सम्बन्धित अधिकारीलाई बाहेक अरु कसैलाई म सेवामा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले भन्ने वा सङ्केत गर्ने छैन।

शपथ ग्रहण गर्ने कर्मचारीको	शपथ ग्रहण गरेको प्रमाणित गर्ने अधिकारीको
(क) दस्तखत:-	(क) दस्तखत:-
(ख) नाम:-	(ख) नाम:-
(ग) पद/तह:-	(ग) पद/तह:-
(घ) सेवा:-	(घ) संकेत नम्बर:-
(ङ) समूह/उपसमूह:	(ङ) कार्यालय:-
(च) मिति:-	(च) मिति:-

अनुसूची-१२

(नियम ३३ को उपनियम (१) सँग सम्बन्धित)

प्रदेश निजामती कर्मचारीको वैयक्तिक विवरण फाराम (सिटरोल)

संलग्न गर्नुपर्ने कागजातहरू:-

- (१) सेवा प्रवेश गर्नुपूर्वको उमेर खुलेको शैक्षिक योग्यता र राष्ट्रिय परिचयपत्र/नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।
- (२) यसअघि संघिय निजामती सेवा, कुनैपनि प्रदेशको प्रदेश निजामती सेवा वा स्थानीय सेवामा रही स्थायी पदमा काम गरेको भए सोको विवरण स्पष्टसँग उल्लेख गरी तत्सम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि।
- (३) सम्बन्धित कार्यालयबाट सिटरोल दर्ता गरी प्रमाणित गरी दिने भन्ने व्यहोराको पत्र।
- (४) स्थायी नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि।
- (५) कार्यालयमा शुरू स्थायी नियुक्ति हुँदाको हाजिरी भएको जानकारी पत्र।
- (६) स्थायी नियुक्ति हुँदा पेश गरेको निरोगिता र शपथ ग्रहणको प्रमाणित प्रतिलिपि।
- (७) प्रदेश लोक सेवा आयोगको सिफारिस पत्रको प्रमाणित प्रतिलिपि।
- (८) तालिमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अन्य कागजातको प्रतिलिपि।

कर्मचारीको नाम नेपालीमा (देवनागरी लिपि):-

.....

अंग्रेजीमा (BLOCK LETTER):-

.....

कर्मचारी सङ्केत नम्बर (प्रदेश किताबखानाले भर्ने):-

नेपाली अङ्कमा:-□□□□□□

अंग्रेजी अङ्कमा:-□□□□□□

द्रष्टव्य:-

A4 साइजको नेपाली कागजमा वैयक्तिक विवरण छापिएको हुनु पर्नेछ।

फाराम नम्बर १

कर्मचारीको हाससालै
खिचेको दुवै कान देखिने
पासपोर्ट साइजको फोटो
सिटरोल प्रमाणित गर्ने
अधिकारीले फोटो
समेत प्रमाणित गरेको
हुनुपर्नेछ।

वैयक्तिक विवरण

लुम्बिनी प्रदेश सरकार

.....मन्त्रालय/आयोग/निर्देशनालय/कार्यालय

१. निजामती कर्मचारीको व्यक्तिगत विवरण

नेपालीमा (देवनागरी लिपि) :-

अग्रजीमा:-(BLOCK LETTER)

.....

जन्म मिति विवरण:- (वि.सं.)/...../..... (ई.सं.)

...../...../.....

नागरिकता नम्बर:- जारी जिल्ला:- जारी

मिति:-/...../.....

राष्ट्रिय परिचयपत्र नम्बर:-.....

नाता विवरण (Detail Kinship)	नेपालीमा		IN ENGLISH	
	नाम	पेशा	NAME	OCCUPATION
बाबु (FATHER)				
बाजे (GRANDFATHER)				
आमा (MOTHER)				

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

श्रीमान्/श्रीमती(SPOUSE)				
--------------------------	--	--	--	--

छोरी संख्या(No. of DAUGHTER)		छोरा संख्या(No. of SON)	
------------------------------	--	-------------------------	--

२. ठेगाना सम्बन्धी विवरण

विवरण	स्थायी ठेगाना(PERMANENT ADDRESS)		अस्थायी ठेगाना(TEMPORARY ADDRESS)	
	नेपालीमा	IN ENGLISH	नेपालीमा	IN ENGLISH
प्रदेश(PROVINCE):-				
जिल्ला(DISTRICT):-				
स्थानीय तह(LOCAL LEVEL):-				
वडा नं.(WARD NO.):-				
टोल/मार्ग(STREET):-				
घर/ब्लक नं.(BLOCK NO.):-				
सम्पर्क मोबाइल नं.(MOBILE NO.):-				
इमेल ठेगाना(EMAIL):-				

३. सुबिधा पाउने गरी परिवारका सदस्य मध्ये इच्छाइएको कुनै एकव्यक्तिको पूरा विवरण:-

१.नाम/थर (नेपालीमा):-		घ) वडा नं.:-	
२.नाम/थर (IN ENGLISH BLOCK LETTER):-		ङ) टोल/मार्ग:-	
३.कर्मचारीको निजसँगको सम्बन्ध:-		च) घर/ब्लक नं.:-	

४.स्थायी ठेगाना:-		५.नागरिकता नं.(सम्भव भएसम्म):-	
क) प्रदेश:-		६.जारी जिल्ला:-	
ख) जिल्ला:-		७.जारी मिति:-	
ग) स्थानीय तह:-		८.राष्ट्रिय परिचयपत्र नं.(सम्भव भएसम्म):-	

४. कर्मचारीको अन्य वैयक्तिक विवरण:-

- क) लिङ्ग:-..... ख) धर्म:-..... ग) जात/जाति:-.....
- घ) हुलिया:-..... ड) रक्त समूह:-.....
- च) मूल: हिमाली () पहाडी () तराई/मधेस ()
- छ) आदिवासी/जनजाति:- हो () होइन () हो भने कुन जात.....
- ज) दलित:- हो () होइन () हो भने कुन जात
- झ) आर्थिक रुपले विपन्न खस आर्य:- हो () होइन () हो भने कुनजात.....
- ञ) अपाङ्गता :- हो () होइन () हो भने कुन किसिमको.....
- ट) थारु :- हो () होइन ()
- ठ) मुस्लिम :- हो () होइन ()
- ड) मधेसी :- हो () होइन ()
- ढ) लोक सेवा आयोग/प्रदेश लोक सेवा आयोगबाट सिफारिस हुँदा कुन वर्गमा भएको हो ? माथि उल्लिखित मध्ये (छ) / (ज) / (झ) / (ञ) / (ट) / (ठ) / (ड) / (ढ) / (खुला) / (महिला)

५. भाषाको दक्षता सम्बन्धी विवरण

(क) राष्ट्रिय भाषा सम्बन्धी ज्ञान मातृभाषा:-

क्र.	भाषा	लेखाई क्षमता	पढाई क्षमता	बोलाई क्षमता
------	------	--------------	-------------	--------------

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

सं.	को नाम	अ ति उ त्त म	उ त्त म	सा मा न्य	अ ति उ त्त म	उ त्त म	सा मा न्य	अ ति उ त्त म	उ त्त म	सा मा न्य

(ख) विदेशी भाषा सम्बन्धी ज्ञान

क्र. सं.	भाषा को नाम	लेखाई क्षमता			पढाई क्षमता			बोलाई क्षमता		
		अ ति उ त्त म	उ त्त म	सा मा न्य	अ ति उ त्त म	उ त्त म	सा मा न्य	अ ति उ त्त म	उ त्त म	सा मा न्य

६. प्रदेश निजामती सेवामा समायोजन वा शुरु स्थायी नियुक्तिको विवरण:-

१. कार्यालयको नाम/ठेगाना:-		२. नियुक्ति मिति:-	
३. निर्णय मिति :-		४. हाजिरी मिति :-	
५. सेवा :-		६. समूह :-	
७. उपसमूह :-		८. श्रेणी/तह :-	
९. पद :-		१०. प्राविधिक/अप्राविधिक	

७. यसअघि संघीय निजामती सेवा वा अन्य प्रदेशको प्रदेश निजामती सेवा वा जुनसुकै प्रदेशको स्थानीय सेवामा रही स्थायी पदमा काम गरेको भए सोको विवरण :-

१. कार्यालयको		२. नियुक्ति मिति:-	
---------------	--	--------------------	--

नाम/ठेगाना:-			
३. निर्णय मिति :-		४. हाजिरी मिति :-	
५. सेवा :-		६. समूह :-	
७. उपसमूह :-		८. श्रेणी/तह :-	
९. पद :-		१०. प्राविधिक/अप्राविधिक :-	
११. छाडेको मिति :-		१२. छाड्नुको कारण :-	

द. अन्य विवरण :-

(क) पति वा पत्नीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (DV/PR/अन्य) लिएको छ () / छैन ()

१. स्थायी आवासीय अनुमति लिएको भए पति वा पत्नी मध्य कसले लिएको छ?

२. स्थायी आवासीय अनुमति लिएको भए देशको नाम..... र लिएको मिति

(ख) कुनै सरकारी वक्यौता तिर्न बाँकी छ () / छैन ()? बाँकी भए सो को विवरण..... ।

(ग) सम्बन्धित कर्मचारीको विशेष योग्यता र क्षमता

माथि लेखिएको विवरण ठीक साँचो हो। सरकारी सेवाको निमित्त अयोग्य हुने गरी मलाई कुनै सजाय भएको छैन। कुनै कुरा झुठो लेखिएको वा जानाजानी साँचो कुरा दबाउने लुकाउने उद्देश्यले लेखिएको ठहरे कानुन बमोजिम सजाय स्वीकार गर्नेछु, साथै कर्मचारी आचार संहिता पालना गर्न प्रतिवद्ध छु भनी सहीछाप गर्ने :-

कर्मचारीको बुढी		प्रमाणित गर्ने कार्यालय प्रमुखको नाम/थर :-..... दस्तखत :-..... संकेत नम्बर:-..... मिति:-.....
औलाको छाप		
दाँया	बाँया	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

कर्मचारीको दस्तखत:-...	कार्यालयको छाप	
------------------------	-------------------	--

कर्मचारी संकेत नम्बर (निजामती किताबखानाले मात्र प्रयोग गर्ने)

नेपाली अङ्कमा:

--	--	--	--	--	--

अंग्रेजी अङ्कमा:

--	--	--	--	--	--

• विभागीय प्रमुख वा अधिकारप्राप्त अधिकारीको

नाम :-.....

संकेत नम्बर :-

पद :-

श्रेणी/तह :-

कार्यालयको छाप :-

(क) सेवा सम्बन्धी विवरण (फाराम नम्बर ०२)

क्र. सं.	सेवा	समूह/उप समूह	पद	तह	कार्यालयको नाम र ठेगाना	नयाँ नियुक्ति / सरुवा/ बढुवा	निर्णय मिति	बहाली मिति (हाजिरी मिति)

(ख) शैक्षिक योग्यता/तालिम/सेमिनार/सम्मेलन सम्बन्धी विवरण (फाराम नम्बर ०३)

क्र.सं.	शैक्षिक योग्यता वा उपाधि	अध्ययनको विषय वा संकाय	उत्तीर्ण गरेको साल	प्राप्त श्रेणी/ग्रेड	शिक्षण संस्था/परिषद्/विश्वविद्यालयको नाम र देश

(ग) विभूषण, प्रशंसापत्र र पुरस्कारको विवरण (फाराम नम्बर ०४)

क्र.सं.	विभूषण, प्रशंसापत्रको विवरण	प्राप्त मिति	विभूषण/प्रशंसापत्र पाएको कारण	सहुलियत

(घ) विभागीय सजायको विवरण (फाराम नम्बर ०५)

क्र.सं.	सजायको	सजायको	पुनरावेदन	कैफियत

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

	प्रकार	आदेश मिति	ठहर	मिति	

(ड) विदा र औषधी उपचारको विवरण (फाराम नम्बर ०६)

घर विदा			बिरामी विदा			अध्ययन विदा			असाधारण विदा			वेतलबी विदा			गयल अवधि		उपचार खर्च लिएको		कैफियत	
जम्मा	खर्च	बाँकी	जम्मा	खर्च	बाँकी	जम्मा	खर्च	बाँकी	जम्मा	खर्च	बाँकी	जम्मा	खर्च	बाँकी	देखि	सम्म	मिति	रकम		

(च) भौगोलिक क्षेत्रमा काम गरेको विवरण (फाराम नम्बर ०७)

क्र.सं.	अवधि		पदस्थापना भएको स्थान वा क्षेत्र	काम गरेको स्थान वा क्षेत्र	यो चिन्ह(v) दिई काम गरेको क्षेत्रको वर्ग जनाउने				कैफियत	
	देखि	सम्म			“क” वर्ग	“ख” वर्ग	“ग” वर्ग	“घ” वर्ग		

(छ) माथि उल्लेख भएदेखि बाहेकका विवरणहरू थपघट गर्नु पर्ने भए प्रदेश किताबखानाले भर्ने (फाराम नम्बर ०८)

(१) ठेगाना परिवर्तन सम्बन्धी विवरण :-

(२) इच्छाएको व्यक्ति परिवर्तन भएमा सोको विवरण :-

(३) अन्य कुनै विवरण थपघट भएमा सोको विवरण :-

<u>सम्बन्धित कर्मचारीको</u>	<u>प्रमाणित गर्ने अधिकारीको</u>
दस्तखत:-.....	दस्तखत:-.....
नाम:-... ..	नाम:-... ..
संकेत नम्बर:-.....	संकेत नम्बर:-.....
पद /तह:-.....	पद /तह:-
मिति:-... ..	मिति:-... ..

अनुसूची-१३

(नियम ३८ को उपनियम (१) सँग सम्बन्धित)

कार्यसम्पादन सम्झौता गर्न सकिने कार्यालय र सम्झौता गर्ने अधिकारीको विवरण
कार्यप्रकृतिको आधारमा देहाय बमोजिमका अधिकारीहरू बीच कार्यसम्पादन सम्झौता गर्न सकिनेछः-

१. सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय, कार्यालय प्रमुख अन्तर्गत कार्यालय र आयोजना प्रमुख।
२. महानिर्देशक, यातायात पूर्वाधार निर्देशनालय, कार्यालय प्रमुख अन्तर्गत कार्यालय र आयोजना प्रमुख।
३. सचिव, खानेपानी मन्त्रालय, कार्यालय प्रमुख अन्तर्गत कार्यालय र आयोजना प्रमुख।
४. सचिव, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कार्यालय प्रमुख अन्तर्गत कार्यालय र आयोजना प्रमुख।
५. महानिर्देशक, कृषि निर्देशनालय, कार्यालय प्रमुख अन्तर्गत कार्यालय र आयोजना प्रमुख।
६. सचिव, उद्योग, पर्यटन, तथा यातायात व्यवस्था मन्त्रालय, कार्यालय प्रमुख अन्तर्गत कार्यालय र आयोजना प्रमुख।
७. सचिव, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, कार्यालय प्रमुख अन्तर्गत कार्यालय र आयोजना प्रमुख।
८. महानिर्देशक, वन निर्देशनालय, कार्यालय प्रमुख अन्तर्गत कार्यालय र आयोजना प्रमुख।
९. सचिव, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि मन्त्रालय, कार्यालय प्रमुख अन्तर्गत कार्यालय र आयोजना प्रमुख।
१०. महानिर्देशक, शिक्षा विकास निर्देशनालय, कार्यालय प्रमुख अन्तर्गत कार्यालय र आयोजना प्रमुख।
११. मन्त्रालय/आयोग/सचिवालयका सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुख आयोजना प्रमुख।।

अनुसूची-१४

(नियम ३९ को उपनियम (१०) सँग सम्बन्धित)

सरुवा माग गर्ने निवेदनको ढाँचा

मिति:-.....

विषय:-सरुवा हुन पाउँ।

श्री ज्यू

.....

महोदय,

देहायमा उल्लिखित निकायमा सरुवा भई सेवा गर्ने अवसर उपलब्ध गराइदिनुहुन मेरो सेवासँग सम्बन्धित विवरण सहित आवश्यक कागजात यसै साथ संलग्न राखी यो निवेदन पेश गरेको छु।

<u>व्यक्तिगत विवरण</u>	<u>सेवासँग सम्बन्धित विवरण:</u>
नाम:-.....	हाल कार्यरत कार्यालय:-
संकेत नम्बर:-.....	सम्बन्धित मन्त्रालय:-.....
ठेगाना:-.....	सेवा/समूह/उपसमूह:-.....
जन्ममिति:-.....	पद:-.....
नागरिकता नम्बर:-.....	तह:-.....
राष्ट्रिय परियपत्र नम्बर:-.....	हालको कार्यालयमा हाजिर भएको मिति:-.....

हालको सेवा/समूह/उपसमूहको पदमा यसभन्दा अगाडि गरेको सेवाको विवरण (क्रमगत पछिल्लो आधारमा)

क्र.सं.	कार्यालयको	सम्बन्धित	सेवा गरेको	वर्ष/महिना	भौगोलिक
---------	------------	-----------	------------	------------	---------

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

	नाम र ठेगाना	मन्त्रालय	अवधि (हाजिर र रमाना लागू हुने मितिको आधारमा)			क्षेत्र
			देखि	सम्म		
१)						
२)						
३)						

सरुवा हुन चाहेको जिल्ला र कार्यालय(प्राथमिकता क्रमको आधारमा एउटा जिल्लामा दुई भन्दा बढी कार्यालय नपर्ने गरी फरक-फरक जिल्लास्थित कार्यालय छनौट गर्ने

क्र.सं.	कार्यालयको नाम	सम्बन्धित मन्त्रालय	कार्यालय रहेको जिल्ला
१			
२			
३			
४			
५			

पति वा पत्नी दुवै सरकारी सेवामा कार्यरत भएमा सो को विवरण:-

१.पति वा पत्नीको नाम:-		६. संकेत नम्बर:-	
२. सेवा (संघीय/प्रदेश/स्थानीय):-		७.सेवा/समूह/उपसमूह:-	
३. कार्यालयको नाम:-		८. पद:-	
४. जिल्ला:-		९. श्रेणी/तह:-	
५.हालको कार्यालयमा हाजिर भएको मिति:-		१०.अन्य कुनै व्यहोरा:	

संलग्न कागजातहरू:-

१. माथि विवरणमा उल्लेख भए बमोजिमका कार्यालयमा कामकाज गरेको पुष्ट्याई हुने कागजात,
२. सरुवा हुन चाहेको कारण र प्रमाण।

यस निवेदनमा लेखिएको व्यहोरा साँचो हो, झुट्टा ठहरे कानुन बमोजिम भोग्न तयार छु।

निवेदक कर्मचारी

दस्तखत:-

नाम:-

संकेत नम्बर:-

पद/तह:-

कार्यालय:-

अनुसूची-१५

(नियम ४० सँग सम्बन्धित)

सरुवा गर्ने अधिकारीले राख्नुपर्ने सरुवा सम्बन्धी विवरण

कार्यालय:-

जिल्ला:-

विवरण भरिएको मिति:-

क्र. सं.	तह	सेवा/समूह/उपसमूह	कुल दरबन्दी	पदपूर्ति संख्या	कुल रिक्त पद संख्या (४-५)	रिक्त पदमा सरुवा भइसकेको तर कर्मचारी हाजिर भई नसकेको संख्या	आयोग मा माग पठाएको संख्या	खुद रिक्त संख्या (६-७-८)	कैफियत
१	२	३	४	५	६	७	८	९	१०

नोट:-माथि उल्लिखित विवरण प्रत्येक कार्यालयले प्रत्येक ६ महिनामा अद्यावधिक गरी सोको विवरण मन्त्रालय, सेवा समूह सञ्चालन गर्ने मन्त्रालय र सम्बन्धित मन्त्रालयमा पठाउनु/राख्नुपर्ने।

तयार गर्ने अधिकृत

दस्तखत:-

पद:-

मिति:-

प्रमाणित गर्ने अधिकृत

दस्तखत:-

पद:-

मिति:-

अनुसूची-१६

(नियम ४१ को उपनियम (१) सँग सम्बन्धित)

सरुवाको विवरण (व्यक्तिगत फाइलमा रहने)

नामः समूह/उपसमूहः
कर्मचारी संकेत नम्बरः शैक्षिक योग्यताः
पद/तहः तालिमः
सेवाः अन्यः

क्र. सं.	साबिक को कार्यालय	सरुवा वा पदस्थान भएको कार्यालय	सरुवा भएको मिति	हाजिर भएको मिति	सरुवाको कारण	अर्को सरुवाको लागि अवधि पुग्ने मिति	हाल कार्यरत भौगोलिक क्षेत्र	अब सरुवा हुनुपर्ने भौगोलिक क्षेत्र

नोटः यस फाराम अनुसारको विवरण प्रत्येक कार्यालयको प्रमुखले भरी भराई अद्यावधिक गराई राख्नुपर्नेछ।

तयार गर्ने

दस्तखतः-

पदः-

मितिः-

प्रमाणित गर्ने अधिकृतको

दस्तखतः-

पदः-

मितिः-

अनुसूची-१७

(नियम ४१ को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)

सरुवा पत्र

महाशय,

लुम्बिनी प्रदेश सरकार (.....स्तर) को मितिको निर्णयानुसार तपाईंलाई प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २५ बमोजिम सरुवा गरिएको छ। प्रचलित कानून बमोजिम तोकिएको म्यादभित्र बरबुझारथ गरी सरुवा भएको कार्यालयमा हाजिर हुन जानुहोला।

<u>साबिक पद र कार्यालय</u>	<u>सरुवा भएको पद र कार्यालय</u>
प्रदेशसेवा.....समूह	प्रदेशसेवा.....समूह
अधिकृतस्तर.....तह	अधिकृतस्तर.....तह
.....(पद)(पद)

श्री.....

कर्मचारी संकेत नम्बर:-.....

(दस्तखत)

बोधार्थ तथा कार्यार्थ:-

श्री प्रदेश किताबखाना, लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी) नेपाल।

श्री कर्मचारी सञ्चयकोष, काठमाडौं।

श्री नागरिक लगानी कोष, नयावानेश्वर, काठमाडौं।

.....

.....

अनुसूची १८

(नियम ४१ को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)

रमानापत्र

लुम्बिनी प्रदेश सरकार

.....मन्त्रालय/सचिवालय/आयोग/कार्यालय ।

पत्र संख्या:-

मिति:-

चलानी नम्बर:-

श्री

..... ।

त्यस मन्त्रालय/निर्देशनालय/कार्यालय/..... मा सरुवा हुनुभएका श्री
..... लाई निजको विवरण सहितको रमानापत्र दिई हाजिर
हुन पठाइएको व्यहोरा अनुरोध छ ।

१. कर्मचारीको नाम/थर :-

२. कर्मचारीको संकेत नम्बर:-

३. साविक विवरण:-

(क) पद:-

(ख) तह:-

(ग)

सेवा:-

(घ) समूह/उपसमूह:-

४. कार्यालय:-सरुवा भएको विवरण:निर्णय मिति:-

(क) पद:

(ख) तह:

(ग) सेवा:-

(घ) समूह/उपसमूह:-कार्यालय:

५. बरबुझारथ सम्बन्धी विवरण:-

बरबुझारथ गरेको

नगरेको

६. रमाना लागू हुने मिति:-

७. रमानापत्रको मितिसम्म खर्च भएका विदा:-

- (क) भैपरी आउने र पर्व विदा .. दिन।
 (ख) घर विदादिन।
 (ग) बिरामी विदा दिन।
 (घ) प्रसूति विदा/प्रसूति स्याहार विदा
 (ङ) अध्ययन विदा दिन।
 (च) असाधारण विदा दिन।
 (छ) बेतलबी विदा दिन।
८. रमानापत्रको मितिसम्म सञ्चित विदा:-
 (क) भैपरी आउने र पर्व विदादिन।
 (ख) घर विदादिन।
 (ग) बिरामी विदादिन।
९. कार्यालयमा रुजु हाजिर भएको दिन:-
 १०. खाईपाई आएको मासिक :-
 (क) तलब रु.... (ख) तलब वृद्धि (ग्रेड) रु... (ग) तलब वृद्धि हुने महिना:-..
११. तलब भत्ता भुक्तानी लिएको अन्तिम मिति:-
 १२. भुक्तानी लिएको उपचार खर्चको रकम:- मिति:-.....
 १३. कर्मचारी सञ्चय कोष नं. र कट्टी रकम:-
 १४. नागरिक लगानी कोष नं. र कट्टी रकम:-
 १५. सावधिक जीवन बीमा कोष नं. र कट्टी शुरू भएको मिति:-
 १६. योगदानमा आधारित निवृत्तिभरण कोष नं. र कट्टी रकम:-
 १७. आयकर कट्टी रकम:-
 १८. भ्रमण भत्ता लिएको/नलिएको:-
 १९. चाडपर्व खर्च लिने चाडको नाम र सो चाड पर्ने सम्भावित महिना:-
 कार्यालय प्रमुख
- बोधार्थः

 श्री....., सरुवा भएको कार्यालयमा हाजिर हुन जानुहुन।

अनुसूची-१९

(नियम ४९ सँग सम्बन्धित)

तहवृद्धिका लागि भनें फारामको नमुना

लुम्बिनी प्रदेश सरकार

..... मन्त्रालय/सचिवालय/आयोग

(तहवृद्धि आवेदन फाराम)

(न्यूनतम सेवा अवधि र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने तहवृद्धिको लागि)

१. सूचनाको विवरण

तहवृद्धिको सूचना नम्बर:-	तहवृद्धि हुने तह:-
सेवा:-	समूह:-
उपसमूह:-	पद:-

२. उम्मेदवारको विवरण:

उम्मेदवारको नाम,थर (नेपालीमा):-	
उम्मेदवारको नाम,थर (अंग्रेजीमा):-	
ठेगाना:-	बहाल रहेको कार्यालय:-
बाबुको नामथर:-	पद/तह:
आमाको नामथर:-	सेवा:-
बाजेको नामथर:-	समूह/उपसमूह:-
पति/पत्नीको नामथर:	कर्मचारी संकेत नम्बर:
नागरिकता नम्बर/जिल्ला:-	पान नम्बर:-

३. सेवाको विवरण (शुरुदेखि हालसम्मको)

क्र.स.	पदको नाम, श्रेणी/तह, सेवा, समूह, उपसमूह	कार्यालयको नाम	नियुक्ति वा बढुवाको मिति	बहाल रहेको मिति	असाधारण विदा बसेको भए सो को अवधि	खुल्ला/ बढुवा	कैफियत		
१	२	३	४	५	६	७	८	९	१०

४. हालको तहमा वा समायोजन हुनुभन्दा पहिलेको समान तहको पदमा तहवृद्धिको लागि आवेदन दिन पाउने अन्तिम मितिमा पुग्ने सेवा अवधि:-
.....वर्ष,.....महिना,..... दिन।

५. प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ३३ अनुसार तहवृद्धिको लागि योग्य भएको/ नभएको अवस्था:- (उपयुक्त बक्समा चिन्ह लगाउनुहोस्)

- क) तपाईं हाल निलम्बनको अवधिमा रहनुभएको छ /छैन ।
- ख) तपाईंले नसिहत पाउनुभएको भए तीन महिना बितेको छ / छैन ।
- ग) तपाईं हाल बढुवा रोक्का भएको अवधिमा हुनुहुन्छ? छ / छैन ।
- घ) तपाईंको हाल तलबवृद्धि रोक्का भएको छ / छैन ।
- ङ) नियमानुसार तपाईंले सेवा /समूह परिवर्तन गर्नुभएको भए तीन वर्ष पुगेको छ / छैन ।
- च) पेशासँग सम्बन्धित व्यवसायी परिषद्ले हाल तपाईंलाई निलम्बन गरेको छ / छैन ।

६. माथि उल्लिखित विवरणमा कुनै कुरा झुट्टा लेखिएको ठहरे कानून बमोजिम सहूला/ बुझाउँला भनी सहीछाप गर्ने:-

कर्मचारीको नामथर:-

संकेत नम्बर:-

पद/तह:-

दस्तखत:-

मिति:-

ल्याप्चे सहीछाप	
दायाँ	बायाँ

७. उपरोक्त व्यहोरा मन्त्रालय/ कार्यालयमा रहेको निजको रेकर्ड अनुसारको हो र यसमा निजले मेरो रोहबरमा सहीछाप गरेको ठीक हो भनी प्रमाणित गर्ने कार्यालय/महाशाखा प्रमुखको:-

नामथर:-

पद/तह:-

संकेत नम्बर:-

दस्तखत:-

मिति:-

कार्यालय/मन्त्रालयको छाप

८. तहवृद्धिको निर्णय (कार्यालय प्रयोजनको लागि मात्र)

(क) आवेदक कर्मचारीले समायोजन हुनु पूर्व र समायोजन पश्चात् गरी हालको तहमा पूरा गरेको सेवा अवधि:-.....वर्ष.....महिना.....दिन।

(ख) आवेदक कर्मचारीको पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कन बापत प्राप्त गरेको अङ्क र सो को औसत:-

(अ) आर्थिक वर्ष को अङ्क

(आ) आर्थिक वर्ष को अङ्क

(इ) आर्थिक वर्ष को अङ्क

(ई) आर्थिक वर्ष को अङ्क

(उ) आर्थिक वर्ष को अङ्क

(ग) उपरोक्त बमोजिम पाँच आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन बापत प्राप्त औसत अंक.....।

आवेदक कर्मचारीको लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २८ बमोजिमको तोकिएको न्यूनतम सेवा अवधि र कार्यसम्पादन मूल्याङ्कनको अङ्क प्राप्त गरेको देखिएकोले निजलाई हाल कार्यरत तहबाट समान सेवा, समूह, उपसमूहमा एकतह वृद्धि गर्ने निर्णय गरिएको छ।

निर्णय मिति:-

तहवृद्धिको निर्णय लागू हुने

मिति:-

तहवृद्धि हुने तह:-

सेवा:-

समूह/उपसमूह:-

पद:-

.....
तहवृद्धिको सिफारिस गर्ने तहवृद्धिको निर्णय गर्ने

(प्रशासन महाशाखा/शाखा प्रमुख)

(सचिव)

नाम थर:-

नामथर:-

कर्मचारी संकेत नम्बर:-

कर्मचारी संकेत नम्बर:-

पद/श्रेणी/तह:-

(मन्त्रालयको छाप)

नोट:-यो फाराम वेबसाइटबाट डाउनलोड गरी निर्दिष्ट विवरण टाइप गरेर नेपाली कागजमा २ प्रति प्रिन्ट गर्नुपर्नेछ। दुबै प्रति आफू हाल कार्यरत कार्यालयको कार्यालय / महाशाखा प्रमुखबाट प्रमाणित गराई आफू कार्यरत कार्यालयको तालुक मन्त्रालयमा बुझाउनु पर्नेछ। तहवृद्धिको निर्णय भएपछि सम्बन्धित मन्त्रालयले एक प्रति आफ्नो मन्त्रालयमा राखी अर्को प्रति प्रदेश किताबखानमा अभिलेखको लागि पठाउनेछ।

अनुसूची-२०

(नियम ५० सँग सम्बन्धित)

तहवृद्धि गरिएको पत्र

लुम्बिनी प्रदेश सरकार

..... मन्त्रालय/सचिवालय/आयोग

पत्र संख्या:-

चलानी नम्बर:-

मिति:-

विषय:-तहवृद्धि गरिएको।

महाशय,

यस मन्त्रालय/सचिवालय/आयोगको सूचना नम्बर/आर्थिक वर्ष (तह वृद्धि), मिति ..././.. को प्रकाशित सूचना अनुसार यस मन्त्रालय/सचिवालय/आयोग(सचिवस्तर) को मिति ..././.. को निर्णयानुसार मिति/.....देखि लागू हुने गरी प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २८ बमोजिम तपाईंलाई देहाय अनुसार तहवृद्धि गरिएको छ।

तहवृद्धि हुनुभएकोमा हार्दिक बधाई छ।

साविकको:	तहवृद्धि गरिएको:
तह:	तह:
पद:	पद:
सेवा:	सेवा:
समूह/उपसमूह:	समूह/उपसमूह:

श्री

कर्मचारी संकेत नम्बर:-.....

कार्यालय:

.....

(.....)

सचिव

अनुसूची-२१

(नियम ६२ को उपनियम (१) सँग सम्बन्धित)

**अधिकृत छैटौं तह र सहायक तहका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम
कार्यसम्पादनको मूल्याङ्कन फाराम भने निर्देशिका**

१. यो फाराम प्रत्येक आर्थिक वर्ष (साउन १ देखि असार मसान्तसम्म काम गरेको आधारमा) भर्नु पर्नेछ।
२. कार्यसम्पादन मूल्याङ्कन फारामलाई तीन खण्डमा निम्न अनुसार विभाजन गरिएको छः-

खण्ड क - सम्पादित कामको विवरण र उपलब्धि

खण्ड ख - कार्य सम्पादनको स्तर मूल्याङ्कन

खण्ड ग - पुनरावलोकन समितिको मूल्याङ्कन

३. खण्ड (क) मा उल्लिखित कामको विवरण अन्तर्गत रहेका सम्पूर्ण विषय, लक्ष्य र कर्मचारीले भनें भनी तोकिएका महलमा उपलब्धि समेत सम्बन्धित कर्मचारीले भर्नु पर्नेछ। यसरी कर्मचारीले आफूले गरेको काम भर्दा कार्य विवरणमा उसले गर्ने भनी तोकिएका र वार्षिक कार्य योजनाभित्र परेका कामहरूबाट भर्नु पर्नेछ। यसो गर्दा कर्मचारीले आफ्नो कार्य विवरण र स्वीकृत वार्षिक कार्य योजनाको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ। प्रत्येक वर्षको साउन सात गतेभित्र आफूले गरेको सबै कामहरूलाई सकेसम्म समेटिने गरी बढीमा पाँच वटा कामहरू छोटकरीमा उल्लेख गर्नु पर्नेछ। नियम ६२ बमोजिम भरिएको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराममा नाम, दस्तखत र मिति समेत उल्लेख गरी तोकिएको समयभित्रमा दर्ता गरी मूल्याङ्कनका लागि सुपरिवेक्षक समक्ष पेश गर्नु पर्छ वा हुलाकबाट पठाउनु पर्ने भए तोकिएको समयभित्रमा हुलाकमा रजिष्टर्ड दर्ता गरी मूल्याङ्कनका लागि सुपरिवेक्षक कहाँ पठाउनु पर्छ।
४. सुपरीवेक्षकले सम्बन्धित कर्मचारीबाट भरिएको फाराम प्राप्त भएपछि खण्ड (क) मा उल्लिखित सुपरीवेक्षकले भनें र टिप्पणी गर्ने भनी तोकिएको महलमा कर्मचारीद्वारा भरिएको उपलब्धि समेतलाई दृष्टिगत गरी टिप्पणी गर्नु पर्नेछ। कर्मचारीले भरेको उपलब्धि र टिप्पणीको

आधारमा सुपरीवेक्षकले प्रत्येक वर्षको साउन मसान्तभित्र खण्ड (ख) को "सुपरीवेक्षकको मूल्याङ्कन" को अंश भर्नु पर्नेछ। यसरी मूल्याङ्कन गर्दा सुपरीवेक्षकले कर्मचारीबाट आफ्नो कार्य विवरणमा तोकिएका र वार्षिक कार्य योजनामा परेका कामहरूको उपलब्धिको विवरण प्रस्तुत गरिएको छ छैन भन्ने कुरा हेरी सो आधारमा मूल्याङ्कन गर्नु पर्नेछ। यसरी मूल्याङ्कन गरी सकेपछि आफ्नो नाम, पद, दस्तखत र मिति समेत उल्लेख गरी सो कार्यसम्पादन मूल्याङ्कन फाराम साउन मसान्तभित्रै पुनरावलोकनकर्ताले प्राप्त गरिसक्ने गरी पुनरावलोकनकर्ता समक्ष पेश गर्नु पर्नेछ।

५. पुनरावलोकनकर्ताले सुपरीवेक्षकबाट प्राप्त हुन आएको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फारामको आधारमा प्रत्येक वर्षको भदौ पन्ध्र गतेभित्र खण्ड (ग) को "पुनरावलोकन कर्ताको मूल्याङ्कन"को अंश भर्नु पर्नेछ। यसरी भरिएको फाराममा पुनरावलोकन कर्ताले आफ्नो नाम, दस्तखत र मिति उल्लेख गरी पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्नेछ।
६. पुनरावलोकन समितिमा पेश हुन आएका कार्यसम्पादन मूल्याङ्कन फाराममा पुनरावलोकन समितिलाई सुपरीवेक्षक वा पुनरावलोकनकर्ता वा दुवैको मूल्याङ्कनमा चित्त नबुझेमा पुनरावलोकनकर्ता वा सुपरीवेक्षकसँग पुष्ट्याँडको माग गर्ने वा पुनर्मूल्याङ्कन गर्नु पर्ने आधार सहित पुनर्विचारको लागि पठाउन सक्नेछ। यसरी पठाएको कार्यसम्पादन मूल्याङ्कन फाराममा सुपरीवेक्षक तथा पुनरावलोकन कर्ताले आफू कहाँ प्राप्त भएको तीन दिनभित्र पुनः मूल्याङ्कन गरी वा पहिले गरेको मूल्याङ्कनमा संशोधन गर्न आवश्यक नभए सोको औचित्यपूर्ण कारण खुलाइ पुनरावलोकन समितिमा पेश गरी सक्नु पर्नेछ। यसरी पुनः पेश हुन आएको कार्यसम्पादन मूल्याङ्कन फाराममा औचित्यपूर्ण कारण खुलाइ नआएमा वा अङ्क संशोधन पनि भई नआएमा पुनरावलोकन समितिले यस विषयमा टिप्पणी गरी त्यस्ता सुपरीवेक्षक र पुनरावलोकनकर्ताको अभिलेख राख्न र निजहरूको

- कार्यसम्पादन मूल्याङ्कनमा पुनर्विचार गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
७. पुनरावलोकन समितिले पेश हुन आएको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराममा सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कन समेतको आधारमा मूल्याङ्कन गरी प्रत्येक वर्षको भदौ मसान्तभित्रै प्रदेश लोक सेवा आयोग र बडुवा समितिको सचिवालयमा पठाइ सक्नु पर्नेछ।
८. एउटा अवधिभित्र एकभन्दा बढी सुपरिवेक्षकको सुपरिवेक्षणमा रही काम गरेको निजामती कर्मचारीको हकमा यो फाराम भर्नु पर्दा सो अवधिको अन्तमा जो सुपरिवेक्षक हुन्छ उसैले पूरा अवधिको फाराम भर्नु पर्नेछ।
९. ऐनको दफा ३५ को उपदफा (९) बमोजिमको समयावधि पछि कार्यसम्पादन मूल्याङ्कन फाराम दर्ता गर्दा चालू आर्थिक वर्षभित्र दर्ता गरिसक्नु पर्नेछ। यसरी दर्ता गरिएको कार्यसम्पादन मूल्याङ्कन फाराममा पुनरावलोकन समितिले एक अङ्क घटाउनेछ।
१०. कुनै कर्मचारीले तोकिएको समयभित्र बुझाउनु पर्ने कार्यसम्पादन मूल्याङ्कन फाराम समयमै भरी दर्ता गरेकोमा कार्यालयमा भवितव्य परी आगलागी वा अन्य त्यस्तै दैवी विपत्ति वा प्राकृतिक प्रकोप परी दर्ता गरी सकेको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट हुन गएको अवस्थामा त्यस्ता कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट हुनुको कारण र प्रमाणसहित तालुक मन्त्रालयको सिफारिससहित मन्त्रालयमा स्वीकृतिको लागि लेखी पठाउनु पर्नेछ र मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि बहालवाला मूल्याङ्कनकर्ताले प्रमाणसमेत संलग्न गरी सम्बन्धित कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्न लगाई मूल्याङ्कन गर्नु पर्दछ। यसरी मूल्याङ्कन गरेका कार्यसम्पादन मूल्याङ्कन फाराममा मूल्याङ्कनकर्ताले पुनः मूल्याङ्कन गर्नुपर्नाको कारण उल्लेख गरी प्रमाण र स्वीकृति पत्रको प्रमाणित प्रतिलिपि समेत संलग्न गर्नु पर्दछ।
११. कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने क्रममा सुपरिवेक्षकले देहायको आधारमा मूल्याङ्कन गर्नु पर्नेछ।

- (क) विदा स्वीकृत नगराइ वा विदाको आवेदन नदिई लगातार तीस दिनभन्दा बढी अनुपस्थित भएको कर्मचारीलाई चार मध्ये उपयुक्त एउटा पक्षमा (लागत, समय, परिमाण र गुण) मध्ये अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ख) नसिहत पाएको वा ग्रेड रोक्का वा बढुवा रोक्काको सजाय पाएको कर्मचारीलाई सो सजाय पाएको वर्षमा कामको समग्रगुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ग) कुनै कर्मचारीले आफूले लिएको पेशकी रकम काबु बाहिरको परिस्थिति परेको भनी कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रमाणित गराएको अवस्थामा बाहेक अरु अवस्थामा आर्थिक प्रशासन तथा पेशकी फछ्यौट सम्बन्धी प्रचलित कानूनको अधीनमा रही छ महिनाभित्र फछ्यौट नगराएको भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (घ) कार्यालय प्रमुख वा विभागीय प्रमुख वा आयोजना प्रमुखको पदमा रहेको कर्मचारीले आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा रकम निकास र कार्यक्रम स्वीकृत भैसकेपछि पनि वर्षभरी पचास प्रतिशत लक्ष्य पूरा गर्न वा नतिजा प्राप्त गर्न नसकेको भएमा कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ङ) कार्यालय प्रमुख बाहेकका पदमा कार्यरत कर्मचारीले गर्नु पर्ने कामको लक्ष्य प्रत्येक वर्षको पहिलो चौमासिक

अवधिभित्र कर्मचारीको सामूहिक बैठकबाट निर्धारण गरिनेछ। त्यसरी निर्धारण गरिएको लक्ष्य त्यस्तो पचास प्रतिशत पूरा गर्न नसक्ने निजामती कर्मचारीको मूल्याङ्कनमा खण्ड (घ) बमोजिम कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने, तर खण्ड (घ) र (ङ) मा तोकिएको लक्ष्य सम्बन्धित कर्मचारीको कारणले नभई अन्य कारणले पूरा हुन नसकेकोमा अङ्क घटाइने छैन।

(च) कुनै कर्मचारीले अनुशासनहीन काम गरेको प्रमाण भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(छ) नियम ६२ बमोजिमको म्यादभित्र वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम नभर्ने र म्यादभित्र वार्षिक कार्यसम्पादन मूल्याङ्कन नगर्ने कर्मचारीलाई कामको समग्र गुण र परिमाण सम्बन्धी दुई आधार मध्ये एउटामा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

१२. क्रमसङ्ख्या ११ बमोजिमको आधारमा अङ्क घटाउँदा एउटै कर्मचारीको एकभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने भएमा एक वर्षमा चारवटा मध्ये दुईभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने छैन।

१३. क्रमसङ्ख्या ११ बमोजिमका कारण विद्यमान हुँदाहुँदै सो बमोजिमको अङ्क नघटाएको देखिएमा त्यस्तो मूल्याङ्कनकर्ताको कार्यसम्पादन मूल्याङ्कनमा एक अङ्क घटाइनेछ।

१४. क्रमसङ्ख्या ११ बमोजिम अङ्क घटाउनु पर्ने भएमा पनि सोको स्पष्ट कारण सहितको कागजात संलग्न गर्नु पर्नेछ।

१५. कार्यसम्पादन मूल्याङ्कनकर्ताले कार्यसम्पादन मूल्याङ्कन गर्दा कार्यसम्पादन फाराममा अङ्क दिने प्रयोजनको लागि निर्दिष्ट गरिएको महलमा स्पष्ट रूपमा अङ्क नै लेखी मूल्याङ्कन गर्नु पर्नेछ।

अधिकृत छैटौं तह र सहायक तहका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन

फारामको ढाँचा

विवरण पेश गरेको कार्यालय:दर्ता नं..... मिति:-...../...../.....

कर्मचारीको नाम: कर्मचारी संकेत नं:

मूल्याङ्कन अवधि: आर्थिक वर्षसालमहिना देखि साल
..... मसान्त सम्म

पद..... तह/श्रेणी:.....सेवा:समूह:
..... उपसमूह:

कार्यालयको नाम:

हालको पदमा नियुक्ति मिति:/...../.....

यसमू ल्याङ्कनको अवधिमा सरुवा भएका कार्यालयहरू (क्रमशः)

.....

सुपरिवेक्षक समक्ष पेश गरेको मिति:...../...../.....

खण्ड - क

सम्पादित कामको विवरण

लक्ष्य तोकिएका र नतोकिएका कामहरू	कर्मचारीले गर्ने विवरण	परिमाण	लागत	समय	गुणस्तर
(क)					
(ख)					

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

(ग)					
(घ)					
(ङ)					
आफ्नै पहलमा गरेका अन्यका र्यहरू					
(क)					
(ख)					

कुनै काम सम्पादन हुन नसकेको भए त्यसका कारणहरू:	सुपरिवेक्षकको टिप्पणी:
कामहरू कारणहरू समाधान गर्न गरिएको प्रयासहरू	(क) कारणको औचित्य:
(क) (क) (क)	ठिक
(ख) (ख) (ख)	बैठिक
(ग) (ग) (ग)	(ख) कारण समाधान गर्न गरिएको
(घ) (घ) (घ)	प्रयास:
	ठिक
	बैठिक
	सुपरिवेक्षकको दस्तखत:
	मिति:-

दृष्टव्यः

१. लक्ष्य तोकिएको कामको निमित्त निर्धारित आधारहरू (परिमाण, लागत, समय र गुणस्तर) सम्भव भएसम्म भर्ने प्रयास गर्नु पर्नेछ।
२. कर्मचारीले लक्ष्य नतोकिएको कामहरूको उपलब्धि विवरण भर्नुपर्दा सम्भव भए सम्म परिमाण, लागत र समयलाई औल्याउनु पर्नेछ।

खण्ड-ख

सुपरीवेक्षक र पुनरावलोकन कर्ताको मूल्याङ्कन

सुपरीवेक्षक समक्ष पेश गरेको मिति:

पुनरावलोकन कर्ता समक्ष पेश गरेको मिति:

कार्य सम्पादनको स्तर (कार्य विवरणको आधारमा)	सुपरीवेक्षकको मूल्याङ्कन				पुनरावलोकन कर्ताको मूल्याङ्कन				
	स्तर	अति उत्तम	उत्तम	सामान्य	न्यून	अति उत्तम	उत्तम	सामान्य	न्यून
	अंक	६.२५	५.२५	४.२५	३.२५	२.५	२	१.५	१
१) सम्पादित कामको समग्र परिमाण									
२) सम्पादित कामको समग्र लागत									
३) सम्पादित कामको समग्र समय									
४) सम्पादित कामको समग्र गुण									
जम्मा प्राप्ताङ्क अङ्क र अक्षरमा									
		पूर्णाङ्क २५				पूर्णाङ्क १०			

९५% भन्दा बढी र ७५% भन्दा घटी अङ्क दिँदा खुलाउनुपर्ने कारण	सुपरीवेक्षकको नाम:- पद:- कर्मचारी संकेत नं:- दस्तखत:- मिति:-	पुनरावलोकनकर्ताको नाम:- पद:- कर्मचारी संकेत नं:- दस्तखत:- मिति:-
--	---	---

लागतलाई मूल्याङ्कन गर्न सम्भव नदेखिएमा यस बापत छुट्टाइएको अङ्क बाँकी तीन वटा आधारमा समानुपातिक हिसाबमा वितरण गर्न सकिनेछ। कुनै महलमा विवरण नअटाए छुट्टै पानामा खुलाइ प्रमाणित गरी संलग्न गर्नु पर्नेछ। सुपरिवेक्षक र पुनरावलोकनकर्ताले प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ३५ र प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम ६३ मा तोकिएको आधारमा मूल्याङ्कन गरी प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम ६२ बमोजिमको अवधिभित्र पुनरावलोकनकर्ता वा पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्दछ। साथै, प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ३५ को उपदफा (१६) बमोजिम ९५% भन्दा बढी र ७५% भन्दा घटी अङ्क प्रदान गर्नु परेमा सोको स्पष्ट कारण खुलाउनु पर्नेछ र ७५ प्रतिशतभन्दा घटी अङ्क दिइएकोमा सम्बन्धित कर्मचारीलाई जानकारी गराइ निजले प्रतिक्रिया दिएमा सो समेत राखी पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्नेछ। प्रासाङ्कमा टिपेक्स लगाएमा टिपेक्स लगाउने मूल्याङ्कनकर्तालाई अख्तियारवालाले विभागीय कारबाही गर्नेछ।

खण्ड-ग

पुनरावलोकन समितिको मूल्याङ्कन

कर्मचारीको नाम थर:

पद:

तह/श्रेणी:

पुनरावलोकन समिति समक्ष पेश गरेको मिति:

व्यक्तिगत गुण एवं आचरण	स्तर	अति	उत्तम	सामान्य	न्यून
		उत्तम			
क) अधिकृत छैटौं, सहायक पाँचौं र चौथो तहका कर्मचारीको लागि:	अङ्क	१	०.७५	०.५०	०.२५
(१) विषय वस्तुको ज्ञान र सीप					
(२) गोपनीयता राख्न सक्ने क्षमता					
(३) निर्देशन अनुसार काम गर्न सक्ने क्षमता					
(४) उपस्थिति, समय पालना र अनुशासन					
(५) इमानदारिता र नैतिकता					
पूर्णाङ्क	५	प्रासाङ्क	अङ्कमा	अक्षरमा	

	स्तर	अति	उत्तम	सामान्य	न्यून
		उत्तम			
ख) सहायक तृतीय, द्वितीय र प्रथम तहका कर्मचारीको लागि:	अङ्क	१	०.७५	०.५०	०.२५

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

(१) विषय वस्तुको ज्ञान र सीप					
(२) निर्देशन अनुसार काम गर्न सक्ने क्षमता					
(३) काममा रुचि र उत्साह					
(४) आज्ञापालना र अनुशासन					
(५) सजगता र शीघ्रता					
पूर्णाङ्क <input type="text"/> ५ कुल प्राप्ताङ्क अङ्कमा अक्षरमा <input type="text"/>	<input type="text"/>				

पुनरावलोकन समितिका पदाधिकारीहरूको:

नाम पद कर्मचारी संकेतनं. दस्तखत

(१)

(२)

(३)

कुलप्राप्ताङ्क:अङ्कमा: अक्षरमा:

मिति:

दृष्टव्यः

प्रदेश निजामती सेवा ऐन २०८० को दफा ३५ को उपदफा (१६) बमोजिम पुनरावलोकन समितिले ९५ प्रतिशतभन्दा बढी र ७५ प्रतिशतभन्दा घटी अङ्क प्रदान गर्न परेमा सोको स्पष्ट कारण खुलाउनु पर्नेछ।

अनुसूची-२२

(नियम ६२ को उपनियम (१) सँग सम्बन्धित)

अधिकृत सातौं तहदेखि माथिका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम

कार्यसम्पादनको मूल्याङ्कन फाराम भर्ने निर्देशिका:

१. यो अनुसूचीको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम प्रत्येक अर्धवार्षिक अवधिको आधारमा र वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम प्रत्येक आर्थिक वर्ष (साउन १ देखि असार मसान्तसम्म काम गरेको आधारमा) भर्नु पर्नेछ।
२. कार्यसम्पादन मूल्याङ्कन फारामलाई तीन खण्डमा निम्न अनुसार विभाजन गरिएकोछ:-
खण्ड क - अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम
खण्ड ख - वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम
(सुपरिवेक्षक र पुनरावलोकनकर्ताको मूल्याङ्कन)
खण्ड ग - पुनरावलोकन समितिको मूल्याङ्कन
३. खण्ड (क) मा उल्लिखित कर्मचारीले भर्ने भनी तोकिएका १ देखि ४ सम्मका महलहरूमा सम्बन्धित कर्मचारीले भर्नु पर्नेछ। तोकिएको अवधिमा आफूले गरेका सबै कामहरूलाई सकेसम्म समेटिने गरी कामहरू छोटकरीमा उल्लेख गर्नुपर्नेछ। यसरी कर्मचारीले गरेका भनी उल्लेख भएका कार्यहरू उसको कार्य विवरणभित्र परेका र स्वीकृत वार्षिक कार्य योजनाभित्र परेका हुनु पर्नेछ। कार्य विवरण र कार्य योजनाभित्र नपरेका तथा अन्य पदको कार्य विवरण र कार्य योजनाभित्र परेका कामहरू सामान्यतया भर्न हुँदैन। यसरी भरिएको फाराममा दस्तखत र मिति सहित तोकिएको सुपरिवेक्षक समक्ष पेश गर्ने प्रयोजनको लागि प्रत्येक अवधि समाप्त भएको सात दिनभित्र सम्बन्धित कार्यालयमा दर्ता गर्नु पर्नेछ। यस्तो फाराम पेश गर्दा कर्मचारीले आफ्नो कार्य विवरण र स्वीकृत वार्षिक कार्य योजनाको

प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ। यसरी अधिकृत तहका कर्मचारीबाट भरी आएका अर्धवार्षिक अवधिको कार्यसम्पादन मूल्याङ्कन फारामहरूलाई सुपरिवेक्षकले सम्बन्धित निजामती कर्मचारीले आफूले गरेको भनी उल्लेख गरेका कार्यहरू निजको कार्य विवरण र स्वीकृत कार्य योजनाभित्र परेका छन् छैनन् र स्वीकृत कार्य विवरण र कार्य योजनाभित्र परेका कार्यहरूको उपलब्धि कर्मचारीले फाराममा उल्लेख गरे अनुसार छ छैन भन्ने कुराको जाँच गरी त्यसको पृष्ठपोषण सहित अर्को सात दिनभित्रमा सम्बन्धित कर्मचारीलाई फिर्ता गर्नु पर्नेछ। प्रत्येक वर्षको साउन सात गतेभित्र आफूले गरेको कामहरूलाई उल्लेख गरी नियम ६२ बमोजिम भरिएको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराममा नाम, दस्तखत र मिति समेत उल्लेख गरी तोकिएको समयभित्रमा दर्ता गरी मूल्याङ्कनका लागि सुपरिवेक्षक समक्ष पेश गर्नु पर्छ वा हुलाकबाट पठाउनु पर्ने भए तोकिएको समयभित्रमा हुलाकमा रजिष्टर्ड दर्ता गरी मूल्याङ्कनका लागि सुपरिवेक्षक कहाँ पठाउनु पर्छ। कर्मचारीले भरेको अर्ध वार्षिक कार्यसम्पादन मूल्याङ्कन फारामहरूका आधारमा सुपरिवेक्षकले प्रत्येक वर्षको साउन मसान्तभित्र वार्षिक कार्यसम्पादन मूल्याङ्कनको लागि खण्ड (ख) को "सुपरिवेक्षकको मूल्याङ्कन"को अंश भर्नु पर्नेछ।

४. यसरी मूल्याङ्कन गरी सकेपछि सुपरिवेक्षकले आफ्नो नाम, दस्तखत र मिति उल्लेख गरी सो कार्यसम्पादन मूल्याङ्कन फाराम साउन मसान्तभित्रै पुनरावलोकनकर्ताले प्राप्त गरिसक्ने गरी पुनरावलोकनकर्ता समक्ष पेश गर्नु पर्नेछ।
५. पुनरावलोकनकर्ताले सुपरिवेक्षकबाट प्राप्त हुन आएको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फारामको आधारमा प्रत्येक वर्षको भदौ पन्ध्र गतेभित्र खण्ड (ग) को "पुनरावलोकनकर्ताको मूल्याङ्कन"को अंश भर्नुपर्नेछ। यसरी भरिएको फाराममा पुनरावलोकनकर्ताले आफ्नो नाम,

दस्तखत र मिति उल्लेख गरी पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्नेछ।

६. पुनरावलोकन समितिमा पेश हुन आएका कार्यसम्पादन मूल्याङ्कन फाराममा पुनरावलोकन समितिलाई सुपरिवेक्षक वा पुनरावलोकनकर्ता वा दुवैको मूल्याङ्कनमा चित्त नबुझेमा पुनरावलोकनकर्ता वा सुपरिवेक्षकसँग पुष्ट्याँइको माग गर्ने वा पुनर्मूल्याङ्कन गर्नु पर्ने आधार सहित पुनर्विचारको लागि पठाउन सक्नेछ। यसरी पठाएको कार्यसम्पादन मूल्याङ्कन फाराममा सुपरिवेक्षक तथा पुनरावलोकनकर्ताले आफूकहाँ प्राप्त भएको तीन दिनभित्र पुनः मूल्याङ्कन गरी वा पहिले गरेको मूल्याङ्कनमा संशोधन गर्न आवश्यक नभए सोको औचित्यपूर्ण कारण खुलाइ पुनरावलोकन समितिमा पेश गरी सक्नु पर्नेछ। यसरी पुनः पेश हुन आएको कार्यसम्पादन मूल्याङ्कन फाराममा औचित्यपूर्ण कारण खुलाइ नआएमा वा अङ्क संशोधन पनि भई नआएमा पुनरावलोकन समितिले यस विषयमा टिप्पणी गरी त्यस्ता सुपरिवेक्षक र पुनरावलोकनकर्ताको अभिलेख राख्न र निजहरूको कार्यसम्पादन मूल्याङ्कनमा पुनर्विचार गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
७. पुनरावलोकन समितिले पेश हुन आएको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराममा सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कन समेतको आधारमा मूल्याङ्कन गरी प्रत्येक वर्षको भदौ मसान्तभित्रै प्रदेश लोक सेवा आयोग र बहुवा समितिको सचिवालयमा पठाइ सक्नु पर्नेछ।
८. एउटा अवधिभित्र एकभन्दा बढी सुपरिवेक्षकको सुपरिवेक्षणमा रही काम गरेको निजामती कर्मचारीको हकमा यो फाराम भर्नु पर्दा सो अवधिको अन्तमा जो सुपरिवेक्षक हुन्छ उसैले पूरा अवधिको फाराम भर्नु पर्नेछ।

९. ऐनको दफा ३५ को उपदफा (९) बमोजिमको समयवाधि पछि कार्यसम्पादन मूल्याङ्कन फाराम दर्ता गर्दा चालू आर्थिक वर्षभित्र दर्ता गरिसक्नु पर्नेछ। यसरी दर्ता गरिएको कार्यसम्पादन मूल्याङ्कन फाराममा पुनरावलोकन समितिले एक अङ्क घटाउनेछ।
१०. कुनै कर्मचारीले तोकिएको समयभित्र बुझाउनु पर्ने कार्यसम्पादन मूल्याङ्कन फाराम समयमै भरी दर्ता गरेकोमा कार्यालयमा भवितव्य परी आगलागी वा अन्य त्यस्तै दैवी विपत्ति वा प्राकृतिक प्रकोप परी दर्ता गरी सकेको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट हुन गएको अवस्थामा त्यस्ता कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट हुनुको कारण र प्रमाण सहित तालुक मन्त्रालयको सिफारिस सहित मन्त्रालयमा स्वीकृतिको लागि लेखी पठाउनु पर्नेछ र मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि बहालवाला मूल्याङ्कन कर्ताले प्रमाण समेत संलग्न गरी सम्बन्धित कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्न लगाई मूल्याङ्कन गर्नु पर्दछ। यसरी मूल्याङ्कन गरेका कार्यसम्पादन मूल्याङ्कन फाराममा मूल्याङ्कनकर्ताले पुनः मूल्याङ्कन गर्नुपर्नाको कारण उल्लेख गरी प्रमाण र स्वीकृति पत्रको प्रमाणित प्रतिलिपि समेत संलग्न गर्नु पर्दछ।
११. कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने क्रममा सुपरिवेक्षकले देहायको आधारमा मूल्याङ्कन गर्नु पर्नेछः
- (क) विदा स्वीकृत नगराई वा विदाको आवेदन नदिई लगातार तीस दिनभन्दा बढी अनुपस्थित भएको निजामती कर्मचारीलाई चारमध्ये उपयुक्त एउटा पक्षमा (लागत, समय, परिमाण र गुण) मध्ये अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ख) नसिहत पाएको वा ग्रेड रोक्का वा बढुवा रोक्काको सजाय पाएको कर्मचारीलाई सो सजाय पाएको वर्षमा कामको

समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

- (ग) कुनै निजामती कर्मचारीले आफूले लिएको पेशकी रकम काबु बाहिरको परिस्थिति परेको भनी कोष तथा लेखा नियन्त्रककार्यालयबाट प्रमाणित गराएको अवस्थामा बाहेक अरु अवस्थामा आर्थिक प्रशासन तथा पेशकी फछ्यौट सम्बन्धी प्रचलित कानूनको अधीनमा रही छ महिनाभित्र फछ्यौट नगराएको भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (घ) कार्यालय प्रमुख वा विभागीय प्रमुख वा आयोजना प्रमुखको पदमा रहेको कर्मचारीले आर्थिक वर्षको पहिलोचौमासिक अवधिमा रकम निकासा र कार्यक्रम स्वीकृत भैसकेपछि पनि वर्षभरी पचास प्रतिशत लक्ष्य पूरा गर्न वा नतिजा प्राप्त गर्न नसकेको भएमा कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तमस्तरको अङ्क दिने,
- (ङ) कार्यालय प्रमुख बाहेकका पदमा कार्यरत कर्मचारीले गर्नु पर्ने कामको लक्ष्य प्रत्येक वर्षको पहिलो चौमासिक अवधिभित्र कर्मचारीको सामूहिक बैठकबाट निर्धारण गरिनेछ। त्यसरी निर्धारण गरिएको लक्ष्यको पचास प्रतिशत पूरा गर्न नसक्ने निजामती कर्मचारीको मूल्याङ्कनमा खण्ड (घ) बमोजिम कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्कनदिई बढीमा उत्तम स्तरको अङ्क दिने,तर, खण्ड (घ) र (ङ) मा तोकिएको लक्ष्य सम्बन्धित निजामती कर्मचारीको कारणले नभई अन्य कारणले पूरा हुन नसकेकोमा अङ्क घटाइने छैन।

- (च) कुनै कर्मचारीले अनुशासनहीन काम गरेको प्रमाण भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (छ) नियम ६२ बमोजिमको म्यादभित्र अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम नभर्ने र म्यादभित्र वार्षिकतथा अर्ध वार्षिक कार्यसम्पादन मूल्याङ्कन नगर्ने निजामती कर्मचारीलाई कामको समग्र गुण र परिमाण सम्बन्धी दुई आधार मध्ये एउटामा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने।
१२. क्रमसङ्ख्या ११ बमोजिमको आधारमा अङ्क घटाउँदा एउटै कर्मचारीको एकभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने भएमा एक वर्षमा चारवटामध्ये दुईभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने छैन।
१३. क्रमसङ्ख्या ११ बमोजिमका कारण विद्यमान हुँदाहुँदै सो बमोजिमको अङ्क नघटाएको देखिएमा त्यस्तो मूल्याङ्कनकर्ताको कार्यसम्पादन मूल्याङ्कनमा एक अङ्क घटाइनेछ।
१४. क्रमसङ्ख्या ११ बमोजिम अङ्क घटाउनु पर्ने भएमा पनि सोको स्पष्ट कारण सहितको कागजात संलग्न गर्नु पर्नेछ।
१५. कार्यसम्पादन मूल्याङ्कनकर्ताले कार्यसम्पादन मूल्याङ्कन गर्दा कार्यसम्पादन फाराममा अङ्क दिने प्रयोजनको लागि निर्दिष्ट गरिएको महलमा स्पष्ट रूपमा अङ्क नै लेखी मूल्याङ्कन गर्नु पर्नेछ।

खण्ड-ख

**अधिकृत सातौं तहदेखि माथिका कर्मचारीको निमित्त वार्षिक कार्यसम्पादन
मूल्याङ्कन फारामको ढाँचा**

विवरण पेश गरेको कार्यालय:दर्ता नं..... मिति:-...../...../.....
 मूल्याङ्कन अवधि:आर्थिक वर्ष...साल..महिना देखि...साल...मसान्त सम्म।
 कर्मचारीको नाम:..... कर्मचारी संकेत नं:
 पद/तह: सेवा: समूह/उपसमूह.....
 हाल कार्यरत कार्यालय:
 हालको पदमा नियुक्ति मिति:/...../.....
 यस मूल्याङ्कनको अवधिमा सरुवा भएका कार्यालयहरू (क्रमशः)

सुपरिवेक्षक समक्ष पेश गरेको मिति:...../...../.....

कर्मचारीले भर्ने					
सम्पादित काम (लक्ष्य तोकिएका र नतोकिएका) (१)	कार्य सम्पादन सूचकाङ्क (२)			कार्य सम्पादन सूचकाङ्कअनुसार सम्पादित कार्यको प्रगति (३)	कार्य सम्पन्न हुन नसकेका भए सोको कारण(४)
	एकाइ (सम्भव भए सम्म परिमाण, लागत र समय समेत उल्लेख गर्नुपर्ने)	अर्ध वार्षिक लक्ष्य	वार्षिक लक्ष्य		
कार्य विवरण र वार्षिक कार्यक्रम बमोजिमका कार्यहरू:					
(क)					
(ख)					
(ग)					
(घ)					
(ङ)					
आफ्नै पहलमा गरेका अन्य					

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

कार्यहरू:					
(क)					
(ख)		१००%	१००%	औसत प्रतिशत	

कर्मचारीको दस्तखत:मिति:/...../.....

दृष्टव्यः

कार्य सम्पादन गर्न लागेको समयको मापनको आधार		कार्य सम्पादनको प्रगतिको आधार	
१) तोकिएको समय र सोभन्दा अगावै कार्यसम्पन्न भएमा-	अतिउत्तम <input type="text"/>	१) ८०% देखि १००% सम्म-	अतिउत्तम <input type="text"/>
२) कुल काममध्ये १५% सम्म काम तोकिएको समय भन्दापछि सम्पन्न गरेमा-	उत्तम <input type="text"/>	२) ६५% देखि ७९.९९% सम्म-	उत्तम <input type="text"/>
३) कुल काममध्ये ३०% सम्म काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा-	सामान्य <input type="text"/>	३) ५०% देखि ६४.९९% सम्म-	सामान्य <input type="text"/>
४) कुल काम मध्ये ३०% भन्दा बढी काम तोकिएको समय भन्दा पछि सम्पन्न गरेमा-	न्यून <input type="text"/>	४) ५०% भन्दा कम-	न्यून <input type="text"/>

- (१) वार्षिक मूल्याङ्कनको लागि उपर्युक्त ढाँचामा महल १, २, ३ र ४ सम्मको यथार्थ विवरण भरी प्रत्येक वर्षको साउन सात गते भित्र सम्बन्धित कर्मचारीले सुपरीवेक्षक समक्ष पेश गर्ने प्रयोजनको लागि आफ्नो कार्यालयमा दर्ता गर्नु पर्नेछ।
- (२) सम्पादित कामको विवरणमा न्यूनतम ५ वटा कार्य उल्लेख भएको हुनु पर्नेछ।
- (३) काम उल्लेख गर्दा संगठनको उद्देश्य अनुरूप पदको कार्यविवरण तथा वार्षिक कार्ययोजना सँग मिल्नु पर्नेछ।
- (४) वार्षिक लक्ष्य शुरूमा नै तोक्न नमिल्ने कामको लागि वर्ष भरीमा सम्पादन गरिएका कामलाई नै वार्षिक लक्ष्य मान्नुपर्नेछ।

सुपरीवेक्षक र पुनरावलोकन कर्ताको मूल्याङ्कन

सुपरीवेक्षक समक्ष पेश गरेको मिति: पुनरावलोकनकर्ता समक्ष पेश गरेको मिति:

कार्य	स्तर	सुपरीवेक्षकको मूल्याङ्कन					पुनरावलोकन कर्ताको मूल्याङ्कन				
		कुल अङ्क	अति उत्तम	उत्तम	सामान्य	न्यून	कुल अङ्क	अति उत्तम	उत्तम	सामान्य	न्यून
सम्पादनको विवरणको आधारमा)	अङ्क	६.२५	६.२५	५.२५	४.२५	३.२५	२.५	२.५	२	१.५	१
(१) सम्पादित कामको समग्र परिमाण											
(२) सम्पादित कामको समग्र लागत											
(३) सम्पादित कामको समग्र समय											
(४) सम्पादित											

कामको समग्र गुण										
जम्मा	२५				१०	१०				
	कुल प्रासाङ्कः अङ्कमाः अक्षरमाः					कुल प्रासाङ्कः अङ्कमाः अक्षरमा				
९५% भन्दा बढी र ७५% भन्दा घटी अङ्क दिँदा खुलाउनुपर्ने कारण	सुपरीवेक्षकको नामः- पदः- कर्मचारी संकेत नंः- दस्तखतः- मितिः-					पुनरावलोकन कर्ताको नामः- पदः- कर्मचारी संकेत नंः- दस्तखतः- मितिः-				

समयलाई मूल्याङ्कन गर्न सम्भव नदेखिएमा हासिल गरेको समग्र परिमाण समेतको आधारमा विश्लेषण गरी मूल्याङ्कन गर्नु पर्नेछ।

कुनै महलमा विवरण नअटाए छुट्टै पानामा खुलाई प्रमाणित गरी संलग्न गर्नु पर्नेछ। सुपरिवेक्षक र पुनरावलोकनकर्ताले प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ३५ र प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम ६३ मा तोकिएको आधारमा मूल्याङ्कन गरी निजामती सेवा नियमावलीको नियम ६२ बमोजिमको अवधिभित्र पुनरावलोकनकर्ता वा पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्दछ। साथै, प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ३५ को उपदफा (१६) बमोजिम ९५% भन्दा बढी र ७५% भन्दा घटी अङ्क प्रदान गर्नु परेमा सोको स्पष्ट कारण खुलाउनु पर्दछ। प्रासाङ्कमा टिपेक्स लगाएमा टिपेक्स लगाउने मूल्याङ्कनकर्तालाई अखितयारवालाले विभागीय कारवाही गर्नेछ।

द्रष्टव्यः

(१) कर्मचारीले भरेको अर्धवार्षिक मूल्याङ्कन फारामको आधारमा सुपरीवेक्षकले अधिकृत कर्मचारीको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गरी साउन महिनाभित्रै पुनरावलोकन कर्ताले प्राप्त गरिसक्ने गरीपेश गर्नुपर्नेछ।

- (२) पुनरावलोकनकर्ताले आफू समक्ष पेश भएको कर्मचारीको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गरी भदौ १५ गते भित्रै पुनरावलोकन समितिले प्राप्त गरिसक्ने गरी पेश गर्नु पर्नेछ।
- (३) वार्षिक रूपमा गरिने कार्यसम्पादन मूल्याङ्कन बापत सुपरीवेक्षक वा पुनरावलोकनकर्ताले ९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा घटी अङ्क दिएमा सो को स्पष्ट कारण खुलाउनुपर्नेछ र ७५ प्रतिशत भन्दा घटी अङ्क दिएको मा सम्बन्धित कर्मचारीलाई जानकारी गराई निजले प्रतिक्रिया दिएमा सो समेत राखी पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्नेछ।

खण्ड-ग

पुनरावलोकन समितिको मूल्याङ्कन

पुनरावलोकन समिति समक्ष पेश गरेको मिति:

सुपरीवेक्षक र पुनरावलोकन कर्ताले गरेको मूल्याङ्कनमा सहमत भए सोही स्तरको अङ्क दिने अन्य स्थितिमा कैफियत खुलाइ मूल्याङ्कन गर्ने:

कर्मचारीको नाम थर:

पद:

तह/श्रेणी:

व्यक्तिगत गुण एव आचरण	स्तर	अति उत्तम	उत्तम	सामान्य	न्यून
	अङ्क	१	०.७५	०.५०	०.२५
(क) अधिकृत एघारौं र सचिव पदका कर्मचारीको लागि:					
(१) नीति विश्लेषण गर्ने क्षमता					
(२) छलफल तथा वार्ता गर्ने क्षमता					
(३) विवेकको प्रयोग, निर्णय गर्ने क्षमता र मूल्याङ्कन					
(४) नेतृत्व र संगठनात्मक क्षमता					
(५) पेशागत संवेदनशीलता (इमानदारिता, गोपनीयता, आदि)					
पूर्णाङ्क <input type="text" value="५"/> प्राप्ताङ्क अङ्कमा अक्षरमा <input type="text"/> <input type="text"/>					
	स्तर	अति उत्तम	उत्तम	सामान्य	न्यून
(१) विषयवस्तुको ज्ञान र सीप	अङ्क	१	०.७५	०.५०	०.२५
(२) विवेकको प्रयोग र निर्णय गर्ने क्षमता					
(३) कार्य चाप बहन गर्ने क्षमता					
(४) सिर्जनशीलता र अग्रसरता					
(५) स्रोत साधनको प्रभावकारी उपयोग					

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

पूर्णाङ्क <input type="checkbox"/>	प्रासाङ्कअङ्कमा	अक्षरमा	<input type="checkbox"/>	<input type="checkbox"/>	
(ग) अधिकृत सातौं/आठौं तहका कर्मचारीको लागि:	स्तर	अतिउत्तम	उत्तम	सामान्य	न्यून
(१) विषयवस्तुको ज्ञान र सीप	अङ्क	१	०.७५	०.५०	०.२५
(२) विवेकको प्रयोग र निर्णय गर्ने क्षमता					
(३) कार्य चाप बहन गर्ने क्षमता					
(४) सिर्जनशीलता र अग्रसरता					
(५) पेशागत संवेदनशीलता (गोपनीयता र मर्यादित रहने)					
पूर्णाङ्क <input type="checkbox"/>	प्रासाङ्कअङ्कमा	अक्षरमा	<input type="checkbox"/>	<input type="checkbox"/>	

पुनरावलोकन समितिका पदाधिकारीहरूको

नाम पद कर्मचारी संकेत नं. दस्तखत

(१)

(२)

(३)

कुलप्रासाङ्क: अङ्कमा: अक्षरमा: मिति:

द्रष्टव्य:

- (१) यसरी पुनरावलोकन समितिमा प्राप्त हुन आएको कार्यसम्पादन मूल्याङ्कन फारामहरूको मूल्याङ्कन गरी समितिले भदौ मसान्त भित्रै प्रदेश लोक सेवा आयोग र बहुवा समितिको सचिवालयमा पठाई सक्नु पर्नेछ।
- (२) पुनरावलोकन समितिले कुनै कर्मचारीलाई कार्य सम्पादन मूल्याङ्कन बापत ९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा घटी अङ्क दिएमा सोको स्पष्ट कारण खुलाउनु पर्छ पर्नेछ। प्रासाङ्कमा टिपेक्स लगाउने मूल्याङ्कनकर्तालाई अख्तियारवालाले विभागीय कारवाही गर्नेछ।

अनुसूची-२३

(नियम ६६ को उपनियम (१) सँग सम्बन्धित)

भौगोलिक क्षेत्रको विभाजन

क वर्ग	ख वर्ग	ग वर्ग
जिल्ला रुकुम पूर्व		
१ सिस्ने गाउँपालिका		
२ भूमे गाउँपालिका		
३ पुथा उत्तरसंगा गाउँपालिका		
जिल्ला रोल्पा		
१ रोल्पा न पा		
२ त्रिवेणी गाउँपालिका		
३ परिवर्तन गाउँपालिका		
४ माडी गाउँपालिका		
५ रुन्टीगढी गाउँपालिका		
६ लुङ्ग्री गाउँपालिका		
७ गङ्गादेव गाउँपालिका		
८ सुनछहरी गाउँपालिका		
९ सुनिलस्मृति गाउँपालिका		
१० थवाङ गाउँपालिका		

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

जिल्ला प्यूठान		
१ गौमुखी गाउँपालिका	४ प्यूठान नगरपालिका	
२ नौबहिनी गाउँपालिका	५ मल्लरानी गाउँपालिका	
३ ऐरावती गाउँपालिका	६ स्वर्गद्वारी नगरपालिका	
	७ सरुमारानी गाउँपालिका	
	८ माण्डवी गाउँपालिका	
	९ झिमरुक गाउँपालिका	
जिल्ला अर्घाखाँची		
	१ सन्धिखर्क नगरपालिका	
	२ छत्रदेव गाउँपालिका	
	३ पाणिनी गाउँपालिका	
	४ शीतगङ्गा नगरपालिका	
	५ भूमिकास्थान नगरपालिका	
	६ मालारानी गाउँपालिका	
जिल्ला गुल्मी		
	४ रेसुङ्गा नगरपालिका	
१ कालीगण्डकी गाउँपालिका	५ मुसिकोट नगरपालिका	
२ मदाने गाउँपालिका	६ रुरुक्षेत्र गाउँपालिका	
३ मालिका	७ गुल्मी दरबार	

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

गाउँपालिका	गाउँपालिका	
	८ सत्यवती गाउँपालिका	
	९ चन्द्रकोट गाउँपालिका	
	१० धुर्कोट गाउँपालिका	
	११ ईशमा गाउँपालिका	
	१२ छत्रकोट गाउँपालिका	
जिल्ला पाल्पा		
१ निस्दी गाउँपालिका	२ रामपुर न पा	१० तानसेन न पा
	३ पूर्वखोला गाउँपालिका	
	४ रम्भा गाउँपालिका	
	५ माथागढी गाउँपालिका	
	६ रैनादेवी छहरा गाउँपालिका	
	७ तिनाउ गाउँपालिका	
	८ बगनासकाली गाउँपालिका	
	९ रिब्दीकोट गाउँपालिका	
जिल्ला बर्दिया		
		१ गेरुवा गाउँपालिका
		२ गुलरिया नगरपालिका
		३ बाँसगढी नगरपालिका
		४ ठाकुरबाबा नगरपालिका

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

		५ बारबर्दिया नगरपालिका
		६ मधुवन नगरपालिका
		७ बढैयाताल गाउँपालिका
		८ राजापुर नगरपालिका
जिल्ला बाँके		
		३ नेपालगञ्ज उपमहानगरपालिका
	१ नरैनापुर गाउँपालिका	४ कोहलपुर नगरपालिका
	२ डुडुवा गाउँपालिका	५ बैजनाथ गाउँपालिका
		६ जानकी गाउँपालिका
		७ खजुरा गाउँपालिका
		८ राप्तीसोनारी गाउँपालिका
जिल्ला दाङ		
	१ दंगीशरण गाउँपालिका	७ राप्ती गाउँपालिका
	२ गढवा गाउँपालिका	८ घोराही उपमहानगरपालिका
	३ शान्तिनगर गाउँपालिका	९ लमही नगरपालिका
	४ बबई गाउँपालिका	१० तुल्सीपुर उपमहानगरपालिका
	५ राजपुर गाउँपालिका	
	६ बंगलाचुली गाउँपालिका	
जिल्ला नवलपरासी (व.सु.प.)		
	१ सुस्ता गाउँपालिका	३ सुनवल नगरपालिका

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

	२ प्रतापपुर गाउँपालिका	४ वर्दघाट नगरपालिका
		५ पाल्हीनन्दन गाउँपालिका
		६ सरावल गाउँपालिका
		७ रामग्राम नगरपालिका
जिल्ला कपिलवस्तु		
	१ विजयनगर गाउँपालिका	२ महाराजगञ्ज नगरपालिका
		३ कृष्णनगर नगरपालिका
		४ वाणगङ्गा नगरपालिका
		५ शिवराज नगरपालिका
		६ बुद्धभूमि नगरपालिका
		७ कपिलवस्तु नगरपालिका
		८ मायादेवी गाउँपालिका
		९ यशोधरा गाउँपालिका
		१० शुद्धोधन गाउँपालिका
जिल्ला रूपन्देही		
	१ मर्चवारी गाउँपालिका	३ देवदह नगरपालिका
	२ सम्मरीमाई गाउँपालिका	४ सैनामैना नगरपालिका
		५ सिद्धार्थनगर नगरपालिका
		६ तिलोत्तमा नगरपालिका
		७ बुटवल

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

		उपमहानगरपालिका
		८ लुम्बिनी सांस्कृतिक नगरपालिका
		९ कञ्चन गाउँपालिका
		१ ओमसतिया गाउँपालिका
		११ कोटहीमाई गाउँपालिका
		१२ गैडहवा गाउँपालिका
		१३ मायादेवी गाउँपालिका
		१४ रोहिणी गाउँपालिका
		१५ सियारी गाउँपालिका
		१६ शुद्धोधन गाउँपालिका

अनुसूची-२४

(नियम ७५ को उपनियम (८) सँग सम्बन्धित)

नेतृत्व परीक्षण फाराम

आर्थिक वर्ष:	पेश गरिएको मिति:
कर्मचारीको नाम, थर:कर्मचारी सङ्केत नं.:	
पद/तह:	सेवा:
हाल कार्यरत कार्यालय:	

आर्थिक वर्ष मा सम्पादित प्रमुख कार्यहरूको विवरण

१. कार्यरत संस्थाको कार्य जिम्मेवारी बमोजिमका कार्यहरू
२. संस्थागत सुदृढीकरण
३. नेतृत्व क्षमता
४. निर्णय गर्ने क्षमता
५. प्रभावकारी सेवा प्रवाह
६. रचनात्मक तथा सिर्जनात्मक सुधार
७. बेरुजु फछ्यौट
८. अन्य कार्य

कर्मचारीको दस्तखत:

मिति:.....

अनुसूची-२५

(नियम ९० को उपनियम (१) सँग सम्बन्धित)

निवृत्तिभरणको माग फाराम

श्री महानिर्देशकज्यू,

प्रदेश किताबखाना,

.....

म प्रदेश निजामती सेवाबाट देहाय बमोजिम सेवा निवृत्त भएको/हुने भएको तथा हालसम्म मैले उपदान तथा निवृत्तिभरण रकम नलिएको हुनाले प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम ९० बमोजिम निवृत्तिभरण अधिकारपत्र तयार गरिदिनुहुन निम्नानुसारको विवरण खुलाई पेश गरेको छु। व्यहोरा ठीक साँचो हो, झुट्टा ठहरेमा कानून बमोजिम सहूला बुझाउँला।

१. कर्मचारीको नामथर:- (सङ्केत नं.)
- पद: तह: कार्यालयको नाम:
- नागरिकता प्रमाणपत्र नं.: जारी मिति:
- जारी जिल्ला:
- राष्ट्रिय परिचयपत्र नं.:
- बाबुको नामथर: आमाको नामथर:
- बाजको नामथर:
२. स्थायी ठेगाना: जिल्ला: पालिका:
- वडा नं.: ...
- सम्पर्क नं.: आवास: मोबाइल: इमेल:
३. जन्म मिति: २०/..../..... शुरू भर्ना मिति: २०..../..../.....

४. अवकाश मिति: २०...../...../..... किसिम:
अनिवार्य/राजीनामा/स्वेच्छिक/अन्य
५. प्राप्त गरेका सुविधाहरू: (लिएको वा नलिएको भए कोष्ठकमा ठीक
(√) चिन्ह लगाउनु होला)।

क्र.सं.	विवरण	छ	छैन	कैफियत
(क)	असाधारण विदा लिएको			लिएको भए .. वर्ष .. महिना .. दिन
(ख)	गयल कट्टी भएको			भएको भए .. वर्ष .. महिना .. दिन
(ग)	औषधी उपचार रकम लिएको			लिएको भए रू.
(घ)	विभागीय सजाय पाएको			भएको भए (सजायको विवरण)
(ङ)	बरबुझारथ गरेको			नगरेको भए कारण:
(च)	अन्य व्यहोरा			

६. इच्छाइएको व्यक्ति:

- (क) नामथर: (ख) नाता:
- (ग) ठेगाना:- जिल्ला: पालिका: वडा नं.:
- (घ) नागरिकता प्रमाणपत्र नं.: जारी मिति: २०.../.../...
जारी गर्ने कार्यालय: जिल्ला प्रशासन कार्यालय, ।
- (ङ) पहिले इच्छाइएको व्यक्ति फरक भए सोको कारण:

७. भुक्तानी लिने बैङ्कको नाम र ठेगाना:

राष्ट्रिय वाणिज्य बैङ्क/नेपाल बैङ्क/कृषि विकास बैङ्क लिमिटेड, शाखा:
.... जिल्ला:

अधिकारपत्र तयार गरेपछि पठाउने ठेगाना:

मिति: २०...../...../..... कर्मचारीको दस्तखत:

८. उपर्युक्त विवरण कार्यालयको अभिलेख अनुसार ठीक देखिएकोले निवृत्तिभरण अधिकारपत्र जारी गर्न सिफारिस गर्ने कार्यालयको प्रमुखको,-

कार्यालयको छाप:-

दस्तखत:-

नामथर:-

पद/तह:-

मिति:-

अनुसूची-२६

(नियम १०६ को उपनियम (१) सँग सम्बन्धित)

विभागीय सजायको आदेशको नमूना

.....मन्त्रालय/कार्यालयका

(पदनाम) ले गरेको

सजायको आदेश

..... मन्त्रालय/सचिवालय/आयोग/कार्यालयमा पदमा कार्यरत श्री (कर्मचारी संकेत नम्बर ...) ले विषयमा जाँचबुझ गर्दा गराउँदा देखिन आएकोले निज श्री सँग प्रदेश निजामती सेवा ऐन/ नियमावली २०८० को दफा/ नियम को उपदफा/उपनियम बमोजिम दिनको म्याद दिई सफाई माग गरिएकोमा निजले पेश गरेको सफाईको व्यहोरा, सबुत कारणबाट सन्तोषजनक देखिएन। तसर्थ ऐनको दफा को बमोजिमको कसुरमा ऐनको दफा को खण्ड बमोजिमको सजाय निजलाई किन नगर्ने? सो गर्नु नपर्ने कुनै सबुत प्रमाण वा कारण केही भए..... दिनभित्र स्पष्टीकरण पेश गर्नु भनी ऐनको दफा बमोजिमको स्पष्टीकरण माग गरिएकोमा निजले भनी स्पष्टीकरण पेश गरेको देखियो। यस सम्बन्धमा संकलन भएका कागजात, बुझिएका सबुत प्रमाण र पेश भएको स्पष्टीकरण उपर समेत विचार गर्दा सबुत प्रमाणबाट निज श्री ले ऐनको दफाको को उपदफा बमोजिमको कसुर गरेको देखिएकोले निज श्री उपर ऐनको दफा ९४ को खण्ड..... को सजाय प्रस्तावित गरी सो सजाय गर्नको निमित्त आयोगबाट परामर्श प्राप्त भए अनुरूप निज श्री लाई ऐनको दफा को खण्ड बमोजिम.... सजाय दिने निर्णय आदेश गरिएको छ। यो आदेशमा चित्त नबुझेमा नियम को खण्ड को म्यादभित्र..... समक्ष पुनरावेदन दिन सकिनेछ।

दस्तखतः

मिति:

अनुसूची-२७

(नियम ११९ सँग सम्बन्धित)

अध्ययन विदामा जाने कर्मचारीले गर्ने कबुलियतनामा

..... मन्त्रालय/सचिवालय/आयोग/कार्यालयको पदमा कार्यरत म ले लुम्बिनी प्रदेश सरकार (.....स्तर) को मिति.....को निर्णयानुसार मुलुकमा मिति देखि सम्म सञ्चालन हुने विषयको अध्ययन/तालिम/भ्रमणमा मनोनयन भए अनुरूप उक्त कार्यक्रममा सहभागी हुन जान लागेकोले मैले प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ७१ बमोजिम देहाय बमोजिमको कबुलियतनामा पेश गरेको छु।

- (क) उल्लिखित अध्ययन/तालिम/ भ्रमणमा सहभागी हुनको लागि निर्दिष्ट मितिभित्र अध्ययन/तालिम/भ्रमण कार्यक्रम सञ्चालन गर्ने संस्थामा हाजिर हुन जानेछु।
- (ख) अध्ययन/तालिम/भ्रमण अवधिभर छात्रवृत्ति प्रदान गर्ने एवं कार्यक्रम सञ्चालन गर्ने निकायबाट निर्धारित नीति/नियम/आचार संहिताको पूर्ण रूपमा पालना गर्नेछु।
- (ग) अध्ययन/तालिम/भ्रमणको लागि पूर्व स्वीकृत अवधि भुक्तानी हुनासाथ स्वदेश फर्की आफ्नो पदाधिकार रहेको निकायमा हाजिर हुनेछु तथा लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ७३ बमोजिमको अवधिसम्म प्रदेश सरकारले खटाएको ठाउँमा गई अनिवार्य रूपले सेवा गर्नेछु।
- (घ) उल्लिखित अध्ययन/तालिम/भ्रमण पूरा गर्नासाथ नियमानुसारका म्यादभित्र मेरो पदाधिकार रहेको कार्यालयमा हाजिर हुन नआएमा वा प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ७३ बमोजिम गर्नुपर्ने सेवा अवधि पूरा नगरेमा प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ६९ अनुसार अध्ययन/तालिम/भ्रमण अवधिमा मैले पाएको तलब भत्ता एवं अन्य आर्थिक सुविधाहरूको साथै उक्त कार्यक्रममा भाग लिन आउँदा जाँदाको लागि प्राप्त गरेको हवाईभाडा, दातृनिकायबाट प्राप्त छात्रवृत्ति तथा अन्य आर्थिक

सुविधा बराबरको सम्पूर्ण रकम मैले नेपाल सरकार वा लुम्बिनी प्रदेश सरकारबाट भुक्तानी पाउनु पर्ने तलब, भत्ता, पेन्सन वा उपदान, मेरो नाममा रहेको कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोष, मैले सञ्चित गरेको घर विदा र बिरामी विदा वापत पाउनुपर्ने रकम, औषधी उपचार वापत मैले भुक्तानी पाउनुपर्ने रकम, नेपाल सरकार वा लुम्बिनी प्रदेश सरकार र मेरो संयुक्त लगानीबाट गरिएको बीमा रकम र नेपालभित्र मेरो नाममा रहेको चल-अचल सम्पत्तिबाट समेत लुम्बिनी प्रदेश सरकारले म बाट सरकारी बाँकी सरह असुल गरेमा मेरो पूर्ण मञ्जुरी छ।

कबुलियतनामा गराउने अधिकारीको:-	कबुलियतनामा गर्ने निजामती कर्मचारीको:-
दस्तखत:-	दस्तखत:-
नाम/थर:-	नाम/थर:-
संकेत नम्बर:-	संकेत नम्बर:-
तह/पद:-	तह/पद:-
कार्यालय:-	कार्यालय:-
मिति:-	मिति:-

अनुसूची-२८

(नियम ११९ सँग सम्बन्धित)

असाधारण विदा लिई अध्ययन/तालिमभ्रमणमा जाने कर्मचारीले गर्नुपर्ने

कबुलियतनामा

.....मन्त्रालय/सचिवालय/आयोग/कार्यालयको.....पदमा कार्यरत म
ले लुम्बिनी प्रदेश सरकार (.....स्तर) को मिति.....को निर्णयानुसार
मिति.....देखि.....सम्म.....मुलुकको.....विश्वविद्यालय/शै
क्षिक संस्थामा.....विषयको अध्ययन/तालिम/भ्रमण गर्न पूर्व स्वीकृति
प्राप्त गरेको र लुम्बिनी प्रदेश सरकारको मिति को निर्णयानुसार
उपर्युक्त प्रयोजनको लागि भविष्यमा माथि उल्लेख गरिएको मुलुकमा जान
लागेकोले उक्तानुसारको मेरो स्वीकृत विदा समाप्त हुनासाथ म आफ्नो
पदाधिकार कायम रहेको निकायमा हाजिर हुनेछु र अध्ययनबाट फर्की
आएपछि मैले विदा लिएको अवधि बराबरको अवधि अनिवार्य रूपमा सेवा
गर्नेछु। उक्त प्रयोजनको लागि स्वीकृत अध्ययन विदा भुक्तान हुनासाथ
पदाधिकार कायम रहेको निकायमा हाजिर हुन नआएको अवस्थामा वा
उल्लिखित अवधिसम्म सेवामा बहाल नरहेको अवस्थामा मैले विदा लिएको
अवधि मेरो सेवा अवधिमा गणना नभएमा मेरो मञ्जुरी छ भनी यो
कबुलियतनामा पेश गरेको छु।

<p>कबुलियतनामा गराउने अधिकारीव</p> <p>दस्तखत:- नाम/थर:- संकेत नम्बर:- तह/पद:- कार्यालय:- मिति:-</p>	<p>कबुलियतनाम गर्ने निजामती</p> <p>कर्मचारीको:-</p> <p>दस्तखत:- नाम/थर:- संकेत नम्बर:- तह/पद:- कार्यालय:- मिति:-</p>
--	--

अनुसूची-२९

(नियम ११९सँग सम्बन्धित)

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नको लागि असाधारण विदा माग गर्ने

क्रममा कर्मचारीले गर्नुपर्ने कबुलियतनामाको ढाँचा

(असाधारण विदा स्वीकृतिको लागि दिइने निवेदन साथमा नै अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।)

.....मन्त्रालय/सचिवालय/आयोग/कार्यालयको तहको
 पदमा कार्यरत म..... लुम्बिनी प्रदेश सरकारको मिति
 को निर्णयानुसार प्राप्त गरेको पूर्व स्वीकृति अनुरूप मिति
 देखि सम्म संघसंस्थामा सेवा
 गर्नको लागि असाधारण विदा माग गरेको छु। उक्त विदा स्वीकृत भएको
 अवस्थामा विदाको अवधि समाप्त हुनासाथ म आफ्नो पदाधिकार कायम रहेको
 निकायमा हाजिर हुनेछु र सो विदाबाट फर्की आएपछि मैले विदा लिएको
 अवधि बराबरको अवधि अनिवार्य रूपमा सेवा गर्नेछु।

<p>कबुलियतनामा गराउने अधिकारीको:- दस्तखत:-..... नाम/थर:-..... संकेत नम्बर:-..... तह/पद:-..... कार्यालय:-..... मिति:-.....</p>	<p>कबुलियतनामा गर्ने प्रदेश निजामती कर्मचारीको:- दस्तखत:-..... नाम/थर:-..... संकेत नम्बर:-..... तह/पद:-..... कार्यालय:-..... मिति:-.....</p>
--	---

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

अनुसूची-३०

(नियम १२० को उपनियम (१) सँग सम्बन्धित)

विदाको निवेदन ढाँचा

लुम्बिनी प्रदेश सरकार

..... मन्त्रालय/सचिवालय/आयोग/कार्यालय

कर्मचारीले प्रयोग गर्ने			
नाम:-..... कर्मचारी संकेत नं. मन्त्रालय/सचिवालय/आयोग/कार्यालय :- कार्यालय :- तह/पद:-			
चिन्ह लगाउने	मागोको विदाको किसिम	विदाको अवधि	कारण
	१. भैपरी आउने र पर्व विदा		
	२. घर विदा		
	३. बिरामी विदा		
	४. प्रसूति विदा		
	५. प्रसूति स्याहार विदा		
	६. मृत्यु संस्कार विदा		
	७. महिनावारी (पिरियड्स) विदा		
	८. अध्ययन विदा		
	९. असाधारण विदा		
	१०. बेतलबी विदा		
विदाको मिति: देखि सम्म			

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

कर्मचारीको सही :-----

मिति:-----

कर्मचारी प्रशासन शाखाले प्रयोग गर्ने :-

विदाको किसिम	अधिको बाँकी	हाल मागेको	अब रहन आउने बाँकी
१. भैपरी आउने र पर्व विदा			
२. घर विदा			
३. बिरामी विदा			
४. अध्ययन विदा			
५. असाधारण विदा			
६. बेतलबी विदा			

कर्मचारीको दस्तखत (कर्मचारी प्रशासन शाखा)

मिति :-----

सिफारिस भएको सिफारिस नभएको विदा सकिने मिति

कुनै कुरा भए जनाउने :-----

निकटतम माथिल्लो अधिकृतको दस्तखत :-----

मिति :-----

स्वीकृत अस्वीकृत विदा सकिने मिति

स्वीकृति दिने अधिकृतको दस्तखत :-----

मिति:-----

तह/पद:-----

कर्मचारीको जानकारीको लागि

लुम्बिनी प्रदेश सरकार

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

..... मन्त्रालय/सचिवालय/आयोग/कार्यालय

विदा स्वीकृतिको सूचना

पत्र सङ्ख्या:

मिति:

..... श्री

विदाको किसिम	अवधि	शुरू हुने मिति	कार्यालयमा हाजिर हुने मिति

.....

सूचना गर्ने कर्मचारीको दस्तखत

कर्मचारी प्रशासन शाखा

खण्ड ७) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग २ मिति २०८०।११।०५

अनुसूची-३१

(नियम १२५ को उपनियम (२) सँग सम्बन्धित)

सञ्चित विदा तथा औषधी उपचार खर्चको अभिलेख

तह/श्रेणी र पद:-			सेवा समूह:-												उपचार खर्च बापत लिएको	प्रमा णित गर्ने अधि	कै फि यत		
वि व र ण	घर विदा			विरामी विदा			अध्ययन विदा			असाधारण विदा			बेतलबी विदा					र मि क म ति	कृत को दस्त खत
	ज म्मा	ख र्च	बाँ की	ज म्मा	ख र्च	बाँ की	ज म्मा	ख र्च	बाँ की	ज म्मा	ख र्च	बाँ की	ज म्मा	ख र्च	बाँ की				
१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३	१४	१५	१६	१७	१८	१९	२०
वि ग त सा ल स म्म को																			
जि म्मे वा री स रे को																			

अनुसूची-३२

(नियम १२७ को उपनियम (७) सँग सम्बन्धित)

प्रदेश निजामती सेवा पुरस्कारको लागि सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि

१. प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम १२८ बमोजिमको पुरस्कारको लागि कुनै कर्मचारीको नाम सिफारिस गर्दा देहाय बमोजिमको कार्यविधि अपनाउनु पर्नेछः-
- (क) कुनै कार्यालय अन्तर्गतको कर्मचारीलाई सिफारिस गर्दा सम्बन्धित कार्यालय प्रमुखले निर्णय गरी प्रत्येक वर्षको आषाढ मसान्तभित्र आफ्नो तालुक मन्त्रालय/सचिवालय/आयोगमा सिफारिस गरी पठाउनु पर्ने,
- (ख) देहायको कर्मचारीलाई सिफारिस गर्ने प्रयोजनको लागि सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगको सचिवले निर्णय गरी प्रत्येक वर्षको श्रावण पन्ध्र गतेभित्र छुट्टै सूची तयार गर्नु पर्नेः-
- (१) सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगमा कार्यरत कर्मचारी,
- (२) सम्बन्धित मन्त्रालय/सचिवालय/आयोग अन्तर्गतका कार्यालयमा प्रमुखको पदमा कार्यरत कर्मचारी, र
- (३) सम्बन्धित मन्त्रालय/सचिवालय/आयोग अन्तर्गतका कार्यालयमा कार्यरत कुनै कर्मचारीले आफू पुरस्कारको लागि योग्य भएको दाबी गरी सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगमा नियम १२८ को उपनियम (५) बमोजिमको आधार पूरा गरेको प्रमाणित हुने कागजात सहित आषाढ मसान्तभित्र निवेदन दिएमा त्यस्तो निवेदन दिने कर्मचारी।
- (ग) सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगले खण्ड (क) बमोजिम प्राप्त सिफारिस तथा खण्ड (ख) बमोजिम तयार गरेको सूचीमा परेको कर्मचारीमध्ये देहायको सङ्ख्यामा श्रावण मसान्त भित्र नियम १२८ को उपनियम (४) बमोजिमको समिति समक्ष सिफारिस गर्नु पर्ने,
- (१) प्रत्येक मन्त्रालय/सचिवालय/आयोगले आफू अन्तर्गत रहेका सम्पूर्ण कर्मचारी मध्येबाट देहायको सङ्ख्याका कर्मचारी पुरस्कारको लागि सिफारिस गरी पठाउनु पर्नेछः-
- (क) १०० सम्म कर्मचारी भए २ जना,
- (ख) १०१ देखि २०० सम्म कर्मचारी भए ३ जना,
- (ग) २०१ देखि ३०० सम्म कर्मचारी भए ४ जना,
- (घ) ३०१ देखि माथि कर्मचारी भए ५ जना।
- (२) रासी उपत्यका बाहिर समेत कार्यालय रहेको मन्त्रालय/सचिवालय/आयोगले पुरस्कारको लागि सिफारिस गर्दा रासी

- उपत्यका बाहिरको कार्यालयमा कम्तीमा दुई वर्षदिखि कार्यरत कर्मचारी मध्येबाट कम्तीमा पचास प्रतिशतको सङ्ख्यामा सिफारिस गर्नुपर्ने,
- (३) सिफारिस गर्दा कुन पुरस्कारको लागि सिफारिस गरेको हो स्पष्ट खुलाइ पठाउनु पर्ने,
- (४) उपखण्ड (२) बमोजिम पुरस्कारको लागि सिफारिस गरिएका कर्मचारीको नाम सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगको वेबसाइट र सूचना पाटीमा प्रकाशन गर्ने।
- (घ) सिफारिस समितिले भाद्र १० गतेभित्र पुरस्कार पाउने कर्मचारीको नाम छनौट गर्नु पर्नेछ।
- (ङ) सिफारिस समितिले खण्ड (घ) बमोजिम पुरस्कारको लागि कर्मचारीको नाम छनौट गरिसकेपछि प्रदेश सरकारको स्वीकृतिका लागि भाद्र भाद्र १५ गते भित्र सिफारिस गर्नु पर्नेछ।
२. समितिले पुरस्कारको लागि कर्मचारीको नाम सिफारिस गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि समिति आफैले निर्धारण गर्न सक्नेछ।
३. समितिले पुरस्कारको लागि कर्मचारीको नाम सिफारिस गरी पठाउने फाराम विकास गरी प्रत्येक मन्त्रालय/सचिवालय/आयोगमा पठाउनु पर्नेछ।

अनुसूची-३३

(नियम १२७ को उपनियम (८) सँग सम्बन्धित)

प्रदेश निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई प्रदान गरिने प्रमाणपत्रको ढाँचा

लुम्बिनी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राप्ती उपत्यका (देउखुरी) नेपाल

प्रमाणपत्र

राष्ट्रिय
निशाना
छाप

श्री (नामथर).....,

(पद/तह).....

(कार्यरत कार्यालय).....

तपाईंले लुम्बिनी प्रदेश सरकारको निजामती सेवामा रही पुन्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै लुम्बिनी प्रदेश सरकारले तपाईंलाई आर्थिक वर्ष को सर्वोत्कृष्ट/उत्कृष्ट/प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिएको छ।

तपाईंबाट भविष्यमा पनि लुम्बिनी प्रदेश सरकारले विशिष्ट योगदानको अपेक्षा राखेको छ। पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई छ।

.....
(.....)
प्रमुख सचिव

.....
(.....)
मुख्यमन्त्री

इति संवत् साल ... महिना गते रोज ... शुभम्।

अनुसूची-३४

(नियम १३० को उपनियम (१) सँग सम्बन्धित)

ट्रेड युनियन दर्ताको लागि दिने निवेदनको ढाँचा

श्री मन्त्रालय/कार्यालय।

महोदय,

प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १२२ को उपदफा (२) बमोजिम प्रदेश निजामती कर्मचारीको ट्रेड युनियन दर्ता गर्ने कार्य समितिले मलाई अख्तियार गरेको हुनाले प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम १३२ मा उल्लिखित कागजातहरू समेत संलग्न गरी प्रदेश निजामती कर्मचारीको ट्रेड युनियन दर्ता गराउनको लागि यो निवेदन गरेको छु।

भवदीय,

(..... ट्रेड युनियनको तर्फबाट)

अनुसूची-३५

(नियम १३४ को उपनियम (२) सँग सम्बन्धित

कर्मचारीको परिचयपत्रको ढाँचा

अगाडि	पछाडि
<p>लुम्बिनी प्रदेश सरकार मन्त्रालय/कार्यालय कर्मचारी परिचयपत्र</p> <div style="border: 1px solid green; width: 150px; height: 100px; margin: 10px auto;"></div> <p>नाम:- संकेत नम्बर:- पद:- नागरिकता नम्बर/जारी जिल्ला:- रक्त समूह:- सम्पर्क नम्बर:- कर्मचारीको दस्तखत: प्रमाणित गर्नेको दस्तखत (नामथर र पद)</p>	<p>Government of Lumbini Province Ministry of/Office <u>Employee Identity Card</u></p> <div style="border: 1px solid green; width: 150px; height: 100px; margin: 10px auto;"></div> <p>Name:- PIS No:- Designation:- Citizenship No/District:- Blood Group:- Contact No:- Employee's Signature Authorized Sign (Name and Designation)</p>

द्रष्टव्य:-

- परिचयपत्र ९*५.५ से.मि. कोठाको ढाँचामा हुनु पर्नेछ।
- परिचयपत्र सेतो पृष्ठभूमिमा कार्यालयको नाम रातो रङ्ग र अन्य विवरण कालो रङ्गमा लेखिएको हुनु पर्नेछ।
- परिचयपत्र झुण्ड्याउने पट्टिका नीलो रङ्गको पृष्ठभूमिमा कार्यालयको नाम सेतो रङ्गले लेखिएको हुनु पर्नेछ।

अनुसूची-३६

(नियम १३६ को उपनियम (५) सँग सम्बन्धित)

बरबुझारथ प्रमाणपत्रको ढाँचा

लुम्बिनी प्रदेश सरकार

..... मन्त्रालय / कार्यालय

बरबुझारथ प्रमाणपत्र

यस मन्त्रालय / आयोग/ सचिवालय /कार्यालयका श्री
..... को जिम्मा रहेको सरकारी नगदी जिन्सी कागजपत्र र सम्पत्ति
तोकिएको हालवाला पदका श्री
लाई बुझाई सक्नुभएको व्यहोरा प्रमाणित गरी यो बरबुझारथ प्रमाणपत्र प्रदान गरिएको छ ।

बुझ्नेको-

नाम, थर:

पद:

दस्तखत:

मिति:

बुझाउनेको-

नाम, थर:

पद:

दस्तखत:

मिति:

कार्यालय प्रमुखको-

नाम, थर:

पद:

दस्तखत:

मिति:

अनुसूची-३७

(नियम १३९ को उपनियम (१) सँग सम्बन्धित)

राजीनामाको लागि पेश गर्ने निवेदनको ढाँचा

श्रीमान् प्रमुख सचिवज्यू/सचिवज्यू/कार्यालय प्रमुखज्यू

....., लुम्बिनी प्रदेश।

विषय: राजीनामा स्वीकृत गरीपाउँ।

प्रस्तुत विषयमा म मिति २०...../...../.....देखि.....सेवा,.....समूह,
.....उपसमूह श्रेणी/तह पदमा स्थायी
सेवामा प्रवेश गरी हाल.....सेवा,.....समूह,.....उपसमूह
..... श्रेणी/तह पदमा लुम्बिनी प्रदेशमा समायोजन/नियुक्ति
भई कार्यरत छु। मेरो कारणले गर्दा नियमित रूपमा
मन्त्रालय/कार्यालयमा उपस्थित भई कामकाज गर्न असमर्थ भएकोले मिति २०...../...../..... देखि
लागू हुनेगरी निजामती सेवा ऐन, २०८० को दफा तथा निजामती सेवा नियमावली २०८०
को नियम १४० (१) बमोजिम कोही कसैको डर/धम्की/करकापमा नपरी मेरो मनोमानी
राजीखुसीका साथ राजीनामा पेश गरेको छु। राजिनामा पेश गरेका बखत म शारिरिक र मानसिक
रूपमा तयार भई यस पश्चात निस्कने परिमाणसंग पूर्ण जानकार छु। उक्त राजीनामा नियमावलीको
नियम १४०(४) बमोजिम सनाखत समेत गराई मेरा सेवा अवधिमा रहँदा खडा भएका
कागजातहरुसमेत संलग्न राखी राजीनामा स्वीकृतिका लागि पेश गरेको छु। मेरो राजी खुसीले
दिएको राजीनामा स्वीकृत गरिपाउन श्रीमान समक्ष अनुरोध गर्दछु।

रेखात्मक सहीछाप:

--	--

आज्ञाकारी

नाम:

कर्मचारी संकेत नं.:

पद:

सेवा/समूह:.....सेवा,समूह

श्रेणी/तह:

कार्यरत मन्त्रालय/कार्यालय:

इति सम्बत् २०.... साल गते रोज शुभम्।

अनुसूची-३८

(नियम १३९ को उपनियम (२) सँग सम्बन्धित)

मन्त्रालय/कार्यालयबाट हुने सनाखतको ढाँचा

मिति २०.../.../...

..... मन्त्रालय/कार्यालयबाट भएको सनाखत

..... मन्त्रालय/कार्यालय,मा कार्यरत सेवा,
.....समूह,श्रेणी/तहमा कार्यरत श्री क.सं. नं.
.....ले उक्त पदबाट दिएको राजीनामामा गरेको सनाखत ।

यो राजीनामा कोही कसैको डर/धम्की/करकापमा नपरी मेरो मनोमानी राजीखुसीका साथ पेश गरेको हुँ। मैले बोले टिपाए अनुसार कम्प्यूटर टाइप गरिएको हो। राजीनामा दिँदाका बखत शारीरिक र मानसिक रूपमा स्वस्थ छु। राजीनामा स्वीकृतिबाट परिणाम र मतलबको मलाई पूर्ण ज्ञान छ। राजीनामा दिँदाका बखत म आफ्नो निर्णय आफै गर्न सक्षम छु। मेरो राजीखुसीका साथ म कार्यरत रहेको पदबाट दिइएको राजीनामा स्वीकृत भएमा कुनै फरक पर्ने छैन। उक्त राजीनामा स्वीकृत हुनुपर्ने होइन भनी कहींकतै उजुरबाजुर गर्ने छैन। उजुरबाजुर गरेमा यसै सनाखतले बदर गर्नेछ। मेरो जिम्मामा रहेको सरकारी जिन्सी तथा नगदी सामान बरबुझारथ गरेको छु। यो व्यहोरा ठीक साँचो हो, फरक परे सहँला/बुझाउँला भनी सनाखत गर्ने
.....मन्त्रालय/कार्यालयमा कार्यरत.....सेवा, समूह,
.....श्रेणी/तहका श्री क.सं. नं..... ।

रोहबर:

दाँया/बाँया र लेखात्मक सहिच्छाप

१. श्री

२. श्री

आज्ञाले
सुमन घिमिरे
प्रदेश सचिव

प्रकाशन: लुम्बिनी प्रदेश, गृह मन्त्रालय ।